

संग्रह-२४

क्रम संख्या-३३

# बुद्धकालीन श्रावक-चरित

[ भाग - ५ ]

( सारिसुत्र परिचय )



नेह. १४/-

प्रकाशक-

“आनन्दकुटी विहारगुणी”

(सं. द. नं. १०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी विहार, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. २१४४२०

( सर्वाधिकार सुरक्षित )

बुद्धाब्द: २५२७

बि. सं. २०४०

ने. सं. ११०४

ई. सं. १६८४

प्रथमावृत्ति १०००

मुद्रक-

नेपाल प्रेस

शुक्रपथ, काठमाडौं

फोन- २११०३२

Collection No. 24

# Buddhakalina Sravaka-Carita

## (PART V)

Dr. Bhikkhu Amritananda



Published by  
ANANDA KUTI VIHARA TRUST  
Ananda Kutि, Kathmandu  
N E P A L  
1 9 8 4

# प्रकाशकीय

आनन्दकुटी विहार गुठीको तरफबाट ३३ सौ प्रकाशनको रूपमा यो “बुद्धकालीन धावक-चरित” भाग - ५ प्रस्तुत गर्ने पाउँदा हामीलाई औधि खुशी लागेको छ । यो पुस्तकमा महाप्रज्ञावान् हनुभएका धर्म-सेनापति सारिपुत्र महास्थविरको परिचय मात्र राखिएको छ र सारिपुत्र महास्थविर सम्बन्धी अन्तिम संग्रह पनि हो ।

गुठीका संस्थापक धाचार्य भिक्षु अमृतानन्द महास्थविरज्यूले यालि त्रिपिटक बौद्ध ग्रन्थहरूमा यत्रतत्र छरिएका कुराहरू अति परिश्रमका साथ भाषणो हृदयरोगलाई पनि ख्याल नराखो लेख्नु भएको यस अमूल्य ग्रन्थ प्रकाशनार्थं गुठीलाई दिनुभएकोमा वहाँप्रति हामी आहणी छौं ।

भाशा एवं विश्वास छ, यस ग्रन्थले धेरै पाठकबृन्दहस्तलाई निकं कायदा पुर्याउने छ ।

भिक्षु मैत्री

सदस्य-सचिव

मिति २०४०।१२।२७

फोन नं. २-१४४२०

आनन्दकुटी विहार गुठी  
स्वयम्भू, काठमाडौं ।



“विश्वासादिग्रन्थ  
विज्ञानी अधिकारी

राजा वरदाच  
नेपाल

३१५ नवारात्राविहार श्रीरेणु बीर विक्रम शाहकेशवाट

समसको सन्देश

बोढ पाठी बाढ्यन्नका उत्कृष्ट ग्रन्थ बानिएको त्रिपटला बतात्र छाईस्ता हुँदूल्लभ  
त्रिपटला उत्कृष्टीय पात्रहरू कम्बदू रप्ते संकलित २ बारीमूल गरी तयार पारिएको यो पुस्तक  
बोढ हतिहारू र दैनिको बतिहारू युद्धाङ्गीन बाषाभिक विवरण पापि प्रस्तुत गरेको प्रयाप  
रामी देखिन्थु । बस्तौ प्रकाशकेशव नेपालका बार्मिंग सहिष्णुतामात्र होइन नेपालीले बलाहार  
कम्ब भनिए पनि गाइरी कहा राम्भू मन्ने दुरा पनि देताउनु बढीया हुँदै । नेपाली  
हाँहिल्लको जानाराङ्गीना नेपालका बन्धेका विवर सान्तिका ब्रह्मूत सिद्धार्थ गोतम दुद बन्धुवर्णी  
य त्रिपटलाहरू उपयोगी ग्रन्थ बाप्ति निरचन पनि श्वासीय योगदान पक्को पानुपर्ह ।

यह त्रिपटला ग्रन्थ निराधारा कम्ब एरिए गरी होम्पूर्ण भार्य हम्पाहन गर्ने त्रिपटला  
की ब्रह्माहरू वहाँसिर बन्धुवर्णा पात्र हन् ।

**Homage to the Buddha, the Supreme Enlightened One.**

## **FOREWORD**

**Success comes in life as a result of a strange combination of various circumstances. It is always a truism that certain projects can have a successful operation and completion only with the cooperation and effort of many people.**

As is well-explained in the Buddhist way of life the theory of dependent origination operates in every phenomenon. So is the case with the editing of my publications. Though I am supposed to be the writer of these books, they are in reality the result of the combined effort of many people. This actually is really the case where there is success in the operation of any project.

fulness to those who had lent me their invaluable cooperation in this noble undertaking of the publication of all collections of the Sutras concerned with Ven'ble Sariputta along with introductory forewords. However, before the printing of the 'Introduction' to the volume was completed, I thought it better to express my gratitude by arranging a small function in honour of all those who had extended to me whatever cooperation in my work of editing the volumes on Buddha's Time. I am, indeed, very happy to be able to express my gratitude.

The reader is perhaps already aware that Sutras quoted in connection with Sariputta in different parts of the Tripitaka have been collected and published in three volumes.

I have been able to collect altogether 158 Sutras of which fiftyfive are in Part I., fortyeight in Part II, and fiftyfive in Part III. For the infomation of the readers the list of these Sutras is given at the end of the volume.

For preparing the Introduction of Ven'ble Sariputta the following sources have been referred to :

Then came the problem of getting it printed. The manager of the Subhas Printing Press had personally come to me and had encouraged me much by expressing that the proofs of 48 pages could be done at once. In that manner the press successfully completed my previous volume on Sariputta. Then I submitted to him my manuscript for the following volume and after some time by 12.9.2040 B. S. 16 pages were printed but I regret very much to say that the press failed to honour its own words and only by 8.10.2040 were 16 pages more printed that too with great difficulty. Then on 4.11.2040, 12.11.2040 and 2.12.2040 some more batches of 16 pages each were printed. Thus only 80 pages could be printed in four months. I felt very awkward and started losing confidence in the credibility of Subhas Printing Press and in their ability to give a favourable response, not least because the quality of printing was also found to be gradually deteriorating. Then, unwillingly, I withdrew my manuscripts from there and requested the Nepal Press to print the remaining portions. The reader can thus easily detect two different types of letters in this volume.

I had a desire to undertake some pious steps after completing the printing to express my greate-

depressed moods. In case well-wishers are not available, one must be conscious of one's own undertaking and get inspired to shake off the boredom and lethargy.

I myself feel delighted and elated in searching for and collecting the Sutras concerned with Sariputta scattered in different parts of the Tripitaka. There are various types of pleasures in this world,—pleasures of food, of enjoyment, of having land and buildings, of name and fame, of having sons and daughters, of having wife etc. But the pleasure I have is of a different type. As Lord Buddha has said, escape from sensual pleasure is more pleasant than one's involvement in it. For me, my ability to compile the Sutras quoted in connection with the life of Sariputta is the best pleasure.

As was pointed out in the foreword of the Second Part of Buddhakalina Sravaka Carita, the idea of compiling the Sutras on Sariputta was born in 2031 B. S. i.e. (1974 A. D.), but only last August could I complete the manuscripts of all the Sutras concerned. After a gap of several years, the actual re-writing was started only on 17th of Chaitra of 2039 B. S. and it was completed on 25th Baisakh 2040.

Suggestions as such are quite appreciated. Cooperation should be sought from those who are cooperative, otherwise one may not get success in one's undertaking.

Very often I feel quite lonely. Because when I feel I should consult with some body I fail to get persons equally interested in my project and in addition there are not many monks in Anandakuti Vihara. As mentioned earlier mere existence of a cause (Hetu) is not enough for the successful operation of a project, it also needs the contributing factors.

Let us take this example of the compilation of the biographical notes of Ven'ble Sariputta Maha-thera. The first important thing to do is to search for the references about Ven'ble Sariputta scattered in different discourses of the Tripitaka. Next one besides what types of documents and records must be studied: Thirdly there should be the collection of relevant materials including books concerned with Sariputta's life. Thorough reading of the same becomes then the next important step followed by firm determination without which success is impossible. While working one may feel bored and lethargic and well-wishers can then help us out of such

While engaged in work, people get tired both physically and mentally. It is quite natural. Sometimes lethargy also obstructs speedy operation. If ever engaged in work, one should always be on guard against such obstructions and one should keep oneself always inspired by intensifying one's determination and thinking. Naturally, it would also be appreciated if some well-wisher would inspire us to remove our lethargy.

If there be no well-wishers by our side when we feel lethargy about the utility of the work being undertaken then we should turn to ourselves for inspiration. When sometimes we make a request to our colleagues to extend their cooperation with a pious wish to also inspire them towards such noble undertakings, they may misunderstand us. Besides such misunderstanding, they may take it as an offense. Unfortunately, people fail to have correct understanding, and are usually gripped by an inferiority complex or jealousy. It is not an easy task to correct a man victimized by an inferiority complex. They usually take the wrong view of the right facts.


Some right thinking people had suggested to me to seek cooperation from other people too.

**Even a minute work needs cooperation from many people for its successful completion. External cooperation directly or indirectly become important factors for the successful completion even of a minute project. But because of the person's ego or something else, most people fail to understand this reality.**

Though I cannot analyse other people's attitude towards such realities, I, on my part, feel it like this. It may be true however that the person directly involved in the project seems always to be most prominent. In Buddhist terminology it is cause (Hetu) and the contributing factors (Pratyaya).

Firm determination and definite aims are the two basic pillars of any successful project. Next come the contributing factors followed by adequate wisdom and knowledge as required for the successful operation of the project.

Many factors contribute in meeting the aims and objectives of the project in question. As for example a favourable atmosphere, health, food, a healthy thinking process concerning the project, weather and firm attention are the basic needs for the successful operation of the project concerned.



लेखक  
**आचार्य भिकु अमृतानन्द**

**Texts :** (1) Apadananapali, (2) Anguttaranikayapali, (3) Udanapali, (4) Cullavaggapali, (5) Theragathapali, (6) Dighenikayapali, (7) Dhammapadapali, (8) Parivarapali, (9) Pacittiayapali, (10) Petavatthupali, (11) Buddhavansapali, (12) Majjhimanikayapali, (13) Mahavaggapali, (14) Vimanavatthupali, (15) Suttanipatapali, (16) Samyuttanikayapali and (17) Jatakapali.

**Commentaries :** (1) Manorathapurani, (2) Apadanathakatha, (3) Jatakatthakatha, (4) Theragathakatha, (5) Sumangalavilasini, (6) Dhammapadathakatha, (7) Dhammasangani Atthakatha, (8) Papancasudani, (9) Petavatthu Atthakatha, (10) Buddhavansa Atthakatha, (11) Vimanavatthu Atthakatha, (12) Visuddhimaggo, (13) Samantapasadika, (14) Suttanipatathakatha and (15) Saratthapakasini.

**My books :** (1) Jataka Sangraha, (2) Buddhakalina Paribbajaka, (3) Buddhakalina Mahila, (4) Buddhakalina Sravaka Carita, (5) Buddhakalina Rajaparivara, (6) Buddhakalina Brahmadideva and (7) Buddhakalina Brahmana.

I have prepared an outline of the biographical sketch of Ven'ble Sariputta by collecting the best possible sources from the Tripitaka.

Each portion of it is given a title. There are altogether 24 titles and this kind of arrangement is intended to facilitate studies. Additionally, in order to facilitate research study, sources have been quoted from different places with relevant pages. Research scholars can easily find them in case they need to reproduce the same and it would be appreciated if courtesy were quoted for such a reference.

In my opinion the translation of Pali Literature into Nepali is as necessary as the monasteries and the Buddhist monkhood for the propagation of Buddhism in the Nepal of to-day because without the thorough study of religious scriptures the lives of monks and novices become hollow and useless. So I will continue to on editing such works and inaugurating pious projects as per my ability and capacity for all time to come.

I would like to express my hearty thanks to lecturer Batu Krishna Bhushan for his cooperation in editing the language, to Khadga Bahadur Upasaka for his assistance in carrying proofs, to Bhikkhus Kumara Kashyapa and Maitri for their help in preparing the list of the names and lexical list and to Prof. Asha Ram Sakya for translating the forewords into English.

I also extend my thanks to others who directly or indirectly have lent me their support in this noble undertaking. Let the merit gained be a source of happiness to all of them.

The present volume is the thirty-third publication of Ananda Kuti Vihara Trust and fifth volume of biographical sketches of the monks of Buddha's Time. Ven'ble Maitri, the Secretary and other members of the Ananda Kuti Vihara Trust too deserve my hearty thanks for the publication of this volume.

The volumes to be published next will be the second and third part of (Kings of Buddha's Time) which again will be followed by the second and third part of (Brahmadidevas of Buddha's Tim ). The manuscript is now ready to be sent to press.

With the publication of Sariputta Paricaya i. e. Introductory sketch of Sariputta, the compilation of the Sutras concerned with Ven'ble Sariputta is now completed.

Long live the law of the Buddha.

**Bhikkhu Amritananda**

**Ananda Kuti Vihara, Swayambhu, 12.4.1984  
Kathmandu, Nepal.  
Phone : 2-14420**

## Some References to Sariputta Thera in the Pali Canon

1. Mh. p.<sup>1</sup> 38: Sariputta Moggallana  
Pabbajja Katha,  
Mahakkhandhakam R.<sup>2</sup> p. 39
2. Mh. p. 53: Natticatutthakamma  
Upasampada, Mahakkhan-  
dhakam R. p. 55
3. Mh. p. 232: Patiggahitadi Anujananadi,  
Bhesajjakkhandhakam R. p. 214
4. Mh. p. 305: Atireka Civarakatha,  
Civarakkhandhakam R. p. 289
5. Mh. p. 323: Suggahitaduggahitādikatha,  
Civarakkhandhakam R. p. 308

- 
1. References given here are to the pages of the Pali Text,  
Nagari Edition of Nalanda, India.
  2. R. refers to the pages of the Pali Text Society, Roman Edi-  
tions, London.

6. Mh. p. 384: **Atharasavatthukatha,**  
**Kosambakkhandhakam R. p. 356**
7. Mh. p. 384: **Atharasavatthukatha,**  
**Kosambakkhandhakam R. p. 355**
8. Mh. p. 387: **Atharasavatthukatha,**  
**Kosambakkhandhakam R. p. 356**
9. Cu. p. 24: **Kammakkhandhakam R. p. 12**
10. Cu. p. 32: **Patisaraniyakammam,**  
**Kammakkhandhakam R. p. 15**
11. Cu. p. 230: **Tiracchinavijja-Lasunakhada-**  
**nadi, Khuddakavatthukhan-**  
**dhakam R. p. 140**
12. Cu. p. 254: **Aggasanadi Anujanana,**  
**Senasanakkhandhakam R. p. 160**
13. Cu. p. 267: **Avebhantiyavatthu,**  
**Senasanakkhandhakam R. p. 171**
14. Cu. p. 288: **Pakasaniyakammam,**  
**Sanghabhedakkhandhakam R. p. 188**
15. Cu. p. 300: **Sanghabhedakatha,**  
**Sanghabhedakkhandhakam R. p. 199**
16. Cu. p. 316: **Anumodanavattakatha,**  
**Vattakkhandhakam R. p. 212**
17. P. p. 10: **Etadatthaya Sikkhapada**  
**Pannatti, Pannattinidana-**  
**katha R. p. 7**

18. P. p. 346: **Anandena Sariputtassa**  
**Nikkhittavatthu, Nissaggiya-**  
**kandam R. p. 243**
19. Pa. p. 96: **Unatimsatima Pacittiyan,**  
**Pacittiyakandam R. p. 66**
20. Pa. p. 111: **Avasathasampatta Sariputta-**  
**vatthu, Pacittiyakkhan-**  
**dhakam R. p. 70**
21. D. III. p. 77: **Sampasadaniyasuttam R. I. p. 99**
22. D. III. p. 166: **Sangitisuttam R. I. p. 207**
23. D. III. p. 210: **Dasuttarasuttam R. I. p. 172**
24. M. I. p. 18: **Dhammadayadasuttam R. I. p. 12**
25. M. I. p. 33: **Ananganasuttam R. I. p. 24**
26. M. I. p. 62: **Sammaditthisuttam R. I. p. 46**
27. M. I. p. 96: **Mahasihanadasuttam R. I. p. 68**
28. M. I. p. 192: **Rathavinitasuttam R. I. p. 145**
29. M. I. p. 235: **Mahahatthipadopama-**  
**suttam R. I. 184**
30. M. I. p. 263: **Mahagosingesuttam R. I. 212**
31. M. I. p. 360: **Mahavedallasuttam R. I. p. 292**
32. M. II. p. 156: **Goliyanisuttam R. I. p. 469**
33. M. II. p. 193: **Dighanakhasuttam R. I. 497**
34. M. II. p. 449: **Dhananjaniyasuttam R. I. p. 184**
35. M. III. p. 109: **Sevitabbasevitabbasuttam**  
**R. III. p. 45**

36. M. III. p. 333: Saccavibhangasuttam R. III. p. 248
37. M. III. p. 345: Anathapindikovadasuttam  
R. III. p. 258
38. M. III. p. 352: Channovadasuttam R. III. p. 263
39. M. III. p. 398: Pindapataparisuddhisuttam  
R. III. p. 393
40. S. I. p. 189: Sariputtasuttam,  
Vangisasamyuttam R. I. 189
41. S. I. p. 190: Pavaranasuttam,  
Vangisasamyuttam R. I. p. 190
42. S. II. p. 29: Annatitthiyasuttam,  
Nidanasamyuttam R. II. p. 32
43. S. II. p. 33: Bhumijasuttam,  
Nidanasamyuttam R. II. p. 37
44. S. II. p. 41: Bhutasuttam,  
Nidanasamyuttam R. II. p. 47
45. S. II. p. 43: Kalarasuttam,  
Nidanasamyuttam R. II. p. 50
46. S. II. p. 96: Nalakalapisuttam  
Nidanasamyuttam R. II. p. 112
47. S. II. p. 132: Cankamasuttam,  
Dhatusamyuttam R. II. p. 155
48. S. II. p. 164: Anottappiyasuttam,  
Kassapasamyuttam R. II. p. 195.

49. S. II. p. 228: **Ghatasuttam**,  
                             Bhikkhusamyuttam R. II. p. 275
50. S. II. p. 241: **Nakulapitusuttam**,  
                             Khandhasamyuttam R. III. p. 1
51. S. II. p. 245: **Devadahasuttam**,  
                             Khandhasamyuttam R. III. p. 5
52. S. II. p. 228: **Upatissasuttam**,  
                             Bhikkhusamyuttam R. II. p. 274
53. S. II. p. 331: **Yamakasuttam**,  
                             Khandhasamyuttam R. III. p. 109
54. S. II. p. 380: **Silavantasuttam**,  
                             Khandhasamyuttam R. III p. 167
55. S. II. p. 385: **Dutiya Samudayadhammasuttam**,  
                             Khandhasamyuttam R. III. p. 172
56. S. II. p. 386: **Tatiya Samudayadhammasuttam**,  
                             Khandhasamyuttam R. III. p. 173
57. S. II. p. 386: **Assadasuttam**,  
                             Khandhasamyuttam R. III. p. 173
58. S. II. p. 387. **Dutiya Assadasuttam**,  
                             Khandhasamyuttam R. III p. 174
59. S. II. p. 387: **Dutiya Samudayasuttam**,  
                             Khandhasamyuttam R. III. p. 174
60. S. II. p. 387: **Samudayasuttam**,  
                             Khandhasamyuttam R. III p. 174

61. S. II. p. 450: Avitakkasuttam,  
                           Sariputtasamyuttam R. III. p. 236
62. S. II. p. 450: Vivekajasuttam,  
                           Sariputtasamyuttam R. III. p. 235
63. S. II. p. 451; Upekkhasuttam,  
                           Sariputtasamyuttam R. III. p. 237
64. S. II. p. 451: Pitisuttam,  
                           Sariputtasamyuttam R. III. p. 234
65. S. II. p. 452: Akincannayatanasuttam,  
                           Sariputtasamyuttam R. III. p. 237
66. S. II. p. 452: Akasanancayatanasuttam,  
                           Sariputtasamyuttam R. III. p. 237
67. S. II. p. 452: Vinnanancayatanasuttam,  
                           Sariputtasamyuttam R. III. p. 237
68. S. II. p. 452: Nevasannanasannayatanasuttam,  
                           Sariputtasamyuttam R. III. p. 238
69. S. II. p. 453: Nirodhasamapattisuttam,  
                           Sariputtasamyuttam R. III. p. 238
70. S. II. p. 457: Sucimukhasuttam,  
                           Sariputtasamyuttam R. III. p. 238
71. S. III. p. 95: Sariputtasaddhiviharikasuttam,  
                           Salayatanasamyuttam R. IV. p. 103
72. S. III. p. 147: Kotthikasuttam,  
                           Salayatanasamyuttam R. IV. p. 162

73. S. III. p. 233: Samadandasuttam,  
Samadandasamyuttam R. IV. p. 261
74. S. III. p. 232: Dukkarapanhyasuttam,  
Jambukhadakasamyuttam  
R. IV. p. 260
75. S. III. p. 330: Pathama Sariputtakotthikasuttam,  
Abyakatasamyuttam R. IV. p. 384
76. S. III. p. 331: Dutiya Sariputtakotthikasuttam,  
Abyakatasamyuttam R. IV. p. 386
77. S. III. p. 332: Tatiya Sariputtakotthikasuttam,  
Abyakatasamyuttam R. IV. p. 387
78. S. IV. p. 5: Sariputtasuttam,  
Bhaggasamyuttam R. V. p. 3
79. S. IV. p. 67: Vauthusuttam,  
Bojjhangasamyuttam R. V. p. 10
80. S. IV. p. 71: Upavanasuttam,  
Bojjhangasamyuttam R. V. p. 76
81. S. IV. p. 135: Mahapurisasuttam,  
Satipatthananasamyuttam R. V. p. 158
82. S. IV. p. 136: Nalandasuttam,  
Satipatthananasamyuttam R. V. p. 159
83. S. IV. p. 138: Cundasuttam,  
Satipatthananasamyuttam R. V. p. 161
84. S. IV. p. 140: Ukkacelasuttam,  
Satipatthananasamyuttam R. V. p. 163

85. S IV. p. 191: Pubbakotthakasuttam,  
Indriyasamyuttam R. V. p. 220
86. S. IV. p. 195: Apanasuttam,  
Indriyasamyuttam R. V. p. 225
87. S. IV. p. 202: Sukarakhatasuttam,  
Indriyasamyuttam R. V. p. 233
88. S IV. p. 294: Pathamasariputtasuttam,  
Sotapattisamyuttam R. V. p. 346
89. S. IV. p. 295: Dutiya Sariputtasuttam,  
Sotapattisamyuttam R. V. p. 347
90. S. IV. p. 324: Pathama Anathapindikasuttam,  
Sotapattisamyuttam R. V. p. 380
91. A-1. p. 23: Etadaggasuttam,  
Etadaggavaggo R. I. p. 23
92. A-2. p. 23: Ekapuggalavaggo R. I. p. 23
93. A-1. p. 81: Ayacanavaggo R. I. p. 88
94. A-2. p. 60: Samacittavaggo R. I. p. 63
95. A-3. p. 109: Samiddhasuttam,  
Puggalavaggo R. I. p. 118
96. A-3. p. 123: Sariputtasuttam,  
Devadutavaggo R. I. p. 133
97. A-3. p. 262: Dutiya Aniruddhasuttam,  
Kusinaravaggo R. I. p. 281
98. A-4. p. 86: Vanijjasuttam,  
Apannakavaggo R. II. p. 81

99. A-4. p. 151: **Parihanasuttam,**  
**Indriyavaggo R. II. p. 141**
100. A-4. p. 163: **Mahamoggallanasuttam,**  
**Patipadavaggo R. II. p. 154**
101. A-4. p. 164: **Sariputtasuttam,**  
**Patipadavaggo R. II. p. 155**
102. A-4. p. 167: **Cetanasuttam,**  
**Sancetaniyavaggo R. II. p. 157**
103. A-4. p. 170: **Vibhattisuttam,**  
**Sancetaniyavaggo R. II. p. 160**
104. A-4. p. 171: **Mahakotthikasuttam,**  
**Sancetaniyavaggo R. II. p. 161**
105. A-4. p. 173: **Upavanasuttam,**  
Dham **Sancetaniyavaggo R. II. p. 163**
106. A-4. p. 178: **Nibbanasuttam,**  
**Sancetaniyavaggo R. II. p. 167**
107. A-5. p. 402: **Dutiya Cakkanuvattanisuttam,**  
**Rajavaggo R. III. p. 148.**
108. A-5. p. 435: **Dutiya Aghatapativinayasuttam,**  
**Aghatavaggo R. III p. 186**
109. A-5. p. 438: **Sakacchasuttam,**  
**Aghatavaggo R. III. p. 190**
110. A-5. p. 439: **Pannapucchasuttam,**  
**Aghatavaggo R. III p. 199**

111. A-5. p. 439: Sajivasuttam,  
Aghatavaggo R. III. p. 191
112. A-5. p. 440: Nirodhasuttam,  
Aghatavaggo R. III. p. 192
113. A-5. p. 443: Codanasuttam,  
Aghatavaggo R. III. p. 196
114. A-5. p. 446: Silasuttam,  
Aghatavaggo R. III. p. 200
115. A-5. p. 447: Khippanisantisuttam,  
Aghatavaggo R. III. p. 201
116. A-6. p. 15: Bhaddakasuttam,  
Saraniyavaggo R. III. p. 292
117. A-6. p. 20: Soppasuttam,  
Saraniyavaggo R. III. p. 298
118. A-6. p. 55: Darukkhandhasuttam,  
Devatavaggo R. III. p. 340
119. A-6. p. 127: Devatasuttam,  
Devatavaggo R. III. p. 423
120. A-7. p. 179. Pathama Niddasasuttam,  
Devatavaggo R. IV. p. 34
121. A-7. p. 179: Dutiya Vasasuttam,  
Devatavaggo R. IV. p. 34
122. A-7. p. 197: Danamahapphalasuttam,  
Mahayannavaggo R. IV. p. 58

123. A-7. p. 245: **Sakkaccasuttam,**  
Mahavaggo R. IV. p. 120
124. A-8. p. 178: **Dutiya Patisambhidasaduttam,**  
Devatavaggo R. IV. p. 33
125. A-8. p. 305: **Duteyyasuttam,**  
Mahavaggo R. IV. p. 196
126. A-8. p. 326: **Dutiya Balasuttam,**  
Gahapativaggo R. IV. p. 223
127. A-8. p. 411: **Icchasuttam,**  
Yamakavaggo R. IV. p. 325
- 128 A-8. p. 413: **Alamsuttam,**  
Yamakavaggo R. IV. p. 328
- 129 A-9. p. 14. **Sevanasuttam,**  
Sambodhivaggo R. IV. p. 365
130. A-9. p. 20: **Sihanadasuttam,**  
Sihanadavaggo R. IV. p. 373
131. A-9. p. 24: **Saupadisuttam,**  
Sihanadavaggo R. IV. p. 378
132. A-9. p. 27: **Kotthikasuttam,**  
Sihanadavaggo R. IV. p. 382
- 133 A-9. p. 30: **Samiddhisuttam,**  
Sihanadavaggo R. IV. p. 385
134. A-9. p. 43: **Silayupamasuttam,**  
Sattavasavaggo R. IV. p. 402

135. A-9. p. 54: Nibbanasukhasuttam,  
Mahavaggo R. IV. p. 415
- 136 A-10. p. 102: Dutiya Upanisasuttam,  
Anisansavaggo R. V. p. 5
137. A-10 p. 105: Sariputtasuttam,  
Anisansavaggo R. V. p. 8
138. A-10. p. 174: Sariputtasuttam,  
Sacittavaggo R. V. p. 94
139. A-10. p. 180: Parihanasuttam,  
Sacittavaggo R. V. p. 102
140. A-10. p. 195: Pathama Sukhasuttam,  
Yamakavaggo R. V. p. 120
141. A-10. p. 196: Dutiya Sukhasuttam,  
Yamakavaggo R. V. p. 121
142. A-10. p. 197: Pathama Nalakapanasuttam,  
Yamakavaggo R. V. p. 122
143. A-10. p. 199: Dutiya Nalakapanasuttam,  
Yamakavaggo R. V. p. 125
144. A-10. p. 239: Khinasavababalasuttam,  
Theravaggo R. V. p. 174
145. A-11. p. 361: Dutiya Upanisasuttam,  
Nissayavaggo R. V. p. 315
146. A-11. p. 395: Tatiya Samadhisuttam,  
Anussativaggo R. V. p. 356

147. A-11. p. 396: Catuttha Samadhisuttam,  
                                 Anussativaggo R. V. p. 357
148. U.      p. 66: Brahmanasuttam,  
                                 Bodhivaggo R. p. 3
149. U.      p. 93: Sariputtasuttam,  
                                 Nandanavaggo R. p. 27
150. U.      p. 108: Yakkhapaharasuttam,  
                                 Meghiyavaggo R. p. 39
151. U.      p. 112: Sariputtasuttam,  
                                 Meghiyavaggo R. p. 43
152. U.      p. 116: Sariputta Upasamasuttam,  
                                 Meghiyavaggo R. p. 46
153. U.      p. 154: Pathama Lakuntaka Bhaddiya-  
                                 suttam, Culavaggo R. p. 74
154. U.      p. 154: Dutiya Lakuntaka Bhaddiya-  
                                 suttam, Culavaggo R. p. 74
155. Sn.      p. 314: Navasuttam, Culavaggo R. p. 56
156. Sn.      p. 415: Sariputtasuttam,  
                                 Atthakavaggo R. p. 176
157. Thag.    p. 89: Sariputtattheragatha,  
                                 Tinsanipata R. p. 89
- 158 Ap. I.    p. 18: Sariputtatthera Apadanam.  
                                 Buddhavaggo R. p. 15
-

नमो तस्य भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

## प्राक्थन

जीवनमा कुनै काम सफल पार्न अनेकों संयोगको आवश्यकता पछं । कुनै काम कुनै एउटाको प्रयासले मात्र सफल हुन्छ भन्ने कुरा साँच्चे सत्य होइन ।

जस्तै बुद्धधर्ममा कुनै वस्तुको प्रादुर्भाव हुनको लागि हेतुप्रत्ययको आवश्यकता पछं भन्ने सिद्धान्त छ त्यस्तै गरी मेरा यो पुस्तकहरू सम्पादन गर्दा पनि रहेको छ । यो सत्य हो । व्यबहारमा चाहिं “मैले गरेको हुँ” भनी भन्नपरे तापनि वास्तवमा अनेकोंको सहयोग पाएर वा सहयोग जुटेयछि मात्र कुनै काम सफल हुन्छ ।

स्पानोमन्दा स्यानो काम पनि एवलैले मात्र सफल पानं कठिन छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपले कुनैन कुनैनको सहयोग वाङ्छनीय हुन्छ । तर यो कुरा चाहिं धेरै मानिसहरूले देखन सक्दैनन् वा भहम्भावको कारणले सम्झन सक्दैनन् । अहलाई जे जसो लागे तापनि मलाई चाहिं

यस्तो लाग्छ । हुनसक्छ उपरोक्त कारणहरूमध्येमा काम गर्ने व्यक्ति प्रमुख हुनसक्छ । बुद्धधर्मको भाषामा यसलाई 'हेतु' र 'प्रत्यय' भनिन्छ ।

कुनै काम सम्पन्न गर्नेको लागि सर्वप्रथम लक्ष र दृढ़ अधिष्ठान हुनु अति आवश्यक हुन्छ । त्यसपछि सो लक्ष र अधिष्ठानलाई टेवादिने खालका कारणहरू र लक्ष सम्बन्धी यथार्थ ज्ञान आवश्यक पछं ।

लक्ष र अधिष्ठान बसियो पार्न अनेक कारणहरू आवश्यक हुन्छन् । जस्तै अनुकूल चातावरण, स्वास्थ्य, आहार-पान, गर्न लागेको काम सम्बन्धी पवित्र विचार, ऋतु, तल्लीनता तथा चिन्तन आदि ।

काम गर्दा गर्दा कहिलेकाहिं मानिस मानसिकरूपले वा शारीरिकरूपले थाक्छ । यो स्वाभाविक हो । कहिलेकाहिं अल्पी पनि लाग्न सक्छ । यस्तो अवस्थामा आपनो लक्ष, अधिष्ठान, चिन्तनलाई सक्रीय पारी पुनः आफूलाई प्रोत्साहित पार्नुपर्छ । यदि साथमा कुनै हितैषी वा कल्याणमित्र छ भने उसले समय समयमा उत्साहित पार्नुपर्छ । यदि त्यस्तो उत्साह दिने कुनै पुरुष छैन भने आफूले गर्न लागेको कामको उपादेयता माधि ध्यानदिई चिन्तन गरी उत्साहित हुनुपर्छ ।

आफूले जस्तै आपना अरु साथी, भित्र, सद्गृहाचारी तथा हितैषीहरूले पनि काम गर्न सकून भन्ने स्वच्छ नदा पवित्र हितैषी सावनाले कुरा औल्पाउँदा कहिलेकाहिं सुन्नेहरू अन्यथा ठाप्प सक्छ । यस्ति मात्र होइन अरु कुरा सुन्नेले "होच्याएर कुरा सुनाउन पर्दैन"

मन्ने जस्तो पनि ठाक्क सबैछन् । सुल्टोको सदौ उलटो बुझ्नेहरू नै धेरै हुन्छन् । त्यस्ता व्यक्तिको मनमा यात हीनताभाव (Inferiority Complex) हुन्छ यात ईर्ष्या हुन्छ । हीनताभाव हुनेलाई त्यसबाट मुक्त गराउन सारे गाहो पछं । मन्नेले सोजो भनेता पनि त्यस्ता व्यक्तिले बाढग्न सम्झन्छन् ।

एक दुइजना बुझ्नसक्नेले मलाई कहिलेकाहिं भन्थे कि यस कार्यको लागि अरुलाई पनि सम्मिलित गराई सहायता लिनुभए बढिया हुनेछ । कुरा रास्तो हो । सहायता भनेको उसँग लिनु असल हुन्छ जो सहायता दिन तयार हुन्छ । अन्यथा त्यो काम सन्तोषजनक हुन सक्दैन ।

कहिले कहिले त म एकलोपन पनि अनुभव गछु । किनभने कुनै कारण सोधनपर्दा वा छलफल गर्नपर्दा समानस्तरबाट दिलचस्पी देखाउने पुरुष अहिलेसम्म मैले पाउन सकेको छैन । किनभने आनन्दकुटी विहारमा धेरै भिक्षुहरू छनन् ।

माथि उल्लेख गरिसकें कि कुनै सफलताको लागि 'हेतु' मात्र भएर पुर्दैन 'प्रत्यय' पनि चाहिन्छ नै ।

भर्तोकि प्रस्तुत सारिपुत्र चरितके सम्बन्धमा । सर्वप्रथम त पालि त्रिदिटकमा यत्रतत्र छरिएका कारणहरू खोज गरी एकत्रित पारूँ भन्ने विचार हुनुपन्यो । त्यसपछि के के पुस्तकहरू हेनै भन्ने ज्ञान हुनुपन्यो । अति पुस्तक सामग्रीहरू हुनुपन्यो । त्यसपछि पढ्नुपन्यो ।

यसको लागि परिश्रम गर्नुपर्यो । परिश्रमविना कुनै काम सिद्ध गर्न सकिन्न छ । परिश्रम गर्दा कहिले कहिले मानसिक वा शारीरिक अकावट वा अलच्छोपन पनि आउनसक्छ । त्यस्तो अवस्थामा कुनै उत्साह हुने मित्रहरू उपकारी हुनसक्छन् । त्यस्तो नपाएमा सृति राखी आफैले आफूलाई उत्साहित पाने सक्नुपर्छ ।

सारिपुत्र महास्थविरको सम्बन्धमा आफ्नो बुद्धिले भ्याएसम्भ त्रिपिटकका सूत्रहरू संग्रह गर्न सकेकोमा मलाई ठूलो आनन्द र प्रीति लागेको छ । दुनियामा धेरै प्रकारका आनन्दहरू छन् । जस्तै खानपानको आनन्द, मोजमजाको आनन्द, घर-खेतको आनन्द, यशकीर्तिको आनन्द, धनसम्पत्तिको आनन्द, पारिवारिक आनन्द र स्त्री-पुत्रको आनन्द आदि आदि । मलाई लागेको प्रीति र आनन्द चाहिँ अर्को किसिमको हो । जस्तै भगवान् बुद्धले पञ्चकामविद्यिक आनन्दभन्दा त्यसबाट दूर हुने आनन्द श्रेष्ठतर हुन्छ भनी भन्नुमएको छ । त्यस्तै गरी सारिपुत्र संग्रह सम्पन्न गर्न सकेकोमा मलाई ठूलो आनन्द लागेको छ ।

बुद्धकालीन धावक चरित भाग-२ को प्रावक्यनमा उल्लेख गरे कि यसको मुरुवात वि. सं. २०३१ सालमे भएको थियो । परन्तु कतिपय वर्ष पछि यस वर्षको गत भाद्र महीनामा मात्र सम्पूर्ण सूत्रहस्तको पाण्डुलिपि तयार पार्न सकें । त्यसपछि मात्र परिचय लेखन थालेको थिएँ । २०३६ चैत्र १७ गते लेखने काम शुरू गरी २०४० बैशाख २५ गते परिचयको पाण्डुलिपि तयार भयो ।

अब आयो छाप्ने कुरा । पाटनका सुभाष प्रेसका मालिक आई

आपनो प्रेसको बयान सुनाएका मात्र होइनन् एकं पटक दुइ चार फर्माको प्रूफ समेत दिनसमेते कुरा सुनाएका थिए । यो सुनेर मलाई ज्यादै खुशी लाग्यो र छपाउनको निमित्त पाण्डुलिपि प्रेसबाई दिएँ । पहिलो पुस्तक राम्रसंग छापेऽ । तर दोओ पुस्तक चाहि केही समयपछि १२।१।२०४० मा एक फर्मा छापियो । तर अपसोच त्यसपछि प्रेसबाट केही काम भएन र फोनबाट ताकिता गर्दा गर्दा ८।१०।२०४० मा अर्को एक फर्मा बल्ल तल्ल छापियो । त्यसपछि फेरि ४।१।१।२०४० मा, १२।१।१।२०४० मा र २।१।२।२०४० मा अरु फर्माहरू छापिए । यसरो चार महीनाभित्र केवल पाँच फर्मा अर्थात् ८० पृष्ठ मात्र छापिएपछि मलाई सारे अपठेरो लाग्यो । अनुमान गर्न थालें कि त्यस प्रेसबाट पहिलेको जस्तो सन्तोष ढंगले काम हुने छैन र पहिले जस्तो छपाइको काम पनि त्यति सारो सका सुराघर तथा शुद्ध देखिन । अनि विवश भई त्यहाँ दिइराखेको पाण्डुलिपि फिर्ता त्याई ३।१।२।२०४० मा नेपाल प्रेस, काठमाडौंलाई दिएँ । त्यससंले पाठकहरूले यसमा दुइधरीका अक्षरहरू देख्नु हुनेछ ।

सारिपुत्र स्थविर सम्बन्धी परिचय सहित सम्पूर्ण संग्रह निस्केपछि यस उपलक्षमा कृतज्ञता ज्ञापनको रूपमा केही दानमय पुण्यकार्य गर्ने मेरो ठूलो आशा थियो । तर जब उक्त प्रेसबाट भने बमोजिम प्रस्तुत परिचय छापिन नसक्ने स्थिति देखें तब मैले आफ्नो दानमय पुण्यकार्यलाई धेरै पर नसारो बुद्धकालीन ग्रन्थ सम्पादन कार्यमा सहयोग दिनेहरूको सम्मानमा एउटा स्थानो पुण्यकार्य सम्पन्न गर्ने । यसमा मलाई ठूलो प्रीति र आनन्द लागेको थ ।

यो कुरा पाठक महानुभावहरूले थाहा पाएके हुनुपर्छ कि सारिपुत्र स्थविर सम्बन्धी त्रिपिटक पालिमा यत्रतत्र छरिएका सबै सूत्रहरू एकत्रित पारी तीन भागमा प्रकाशित भइसकेको कुरा ।

पहिलो भागमा पचपन्न, दोश्रो भागमा अठचालीस र तेथ्रो भागमा पचपन्न गरी जम्मा एकशय अन्ठाउन (१५=) वटा सूत्रहरू संकलन गर्न सकेको छु । पाठकहरूको जानकारीको लागि ती एकशय अन्ठाउन सूत्रहरूको तालिका यस प्रावक्षणको अन्त्यमा उल्लेख गरेको छु ।

प्रस्तुत “सारिपुत्र परिचय” तयार पार्नको निमित्त निम्न मूलपालि र अर्थकथाहरू प्रयोगमा ल्याएको छु—

(१) अपदानपालि, (२) अङ्गुच्चरनिकायपालि, (३) उदानपालि, (४) चुलवग्गपालि, (५) थेरगाथापालि, (६) दीघनिकायपालि, (७) धम्मपदपालि, (८) परिवारपालि, (९) पाचित्तियपालि, (१०) पेतवत्थुपालि, (११) बुद्धवंसपालि, (१२) मज्जमनिकायपालि, (१३) महावग्गपालि, (१४) विमानवत्थुपालि, (१५) सुत्तनिपातपालि, (१६) संयुक्तनिकायपालि र (१७) जातकपालि ।

अर्थकथाहरूमा—(१) मनोरथपूरणी अर्थात् अङ्गुच्चरनिकायटुकथा, (२) अपदानटुकथा, (३) जातकटुकथा, (४) थेरगाथटुकथा, (५) सुमङ्गलविज्ञासिनी अर्थात् दीघनिकायटु-

कथा, (६) धर्मपदटुकथा, (७) धर्मसंगणिअटुकथा, (८) पपञ्चमूदनी अर्थात् मज्जिमनिकायटुकथा, (९) पेतवत्थुअटुकथा, (१०) बुद्धवंसटुकथा, (११) विमानवत्थु अटुकथा, (१२) विसुद्धिमग्नो, (१३) समन्तपासादिका अर्थात् विनयटुकथा, (१४) सुत्तनिपातटुकथा र (१५) सारत्थपकासिनी अर्थात् संयुत्तनिकाबटुकथा ।

अनि मेरा आपना पुस्तकहरूमध्ये—(१) जातकसंग्रह, (२) बुद्धकालीन परिद्राजकहरू, (३) बुद्धकालीन महिलाहरू, (४) बुद्ध-कालीन शावक चरित, (५) बुद्धकालीन राजपरिवार, (६) बुद्धकालीन ब्रह्मादिदेव र (७) बुद्धकालीन ब्राह्मणहरू ।

आफूले सकेसम्मका कारणहरू खोजगरी प्रस्तुत परिचयमा मैले जन्मदेखि मरणसम्मका घटनाहरूलाई समावेश गरी ऋमबद्ध तरिकाले सारिपुत्र स्थविरको जीवनीको एक रूपरेखा तयार पारिदिएको छु ।

प्रत्येक विषयको बारेमा शीर्षक राखिदिएको छु । जस्ता चौबीसवटा (२४) शीर्षकहरूले छुट्टाइएका छन् । यसो गर्नाले पढ्न सजितो हुनेछ । केरि अन्वेषण गर्ने विदधार्थीहरूको सुविधाको लागि प्रत्येक कुराको सम्बन्धमा कहाँ कुन पुस्तकको कति पृष्ठमा उल्लेख भएको छ भन्ने कुरा पनि खोलिदिएको छु । यसबाट आउश्यक हुनेले कुने पनि कुरा कस्तै उद्धृत गरी प्रयोगमा ल्याउन सक्नेछन् । उद्धृत गर्नाले पुस्तकको नाम उल्लेख गर्नु कर्तव्य-धर्म हुने छ ।

मेरो विचारमा वर्तमान नेपाल बुद्धशासनको निमित्त जटि विहार, भिक्षु र श्रामणेरहरूको आवश्यक छन् उत्तिने पालिसाहित्यका कुरा नेपालीमा हुनु अति आवश्यक ठान्दछु । किनभने धर्मसाहित्यको अध्ययन अध्यापन र ज्ञान दिना विहार, भिक्षु तथा श्रामणेरहरूको जीवन खोको र नाङ्गो हुनेछन् । अतः यस कार्यको निमित्त आफूले सबै योगदान दिने उद्देश्य अनुसार आपनो बुद्धिले अपाएसम्म यो सम्पादन कार्य गरिने रहने छु । यस्तो महत्त्वपूर्ण कार्यमा वर्षोदेवि भाषा संशोधन गरी महत गर्व आउनु भएका प्रा. थो बटुकुट्टण 'भूषण' लाई, श्री खड्गबहादुर उपासकलाई, नामावली र शब्दावलीको प्रारम्भक सेखाइको काम गरिदिनु भएका भिक्षु मैत्री र भिक्षु कुमार काशयप स्थविरहरू तथा प्राक्कथनलाई अंग्रेजीमा रूपान्तर गरिदिनु भएका प्रा. श्री आशाराम शावय सहित सहयोग दिने सर्वलाई हार्दिक कृतज्ञता-पूर्वक धन्यवाद दिई पुण्यानुमोदन गरेको छु ।

प्रस्तुत पुस्तक आनन्दकुटी विहार गुठीको ३३ सौ प्रकाशन हो र बुद्धकालीन श्रावक चरितको पाँचौं भाग हो । पुस्तक प्रकाशन गरिदिनु भएकोमा गुठीका सदस्य-सचिव भिक्षु मैत्री सहित तमाम गुठीका सदस्यहरूलाई हार्दिक धन्यवाद जापन गरेको छु ।

यसपछि बुद्धकालीन राजपरिवारको दोश्रो र तेश्रो भाग तथा रथसप्तश्च बुद्धकालीन ब्रह्मादिदेवको दोश्रो र तेश्रो भाग प्रकाशित हुनेछ । जसको पाण्डुलिपि तयार छ ।

प्रस्तुत “सारिपुत्र परिचय” का साथ सारिपुत्र स्थविर सम्बन्धी  
संघहको काम यहाँ पुरा भएको छ ।

“चिरं तिद्वतु सद्गमो”

— भिक्षु अमृतानन्द

आनन्दकुटी विहार, स्वयम्भू,

काठमाडौं, नेपाल ।

चंत्र ३०, २०४०

फोन नं. २-१४४२०

## त्रिपिटकयालिमा सारिपुत्र स्थविर सम्बन्धी सूत्रहरू —

१. महा. व. पा. पृ. ३८ः सारिपुत्रमोरगल्लान पञ्चज्ञाकथा,  
महाव्याख्यकं ।
२. महा. व. पा. पृ. ५३ः जन्तिचतुर्थकम्म उपसम्पदा,  
महाव्याख्यकं ।
३. महा. व. पा. पृ. २३२ः पटिगाहितादि अनुजाननादि,  
भेसज्जव्याख्यकं ।
४. महा. व. पा. पृ. ३०५ः अतिरेक चौधरकथा, चौधरव्याख्यकं ।
५. महा. व. पा. पृ. ३२३ः सुरगाहितदुरगाहितादिकथा,  
चौधरव्याख्यकं ।
६. महा. व. पा. पृ. ३८४ः अट्टारसवत्थुकथा, कोसम्बकव्याख्यकं ।
७. महा. व. पा. पृ. ३८४ः अट्टारसवत्थुकथा, कोसम्बकव्याख्यकं ।
८. महा. व. पा. पृ. ३८७ः अट्टारसवत्थुकथा, कोसम्बकव्याख्यकं ।
९. चुल्ल. व. पा. पृ. २४ः कस्मव्याख्यकं ।
१०. चुल्ल. व. पा. पृ. ३२ः पटिसारणीयकम्म, कस्मव्याख्यकं ।
११. चुल्ल. व. पा. पृ. २३०ः तिरच्छनविज्ञा-लसुणखादनादि,  
खुदकथत्थुकव्याख्यकं ।

१२. चुल्ल. व. पा. पृ. २५४ः अगासनादि अनुजानना,  
सेनासनक्खण्डकं ।
१३. चुल्ल. व. पा. पृ. २६७ः अदेमज्ज्ञयवत्थु, सेनासनक्खण्डकं ।
१४. चुल्ल. व. पा. पृ. २८८ः पकासनीयकम्मं, सङ्घभेदक्खण्डकं ।
१५. चुल्ल. व. पा. पृ. ३००ः सङ्घभेदकथा, सङ्घभेदक्खण्डकं ।
१६. चुल्ल. व. पा. पृ. ३१६ः अनुपोदनवत्तकथा, वत्तक्खण्डकं ।
१७. पारा. पा. पृ. १०ः एतदत्थायसिकखापदपञ्जत्ति,  
पञ्जत्तिनिदानकथा ।
१८. पारा. पा. पृ. ३४६ः आनन्देन सारिपुत्रस निकिखतवत्थु,  
निस्सगियकण्डं ।
१९. पाचि. पा. पृ. ९६ः ऊर्णतिसतिमपाचित्तियं,  
पाचित्तियकण्डं ।
२०. पाचि. पा. पृ. १११ः आवासथसम्पत्त लारिपुत्रवत्थु,  
पाचित्तियक्खण्डकं ।
२१. दी. नि. III. पृ. ७७ः सम्पसादनीयसुत्तं ।
२२. दी. नि. III. पृ. १६६ः सङ्घोतिसुत्तं ।
२३. दी. नि. III. पृ. २१०ः दसुत्तरसुत्तं ।
२४. म. नि. I. पृ. १८ः धम्मदायादसुत्तं ।
२५. म. नि. I. पृ. ३३ः अनङ्गणसुत्तं ।
२६. म. नि. I. पृ. ६२ः सम्मादिट्टिसुत्तं ।
२७. म. नि. I. पृ. ९६ः महासोहनादसुत्तं ।
२८. म. नि. I. पृ. १९२ः रथविनीतसुत्तं ।

२९. म. नि. I. पृ. २३५ः महाहत्थिपदोपमसुत्तं ।
३०. म. नि. I. पृ. २६३ः महागोसिङ्गमसुत्तं ।
३१. म. नि. I. पृ. ३६०ः महावेदल्लमसुत्तं ।
३२. म. नि. II. पृ. १५६ः गौलियानिसुत्तं ।
३३. म. नि. II. पृ. १९३ः दीघनष्ठमसुत्तं ।
३४. म. नि. II. पृ. ४४९ः धनञ्जानिसुत्तं ।
३५. म. नि. III. पृ. १०६ः सेवितव्यामेदितव्यमसुत्तं ।
३६. म. नि. III. पृ. ३३३ः सच्चविभङ्गमसुत्तं ।
३७. म. नि. III. पृ. ३४५ः अनाथपिण्डकोवादमसुत्तं ।
३८. म. नि. III. पृ. ३५२ः छत्रोवादमसुत्तं ।
३९. म. नि. III. पृ. ३६८ः विष्णुपातपरिसुद्धिमसुत्तं ।
४०. सं. नि. I. पृ. १८६ः सारिपुत्तमसुत्तं, बङ्गीसंयुत्तं ।
४१. सं. नि. I. पृ. १९०ः पवारणामसुत्तं, बङ्गीसंयुत्तं ।
४२. सं. नि. II. पृ. २९ः अञ्जतिरिथ्यमसुत्तं, निदानसंयुत्तं ।
४३. सं. नि. II. पृ. ३३ः भूमिजमसुत्तं, निदानसंयुत्तं ।
४४. सं. नि. II. पृ. ४१ः भूतमसुत्तं, निदानसंयुत्तं ।
४५. सं. नि. II. पृ. ४३ः कलारमसुत्तं, निदानसंयुत्तं ।
४६. सं. नि. II. पृ. ९६ः नलकलापियमसुत्तं, निदानसंयुत्तं ।
४७. सं. नि. II. पृ. १३२ः चञ्चुममसुत्तं, धातुसंयुत्तं ।
४८. सं. नि. II. पृ. १६४ः अनोत्तर्पीपमसुत्तं, कस्त्रपसंयुत्तं ।
४९. सं. नि. II. पृ. २२८ः घटमसुत्तं, मिक्खुसंयुत्तं ।
५०. सं. नि. II. पृ. २४१ः नकुलपितुमसुत्तं, खन्धसंयुत्तं ।

५१. मं. नि. II. पृ. २४५: देवदहसुत्तं, खन्धसंयुत्तं ।
५२. सं. नि. II. पृ. २२८: उपतिस्ससुत्तं, मिक्खुसंयुत्तं ।
५३. सं. नि. II. पृ. ३३१: यमकसुत्तं, खन्धसंयुत्तं ।
५४. सं. नि. II. पृ. ३८०: सोलवन्तसुत्तं, खन्धसंयुत्तं ।
५५. सं. नि. II. पृ. ३८५: दुतिय समुदयधम्मसुत्तं, खन्धसंयुत्तं ।
५६. सं. नि. II. पृ. ३८६: ततिय समुदयधम्मसुत्तं, खन्धसंयुत्तं ।
५७. सं. नि. II. पृ. ३८६: अस्सादसुत्तं, खन्धसंयुत्तं ।
५८. सं. नि. II. पृ. ३८७: दुतिय अस्सादसुत्तं, खन्धसंयुत्तं ।
५९. मं. नि. II. पृ. ३८७: दुतिय समुदयसुत्तं, खन्धसंयुत्तं ।
६०. सं. नि. II. पृ. ३८७: समुदयसुत्तं, खन्धसंयुत्तं ।
६१. मं. नि. II. पृ. ४५०: अवितकसुत्तं, सारिपुत्तसंयुत्तं ।
६२. मं. नि. II. पृ. ४५०: विवेकजसुत्तं, सारिपुत्तसंयुत्तं ।
६३. सं. नि. II. पृ. ४५१: डेवेक्खासुत्तं, सारिपुत्तसंयुत्तं ।
६४. सं. नि. II. पृ. ४५१: पीतिसुत्तं, सारिपुत्तसंयुत्तं ।
६५. मं. नि. II. पृ. ४५२: आकिञ्चञ्चायतनसुत्तं,  
सारिपुत्तसंयुत्तं ।
६६. सं. नि. II. पृ. ४५२: आकासानञ्चायतनसुत्तं,  
सारिपुत्तसंयुत्तं ।
६७. सं. नि. II. पृ. ४५२: विञ्जागञ्चायतनसुत्तं,  
सारिपुत्तसंयुत्तं ।
६८. सं. नि. II. पृ. ४५२: नेवसञ्चानासञ्चायतनसुत्तं,  
सारिपुत्तसंयुत्तं ।

६६. सं. नि. II. पृ. ४५३ः निरोधसमापत्तिसुत्तं, सारिपुत्तसंयुत्तं ।
७०. सं. नि. II. पृ. ४५७ः सूचिमुबसुत्तं, सारिपुत्तसंयुत्तं ।
७१. सं. नि. III. पृ. ६५ः सारिपुत्तसद्विहरिकसुत्तं,
- सलायतनसंयुत्तं ।
७२. सं. नि. III. पृ. १४७ः कोट्टिकसुत्तं, सलायतनसंयुत्तं ।
७३. सं. नि. III. पृ. २३२ः दुष्करपञ्चहसुत्तं, जम्बुखादकसंयुत्तं ।
७४. सं. नि. III. पृ. २३३ः सामदण्डसुत्तं, सामदण्डसंयुत्तं ।
७५. सं. नि. III. पृ. ३३०ः पठम सारिपुत्तकोट्टिकसुत्तं,
- अव्याकृतसंयुत्तं ।
७६. सं. नि. III. पृ. ३३१ः द्वितीय सारिपुत्तकोट्टिकसुत्तं,
- अव्याकृतसंयुत्तं ।
७७. सं. नि. III. पृ. ३३२ः तृतीय सारिपुत्तकोट्टिकसुत्तं,
- Dhamma.Digital      अव्याकृतसंयुत्तं ।
७८. सं. नि. IV. पृ. ५ः सारिपुत्तसुत्तं, भगवासंयुत्तं ।
७९. सं. नि. IV. पृ. ६७ः वत्थसुत्तं, बोजकङ्गसंयुत्तं ।
८०. सं. नि. IV. पृ. ७१ः उपवानसुत्तं, बोजकङ्गसंयुत्तं ।
८१. सं. नि. IV. पृ. १३५ः महापुरिसुत्तं, सतिपट्टानसंयुत्तं ।
८२. सं. नि. IV. पृ. १३६ः नालन्दासुत्तं, सतिपट्टानसंयुत्तं ।
८३. सं. नि. IV. पृ. १३८ः चुन्दसुत्तं, सतिपट्टानसंयुत्तं ।
८४. सं. नि. IV. पृ. १४०ः उक्कचेलसुत्तं, सतिपट्टानसंयुत्तं ।
८५. सं. नि. IV. पृ. १९१ः पुब्बकोट्टिकसुत्तं, इन्द्रियसंयुत्तं ।
८६. सं. नि. IV. पृ. १६५ः आपगसुत्तं, इन्द्रियसंयुत्तं ।

८७. सं. नि. IV. पृ. २०२ः सूकरखतसुत्तं, इन्द्रियसंयुत्तं ।
८८. सं. नि. IV. पृ. २९४ः पठम सारिपुत्तसुत्तं, सोतापत्तिसंयुत्तं ।
८९. सं. नि. IV. पृ. २९५ः दुतिय सारिपुत्तसुत्तं, सोतापत्तिसंयुत्तं ।
९०. सं. नि. IV. पृ. ३२४ः पठम अनाथपिण्डिकसुत्तं,  
सोतापत्तिसंयुत्तं ।
९१. अं. नि-१. पृ. २३ः एकपुणगलवग्गो ।
९२. अं. नि-१. पृ. २३ः एतदगग्नसुत्तं, एतदग्नवग्गो ।
९३. अं. नि-१. पृ. ८१ः आयाचनवग्गो ।
९४. अं. नि-२. पृ. ६०ः समचित्तवग्गो ।
९५. अं. नि-३. पृ. १०८ः समिद्धसुत्तं, पुणगलवग्गो ।
९६. अं. नि-३. पृ. १३३ः सारिपुत्तसुत्तं, देवदूतवग्गो ।
९७. अं. नि-३. पृ. २६२ः दुतिय अनुरुद्धसुत्तं, कुसिनारावग्गो ।
९८. अं. नि-४. पृ. ८६ः वाणिज्जसुत्तं, अपणकवग्गो ।
९९. अं. नि-४. पृ. १५१ः परिहानसुत्तं, इन्द्रियवग्गो ।
१००. अं. नि-४. पृ. १६३ः महामोगलानसुत्तं, पटिपदावग्गो ।
१०१. अं. नि-४. पृ. १६४ः सारिपुत्तसुत्तं, पटिपदावग्गो ।
१०२. अं. नि-४. पृ. १६७ः चेतनासुत्तं, सञ्चेतनियवग्गो ।
१०३. अं. नि-४. पृ. १७०ः विभत्तिसुत्तं, सञ्चेतनियवग्गो ।
१०४. अं. नि-४. पृ. १७१ः महाकोट्ठिकसुत्तं, सञ्चेतनियवग्गो ।
१०५. अं. नि-४. पृ. १७३ः उपवाणसुत्तं, सञ्चेतनियवग्गो ।
१०६. अं. नि-४. पृ. १७८ः निब्रानसुत्तं, सञ्चेतनियवग्गो ।
१०७. अं. नि-५. पृ. ४०२ः दुतिय चक्रानुवत्तनिसुत्तं, राजवग्गो ।

१०८. अं. नि-५. पृ. ४३५ः दुतिय आघातपटिविनयसुत्तं,  
आघातवरगो ।
१०९. अं. नि-५. पृ. ४३६ः साकच्छसुत्तं, आघातवरगो ।
११०. अं. नि-५. पृ. ४३७ः पञ्चहुच्छासुत्तं, आघातवरगो ।
१११. अं. नि-५. पृ. ४३९ः साजीवसुत्तं, आघातवरगो ।
११२. अ. नि-५. पृ. ४४०ः निरोधसुत्तं, आघातवरगो ।
११३. अं. नि-५. पृ. ४४३ः चोदनासुत्तं, आघातवरगो ।
११४. अं. नि-५. पृ. ४४६ः सोलसुत्तं, आघातवरगो ।
११५. अं. नि-५. पृ. ४४७ः छिष्पनिसन्तिसुत्तं, आघातवरगो ।
११६. अं. नि-६. पृ. १५ः भद्रकसुत्तं, सारणीयवरगो ।
११७. अं. नि-६. पृ. २०ः सोष्पसुत्तं, सारणीयवरगो ।
११८. अं. नि-६. पृ. ५५ः दारुखन्धसुत्तं, देवतावरगो ।
११९. अं. नि ६. पृ. १२७ः देवतासुत्तं, देवतावरगो ।
१२०. अं. नि-७. पृ. १७९ः पठम निहससुत्तं, देवतावरगो ।
१२१. अं. नि-७. पृ. १७९ः दुतिय वससुत्तं, देवतावरगो ।
१२२. अं. नि-७. पृ. १९७ः दानमहप्फलसुत्तं, महापञ्जवरगो ।
१२३. अं. नि-७. पृ. २४५ः सबकच्चसुत्तं, महावरगो ।
१२४. अं. नि-८. पृ. १७८ः दुतिय पटिसम्भिदासुत्तं, देवतावरगो ।
१२५. अं. नि-८. पृ. ३०५ः द्वैतेय्यसुत्तं, महावरगो ।
१२६. अं. नि-८. पृ. ३२६ः दुतिय बलसुत्तं, गहपतिवरगो ।
१२७. अं. नि-८. पृ. ४११ः इच्छासुत्तं, यमकवरगो ।
१२८. अं. नि-८. पृ. ४१३ः अलंसुत्तं, यमकवरगो ।

१२९. अं. नि-९. पृ. १४: सेवनासुत्तं, सम्बोधिवग्गो ।
१३०. अं. नि-९. पृ. २०: सीहनादसुत्तं, सीहनादवग्गो ।
१३१. अं. नि-९. पृ. २४: सउपादिसुत्तं, सीहनादवग्गो ।
१३२. अं. नि-९. पृ. २७: कोट्टिकसुत्तं, सोहनादवग्गो ।
१३३. अं. नि-९. पृ. ३०: समिद्धिसुत्तं, सोहनादवग्गो ।
१३४. अं. नि-९. पृ. ४३: सिलायूपमसुत्तं, सत्तादासवग्गो ।
१३५. अं. नि-९. पृ. ५४: निब्बानसुखसुत्तं, महावग्गो ।
१३६. अं. नि-१०. पृ. १०२: द्वितिय उपनिससुत्तं, आनिसंसदवग्गो ।
१३७. अं. नि-१०. पृ. १०५: सारिपुत्तसुत्तं, आनिसंसदवग्गो ।
१३८. अं. नि-१०. पृ. १७४: सारिपुत्तसुत्तं, सचित्तवग्गो ।
१३९. अं. नि-१०. पृ. १८०: परिहानसुत्तं, सचित्तवग्गो ।
१४०. अं. नि-१०. पृ. १९५: पठम सुखसुत्तं, यमकवग्गो ।
१४१. अं. नि-१०. पृ. १६६: द्वितिय सुखसुत्तं, यमकवग्गो ।
१४२. अं. नि-१०. पृ. १९: पठम नलकपानसुत्तं, यमकवग्गो ।
१४३. अं. नि-१०. पृ. १६६: द्वितिय नलकपानसुत्तं, यमकवग्गो ।
१४४. अं. नि-१०. पृ. २३९: खीणासदबलसुत्तं, थेरवग्गो ।
१४५. अं. नि-११. पृ. ३६१: द्वितिय उपनिससुत्तं, निस्सयवग्गो ।
१४६. अं. नि-११. पृ. ३९५: ततिय समाधिसुत्तं, अनुस्सतिवग्गो ।
१४७. अं. नि-११. पृ. ३९६: चतुर्थ समाधिसुत्तं, अनुस्सतिवग्गो ।
१४८. उदा. पा. पृ. ६६: ब्राह्मणसुत्तं, बोधिवग्गो ।
१४९. उदा. पा. पृ. ९३: सारिपुत्तसुत्तं, नन्दनवग्गो ।
१५०. उदा. पा. पृ. १०८: यक्षवहारसुत्तं, मेघियवग्गो ।

[ ४६ ]

प्राक्कथन

१५१. उदा. पा. पृ. ११२ः सारिपुत्तसुत्तं, भेदियवरगो ।  
१५२. उदा. पा. पृ. ११६ः सारिपुत्तसुत्तं, भेदियवरगो ।  
१५३. उदा. पा. पृ. १५४ः पठम लकुण्टकभद्वियसुत्तं, चूलवरगो ।  
१५४. उदा. पा. पृ. १५४ः द्वितीय लकुण्टकभद्वियसुत्तं, चूलवरगो ।  
१५५. सुत्त. नि. पा. पृ. ३१४ः नावासुत्तं, चूलवरगो ।  
१५६. सुत्त. नि. पा. पृ. ४१५ः सारिपुत्तसुत्तं, अटुकवरगो ।  
१५७. थेर. गा. पा. पृ. ३६५ः सारिपुत्तथेरगाथा, तिसनिपातो ।  
१५८. अप. दा. पा. I. पृ. १८ः सारिपुत्तथेर अपदानं, बुद्धवरगो ।
-

## संकेत-शब्दको अर्थ—

अप. दा. पा. = अपदानपालि ।

अप. दा. अ. क. = अपदानटुकथा ।

अ. क. = अटुकथा ।

अं. नि. अ. क.      }  
अं. अ. क.      } = अङ्गुत्तरनिकायटुकथा ।

अं. नि. = अङ्गुत्तरनिकाय ।

उदा. पा. = उदानपालि ।

उदा. अ. क. = उदानटुकथा ।

चुल्ल. व. पा. = चुल्लवग्गपालि ।

जा. पा. = जातकपालि ।

जा. अ. क. = जातकटुकथा ।

जा. स. = जातकसंग्रह ।

थेर. गा. पा. = थेरगायापालि ।

थेर. गा. अ. क. = थेरगायटुकथा ।

थेरी. गा. पा. = थेरीगायापालि ।

थेरी. गा. अ. क. = थेरीगायटुकथा ।

धम्म. प. पा. = धम्मपदपालि ।

धम्म. प. अ. क. = धम्मपदटुकथा ।

- परं. मू. = परञ्चमूदनी ।  
 परि. या. पा. = परिवारपालि ।  
 पाचि. पा. = पाचित्तियपालि ।  
 पारा. पा. = पाराजिकपालि ।  
 पेत. व. अ. क. = पेतवत्थुअटुकथा ।  
 दी. नि. = दीघनिकाय ।  
 दी. नि. अ. क. = दीघनिकायटुकथा ।  
 बु. ग्. = बुद्धकालीन गृहस्थीहरु ।  
 बु. प. = बुद्धकालीन परिब्राजकहरु ।  
 बु. म. = बुद्धकालीन महिलाहरु ।  
 बु. प्रे. = बुद्धकालीन प्रेतकथा ।  
 बु. रा. = बुद्धकालीन राजपरिवार ।  
 बु. वि. = बुद्धकालीन विमानकथा ।  
 बु. श्रा. च. = बुद्धकालीन श्रावक चरित ।  
 बु. श्रावि. च. = बुद्धकालीन श्राविका चरित ।  
 म. नि. = मजिभमनिकाय ।  
 म. नि. अ. क. = मजिभमनिकाय अटुकथा ।  
 मनो. र. पू. = मनोरथपूरणी ।  
 महा. व. पा. = महावग्गपालि ।  
 विसु. म. = विसुद्धिमग्गो ।  
 दि. व. = विमानवत्थु ।  
 वि. व. अ. क. = विमानवत्थु अटुकथा ।

[४९]

सं. नि. = संयुतनिकाय ।

सं. नि. अ. क. = संयुतनिकायटुकथा ।

सम. पा. = समन्तपासादिका ।

सुत्त. नि. पा. = सुत्तनिपातपालि ।

सुत्त. नि. अ. क. = सुत्तनिपातटुकथा ।

सुमं. वि. = सुमङ्गलविलासिनी ।

---

## त्रि-पिटक-सूची

सुत्तपिटक :	विनयपिटक :	अभिषम्पिटक :
१-दीवनिकाय	१-पाराजिकपालि	१-चक्रमसङ्खणि
२-पञ्चमसन्तिकाय	२-पाचितियपालि } सुत्तविभज्जे	२-विभज्जे
३-संयुतनिकाय	३-महावग्गपालि }	३-धातुकथा
४-अङ्गुत्तरनिकाय	४-चुल्लवग्गपालि }	४-पुण्यस्थवर्णनि
५-खुद्रकनिकाय	५-परिचारपालि	५-कथावस्थु
(१) खुद्रकपाठ		६-यज्ञक
(२) घम्मपव		७-पट्ट्यन
(३) उदान		
(४) हतिवृत्तक		
(५) सुत्तनिपात		
(६) विमानवस्तु		
(७) पेतवस्थु		
(८) वेरगाथा		
(९) वेरीगाथा		
(१०) जातक		
(११) निहेस	१-महानिहेस २-चुल्लनिहेस	
(१२) पटिसम्भदामणग		
(१३) अपदान		
(१४) बुद्धवंश		
(१५) चरियापिटक		



Dhamma.Digital

# विषय-सूची

	पृष्ठः
(१) सारिपुत्र परिचय	१
(२) गृहत्याग	५
(३) अश्वजित भिक्षुसंग भेट	७
(४) सारिपुत्रका भाइबहिनी र नातेवारहरू	१०
(५) अग्रस्थान	१४
(६) विनयग्रह र अल्पेच्छदता	२२
(७) विहारमा गन्न नित्यदत्त	२९
(८) कृतज्ञ र कृतवेदी	३४
(९) सहनशोलता र क्षमा	४४
(१०) सामधर्यंता	५२
(११) नियुक्ति	५८
(१२) परसंप्रह र ज्ञातिसंप्रह	६३
(१३) अन्योन्य छलफल	७९
(१४) शिष्यहरू	८९
(१५) बुद्धको प्रशंसा	१०२
(१६) दोषात्रोपण र ईर्ष्या	११८
(१७) क्षानन्दसंगको घनिष्ठता	१२२

	पृष्ठः
(१८) सारिपुत्रको उपदेशद्वारा मुक्त हुने	१३२
(१९) परिनिर्वाण	१३९
उपरेक्षतसंग भेट	१४७
दिसापञ्चाला	१४८
आमालाई उपदेश	१४९
(२०) परिनिर्वाणपथि	१५४
(२१) भगवान्‌को प्रतिक्रिया	१५९
(२२) विविध कारणहरू	१६५
(२३) जातकहरूमा सारिपुत्रको स्थान	१७७
(२४) सारिपुत्र नामका विभिन्न व्यक्तिहरू	१९२
नामावली	१९९
शब्दावली	२२०
गाथा-सूची	२४८



# बुद्धकालीन श्रावक-चरित

[ भाग-५ ]



( सारिपुत्र चरित-४ )

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

## सारिपुत्र परिचय

पालि साहित्य सम्बन्धी अर्थकथाहरू अध्ययन गर्दा यो प्रष्ट हुन्था कि सिद्धार्थ कुमार जन्मितुभन्दा अगाडि नै सारिपुत्र र मोद्गत्यःयन महास्थविरहरू जन्मिसकेका थिए<sup>१</sup> ।

त्यस बबत राजगृह नगरको आसपासमा ( हाल भारतको विहार जिल्लामा ) ब्राह्मणहरूको 'उपतिस्स'<sup>२</sup> भन्ने गाउँ थियो । त्यस गाउँको मालिक हुने ब्राह्मणको नाम बञ्जन्त थियो । उनकी भाष्यको नाम रूपसारी थियो । यिनकै कोखबाट सारिपुत्र जन्मेका हुन् । सोही दिनमे

1. सुत. नि. अ. क. II. पृ. १३९ः धम्मसुत्त (नावासुत्त) वर्णना, चूल-वग्गो; अं. नि. अ. क. I. पृ. ८८ः एककनिपात, सारिपुत्र; धम्म. प. अ. क. पृ. ५३ः अगसावकवत्थु, यमकवग्गो; अप. दा. अ. क. पृ. १७८ः सारिपुत्तथेरअपदानं ।
2. सं. नि. अ. क. III. पृ. १७२ः चुन्दसुत्त नालन्दावग्गो ४५:२.३ मा 'नालक' भनी तथा अं. अ. क. I. पृ. १२६ र १५१ एककनिपातमा तथा थेर. गा. अ. क. I. पृ. २६१ मा 'नालक' भनी उल्लेख भएका छन् । तर थेर. गा. अ. क. II. पृ. ९३ मा आहि 'उपतिस्स' नै उल्लेख भएको छ ।

सोही गाउँ नजिकको 'कोलित' भन्ने गाउँकी मोगली (मौद्गली) भन्ने ब्राह्मणीको कोखबाट मौद्गल्यायन पैदा भए का हुन्<sup>१</sup> ।

धम्मपट्टकथाको बनवासीतिस्सत्थेरकथा<sup>२</sup> तथा सुत्तनिपातट्टकथा II. पृ. ४५ को किसीलसुत्तवर्णनामा उल्लेख भए अनुसार सारिपुत्रका पिताको नाम बञ्जन्त ब्राह्मण हुन् भन्ने कुरा प्रष्ट भएको छ ।

सारिपुत्र र मौद्गल्यायन एक दिनमा जन्मेका हुन् र गर्भधान पनि एक दिनमा भएको हो भन्ने कारण अर्थकथाहरूले<sup>३</sup> उल्लेख गरेका छन् ।

उपतिस्स गाउँमा जन्मेका हुनाले सारिपुत्रलाई 'उपतिस्स' भन्ने र कोलित गाउँमा जन्मेका हुनाले मौद्गल्यायनलाई 'कोलित' भन्ने नाम राखेका हुन् ।

आमाबाबुहरूले राखेका यी नामहरूले भन्दा पनि यिनीहरू बौद्ध चाहित्यमा सारिपुत्र र मौद्गल्यायन भन्ने नामबाट प्रछ्यात छन् ।

1. सुत्त. नि. अ. क. II. पृ. १३९; धम्मसुत्त (नावासुत) वर्णना चूलवर्गो; अ. अ. क. I. पृ. ८८; धम्म. प. अ. क. पृ. ५३-५४.
2. धम्म. प. अ. क. पृ. ३२०; बालवर्गो ।
3. सुत्त. नि. अ. क. II. पृ. १३९; अ. अ. क. I. पृ. ८८; अप. दा. अ. क. पृ. १७८; धम्म. प. अ. क. पृ. ५३.

एकदिन पूर्णमन्त्राणीपुत्रले सारिपुत्रको नाम सोध्दा ‘सारिपुत्रले “आवुसो ! मेरो नाम उपतिस्स हो तर सबहाचारीहरूले मलाई सारिपुत्रको नामले चिन्दछन्” भनी भनेका थिए<sup>१</sup> । रूपसारिको पुत्र भएको हुनाले यिनलाई ‘सारिपुत्र’ र मोदगलीको पुत्र भएको हुनाले कोलितलाई ‘मोदगलयायन’ भनिएको हो भनी पं. सू. भाग-१, पृ. ९१ धर्मदायाह-सूत्र वर्णनाले उल्लेख गरेको छ<sup>२</sup> ।

यी सारिपुत्र रूपसारी ब्राह्मणीका जेठ पुत्र हुन् । यिनको घरमा ६५ कोटी धन छ<sup>३</sup> भन्ने कुरा सुत्तनिपातहुकथाले<sup>४</sup> उल्लेख गरेको छ । यिनलाई छयसटी धाईहरूले हेरचाह गरेका थिए<sup>५</sup> ।

कोलित गाउँका ब्राह्मण परिवार र उपतिस्स गाउँका ब्राह्मण परिवारहरूको बीचमा परस्पर घनिष्ठ सम्बन्ध र मित्रता सातपुस्ता

1. म. नि. I. पृ. १९९: रथविनीतसुत् । यस सूत्रको अनुवाद लेखकको बु. शा. च. भाग-२. पृ. ८७ मा उल्लेख भएको छ ।
2. म. नि. अ. क. II. पृ. १३२: रथविनीतसुतवण्णनाले पनि यस्तै उल्लेख गरेको छ ।
3. धर्म. प. अ. क. पृ. ३७९ खदिरवनीय रेवतयेरवत्थु, भरहन्त वर्गमा चाहि ८७ कोटी भनी उल्लेख भएको छ ।
4. II. पृ. १३९: धर्मसुत (नावासुत) वण्णना ।
5. थेर. गा. अ. क. II. पृ. ९३ सारिपुस्तवेरगाथावण्णना ।

अविदेखि अएको हुनाले र तुवै-हुलका कालकहरु एकै दिनभाइ जन्मेका हुनाले उपतिस्स र कोसित्तकालका कालदेखि नै मिलेनसारिताको साथै एकै साथ हिंड-हुल र खेलकुद यदयो । उनीहरूमध्ये उपतिस्सका ५०० रुनिकाठहरु थिए भने कोसित्तका ५०० घोडाका रथहरू थिए । तुवै जनाका पाँच पाँच शय पहिलारहरू पनि थिए । ठूला अपक्षि उनीहरूसे सबै शिल्पशास्त्रहरू पनि सिकेँ ।



Dhamma.Digital

1. धम्म. प. अ. क. पृ. ५४-५५: अग्गसावकवत्थु; अं. अ. क. I. पृ. ८९; सारिपुत्रकथा, एककनिपान; मुस्त. नि. अ. क. II. पृ. १३९;
- : पृ. १७८: सारिपुत्रयेरापदानं ।

## गृहत्याग

त्यस बखत राजगृह नगरमा समय समयमा र वर्षको एक पटक नृत्यनाटिका प्रदर्शन गर्दथे । त्यस नृत्यशालामा मेचहरू राखिएका हुन्थे । एक दिन यी दुबै साथीहरू एकै ठाउँमा बसी नृत्य हेँ थिए र हास्नुपर्ने ठाउँमा हाँस्ने र विरह गर्नुपर्ने ठाउँमा विरह मात्र गर्ने होइनन् बेला बखतमा नृत्यकारहरूलाई पैसा पनि दिन्थे । यस नृत्यशालामा अझ मन्दिका धेरै नामी नामी मानिसहरू पनि सम्मिलित हुन्थे । एकदिन नाटक हेरिरहेका उपतिस्सको मनमा 'यहाँ भेला भएका यतिका मानिस-हरू शयवर्ष नपुगदै मर्नेछन् । यहाँ भेला भएका सबैले मृत्युलाई टाउकोमा बोकेर त्याएका छन्' भन्ने लाग्यो । साथै बसिरहेका कोलितको मम्मा पनि यस्तै कुराले खुलदुली पारेको थियो र दुबै जना नृत्य हेनुको सद्वा कोकीरहेका थिए<sup>१</sup> । धम्मपदटुकथा<sup>२</sup> र अट्टगुत्तर अट्टकथानुसार<sup>३</sup> उभीहरू दुबै गृहस्थभाव त्याने कल्पना पनि गरिरहेका थिए । केही

१. सुत. नि. अ. क. II. पृ. १४० : धम्मसुत (नावासुत) बण्नना ।

२. पृ. ५४.

३. I. पृ. ८९.

समयपछि उनीहरू दुबे जना घर त्यागेर निस्के ।

त्यस बखत राजगृह नगरमा सञ्जय भन्ने परिब्राजक बसेका थिए । तिनीहरू उनीकहाँ गई पाँचशय परिवारका साथ प्रव्रजित भए ।

प्रव्रजित भएपछि सञ्जय कहाँ बसी उनीहरूले तीन वेदहरू र सबै परिब्राजक धर्महरू अध्ययन गरे । अनि पढेका शास्त्रहरू आदिको, मध्य र अन्त्य संस्मरण गर्दा अन्त्य थाहापाउन सकेनन् । अनि उनीहरूले सञ्जयसँग शास्त्रको अन्त्य कहाँनिर छ भनी सोधदा उनले पनि थाहा पाउन नसकेको कुरा बताएपछि “त्यसोभए हामीहरू यसको अन्त्य पत्ता लगाउन धुम्न जानेछौं” भनी भन्दा उनले “हुन्छ” भनी भने । त्यसपछि उनीहरू दुबे जना अमृतको तलासको निमित्त जम्बुद्वीप भ्रमण गरे । सारा जम्बुद्वीपमा “उपतिस्स र कोलित परिब्राजक” भन्ने पछि नचिन्ने कोही पनि भएन । खोजिगरी हिडेको अमृत पाउने कुरा त परे जाओस् शास्त्रको अन्त्य यतातिर छ भनी सन्तोष गराउन सक्ने व्यक्ति उनीहरूले भेट्टाउन सकेनन् । त्यसपछि फेरि उनीहरू राजगृहमै आई “जसले अमृतपद पहिले पाउनेछ उसले अर्कोलाई बताउनु पछ” भन्ने वाचागरी उनीहरू दुबे सञ्जयकहाँ नै बसे<sup>१</sup> ।

x

x

x

## अश्वजित् भिक्षुसँग भेट

यसरी उनीहरू फक्केर पुनः राजगृहमै वसिरहेको बेलामा हात्रा भगवान् बुद्ध बुद्धगयामा बुद्धत्व प्राप्त गरी त्यहाँबाट ऋषिपतन मृगदाव सारनायमा गई पञ्चभद्रवगीय भिक्षुहरूलाई धर्मविवोष गराई वर्षावास-पछि त्यहाँ भएका साठी जना भिक्षुहरूलाई क्षर्म प्रचारार्थ ठाउँ ठाउँमा पठाई आफू पनि राजगृहतिर लाग्नुभयो ।

त्यस बखत पञ्चभद्रचवगीय भिक्षुहरूमध्येका सबभन्दा कान्छा अश्वजित् भिक्षु राजगृहमा आइपुगेका थिए । एकदिन यिनी राजगृह-नगरमा भिक्षाटनार्थ शान्तपूर्वक घुमिरहेको बेलामा उपतिस्स परिवाजकले देखे । देखेपछि उनको मनमा यस्तो लाग्यो ।—

“यी शान्त इन्द्रिय भएका श्रमण अवश्य पनि अरहत् वा अरहत् मार्गमा लागेका हुनुपर्छ ।”

यति सोची उपतिस्स परिवाजक अश्वजित् स्थविरको पछि पछिर लागे । भिक्षाटन् पछि एक ठाउँमा बसी भोजन गरेपछि यी उपतिस्सले

उनीसँग “तपाईं कसलाई गुरु मानुहुन्छ र तपाईं कसको धर्म रुचाउनु हुन्छ ?” भन्ने प्रश्न सोधे ।

“शाकयकुलबाट प्रवजित हुनुभएका बुद्धलाई म गुरु मान्दछु र वहाँके धर्म म रुचाउँछु” भनी अश्वजित् स्थविरले जवाफ दिए ।

अनि उपतिस्स परिब्राजकले ‘त्यसो भए वहाँ बुद्धले कस्तो धर्म उपदेश गर्नुहुन्छ नि ?’ भनी सोधा अश्वजित् स्थविरले यस्तो जवाफ दिए—

“आवुसो ! म बुद्धको धर्ममा आएको धेरै भएको छैन भरखरै प्रवजित भएको हुँ । तपाईँलाई म विस्तारपूर्वक वहाँको धर्म बताउन सकिदै । केवल संक्षेपमा मात्र केही बताउन सक्छु ।”

“हुन्छ, संक्षेपमा मात्र बताउनुहोस् । म उपतिस्स परिब्राजक हुँ । म बुझ्ने छु ।”

त्यसपछि वहाँले यस्तो भन्नुभयो—

“ये धर्ममा हेतुप्पमधा तेसं हेतुं तथागतो आह ।

तेसं च यो निरोधो—एवंवादी महासमणो ॥<sup>1</sup>”

अर्थ—

“जुन धर्महरू हेतुद्वारा उत्पन्न हुन्छन् त्यसको हेतु तथागतले

<sup>1</sup> महा. व. पा. पृ. ३९ : सारिपुत्त मोगल्लारन पञ्चउच्चा कथा ।

बताउनु हुन्छ । त्यसको जुन निरोध हो त्यो पनि वहाँ बताउनु हुन्छ—  
यस्ता वादी वहाँ महाश्रमण दुनुहुन्छ ।”

यति सुन्ने वित्तिकै उपतिस्स परिवाजकले त्यसको अर्थं हजारों  
प्रकारले बुझेका मात्र होइनन् यिच्छाई निर्मल धर्मचक्र पनि प्राप्त भयो ।  
अर्थात् स्रोतापत्ति फलमा प्रतिष्ठित भए । यसपछि बुद्ध बसेको ठाउँ  
सोधी उपतिस्स परिवाजक आश्रममा फर्की साथी कोलितलाई पनि यो  
कुरा बताएपछि दुवै जना राजगृहस्थित वेणुवनमा गई भगवान्को  
शिष्यत्व ग्रहण गरी भिक्षु भए<sup>१</sup> ।



Dhamma.Digital

१. यस सम्बन्धका सबै कुराहरू लेखकको ड्र. श्रा. च. भा-२ को पृ. १  
देखि ११ सम्मको भूल सूचको अनुवाद हर्नु ।

पुस्तकालय

पुस्तकालय

३७९

३८०

## सारिपुत्रका भाइबहिनी र नाते दारहरू

सारिपुत्र स्थविरका कति भाइबहिनी तथा नातेदारहरू छन् भन्ने कुरा शुंखलाबद्धरूपले कुनै एक ठाउँमा उल्लेख भएको पालिसाहित्यमा पाइँदैन । तैपनि पालिसाहित्यमा यत्र तत्र छरिएका कारणहरू संग्रहगरी यहाँ शुंखलाबद्धरूपमा यिनका भाइबहिनी र नातेदारहरूको मूचि प्रस्तुत गर्ने प्रयास गरेको छु ।

कुनै पनि अनुसन्धान गर्ने पालिभाषा का विद्यार्थीहरूले सारिपुत्र स्थविरका तीन भाइहरू र तीनबटी बहिनीहरू भएका कुरा भेटाउन सक्नेछन् ।

(१) येरगाथा अर्थकथा भाग-१ पृ. २६१ को महाचुन्द येरगाथा वर्णनामा मजिझमनिकाय अर्थकथा भाग-४ पृ. २४ को सामग्राम सूत्र वर्णनामा र दीधनिकाय अर्थकथा भाग-५ पृ. २३३ को पासादिक सूत्र वर्णनामा उल्लिखित कारणहरूबाट चुन्द शमणुदेश<sup>१</sup> भन्ने स्थविर सारिपुत्र स्थविरका एक भाइ हुन् भन्ने कुरा प्रष्ट छ ।

१. येर. गा. अ. क. I. पृ. २६१ मा ‘महाचुन्द’ भनी उल्लेख भएको छ ।

८०

१२३४-१२३५

१०

१२३४-१२३५

## अग्रस्थान

उपतिस्स र कोलित पजिब्राजकहरू आइरहेको देखेर भगवान्‌ले “यी दुइ परिब्राजकहरू मेरो शासनमा प्रव्रजितभई अग्रश्रावकहरू हुनेछन्” भनी भविष्यवाणी गर्नु भएको कुरा महावग्ग पालिमै<sup>१</sup> उल्लेख भएको छ ।

उनीहरू भगवान्‌कहाँ आइपुगेपछि उनीहरूले भगवान्‌सँग शिष्यत्व मागे र भगवान्‌ले पनि “आऊ भिक्षुहो ! दुःखक्षय गर्नको निमित्त सु-आच्यात धर्म छ” भनी शिष्यत्व प्रदान गर्नुभयो । जुन कुरा लेखकको बु. श्रा. च. भा-२ पृ ११ मा उल्लेख भइसकेको छ ।

भगवान्‌बाट शिष्यत्व पाइसकेपछि मौद्यगल्यायनले एकहप्तामा र सारिपुत्रले दुइहप्तामा अरहत्व प्राप्त गरे । मञ्जिष्ठमनिकाय भाग-३ पृ. ८८ को अनुपद सूत्रमा पनि यस्तो उल्लेख भएको छ— “सारिपुत्तो भिक्षुवे, मासं अनुपद धर्मविपस्सनं विपस्सति ।”

1. पृ. ४१. “एते भिक्षुवे, द्वे सहायकां वागच्छन्ति, कोलितो उपतिस्सो च । एतां मैं सांबैक्युगं भविस्सति अग्गं भद्रयुगं ।”

( २ ) थेरगाथा अर्थकथा भाग-१. पृ. ५२५ को उपसेन थेरगाथा वर्णनामा, उदान अर्थकथा पृ. १८७ को उपसेन सूत्र वर्णनामा, अङ्गुस्तर निकाय अर्थकथा भाग-१. पृ. १५१ को एककनिपात वर्णनामा र संयुक्तनिकाय अर्थकथा भाग-३. पृ. १० को उपसेन सूत्र वर्णनामा उल्लेख भएका कारणहरूबाट उपसेन वज्ञन्तपुत्र पनि सारिपुत्र स्थविरका अर्का भाइ हुन् भन्ने कुरा प्रष्ट हुन्छ ।

( ३ ) थेरगाथा अर्थकथा भाग-१. पृ. १०८ को खदिवनीय रेवत थेरगाथा वर्णनामा, अङ्गुत्तरनिकाय अर्थकथा भाग-१. पृ. १२६ मा र मञ्जिलमनिकाय अर्थकथा भाग-२. पृ. २०६ को महागोसिङ्ग सूत्रवर्णनामा उल्लेख भए अनुसार खदिवनीय रेवत स्थविर पनि सारिपुत्र स्थविरका कान्छा भाइ हुन् भन्ने कुरा पनि ज्ञातहुन्छ ।

Dhamma.Digital

थेरीगाथा अर्थकथा पृ. १२९ को चालाथेरी गाथा वर्णनामा र थेरगाथा अर्थकथा भाग-१. पृ. ११० मा उल्लिखित कारण अनुसार (१) चाला स्थविरा, (२) उपचाला स्थविरा र (३) सीसपचाला स्थविराहरू सारिपुत्र स्थविरका सीनबटी बहिनीहरू थिए :

सारिपुत्र स्थविर सहित सात जना छोरा छोरीहरू रूपसारी ब्राह्मणीकोखबाट पैदा भएका हुन् । त्यसैले धम्मपद अर्थकथा पृ. ३७९ को अरहन्त बर्गमा “आयुष्मान् सारिपुत्र द७ कोटी धन त्यागेर प्रवर्जितभई चाला, उपचाला, सीसपचाला नामका तीवनटी बहिनीहरूलाई र चुक्क

तथा उपसेन भन्ने "मुझनन आइहरूलाई पनि यिनसे प्रव्रजित गराएका किम् । रेवत कुकुरहरू एक जन्म मात्र बरमा बाँकी रहेका थिए" भनी उल्लेख अपको हो ।

पछि यी रेवत कुमार पनि ७ वर्षको उमेरैमा भागेर गई प्रव्रजित भएका थिए<sup>१</sup> । पालिसाहित्यले यिनलाई खदिरवनीय रेवत हुन् भनेको छ ।

माथि लेखिएका चाला आदि तीन दिदीबहिनीहरूका तीनजन्न दुत्रहरू थिए । उनीहरूको नाम आ-आफना आमाकै नाम अनुरूप थियो । जस्तै-चालाको पुत्रको नाम चाला, उपचालाको पुत्रको नाम उपचाला र सीमूपचालाको पुत्रको नाम सिसूपचाला थियो । पुरुष भएता पनि नाम चाहि स्त्रीलिङ्गमै प्रयोग गरिएको छ । यिनका आमाहरू भिक्षुणी भए-पछि रेवत स्थविरले पछि यी तीनै जनाज्ञाई प्रव्रजित गराएका थिए भन्ने कुरा थेरगाथा अर्थकथाले<sup>२</sup> उल्लेख गरेको छ ।

1. धम्म. प. अ. क. पृ. ३८०: 'खदिरवनीयरेवतत्थेरवत्थु' अरहन्त-वर्ग ।

2. I. पृ. ११०: खदिरवनीय रेवतत्थेरगाथावण्णना ।

परिक्रामक दीर्घनख<sup>१</sup>, परिक्रामक अम्बुदावक<sup>२</sup> र उपरेवत<sup>३</sup>  
तीनजना सारिपुत्रका भानिजहरू हुन् ।

X                    X                    X



- पं. सू III. पृ. १३९: दीर्घनखसुत्तवण्णना । असंबोरे अरु झुरा  
सेषकको बु. प. भा-१ बृ. ३४६ मा हेनु ।
- बु. प. भा-१. पृ. ३६६: अम्बुदावकपरिक्रामक ।
- दी. नि. ब. क. II. पृ. २५६: महापरिनिष्ठानसुत्तवण्णना ।

सारिपुत्र स्थविर बुद्धको शिष्य भइसकेपछि एकदिन वहाँका भाङ्गा दीर्घनख परिक्राजकले सोचे- “मेरा मामा संजय परिक्राजकक्हाँबाट बुद्धकहाँ जानुभयो । यदि बुद्धको धर्म सञ्जयको धर्मभन्दा श्रेष्ठतर नहुँदोहो त वहाँ बुद्धकहाँ जानुहुने थिएन । वहाँको धर्म कस्तो रहेछ हेन्तुपन्यो भनी सारिपुत्र स्थविर । भक्षु भएको दुइहप्ता हुँदा दीर्घनख परिक्राजक राजगृहको गृद्धकूट पर्वतस्थित सूकरखतलेनमा (=सूगुरले खनिराखेको गुफामा) गए । अनि उनको कुरा सुनी भगवान्‌ले उनलाई दीर्घनख सूत्र<sup>१</sup> को उपदेश सुनाउनु भयो । यस बखत सारिपुत्र स्थविर भगवान्‌को पछिल्तिर उभिइरहनु भएको थियो । सूर्य कुलकिनु भन्दा अगा छिने उपदेश सिद्धिएको थियो<sup>२</sup> । यही धर्मेपदेश सुनी सारिपुत्र स्थविरले श्रावक-पारमी पूरागरी अरहत्व प्राप्तगर्नु भएको थियो भनी पपञ्चसूदनी आदि अथंकथाहरूले<sup>३</sup> उल्लेख गरेकाल्लै । दीर्घनख परिक्राजक चार्हि

Dhamma.Digital

1. यस सूत्रको अनुवाद लेखकको बु. प. भा-१ पृ. ३५७ मा उल्लेख भएको छ ।
2. पं. सू. III. पृ. १४३: दीर्घनखसुत्तवण्णना ।
3. पं. सू. III. पृ. १४३: दीर्घनखसुत्तवण्णना । पपञ्चसूदनी भाग ३ मा बाहेक अरु मनो, र. पृ. I. पृ. ९२: धर्म. प. अ. क. पृ. ५८: सुमं. वि. II. पृ. १०५; अप. दा. अ. क. पृ. १८०; थेर. गा. अ. क. II. पृ. ९५ र पं. सू. IV. पृ. ६० अनुपदसुत्तवण्णनाले चार्हि ‘वेदनापरिगग्ह’ सूत्रको उपदेश सुनी सारिपुत्र स्थविर अरहत् भए भनी उल्लेख गरेका छन् ।

स्त्रीतावच्छिन्नफल प्राप्तगरी बुद्धको शरणमा गएका थिए । पर्वठचूहूनी वंगाडि उल्लेख गर्छ कि सारिपुत्रले अरहत्वको साथ सार्थ सोहङ प्रकारका प्रज्ञाहरू पनि प्राप्तगरिका थिए<sup>१</sup> ।

सारिपुत्र स्थविरले अरहत्व प्राप्त गरे भन्ने कुरा बुझनुभई भगवान् बुद्ध गृद्धकुट पवत्तबाट आकाशमार्गद्वारा राजगृहको वेणुवनमा जानुभयो । केहीसिन पछि ‘तथागत कहाँ जानुभयो रहेष्य’ भनी खोउदा वेणुवनमा जानुभयो भन्ने बुझी स्थविर पनि आकाशमार्गद्वारा वेणुवनमा “जानुभयो” ।

त्यस दिन वेणुवनमा भेलाभएका सांडे बाह्रशय (१,२५०) भिक्षुहरूलाई भगवान्‌ले प्रतिमौक्षका कुरा सुनाउनु भएको थियो । बुद्धको जीवनकालमा यो श्रावक सन्निपात (= भेला) पहिलो तथा अन्तिम थियो । त्यसैले महापदान सूत्रमा बुद्ध भगवान्‌ले “मम्हं भिक्षुबे

1. पं. सू. III. पृ. १४३: दीघनखसुत्तवण्णना । पुनर्शब पं. सू. IV. पृ. ६०: अनुपदसुत्तवण्णनाले चाहिं ६७ प्रकारका ज्ञानहरू र १६ प्रकारका प्रज्ञाहरू प्राप्त गरे भन्ने कुरा उल्लेख गरेको छ ।
2. दी. नि. अ. क. H. पृ. १०५: महापदानसुत्तवण्णना । पं. सू. III पृ. १४३ ले चाहिं वहाँहरू ओकाशबाट गएको कुरा उल्लेख गरेको छैन ।

एतरहि एको सावकानं सन्निपातो अहोसि…<sup>१</sup>” भनी उल्लेख गर्नुभएको हो । यो श्रावक सन्निपात निकं महत्वपूर्ण थियो । किनभने यो भेला चारवटा अंमले युक्त थियो ।

(१) माघ नक्षत्रले युक्त पूर्णिमा उपोसथको दिन थियो ।

(२) कसैको प्रार्थना विना नै भेला भएको थियो ।

(३) त्यस भेलामा कुनै पनि पृथग्जन स्तोतापन्न, सङ्कदागामी अनागामी वा शुष्कविपश्यनाद्वारा अरहन्त हुनेहरू थिएनन् । सबै षडभिजलाभीहरू थिए ।

(४) एकजना पनि छूराले क्षीरगरी प्रब्रजित भएका थिएनन् । सबैका सबै “आऊ भिक्षुहो !” भन्ने बुद्धचन्द्रनद्वारा भिक्षु भएका भिक्षुहरू थिए<sup>२</sup> ।

हात्रो सामु अब प्रश्न उठ्दछकि सारिपुत्रले कहाँ र कहिले अग्रस्थान पाउनु पएको थियो ।

यस सम्बन्धमा थेरगाथा अर्थकथा<sup>३</sup> र अडगुत्तरनिकाय अर्थक-

1. दी. नि. II. पृ. ७.

2. पप. सू. III. पृ. १४३: दीघनखसुत्तवण्णना ।

3 II. पृ. १०९: सारिपुत्तथेर गाथा वण्णना ।

था<sup>१</sup>ले पछि वहाँले शावस्तीमा अग्रस्थान पाएको कुरा लेखेका छन् । तर धम्मपद्धत्याले<sup>२</sup> चाहिं अरहन् भइसकेपछि वहाँलाई राजगृहमै अग्रस्थान प्राप्त भएको हो भनी उल्लेख गरेको छ । यस कुराको पुष्टिको लागि अर्थकथाले अगाडि यस्तो पनि उल्लेख गरेको छ ।

यसरी राजगृहमा सारिपुत्रलाई अग्रस्थान दिदा त्यहाँ भएका भिक्षुहरूले “भगवान्‌ले मुखहेरी काम गर्नुहुन्छ” भनी अमन्त्रोष व्यक्त गरेका थिए । तर भगवान्‌ले “मैले मुख हेरी अग्रस्थान दिएको होइन परन्तु उनीहरूले अधिदेखि प्रार्थनागरी आए बमोजिम दिएको हुँ” भनी भिक्षुहरूलाई चित्तबुझाउनु भएको थियो<sup>३</sup> ।

X            X            X

‘अग्रस्थान’ को अर्थ श्रेष्ठ वा उच्चस्थान भनिएको हो । के विषयमा वहाँले अग्रस्थान प्राप्त गर्नुभयो भने प्रजाको वारेमा वहाँले श्रेष्ठस्थान प्राप्त गर्नु भएको थियो भन्ने कुरा निम्न मूलसूत्रबाट प्रष्ट बुकिन्छ—

1. I. पृ ९२ः सारिपुत्र, एककनिपातवण्णना ।
2. पृ ५८ः अगगसावकवत्थु, यमकवरगो ।
3. यसबारेका सविस्तर कुरा लेखको नेवारीमा अनुदित धम्मपद्धत्याभाग-१ पृ. १३२ भा अथवा लेखककै संक्षिप्त कथा सहित धम्मपद पृ ५६-६४ भा हेर्नु ।

“एतदगं, भिक्खुवे सम सावकानं भिक्खूनं महापउजानं यदिदं  
सारिपुत्रो<sup>१</sup>” अर्थात् भिक्षुहो ! मेरा महाप्रज्ञा हुने श्रावक भिक्षुहरू  
मध्येमा सारिपुत्र श्रेष्ठछन् ।

कति कारणले अग्रस्थान दिइन्छ त ?

चार कारणले अग्रस्थान दिइन्छ ।

कुन चार भने ? -

(१) अर्थोत्पत्तिको कारणले (अट्ठुपत्तितो) (२) आगमनको  
कारणले (आगमनतो) (३) परिचितको कारणले (चिण्णवसितो) र  
(४) अतिरेक गुणको कारणले (गुणातिरेकतो) ।

यी कारणहरूमध्ये कुनै स्थविरलाई एउटै कारणले अग्रस्थान दिइएको  
छ भने कुनैलाई दुइवटा कारणले वा तीनवटा कारणले अग्रस्थान  
दिइएको पाइन्छ । यी सारिपुत्र स्थविरलाई चाहिं चारैवटा कारणले  
अग्रस्थान दिइएको हो भनी अङ्गुत्तरनिकाय अर्थकथाले<sup>२</sup> उल्लेख गरेको छ ।

(१) यहाँ ‘अर्थोत्पत्ति’ भनेको भगवान् त्रयस्त्रिश भवनबाट संकस्स  
नगरमा ओर्लनुहुँदा त्यहाँ एकत्रित भएका जनसमूहलाई अनेक प्रश्नगर्दा

1. अ. नि-१ पृ. २३: एतदगगवग्गो ।

2. I. पृ. ७१: एककनिपातवर्णना ।

सारिपुत्रले बुद्धविषयको प्रश्नको उत्तर समेत दिइएको हुँदा अहो सारिपुत्र कति प्रज्ञावान् हुनुहुन्छ ! भन्ने कारण हो ।

(२) 'आगमन' भनेको उपरोक्त कारणबाट नै भगवान्ले सारिपुत्र अहिले मात्र प्रज्ञाधिक भएका होइनन् अधि अविका पांचशय जनममा पनि प्रजा अधिक नै<sup>१</sup> थिए भन्ने कारण हो । त्यसैले भनिएको हो-

"यो पञ्चजि जातिसत्तानिपञ्च,

पहाय कामानि मनोरमानि ।

तं वीतरागं सुसमाहितिन्द्रियं,

परिनिष्ठुतं वन्दथ सारिपुत्त"ति ॥"

(३) 'परिचित' भनेको चार परिषद्को बीचमा उपदेश गर्दा कहिल्यै पनि चतुर्मत्यले युक्त न भएको कुरा गर्ने बानि नभएको भन्ने कारण हो ।

(४) 'अतिरेकगुण' भनेको बुद्ध एक जना वाहेक प्रज्ञाको विषयमा सारिपुत्र वाहेक अरु कुनै पुरुष न भएको भन्ने कारण हो ।

सारिपुत्रले जस्तै गौद्गत्यायनले पनि उपरोक्त चारैवटा कारणले

1. यस सम्बन्धी लेखकको जा. सं. भा-४ पृ. २३ को परोसहस्र जातकादि हेर्नु ।

ऋद्धिवान् हरूमध्येमा श्रेष्ठस्थान पाउनु भएको हो<sup>१</sup> ।

यसरी सारिपुत्र स्थविर बुद्ध-शासनमा प्रजावान् हरूमध्येमा अग्र हुनु भएको थियो ।

X                    X                    X




---

1. अ. नि. अ. क. I. प. ७१-७२: दक्षनिकालबण्डा ।

## विनयग्रह र अल्पेच्छता

“न च खुद्दं समाचरे किञ्चित्, येन विड्गु परे उपवदेष्टु”

अर्थात्—“स्यानोभन्दा स्यानो त्रुटी पनि न गर्नु । जुन त्रुटी हुँदा विज्ञहरूले कुरागर्ने ठाउँ पाउँछन्” भनी खुट्कपाठको<sup>१</sup> मेत्तसूत्रले भने यैँ वहाँ स्थविरले स्यानोभन्दा स्यानो नियमलाई पनि उल्लंघन गर्नु हुन्नथ्यो भन्ने कुराका केही उदाहरणहरू निम्न प्रकार छन् ।

त्यमबबत भगवान्बुद्ध कपिलवस्तुवाट श्रावस्तीमा आइपुग्नु भएको थियो । सारिपुत्र स्थविर पनि श्रावस्तीमै हुनुहुँथ्यो । अनि एक दिन वहाँका उपस्थाक कुलवाट एउटा बालकलाई वहाँकहाँ पठाई “यो बालकलाई प्रव्रजित गराउनु होस्” भनी पठायो । त्यात्तजेल भने भगवान्ले एक भिक्षुले एक जना भन्दा बढता श्रामणेर राङ्गन नहुने नियम बनाउनु भएको थियो । त्यसैले सारिपुत्र स्थविरको मनमा यस्तो लाग्यो-- “भगवान्ले एक भिक्षुले एकजना भन्दा बढता श्रामणेर राङ्गन

नहुने नियम बनाउनु भएको छ । मसँग राहुल श्रामणेर छन् । अब मैले यस विषयमा के कसो गर्नुपर्ला ?” यति सोची भगवान्‌कहाँ गई वहाँसे भगवान्‌सँग सोधनुभयो । त्वसपछि भगवान्‌ले “भिक्षुहो ! त्यसोभए व्यक्त तथा सबल भिक्षुले दुइजना श्रामणेरहरू राख्न सक्छन् अथवा जतिसम्म-लाई शिक्षा विन चाहन्नन् उतिसम्म राख्न सक्छन्” भन्ने उपनियम बनाइदिनु भयो<sup>१</sup> । यसपछि मात्र वहाँले अर्को श्रामणेर बनाउनुभयो ।

X

X

X

एकदिन सारिपुत्र स्थविर कोशल जनपदमा चारिका गर्दै आवस्तीमा जाँदा एक आवासथमा वास परेको थियो<sup>२</sup> । आवासथ भनेको धर्मशाला जस्तो बासबस्ने ठाउँ हो । यस आवासथमा बटुवाहरू, रोगीहरू, गर्भिणीहरू तथा प्रन्नजितहरूलाई बासबस्ने व्यवस्था मिलाइएको हुन्छ । त्यसमा अनेक कोठाहरू पनि छन् । त्यहाँ बासबस्नेहरूको निमित्त निःशुल्क भोजनको व्यवस्था मात्र होइन औषधी उपचारको पनि व्यवस्था भएको हुन्छ<sup>३</sup> । अनि भोलिपल्ट मानिसहरूले “धेरै दिन-पछि सारिपुत्र महास्थविर आउनुभयो” भन्दै सुस्वादिला भोजनहरू तथारपारी ल्याइदिए । सो खाना खाएपछि वहाँलाई बेसकरी पेट दुख्यो

1. महा. ब. पा. पृ. ८७: राहुलवत्थु, महाखन्धक ।

2. महा. ब. पा. पृ. १००: आवासथसम्पत्तसारिपुत्तवत्थु ।

3. सम. पा. II पृ. ८२९: एङ्गतिसतिवपावित्तियं ।

र श्रावस्ती जान सक्नु भएन । भोलिपल्ट पनि खाना ल्याउँदा वहाँले स्वीकार गर्नु भएन । किनभने त्यसबखत कुनै आवासथमा एक रातभन्दा बढ्ता बसेर खाना खान नहुने नियम थियो । वहाँ त्यस दिन भोकै बस्नु भयो र पछि श्रावस्तीमा जानु भयो । यो पनि वहाँको विनय गरूताको एक उदाहरण हो । श्रावस्तीमा पुगेपछि यो हाल सुनेर भगवान्‌ले “रोगी भएकाले आवासथमा दुइदिन बसी खाना खान सक्छ तर निरोगीले होइन” भन्ने उपनियम बनाइदिनु भयो<sup>१</sup> ।

X

X

X

अर्को एक समय सारिपुत्र स्थविरसाई पेट दुखेको थियो । अनि मौद्गल्यायन स्थविर गएर वहाँसँग “अधि अधि पेट्डुख्दा के खाएर तपाईंलाई निको हुन्थ्यो ?” भनी सोष्ठा वहाँले “लसुन खाएर” भनी उत्तर दिनु भयो । तर त्यस बखत लसुन खान हुन्न भन्ने नियम थियो । स्थसैले पेट दुखेता पनि वहाँले लसुन खानु भएन । पछि मौद्गल्यायन स्थविरले भगवान्‌लाई यो कुरा सुनाउनु भयो । अनि भगवान्‌ले “रोगको कारणमा लसुन खानहुन्छ” भन्नै उपनियम बनाउनु भयो<sup>२</sup> ।

X

X

X

1. पाचि. पा. पृ. १०२: एकत्तिसतिमपाचित्तियं, आवासथ सम्पत्त सारिपुत्रवत्थु ।

2. चुल. व. पा. पृ. २३०: तिरच्छानविज्ञा-लमुण्डादनादिनी ।

एकदिन सारिपुत्र र मौदगल्यायन स्थविरहरू एक जंगलमा बसिरहनु भएको थियो । त्यसबखत सारिपुत्र स्थविरलाई वेसरी पेट दुखेर लेटिरहनु भएको थियो । संध्या समयतिर मौदगल्यायन स्थविर वहाँकहाँ जाँदा वहाँको हालत देखि “यसरी पेटदुखदा अघि तपाइँलाई केले निको हुन्थ्यो ?” भनी सोधूदा वहाँले मेरी आमाले पानी नभएको पायसमा धू, मह र सखर आदि मिलाई दिनु हुन्थ्यो र त्यसेले निको हुन्थ्यो भनी भन्नु भयो । यो कुरा सुनी मौदगल्यायन स्थविरले “हुन्थ, आबुसो ! यदि तपाइँको वा मेरो पुण्य छ भने यस्तो पायस भोलि पाउनेछौं” भनी भन्नुभयो । त्यसबखत यो कुरा एक देवताले सुनेकाथिए । अनि सो देवता वहाँहरूको उपस्थाक कुलको जेठो छोरामा आवेशभई पीडादिए । अनि भने यदि भोलि मौदगल्यायन स्थविरलाई पानी नराखी पायस पकाई त्यसमा धू, मह, सखर आदि मिसाई भिक्षा दिन्छो भने छाडेर जानेछु ।” घरका मानिसहरूले भने —“तिमीले नभने पनि हामी दिनहुँ वहाँहरूलाई भिक्षा दिन्छौं ।” नभन्दै उनीहरूले भोलिपल्ट देवताले भने जस्तैगरी पायस तयारपारी मौदगल्यायन स्थविर भिक्षा माग्न आउनुहुँदा राखिदिए । स्थविर फर्कनलाईनुहुँदा “भन्ते ! यहाँ बसी पायस खानुहोस् । यद्यु फेरि अर्को पायस प्रदान गर्नेछौं । सो लिएर जानुहोस्” भनी प्रार्थना गरेपछि स्थविरले त्यस्तै गर्नुभयो ।

पात्रभरी अर्को पायस लिई स्थविरले सारिपुत्र स्थविरलाई दिनुभयो । पायस भक्षि उत्तम थिबो । स्थविरले “यो पायस कसरी प्राप्त

भएको रहेछ ? ” भनी विचारगरी हेर्दा प्राप्तिको कारण थाहापाउनुभई वहाँले ‘आवुसो ! यो पायस बाहिर सगेर भुइँमा खन्याइदेउ । यो पायस अ भोजनीय छ ” भनी भनेबित्तिकै कुनै प्रश्न नगरिकनै स्थविरले बाहिरलगी भुइँमा घोप्तचाइदिनुभयो । भनिन्द्र कि पायस भुइँमा पर्नेबित्तिकै वहाँको वेदना शान्तभयो र त्यहाँदेखि वहाँलाई चालीसवर्ष-सम्म फेरि पेट ढुखेन । त्यसपछि स्थविरले मौद्गल्यायन स्थविरलाई यसो भन्नुभयो—



“आवुसो ! वचीविज्ञप्तिद्वारा ( = वचन प्रकाश गरेर ) प्राप्त भएको यो पायस पेटभित्रको आन्द्रा निस्केर भुइँमा लटपटिए पनि खान योग्य छैन ।” यति भन्नुभई अगाडि यो उदान प्रकट गर्नुभयो—

१. “वचीविज्ञप्ति विफारा उप्पन्नं मधु पायसं ।

सवे भुत्तो भवेद्याहं साजीबो गरहितो मम ॥

२. ‘यदि पि मे अन्तगुणं निवर्खामस्वा बही चरे ।

नेव भिन्देद्य भाजीबं चजमानो पि जीवितं ॥

३. ‘आरघेमि सकं चित्तं विवज्जंमि अनेसनं ।

अहं हि बुद्धपटिकुट्टं न काहामि अनेसनंति ॥’

अर्थं—

१—‘वचन प्रकाशगरी पाएको मधु-पायस यदि मैले खाएँ भने मेरो जीविकालाई निन्दा हुनेछ ।

२—“मेरो आन्द्रा भोरी निस्केर बाहिर लटपटिएता पनि मेरो प्राणनै गएता पनि मैले आफ्नो जीविकालाई बिगानै छैन ।

३—“अधार्मिक खोजलाई त्यागी मैले आफ्नो चित्तलाई सन्तोष पानेछु र बुद्धारा निन्दित अनेसना (=अथर्मता पूर्वक आहार खोजान्ने) मलाई चाहिन्नै ।”

उपरोक्त कुराहरुबाट हामी यो टान्न सवैदौं कि वहाँको आजी-विका कति शुद्ध रहेछ । एक दिन वहाँले आफ्नो शुद्ध जीविकाको बारेमा सूचिमुखि परिब्राजिकालाई ‘म तल वा माथि हेरेर खान्दिन’ भनी दिएको उत्तरबाट पनि अरु प्रष्ट हुन्छ । यो सूचिमुखि परिब्राजिकाको कुरा बु शा. च. भा-३ सारिपुत्र चरित भा-२ पृ. २२७ मा उल्लेख भएको छ ।

यति मात्र होइन वहाँ धुताङ्गधारी पनि हुमुहन्थ र धुताङ्ग

1. चितू. म. पृ. ३१५-३२२: सीलसिद्धेश्वरी ।

[२८]

बुद्धकालीन श्रावक चरित-५

धारण गर्ने सम्बन्धमा उपदेश पनि गर्नुहुन्छ<sup>१</sup> ।

वहाँले तीसवर्षसम्म टाँग पसारी खाटमा सुत्नु भएको थिएन । वहाँले जस्तै भौद्गल्यायन स्थविरले पनि बीसवर्षसम्म टाँग पसारी खाटमा सुत्नु भएन । महाकाइयप स्थविरले बीसवर्षसम्म अनुरुद्ध स्थविरले पचासवर्ष सम्म भद्रीय स्थविरले तीसवर्षसम्म श्रोण स्थविरले अट्टारवर्षसम्म राष्ट्रपाल स्थविरले बाह्रवर्षसम्म आनन्द स्थविरले पन्द्रहवर्षसम्म राहुल स्थविरले बहुवर्षसम्म बक्कुल स्थविरले असीवर्षसम्म र नालक स्थविरले परिनिर्वाण नभएसम्म टाँग पसारी खाटमा सुत्नु भएको थिएन भन्ने कुरा दीघनिकाय अर्थकथामा<sup>२</sup> उल्लेख भएको छ ।

यसरी वहाँ स्थविर चिनयगरू र अत्यन्त अल्पेच्छ पनि हुनुहुन्थ्यो ।

Dhamma.Digital

×                    ×                    ×

१. चिमु. म. पृ. ६१: बुतज्ञनिहेषो ।
२. III. पृ. ४८: सत्करण्त्वात्तुष्टव्यताना ।

## विहारमा गर्ने नित्य व्रत (वत्तपटिवत्तं)

जब सारिपुत्र स्थविर एकलै वा मौद्गल्यायन स्थविरसँग बस्नु हुन्थ्यो तब वहाले गर्ने काम एक प्रकारको हुन्छ भने भगवान्‌सँग अथवा अह भिक्षुहरूसँग बस्दा गर्ने काम अर्के ढंगको हुन्थ्यो ।

जब वहाँ एकलै बस्नुहुन्छ अथवा मौद्गल्यायनसँग बस्नुहुन्छ तब विहान सबरै विहारको आगनमा तथा बस्ने ठाउँमा बढारी सुग्धर सफा गरी शारीरिक गर्नुपर्ने काम सिध्याई हात खुट्टा मुख धोई समाप्तिमा वसी इच्छानुसार भिक्षाटनको लागि निस्कनु हुन्छ ।

भावतन्सँग बस्नुहुँदा चाहिं वहाँ त्यस्तो गर्नुहुन्न । त्यसबेला जब भगवान् समयमै भिक्षुहरूका साथ भिक्षाटनको लागि निस्कनु हुन्छ तब वहाँ कोठाबाट बाहिर निस्कनु भई “धेरै बस्ने ठाउँमा सबैले सुग्धर सफा राख्दछन् वा राख्दैनन्” भन्दै यताउता धुमी न बढारेको ठाउँमा बढार्नुहुन्छ । यदि कतै फोहर थुपारेको छ भने त्यसलाई फालनुहुन्छ । पानीको भाँडामा पानी छैन भने पानी राख्नु हुन्छ । धैटो राख्ने ठाउँमा धैटो छैन भने धैटो राख्नुहुन्छ । अनि रोगीहरूकहाँगई “तिमीहरूलाई के

चाहिन्छ, के त्याउनुपन्थो” भनी सोधनु हुन्छ । स्याना स्याना श्रामणेर-हरूकहाँ गई “आवुसोहो ! प्रतिपत्ति धर्ममा मन लगाऊ र बुद्धगासनबाट उत्कण्ठित नहोऊ” भन्दे अववाद (= अर्ति उपदेश) दिनुहुन्छ । त्यसपछि वहाँ भिक्षाटन्को निमित्त निस्कनुहुन्छ । जस्तै बाहिर जान चाहने चक्रवर्ती राजा सेनाद्वारा परिवृत्तभई बाहिर निस्किसकेपछि सेनापतिहुने सेनाहरूको संविधानगरी त्यसपछि जान्छन् त्यस्तै सद्दर्मचक्रवर्ती हुनुभएका बुद्ध भगवान् भिक्षुहरूद्वारा परिवृत्तभई बाहिर गइसकेपछि सेनापति समान हुनु भएका वहाँ धर्मसेनापति उपरोक्ताकारले गर्नुपर्ने काम सिद्ध्याई पछि निस्कनु हुन्छ<sup>१</sup> ।

यसरी अवेरगरी भिक्षाटन्को लागि बाहिर जाने भएको हुँदा वहाँले एकदिन सच्चक भन्ने निगण्ठका सच्चा, लोला, पटाचारा र सिद्धावतिका<sup>२</sup> भन्ने बहिनीहरूले “हामीसँग वादगर्न सक्नेले यो जम्बुशाखा उखेनि देवोस्” भनी गाडेको शाखालाई वहाँले उखेलन लगाउनु भएको हो । त्यस दिन पनि वहाँ विहारमा गर्नुपर्ने काम गरिसकेपछि अवेरगरी भिक्षाटन्को लागि जानुभएको थियो<sup>३</sup> ।

१. पं. सू. III. पृ. ९३: महाराहुलोवादसुत्तवणना ।
२. यी सच्चा लोला भन्नेहरूका कुरा लेखकको जा. सं-४. पृ. ६७ मा चूलकालज्ञातुकमा हेर्नु ।
३. पं. सू. II. पृ. २२४: चूलसच्चकसुत्तवणना ।

यस्ते कुरा धम्मपद्धुकथामा पनि उल्लेख भएको पाइन्छ । त्यहाँ पनि वहाँ भिक्षाटन्को लागि निस्कनु अगाडि विहारमा सका सुग्घर गरी नृपटचाएका बिछ्चाउनाहरू पटचाई ठाउँ ठाउँमा राख्नुपर्ने मेच र खाटहरू राम्ररी राखी बाह्यर जानुहन्थ्यो । यसो गर्नाको कारण शून्य निर्जन विहारदेखी हेन आउने अन्यतीर्थियहरूले “हेर हेर श्रमण गौतमका शिष्यहरू बस्ने ठाउँ !” भनी कराउन नपावोस् भन्ने हो<sup>१</sup> ।

संयुतनिकाय अर्थकथामा चाहिं यसरी उल्लेख भएको छ-

“स्थविर चाहिं अरू अरू भिक्षुहरू जस्ते भवेर भिक्षाटन् नगई सबै भिक्षुहरू गद्दसकेपछि सबै संघाराममा धुमी नबढारेको ठाउँमा बढारी न फालेका फोहरहरू फाली सङ्घारामका काठका र माटाका भाँडाहरू ठाउँ ठाउँमा सच्याई राखी जानुहन्छ । किनभने अन्यतीर्थियहरूले देख्दा निन्दा गर्न नपाउन् भन्ने हेतुने हो । त्यसपछि रोगीहरूकहाँ गई उनीहरू-लाई के चाहिन्थ्य भनी सोधी तरुण श्रामणेरहरूलाई लिई उनीहरूले भनेका बस्तुहरूको लाभि ज्ञानहुने ठाउँमा गई औषधी आदि प्राप्तवारी “रोगीको सेवा भनेको बुद्ध प्रत्येकबुद्धहरूद्वारा पनि प्रशंसित छ” भन्दे औषधी आदि दिनुहन्छ । यो हो वहाँले विहारसम्बन्धी गर्नु हुने नित्य ब्रत (बत्तपटिबत्त) को काम ।

1. छम्म. प. अ.क.पृ ३५३ : पण्डितसामणेरवत्थु पण्डितबग्गो ।

“भगवान् चारिकामा जानुहुँदा चाहिं ‘म अप्रश्रावक हूँ’ भनी चप्पल लगाई छाता लिई अगाडि अगाडि हिडनु हुन् । जो त्यहाँ बुढाहरू स्याना स्याना श्रामणेरहरू तथा रोगीहरू हुन् तिनीहरूकहाँ गई उनीहरू-लाई कहिं कतै वेदना भएको छ भने त्यहाँ तेल लगाउन लगाई पात्र चीवर आफ्ना स्याना श्रामणेरहरूलाई लिन लगाई एक दुइदिन आफ्ना श्रामणेरहरू लिई त्यहाँ जानु हुन्दछ ।

यी हुन् वहाँले विहारमा नित्य गर्नु हुने कामको रूपरेखा ।



एक समय सारिपुत्र स्थविर हिमालतिर गई एक पहाडको गुफा जस्तो ठाउँमा बनी नबढारीकनै निरोध समापत्तिमा बस्नुभयो । त्यस बबत भगवान्ले आवज्जन गर्नुहुँदा सारिपुत्र स्थविर बसेको ठाउँमा नबढारिकनै निरोधसमापत्तिमा बसेको कुरा बुझ्नुभई उत्तनाघरिमै भगवान् त्यहाँ जानुभई गुफाको अगाडि पदचिन्ह राख्नुभई फर्कनु भयो । निरोध-समापत्तिबाट उठ्नु भएपछि स्थविरले भगवान्को पदचिन्ह देखी “न बढारिकन बसेको कुरा भगवान्ले थाहा पाउनु भयो” भनी बडो लज्जित हुनुभएको थियो । यसि मात्र होइन वहाँले यो पनि सोच्नुभयो कि अब म भगवान् कहाँ गई संघका बीचमा आफूलाई निन्दा गराउने छु भनी

1. स. नि. अ. क II. पृ. १८७: देवदहसुत्तबण्णना, नकुलपितुवग्गो ।

भगवान् कहाँ गई वन्दनागरी एक छेउमा बस्नुभयो । अनि भगवान् ले “सारिपुत्र ! कहाँ गएका थियो ? ” भनी सोधनुभई पुनः “सारिपुत्र ! म नजिक भई बस्नेले न बढारिकन बस्तु ठीक छैन ” भनी भन्नुभयो । त्वहाँदेखि स्थविरले चीवर पारुपन गर्ने सबंसाधारण शासामा पनि उभिएरने खुट्टाले मूलो पन्छाउन थाल्नु भयो<sup>३</sup> ।

×            ×            ×

विनयपिटकको परिवारपालिले बढार्दाको पञ्च गुणहरू देखाएको छ । जस्तै— (१) आफ्नो मन प्रसन्न हुँदछ (२) अकाङ्किर्णी मन पनि प्रसन्न हुँन्दछ (३) देवताहरू पनि सन्तुष्ट हुँन्दछ (४) बुद्धशासन पालन हुँन्दछ र (५) पछि आउनेहरूले पनि त्यस्तै गर्छन्<sup>४</sup> ।

बढार्दामा यस्तो गुण भएको हुनाले जहाँ बसे पनि वहाँ सफा सुखरण्णरी बढारेर बस्नुहुन्दछ ।

×            ×            ×

1. सम. पा. III, पृ. १४४०: पञ्चकवारबण्णना ।

2. परि वा. पा. पृ. २३२: पञ्चकवारो ।

## कृतज्ञ र कृतवेदी

सारिपुत्र स्थविरमा कृतज्ञता र कृतवेदीता हुने ठूलो सत्पुरुष गुण यियो । अकालि गरेको स्थानोभन्दा स्थानो गुणलाई पनि वहाँ सम्झिराख्नु हुन्थ्यो ।

एक समय राष्ट्र नामक ब्राह्मणले भिक्षुहरूकहाँ गई प्रव्रज्यात्व मागे । भिक्षुहरू उनलाई प्रव्रजीत गर्न चाहन्नथे । भिक्षुहरूकहाँ प्रव्रज्यात्व नगाएपछि उनी दुब्ला पातला भएर नए । जब भगवान्‌ले उनी दुब्ला पातला भएर गएको दैख्नु भयो तब भिक्षुहरूलाई बोसाउनु भई “भिक्षुहो ! किन यो ब्राह्मण दुब्लाएर नएका ?” भनी सोङ्दा भिक्षुहरूले “भन्ते ! यी ब्राह्मण आएर प्रव्रज्या माग्न्थन् । तर कुनै पनि भिक्षु यिनलाई प्रव्रजित गराउन चाहन्नन् । यही कारणले जिनी दुब्लाएका होलान् । अनि भगवान्‌ले भिक्षुहरूलाई सम्बोधन ननु भई ‘भिक्षुहो ! यी ब्राह्मणको कुनै गुणलाई संस्मरण गर्नै कुनै भिक्षु द्य के ?’ भनी सोङ्दनु भयो । त्यस बबत त्यहाँ बसिरहनुभएका सारिपुत्र स्थविरले “भन्ते ! म यी ब्राह्मणको गुण सम्झन्छु” भनी भन्नु हुँदा भगवान्‌ले “तिमीले यी ब्राह्मणको के गुण सम्झन्छौ त ?” भनी सोङ्दनु भयो ।

अति स्थविरले भन्नुभयो- “भन्ते ! एकदिन म राजगृहमा भिक्षाट्ठा जादा यिनले एक ढाडु भात दिनलगाएका कुरा म सम्झन्छु ।”

“राज्ञो सारिपुत्र ! बेशहो सारिपुत्र ! कृतज्ञ र कृतवेदी हुनेलाई नै सम्मुख भन्दछन् ।”

यति भन्नुभई भगवान् अगाडि यसो भन्नुहुन्द्य- “सारिपुत्र ! त्यसोभए यी ब्राह्मणलाई प्रव्रजित गर र उपसम्पदा पनि गर ।”

“भन्ते ! कसरी मैले यिनलाई प्रव्रजित गरूँ र कसरी उपसम्पदा गरूँ ?”

बनि भगवान्ले यही प्रसंगमा धर्मिक कुरा सुनाई भिक्षुहरूलाई आमन्त्रण गर्नु भई यसो भन्नुभयो -

Dhamma.Digital

“भिक्षुहो ! जो मैले यस भन्दा अधिकु बुद्ध, धर्म र सङ्ख्यको शरण लिन लगाई उपसम्पदा गर्ने अनुमति दिएको थिएँ आजदेखि सो हटाई जप्ति चतुर्थ वाचाद्वारा उपसम्पदा गर्ने अनुमति दिन्छु” भनी भन्नुभयो । त्यसपछि स्थविरले सो ब्राह्मणलाई भगवान्को आज्ञा बमोजिम जप्ति चतुर्थ वाचाद्वारा उपसम्पदा गर्नुभयो ।

स्थविरका यी राध भिक्षु अत्यन्त मुविनीत तथा आज्ञाकारी

1. महा. व. पा. पृ ५३: अचिच्छतुत्थक कम्म उपसम्पदा, महाघन्धकं ।

षिए । एकदिन भगवानले स्थविरसँग “यस्ता शिष्यहरू पायो भने कति-  
जनासम्म राज्ञ च हन्त्वौ ?” भनी सोधा स्थविरले “धेरै” भनी भन्तु  
भएको कुरा धम्मपदटुकयामा<sup>१</sup> उल्लेख भएको छ ।

त्यसैले राध भिक्षुले आपनो अपदानमा यस्तो उल्लेख गरेका  
हुन्—

“कटच्छु भिक्खुं पादार्पि, सारिपुत्रस्स तादिनो ।  
यदा जिणो च वुद्गोच, तदाराम मुपार्गमि ॥  
“पञ्चाजेन्ति न मं कोचि, जिण दुब्बल थामक ।  
तेन दीनो विवण्डज्ञो, सोको चार्सि तदा अहं ॥  
“तदा भिक्खूं समानेत्वा, अपुच्छि मुनिसत्तमो ।  
‘इमस्स अधिकारं ये, सरन्ति व्याहरन्तु ते’ ॥  
“सारिपुत्रो तदावोच, ‘कारभस्स सरामहं ।  
कटच्छु भिक्खुं दापेसि, पिण्डाय चरतो मम<sup>२</sup>’ ॥

बचत्—

“मैले लोकमा कम्पित नहुने सारिपुत्र स्थविरलाई एक डाढु  
आत दिएको थिए । जब म जोर्ण तथा बुढो भएँ तब म विहारमा

१. धम्म. प. अ. क. पृ. ३३३: राधत्वेरवत्थु, पण्डितवरगो ।

२. बच. दा. पा. II पृ. १३३: राधत्वेर अपदानं; गा. नं. ३१५,

वही भिक्षु हुन चाहें तर मलाई कसैले भिक्षु बनाउन चाहेनन् । यसको  
गदी म दुवर्णी दुब्लो र चिन्तित भएँ । अनि त्यस वस्त्रमा भिक्षुहरूसँग  
'मैले गरेको कुनै गुण सम्झने कुनै भिक्षु छ के ?' भनी भगवान्‌ले सोझु  
हुँदा सारिपुत्र स्थविरले 'भिक्षाटन् गइरहेको बेलामा यिनले मलाई एक  
डाढु भिक्षा दिलाएको कुरा म सम्झन्छु' भनी भन्नु हुँदा त्यसबाट  
भगवान्‌ले वहाँलाई यसो भन्नुभयो—

"साधु साधु कतञ्जूसि, सारिपुत इमं तुवं ।  
पञ्चाजेहि दिजं वुडं, हेस्मतिजानियो अयं ॥"

अधर्ति-

"धन्य धन्य सारिपुत्र ! तिमि कृतज्ञ रहेछो । यी बुढा शाश्वत-  
लाई प्रवर्जित गराऊ; यिनी पण्डित हुनेद्दन् ।"

Dhamma.Digital

X            X            X

सारिपुत्र स्थविर अकालाई मात्र अर्ति उपदेश दिने हुनुहुन्न ।  
अकलि दिएको अर्ति उपदेशलाई पनि कृतज्ञतापूर्वक सुन्नु हुन्छ । कुनै  
व्यक्ति चाहिं भश चाहन्छ तर सुन्न नचाहने मात्र होइन अकलि केही  
भन्दा रिसाउँछ पनि । तर स्थविर त्यस्तो गर्नुहुन्न भशे कुरा निम्न  
उदारहणबाट प्रष्ट हुन्छ—

एक दिन वहाँलाई एक सात वर्षीय श्रामणेरले "भन्ते ! तपाईंको  
चीबरको टुप्पो भुझा सत्रिएको छ" भनी भन्दा स्थविर चुप्लागेर एक

छेउमा गई आफ्नो चीवर राम्रोसंग पारूपन<sup>३</sup> गरी आएर “आचायं ! बस्ते अर्ति दिनुपछं, तिमीले भनेको राम्रं हो<sup>४</sup>” भनी हुइहात जोरी उभिहरहनु भयो भनी संयुक्त निकाय अर्थकथाले उल्लेख गरेको छ ।

त्यसैले वहाँले यस्तो उदान प्रकट गर्नु भएको हो –

“सश्वत् पवजितो सश्तो, जातिया सत्तवस्सिको ।  
सो पिम अनुसासेयद, सम्पदिच्छामि मत्यके’ ति ॥”

अर्थ–

“सोही दिन प्रवजित भएकाले भएता पनि जन्मले साते वर्ष कुणेकाले भएता पनि मलाई अनुशासन गरून् म त्यो उपदेशनाई शीरमा यापी ग्रहण गरेल्नु<sup>५</sup> ।”

Dhamma.Digital

1. ‘पारूपन’ भनेको चीवरलाई चारैतिरबाट परिमण्डल गरी ओढनु हो । विहारबाट बाहिर जाँदा अथवा भिक्षाटन्को लागि जाँहा भिक्षुहरू यसरी चीवर ओढनु पछं । विहारमा बस्दा चाहि एकांश गरी चीवर लगाएर बस्द्धन् । त्यसैले प्रातिमोक्षको सेक्षित्र भन्ने शिक्षापदमा “परिमण्डलं पारूपिस्सामीति सिक्खा करणीया” भनी उल्लेख भएको हो ।
2. थेर. गा. अ. क. II. पृ ११६: सारिपुत्तथेरगाथाबण्णना ।
3. सं. नि. अ. क. I पृ. १७: मूसिमसुत्तबण्णना, वेवतासंयुतं ।

वसे कुराको संस्मरण गर्दै बहाले पछि येरगाथापालिमा यस्तो  
उल्लेख गर्नु भएको हो<sup>१</sup>-

“अनन्तशस्त पोतस्त, निर्वचं सुचिगदेसिनो ।

बालगमत्तं पापस्त, अडमामत्तं ब खायति ॥”

जब्त्त- “संप्रे शुदि चाहने निकलेशी पुष्पलाई रौंको टुप्पो  
जलिको दोष पनि बादलको दिनको जत्रे देखिन्छ ।”



जब सारिपुत्र स्थविर अश्वजित् स्थविरसंग एकै विहारमा बस्नु  
हुन्छ तब वहाँ बुद्धको उत्तमानमा गई पछि अश्वजित् स्थविरको उप-  
स्थानमा जानुदुन्दृढ़ । जब वहाँ अश्वजित् स्थविरसंग अलग भई बस्नु  
हुन्छ तब वहाले वहाँ बस्नुभएको दिशातिर पञ्चाङ्ग प्रतिष्ठित गरी  
कन्दना गर्नुहुन्छ । यसरी कन्दना गरिरहेको देखेर केही भिक्षुहरूले भन्न  
पनि थाले कि सारिपुत्र स्थविर बुद्धको अप्रश्रावक भएर पनि दिशा-  
नमस्कार गर्नेबानी छाडन सक्नुभएको छैन ।

जब भगवान्‌ले दिव्यश्रोतद्वारा यस्तो भनिरहेको कुरा सुन्नुभयो  
तब वहाले आफूलाई आसनमा बसिरहेको जस्तै गरी दर्शाउनु भई  
“भिक्षुहो ! अहिले तिमीहरू यहाँ के कुरा गरी बसिरहेका थियो ?”

1. येर. गा. पा. पृ. १६७: सारिपुत्तत्येर गाथा ।

भनी सोधनु भयो । अनि ती भिक्षुहरूले सो कुरा बताए । अनि भगवान् ने “भिक्षुहो ! सारिपुत्रले दिशा-नमस्कार गरेका होइनन् । जसको कारणले यो दुष्टशासन उनले जाने सो आफ्नो आचार्य अश्वजित् भिक्षुलाई बन्दना गरेका हुन् । भिक्षुहो ! सारिपुत्र आचार्य-पूजक हुन्” भनी भन्नु भयो । त्यसपछि एकत्रित भएका भिक्षुहरूलाई धर्मोपदेश गर्नुहुँदै बहाले धर्मसूत्र (नावासूत्र<sup>१</sup>) को उपदेश सुनाउनु भयो<sup>२</sup> । आचार्य-पूजक हुनु भएका हुनाले पपञ्चसूदनीसे<sup>३</sup> अश्वजित् स्थविरलाई सारिपुत्र स्थविरको आचार्य हुन् भनी उल्लेख गरेको हो ।

धर्मोपदेश

धर्मपददुकथाले<sup>४</sup> पनि सारिपुत्र स्थविरको आचार्य भक्तिको बारेमा यस्तो उल्लेख गरेको छ—

“जब सारिपुत्र स्थविरले उपरोक्ताकारले दिशानमस्कार गरेको देखे तब केही भिक्षुहरूले यस्तो भन्न थाले—

‘भगवान्का अग्रश्रावक भएर पनि अहिलेसम्म बहाङ्को मिथ्या-दृष्टिपन हटेको रहेनछ र दिशानमस्कार गर्ने बानी पनि छुटेको छैन ।’

१. सुत्त. नि. पृ. ३१४: चूलवग्गो ।
२. सुत्त. नि. अ. क. II. पृ. १३९: धर्मसुत्त (नावासुत्त) वण्णना ।
३. II. पृ. २२५: चूलसच्चकसुत्तवण्णना ।
४. पृ. ८०३: आचरियपूजक वत्थु, ब्राह्मणवग्गो ।

“जब यो कुरा भिक्षुहरूले भगवान्‌लाई सुनाए तब भगवान्‌ने स्थविरसंग सोधनु भयो—

‘सारिपुत्र ! के यो कुरा सांचो हो ?’

‘भन्ते ! मैले दिशानमस्कार गरको हो वा होइन भन्ने कुरा त बपाँइलाई राम्ररी याहा नै छ ।’

‘सारिपुत्रको उत्तर सुनेपछि भगवान्‌ले उपस्थित भिक्षुहरूलाई उपदेश गर्नुहोदै ‘भिक्षुहो ! सारिपुत्रले दिशानमस्कार गरेका होइनन् । अश्वजित्बाट धर्म सुनी स्रोतापत्तिफलमा प्रतिष्ठित भएका हुनाले आफ्नो आचार्यलाई बन्दना गरेका हुन् । जुन आचर्यको कारणबाट धर्म अवबोध हुन्छ त्यसलाई उसले ब्राह्मणले अग्निहोत्र गरेकै सम्मानपूर्वक नमस्कार नै गर्नुपछं’ भनी निम्न धम्मपदको गाथा बताउनु भयो—

“यम्हा धम्मं विजानेऽथ, सम्मासम्बुद्धेसितं ।

सक्कच्चं तं नमस्सेऽथ, अग्गिहृत्तं व ब्राह्मणो<sup>१</sup> ॥

अर्थ—

“जसबाट सम्यक्सम्बुद्ध देशित धर्म अवबोध हुन्छ त्यसलाई सो

1. धम्म. प. अ. क. पृ. ५४ ब्राह्मणवग्गो ।

पुरुषले ज्ञात्युणले अग्निहोत्र परे यैं सत्कारपूर्वक नमस्कार गर्नुपर्छ ।”

त्यसैले अपदान पालिमा स्वयं सारिपुत्र स्थविरले यस्तो उल्लेख गर्नुभएको हो -

१. “यमहूं वठमं दिस्वा, विरजो विमलो अहुं ।  
सो मे आचरियो धीरो, अस्सजि नाम सावको ॥
२. “तस्साहुं बाहसा अज्ज, धर्मसेनापती अहुं ।  
सर्वव्य पार्म पत्वा, विहरामि अनासवो ॥
३. “यो मे आचरियो आसि, अस्सजि नाम सावको ।  
यस्तं दिसायं वसति, उस्सोसम्हि करोमहं<sup>१</sup> ॥”

अथं-

Dhamma.Digital

१ “जसलाई देखेर सर्वप्रथम मैले निमंल विशुद्ध चक्र प्राप्तगरे  
सो वृद्धिमानी अश्वजित् भन्ने भगवान्का श्रावक मेरा आचार्य हुनुहुन्छ ।

२-“वहाँको कारणले आज म धर्मसेनापती हुन पुगे र सबै  
पारमी पुरागरी अनास्त्री भई बसेको छु ।

३-“जो अश्वजित् भन्ने बुद्धश्रावक मेरा आचार्य हुनुहुन्छ जुन

१. अप. दा. पा. पृ. ३६-३४: सारिपुत्रत्थेर अपदान ।

दिजामा वहाँ बसनुहुन्द्य सोही दिसामा म सिरान पार्छु ।”

मुतनिपातको नावामुतमा पनि यस्तो उल्लेख भएको थ-

“यहमा हि धम्नं पुरिसो विजञ्जा ।

हृष्णं व नं देवता पूजयेद्य<sup>1</sup> ॥:

अर्थ-

“जसको तरफबाट धर्मावधोध हुन्द्य उलाई देवताहरूले इन्द्रलाई पूजा गरे जस्तै गर्नुपछु ।”

यसरी वहाँ स्थविर आचार्य-पूजक, कृतज्ञ र कृतवेदी हुनुहुन्थ्यो ।

Dhamma.Digital

×            ×            ×

1. मुल लि. पा. पृ. ३१४: नावामुत, चूलबग्नो ।

## सहनशीलता र क्षमा

जस्तै स्थविरमा कृतज्ञता र कृतवेदी गुण निहित थियो त्वस्तै वर्हामा ठूलो सहनशीलता र क्षमागुण पनि निहीत थियो ।

उदाहरणको लागि—एकदिन वहाँ बैशालीबाट श्रावस्तीमा जानु- हुँदा बीच बाटामा एक सांघिक विहारमा अबेरगरी पुग्नुभयो । त्यस विहारमा छ्वर्गीय भिक्षुका शिष्यहरूले सबै आसनहरू कब्जा गरिसकेका थिए । स्थविर विहारमा पुग्दा विहारमा बस्ने ठाउँ न पाएपछि विहारको बाहिर ने वहाँले रात बिताउनु भयो ।

भोलिपल्ट विहान सबैरे भगवान् बुद्ध बाहिर चंकमण गर्नुहुँदा स्थविरले खोक्नुभयो । यो सुनेर भगवान्ले “यो को हो ?” भनी सोध- नुहुँदा वहाँले आफ्नो परिचय दिनुभयो । अनि भगवान्ले “किन बाहिर बसेको ?” भनी सोधनु भएपछि वहाँले वृत्तान्त कुरा सुनाउनुभयो । अनि भगवान्ले यसै प्रसंगमा भिक्षुहरूलाई एकत्रित गराउनुभई यस्तो आचारलाई निन्दा गर्नुभई जेष्ठ मिक्षुलाई बग्रासन दिनुपछं भनी धर्मकथा

सुनाउनुभई तित्तिरजातकका<sup>१</sup> कुरा मुनाउनुभयो<sup>२</sup> ।

अर्को एक समयमा पनि यस्तै घटना भएका कुरा चुल्लवरगपा-  
लिमा ने<sup>३</sup> उल्लेख भएको छ ।

X                    X                    X

एक समय शाक्य जनपदको चातुम भन्ने ठाउंको आमलिक भन्ने  
बनमा तथागत बसिरहनुभएको थियो । अनि त्यहाँ सारिपुत्र र मौद्गल्या-  
यनहरू पाँचशत परिवार भिक्षुहरूका साथ आउनु भयो । सारिपुत्र  
मौद्गल्यायन स्थविरका परिषदहरू विहारवासी भिक्षुहरूका साथ आसन-  
हरूको बारेमा ठूलो ठूलो स्वर निकाली होहल्ला गरी कुरागरिरहेका  
बिए । भगवान्‌ले यो सुनी आनन्दसङ्ग “यो के को होहल्ला हो ?” भनो  
सोध्दा वहाले सो कारण बताउनु भयो । अनि भगवान्‌ले आनन्द  
स्थविरलाई भनी सारिपुत्र मौद्गल्यायनहरूलाई आफ्ना परिषद्का साथ  
विहारवाट आहिर जाने आज्ञा दिनुभयो । वहाँहरू चुपलागेर विहारवाट  
आहिर निस्कनु भयो ।

1. यो जातकको कुरा लेखकको जा. सं. भा-४. पृ. ८ मा उल्लेख  
भएको छ ।
2. चुल्ल. व. पा.पृ. २५४: अग्रासनादि अनुजानना, सेनासनक्षम्यकं ।
3. पृ. २५७: आसनप्पटिष्ठाहनपटिष्ठेषं, सेनासनक्षम्यकं ।

यो देखेर चातुमका शाक्यहस्ते भगवान् कहाँ गई वहाँहडला। ई भिक्ष्याडन प्रार्थनागरे। यति मात्र होइन सहस्रति ब्रह्माको बीजको दृष्टान्त र बाल्काको दृष्टान्तद्वारा भगवान् सन्तुष्ट हुनु भएको विषयी। पछि वहाँहस्त विहारमा फर्कनुभई भगवान्‌लाई अभिवादन गरी एकडिउमा बनेका सारिपुत्रसँग भगवान्‌ले यस्तो सोश्रुतु भयो—

“सारिपुत्र ! मैले भिक्षुसंघलाई बाहिर निकालेकोमा तिमीलाई कस्तो लाग्यो ?”

“भन्ते ! मलाई यस्तो लाग्यो कि अब भगवान् अल्पोत्सुकी भई दृष्टधर्मसुखमा विहारगरी बस्न च हनु हन्त्व र हामी पनि अल्पोत्सुकी भई दृष्टधर्मसुखमा बस्नुपछूँ ।”

“सारिपुत्र ! पञ्च पञ्च; सारिपुत्र ! दृष्टधर्मसुखमा बस्नुमा बासोस राख ।”

मौद्गल्यायन स्थविरले पति यस्ते जबाफ दिनु भयो। जनि भगवान्‌ले मौद्गल्यायनलाई यस्तो भन्नुमयो—

“मौद्गल्यायन ! ठीकछ, मैले वा सारिपुत्रले भिक्षुसंघको दैरचाहर आरक्षा गर्नुपछूँ ।”

X

X

X

1. म. नि. II. पृ. १४१-४२: 'चातुमंसुत' ।

अकों एक दिन आवस्तीमा वर्षावास विताइसकेपछि चारिकार्थ जाने विचारणरी सारिपुत्र स्थविर भगवान्संग विदालिन जानुभयो । त्यसबबत त्यही धेरै भिक्षुहरू भेलाभएका थिए । त्यसबीचमा स्थविर लाई सहन नसक्ने एकजना भिक्षु पनि थिए । जब स्थविर आफनी परिषदलिई विहारबाट बाहिर जानुभयो तब सो भिक्षुले सोचे कि अबत स्थविर विहार बाहिर पुग्नुभयो होला । यसपछि भगवान्कहाँ गई “भन्ते ! आयुष्मान् सारिपुत्रले मलाई चीवरले पिटी मसंग क्षमा पनि नमागी जानुभयो” भनी बिन्तिगरै ।

स्थविर बाहिर निस्कने बेलामा बहाँको चीवरको टुप्पोले सो भिक्षुलाई छोएको थयो ।

Dhamma.Digital

अनि भगवान्ले तुरन्ते स्थविरलाई बोलाउन पठाई ‘सारिपुत्र ! यो भिक्षु यसो भन्दद्य के यो कुरा साँचो हो के ?’ भनी स्थविरसंग सोधनु भयो ।

त्यस बबत स्थविरले भगवान्लाई आफू सूचि असूचि फाल्ने पृथ्वी समान, पानी समान, आगो समान, बायु समान खुट्टा पुछ्ने कपडा समान तथा सिड भाचिएको मुदान्त साँढे समान भन्ने आदि उपमाहरूसंग मिलाई उत्तर दिनुभयो । यत्तिकै मा सो भिक्षुको शरीरबाट

पसिना चुहिन थाल्यो र स्थविरसँग क्षमा पनि मागे । स्थविरले उनलाई  
क्षमा दिनुभयो<sup>१</sup> । त्यसैले भगवान्‌ले धम्मपदमा<sup>२</sup> यस्तो भन्नु भएको हां-

“पठवीसमो नो विश्वसति,  
इन्द्रज्ञीलोपमो तादि सुख्बतो ।  
रहदो च अपेत कहमो,  
संसारा न भवन्ति तादिनो ।”

अर्थ—

“पृथ्वी गमान र इन्द्रकील ( = खम्बा ) समान डोर नवस्ने  
न्यक्तिको मन निमंल यंक रहित स्वच्छ जलाशय जस्तै भई संसारका  
अनेक गन्धीहरूमा अतिरुहेका हुँदैनन् ।”

यसको कथा धम्मपदटुकथा पृ. ३७३ अरहन्तवर्गमा पनि उल्लेख  
भएकोछ ।

x                    x                    x

1. अ. नि-९ पृ. २०: सीहनादसुत, सीहनादवरगो । यस सूत्रको  
अनुवाद लेखकको बु.श्रा.च. भा-२. पृ. २५८ मा उल्लेख भएको छ ।

2. पृ. २६: अरहन्तवरगो, गा. नं. ९५.

अर्कों एक समय भगवान् राजगृहको बेणुवना रामस्थित कलन्दक निवापमा बस्नुभएको बेलामा सारिपुत्र र मौदगल्यायन स्थविरहरू कपोत कन्दरामा बस्नुभएको थियो ।

त्यसबखत जुनेली रात थियो । भरखरे क्षौर गरेको शिरले बहाँहरू कुनै एक खुल्ला ठाउँमा कुनै समाधिमा बसिरहनुभएको थियो ।

त्यसबखत दुइजना यक्षहरू कुनै कामले उत्तरबाट दक्षिणतिर जाँदै थिए । अनि उनीहरूले सारिपुत्र स्थविरलाई खुल्ला ठाउँमा बसिरहनुभएको देखे । अनि एक यक्षले अर्कों यक्षलाई भने —

“लाग्छ कि यो श्रमणको टाउकोमा एक मुक्का दिऊँ ।”

उनलाई अकाले भने—“यस्तो इच्छा नगर यी श्रमण माहानुभाव सम्पन्न छन् ।”

बारम्बार गोक्षा पनि उनले स्थविरको टाउकोमा यस्तो मुक्का दिए कि जुन मुक्काले ठूलो हात्तीलाई पनि युचुक बसाल्न सबैष । मुक्का दिइसकेपछि सो यक्ष “डाहभयो, डाहभयो” भन्दै उहींबाट महानरकमा गए ।

जब मौदगल्यायन स्थविरले आफ्नो दिव्यचक्षुद्वारा यो देखनुभयो तब स्थविर सारिपुत्र स्थविरकहाँ आई “आवुसो ! कुशल हुनुहन्छ के ?” भनी सोधनुभयो । बहाँले “कुशलैछु, केवल अलिकता टाउको दुखेको



जस्तो लाग्छ भनी जवाफ दिनुभयो ।

“अहो आशचयं ! अहो अदभूत ! यहाँ भरखरे एक यक्षले तपाँइँको टाउकोमा त्यस्तो मुक्का दिएको थियो जुन मुक्काले ठूलो हातीलाई पनि थुचुक्क बसाल्न सक्छ ।”

“अहो आशचयं ! अहो अदभूत ! कत्रो क्रद्विवान् मोदगाल्यायन ! जो कि आफ्नो दिव्यचक्षुद्वारा यक्षलाई पनि देख्न सक्नु हुन्छ । हामी त पाणुपिणिचलाई पनि देख्न सक्देनो ।”

यी दुइ स्थविरहरू कुरागरिरहेको कुरा दिव्यश्रोतद्वारा बुझ्ने मनुभई त्यसबेला वहाँले यस्तो उदान प्रकट गर्नुभयो—

“यस्स सेलूपमं चित्तं ठितं नानुपकम्पति ।

विरतं रजनीयेसु कोपनेय्ये न कुप्पति ।

यस्सेवं भावितं चित्तं कुतो तं दुखमेस्सती<sup>१</sup>ति ॥”

अर्थ—

जसको चित्त पर्वत समान कम्पितहुन्न, जसको चित्त मलिनताबाट दूर छ, जो कोपगर्नुपर्ने ठाउँमा पनि कोपगर्दन यस प्रकार जसको चित्तभाविता छ त्यस्तालाई कहाँबाट दुःख आउँछ र !”

X X X

१. उदा. पा. पृ. १०८: यक्खपहारसुतं, मेधियवग्गो ।

अर्को एक समय श्रावस्तीमा भेला भएका केही मानिसहरूले यस्तो भन्न थाले—“अहो ! हाम्रा सारिपुत्र महास्थविर कत्रो क्षान्ति-बतले युक्त हुनुहुन्छ ! गालि गर्दा र प्रहार गर्दा कोप मात्र पनि गर्नुहुन ।” यस्तो भन्दै स्थविरको गुणवयान गर्न थाले । त्यसमध्ये एक ब्राह्मणले सोध्यो-

“की हो यो क्रोध नगर्ने व्यक्ति ?”

“हाम्रा स्थविर सारिपुत्र ।”

“वहाँलाई रिसाउने काम कसैले गरेन होला । त्यसैले वहाँले क्रोध ननिकालेको होला ।”

“जतिकै क्रोधहुने काम गरे पनि वहाँ क्रोध गर्नु हुन्न ।”

“त्यसोभार म वहाँलाई क्रोधित पार्नेछु ।”

“सकछो भने गर ।”

“अनि उसले हुन्छ त म जान्नेछु” भनी एकदिन स्थविर भिक्षाटन् गइरहनुभएको बेलामा उसले पछाडि पट्टिबाट वहाँलाई देसरी हिकायी । स्थविर “यो कोहो ?” भन्ने मात्र पनि न सोची सरासर आफ्नो बाटो लागेर जानुभयो । यो देखेर ब्राह्मणलाई ढाह हुन थाल्यो । अनि दोडेर अविल्तिर गई बन्दनागरी “भन्ते ! मैले परीक्षाको लागि तपाइँलाई पीटें, मलाई क्षमा गर्नुहोस्” भनी विन्तीगन्यो ।

“हुन्छ क्षमागर्दु” भनी स्थविरले भन्नु भए पछि ब्राह्मणले “भन्ते यदि तपाइँ मलाई क्षमा दिनुहुन्छ भने मेरै घरमा गई भोजन ग्रहण गर्नुहोस् भनी वहाँको हातबाट भिक्षापात्र लिई घरमा लगी स्थविरलाई भोजन गरायो ।

अप्पिच्छेल मानिसहरू हातमा लौरो आदि लिएर “निर्बाधी स्थविरलाई पिट्ने ब्राह्मणलाई चुटनेछौं” भन्दै ब्राह्मणको घर अगाडि भेला भए। स्थविर उसको हातमा पात्र दिई बाहिर निस्कनु भयो। मानिहरूको भिड देखी स्थविरसे उनीहरूसँग सोधदा उनीहरूसे “निर्झ-राधी तपाइँलाई पीटेकोले त्यसको बदला लिन हामीहरू यहाँ आएकाहूँ भन्ने कुरा सुनेर स्थविरले ‘केत उसले तिमीहरूलाई पीट्यो कि मलाई?’” “तपाइँलाई?” भनी भनेपछि “त्यसोभए उसले मसँग क्षमामागिसक्यो र मैत्रे वनि क्षमा गरिसके” भनीभन्नुभयो<sup>1</sup>। यसप्रकार वहाँमा सहन-शीलता र क्षमागुण थियो।

त्वसेले संयुक्तनिकायको सुसिम सूत्रले<sup>2</sup> यस्तो उल्लेख गरैको हो—

“पण्डितोति समञ्जातो सारिपुत्रो अकोधनो।

अप्पिच्छो सारतो दन्तो सत्थुवण्णाभतो इसी’ति ॥”

अथ—

“पण्डित भनी प्रख्यात हुनु भएका सारिपुत्र अकोधी हुनुहन्छ र वहाँ अल्पेच्छी पनि हुनुहन्छ। वहाँका इन्द्रियहरू पूर्ण संयमितान् र वहाँ शास्त्राद्वारा प्रशंसित कृपि पनि हुनुहन्छ।”

\*

X

X

1. धम्म. प. अ क पृ. ८००: सारिपुत्तत्थेरवत्सु, ब्राह्मणवग्गो।

2. I. पृ. ६४: देवपुत्तसंयुतं ।

## सामर्थ्यता।

स्थविरको जीवनमा सबभन्दा बढ़ता विशेषता अथवा सामर्थ्यता यो थियो कि वहाँले भगवान्‌द्वारा प्रवर्तित धर्मचक्रलाई अनुप्रवर्तन गर्न सक्तुहुन्थ्यो । यस सम्बन्धमा स्वयं भगवान् बुद्धले पनि त्रिपिटकको विभिन्न ठाउँहरूमा यसरी समर्थन जनाउनु भएको छ । जस्तै अङ्गुतरनिकायले एककनिपातले एकपुण्गल वर्गमा<sup>१</sup> (पृ. २३), संयुतनिकाय पहिलोभागको वज्रीसंयुतको पवारणा सूत्रमा (१११), मजिघमनिकाय तृतीय भागको अनुपद सूत्रमा (पृ. ९२), मजिघमनिकाय दोश्रोभागको सेलसूत्रमा (पृ ४००), सुतनिपातको सेलसूत्रमा (पृ. ३५८) तथा अङ्गुतरनिकाय पञ्चकनिपातको द्रुतियचक्रवर्त्ति सूत्रमा (पृ.-४०३) भगवान्‌ले “तथागतले प्रवर्तन गरे जस्तै सारिपुत्रले पनि राम्ररी धर्मचक्र अनुप्रवर्तन गर्न सक्छन्” भनी भन्नु भएको छ । धर्मचक्र-

1. “सारिपुत्तो, भिक्खुवे, तथा गतेन अनुत्तरं धर्मचक्रं पदत्तिं सम्म-  
देव अनुप्पवत्तेति ।”

प्रवर्तन गरेको निमित्त आवश्यक वहाँमा पाँच गुण भएको कुरा पनि उही उल्लेख भएको पाइन्छ । जस्तै वहाँ (१) अर्थज्ञ हुनुहुन्छ, (२) धर्मज्ञ हुनुहुन्छ, (३) मात्रज्ञ हुनुहुन्छ, (४) कालज्ञ हुनुहुन्छ र (५) परिषदज्ञ पनि हुनुहुन्छ ।

×                    ×                    ×

एकदिन सेल ब्राह्मणले ‘यदि तपाँइ आफूलाई धर्मराजा भन्नुहुन्छ भने तपाइङ्का धर्मसेनापति को हुन् त ?’ भनी सोधावा वहाँले—  
 ‘मया पवत्तित चबकं, (सेलाति भगवा) धर्मचबकं अनुत्तरं ।  
 सारिपुत्रो अनुबत्तेति अनुजातो तथागतं ॥’

अर्थात्—‘हे सेल ! मैले प्रवर्तन गरेको अनुपम धर्मचक्र उथागतका अनुजातपुत्र भएका सारिपुत्रले अनुप्रवर्तन गर्न सक्छन् भनी भन्नुभयो । भगवान्को यस उत्तरद्वारा यो पनि प्रष्ट हुन्छ कि सारिपुत्र स्थविर धर्मसेनापति पनि हुनुहुन्छ ।

×                    ×                    ×

सारिपुत्र स्थविर प्राज्ञिकहरू मध्येमा विशेषरूपले अधिक प्रश्नावान् पुरुष हुनुहुन्छ भन्ने कुरा भगवान्ले संकस्स नगरमा प्रकाश पार्नु भएको कुरा विभिन्न अर्थकथाहरूवाट प्रष्ट हुन्छ ।

1. म. नि. II. पृ. ४००: सेलसुत्तं ।

श्रावस्तीको गण्डम्ब भन्ने रुखमनि यमकप्रातिहायं देखा इसक्नु  
भएषच्छि भगवान् त्रयस्त्रिश देवलोकमा जानुभयो<sup>१</sup> ।

त्यहाँ भगवान्‌ले “यो कुशलधर्महो, यो अकुशलधर्महो यो अव्याकुशलधर्महो” भनी आफ्नी आमा महामाया सहित हजारों, लाखों देवता-हुँलाई तीन महिनासम्म अभिधर्म देशना गर्नु भएको यियो भनी वर्षसङ्घणि अर्थकथा<sup>२</sup> आदेले उल्लेख गरेका छन्<sup>३</sup> । यी कुराहरू सबै भगवान्‌ले सारिपुत्र स्थविरलाई सुनाउनु हुन्थयो । मनुष्य समय अनुसार भगवान् भोजनको समय पछि अनोतत्त (=अनोतप्त) दहमा जानुहुन्थयो त्यहाँ देवताहरूले वहाँलाई दितिवन दिये । अनि भगवान् शारीरिक कृत्य गरी मनोशिलामा जानुभई चीवर पारुपनगरी चातुर्महाराजिक देवताहरूले बुद्धगयामा दिएका शैलमय पात्रलिई उत्तरकुरुमा भिक्षाटन् गरी त्यसपछि मनोतत्त (=मनोतप्त) को तीरमा बसी भोजन गरी खद्दन बनमा जानुहुन्थयो ।

१. धर्म. प. अ. क. पृ ५५२: यमकप्रातिहारियवत्थु, बुद्धवग्गो; अ. नि. अ. क. I. पृ ७१: अञ्जारोणडञ्ज, एककोनपातवणना; सुत्त, नि अ. क. II. पृ. ४३७: सारिपुत्तसुतवणना, अटुकवग्गो र धर्म. सं. अ. क. पृ.: १४ निदानकथा ।
२. पृ १४.
३. यस सम्बन्धी विस्तृत कुरा लेखकको जा. सं-४. पृ. १६: सरभमिग जातकमा उल्लेख भएको छ ।

धर्मसेनापति सारिपुत्र स्थविर त्यस बब्हत त्यहाँ गई भगवान्‌को उपस्थान गरी एकछेउमा बस्नु हुन्थ्यो । त्यसबब्हत भगवान्‌ले वहाँलाई नय (=संकेत) दिई ‘सारिपुत्र ! आज मैले देवताहरूलाई एउटा धर्म सम्बन्धी कुरा बताएँ’ भनी भन्नुहुन्थ्यो । यति सुन्ने बित्तिकै प्रतिसम्भिदालाभी अग्रशावक सारिपुत्रलाई महासमुद्रको तीरमा बसी महासमुद्र देखाए कै जम्मे कुरा छलंज्ज हुन्थ्यो र शय प्रकारले मात्र होइन हजार प्रकारले सो कुरा बुझिलिनु हुन्थ्यो<sup>१</sup> । यस्तो सामर्थ्यता वहाँमा थियो । यसप्रकार बुझेका धर्महरू वहाँले आफूसँग बस्ने पाँचसय (५००) भिक्षुहरूलाई बताउनु हुन्थ्यो । भगवान्‌ले श्रावस्तीमा देखाउनु भएको यमकप्रातिहार्य देखेर प्रसन्न भएका पाँचशय जना कुलपुत्रहरू बहाँसँग प्रभजित भएका थिए<sup>२</sup> । यी नै भिक्षुहरूलाई लक्षगरी माथि आफूसँग बस्ने पाँचशय भिक्षुहरू भनी भनिएको हो । त्यसबब्हत सारिपुत्र स्थविर ती पाँचशय भिक्षुहरूका साथ संकस्स नगरमा बसिरहनु भएको थियो<sup>३</sup> ।

X                    X                    X

1. धम्म. सं. अ. क. पृ. १४-१५: निदानकथा; विमु. म. पृ. २९१: इद्विविधनिहेसो-१२
2. धम्म. प. अ. क. पृ. ५६१-६२: यमकपाटिहारियवत्थु, बुद्धवग्गो ।
3. लेखकको जा. सं-४. पृ. १०१: सरभमिगाजातक नं. ४६३

सारिपुत्र स्थविरले अरहत् कल पाउँनुहुँदा प्रज्ञा प्रमुखगरी प्राप्तगर्नु भएकोधियो । त्यसैले वहाँलाई प्रज्ञाविमुक्त हुने भनी भनिन्छ भन्ने मौद्गल्यायनलाई चित्तविमुक्त हुने भनी भनिन्छ<sup>१</sup> । वहाँले चार प्रतिसम्भिदा<sup>२</sup> प्राप्त गर्नु भएकोछ भन्ने कुरा पनि अङ्गुत्तरनिकायमा उल्लेख भएको छ<sup>३</sup> ।

मज्जमनिकाय भाग-३ पृ. ३३३ सच्चविभज्ज सूत्रमा “सारिपुत्तो भिक्खुवे स्रोतापत्तिफले विनेति मौगल्यानो उत्तमत्थे” भनी उल्लेख भए अनुसार हामी बुझ्न सक्छौं कि वहाँ स्थविरले धर्मोपदेशद्वारा स्रोतापत्तिफलमा पुन्याइदिन सक्नुहुन्छ । त्यसैले संयुतनिकाय अर्थकथाले<sup>४</sup> “अवबाद गर्नुहुँदा स्रोतापत्तिफलमा न पुगेपन्म शयपटक हजारपटक भएपनि वहाँ उपदेश गर्नुहुन्छ” भनी उल्लेख गरेको हो ।

× Dhamma × Digital ×

1. यो चित्तविमुक्ति र प्रज्ञाविमुक्ति भनेका अर्थहरू लेखकको बु. प. भा-१. पृ. ३२८ को पादटिप्पणीमा उल्लेख भएका छन् र परं. सू. III. पृ. १०१: महामातुंक्य सूत्रवर्णनामा पनि उल्लेख भएको पाइन्छ ।
2. प्रतिसम्भिदा भनेको कस्तो हो भन्ने सम्बन्धमा लेखकको बु. म. भा-१. पृ. २०९ को पादटिप्पणीमा उल्लेख भएको छ ।
3. अ. नि-७. पृ. १७८: दुतिय पटिसम्भिदासुतं, देवतावग्गो ।
4. II. पृ. १८७: देवदहसुतवण्णना, नकुलपितुवग्गो पठमो ।

वहाँमा कस्तो सामर्थ्यंता छ भन्ने कुरा अशबजित् स्थविरले बताउनु भएको “ये धम्मा हेतुप्पभवा” भन्ने गाथाको पूर्वाधं पद मुनेवित्तिकै वहाँले बुद्धको दर्शनलाई बुझ्नु भएको थियो । यसबाट पनि वहाँको सामर्थ्यंतालाई हामी अनुमान गर्न सक्छौं । यस्तैगरी त्रिपिटकका विभिन्न ठाउँहरूमा भगवान्‌ले संक्षेपरूपमा बताउनु भएका कुराको अर्थ वहाँले विस्तृतरूपमा बुझ्न सक्नुहुन्थ्यो भन्ने कुराको प्रमाण निम्न सूत्रहरूमा प्रष्ट गरिएका छन् ।

मजिञ्चमनिकाय भाग-३. को पृ. १०९: सेवितब्दासेवितब्दसूत्र, संयुतनिकाय भाग-२ को पृ. ४१: भूतसुत्तं र अड्गुत्तरनिकायको छब्कनिपात, देवतावर्गको पृ. १२७ का सूत्रहरू ।

जुनसुकै रूप-अरूप ध्यानमा वहाँ जति चाहनु हुन्छ उत्त समय-सम्म बस्न सक्नु हुन्छ<sup>१</sup> । यति मात्र होइन भिक्षाजाँदा दैलो अगाडि उभिइरहनुहुँदा भिक्षाल्याउन्जेल उभिएरनै वहाँ निरोधसमाप्तिमा जल्लीन हुनुहुन्छ र समापत्तिबाट उठ्नुभई भिक्षा ग्रहण गर्नुहुन्छ<sup>२</sup> ।

X                    X                    X

1. यस सम्बन्धमा लेखकको बु. श्रा. च. भा-२. पृ. १८३ देखि १९९ सम्म हेर्नु ।
2. परं. सू. IV. पृ. १७५: अरणविभज्जसुत्तवण्णना ।

## नियुक्ति

भगवान् बुद्धले सारिपुत्र स्थविरलाई कुनै खास कामको लागि नियुक्तिको संज्ञा दितुभएका कुराहरू त्रिपिटकमा यत्र तत्र उल्लेख भएका पाइन्दैन् । जस्तै –

Dhamma.Digital

एक समय भगवान् कौशम्बीमा बसिरहनु भएको थियो । अनि आनन्द स्थविर भगवान्कहाँ आई अभिवादन गरी एकछेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका स्थविरसँग भगवान्‌ले “आनन्द के त त्यो कौशम्बिक भिक्षुहरूको रुगडा टुगियो त ?” भनी सोधावहाले “भन्ते ! कहाँबाट टुगिन्छ र” भनी अगाड यस्तो भन्नुभयो “आयुष्मान् अनुरुद्धका साथमा वस्ने बाहिय भन्ते भिक्षु संघभेदको लागि नै काम गर्नन् । त्यसलाई आयुष्मान् अनुरुद्धले एक शब्द पनि केहि भन्नुहुन्न ।”

“आनन्द ! संघको रुगडाको बीचमा अनुरुद्ध कहिले परेकोछ

र ? आनन्द ! जुनसुके कलह कुगडा उत्पन्न हुन्छ भने ती सबै तिमी र सारिपुत्रले शान्त पार्नु पछं होइन त ?<sup>१</sup>"

×            ×            ×

अर्को एक समयमा अश्वजित् र पुनर्बंसु भन्ने (च्वर्गीय भिक्षुहरू मध्येका) दुइजना भिक्षुहरू कीटागिरिमा नित्यवासी भई बस्दथे । उनीहरू निलंज्जी तथा अनाचारी थिए । उनीहरू फूल रोप्दथे र रोप्न पनि लगाउँदथे । फूलको माला पनि बुन्दथे र बुन्न पनि लगाउँदथे । यसि मात्र होइन कुलस्त्रीहरूसँग एउटै थालमा खान्द्धन् । एउटै आसनमा पनि बस्द्धन्, एउटै बछान्नमा पनि लेट्द्धन्, विकाल समयमा खान्द्धन् पनि रक्सी आदि मादक पदार्थ पनि पिउँछन्, नाचगान पनि गर्छन्, नाचगान गर्नेहरूसँग पनि नाचगान गर्छन्, टाउको टाउको जोडी स्त्रीहरूसँग सेल्द्धन् र अनेक प्रकारका सेलहरू पनि सेल्द्धन् । श्रमण सारूप्य नभएको अशोभनीय आचरण गर्छन् ।

त्यसबखत एकजना भिक्षु काशीमा वर्षावास बिताई भगवान्को दर्शनार्थ श्रावस्ती जाँदा बीचबाटामा पने कीटागिरिमा बास पन्थ्यो । अनि

1. अ. नि-४. पृ. २५४: सञ्चभेदसुत्त, आपत्तिभयवग्गो ।

यो सञ्चभेदको कुरा लेखकको संक्षिप्त कथा सहित धर्मपदको पृ. ३३ मा उल्लेख भएको छ ।

भोलिपल्ट पूर्वाण्ह समयमा चीवर पहिरी पान्न-चीवर ग्रहण गरी कीटागिरिको सडकमा प्रसन्नतापूर्वक चक्षुपथ संयमित गरी शान्त भावले भिक्षाटन् गए । त्यस भिक्षुलाई देखेर मानिसहरूले यसो भने - “को हो यो भिक्षु जो कि छोक्रिएर भुइँताकी चुपलागेर भिक्षा माग्न आउँछ ! हाम्रा आर्यहरू अश्वजित् र पुनर्बसु चाहिं कति हँसिला स्वभावका छन् र कति स्वागत भाषी छन् । वहाँहरू शीर ठाडो पार्नुहुन्छ र भुइँमा ताक्कनु हुन्छ । अगाडितिर आई कुरा पनि गर्नुहुन्छ तथा हाँसी हाँसी मीठो बोल्नु-हुन्छ । त्यस्तालाई पो भिक्षा दिइन्छ ।”

त्यस बखत एक उपासकले यी भिक्षुलाई देखेर अगाडि गई “भन्ते ! भिक्षा पाउनु भयोके ?” भनी सोध्दा उनले नपाएको कुरा बताएपछि सो उपासकले उनलाई आफ्नो घरमा लगी भोजन गराई उनीसँग कहाँ जाँदै हुनुहुन्छ भनी सोधे । उनले श्रावस्तीमा जाने कुरा बताएपछि उपासकले भने-- ‘भन्ते ! यहाँ कीटागिरिमा वस्ने भिक्षुहरू असाद्दे निरञ्जी र अतःचारी छन् । उनीहरूको कारणले गर्दा दानपथमा हानी हुँदै छ । शीलवान् भिक्षुहरू आउन छाडे । यस विषयमा मेरो बचनबाट भगवान्लाई बिन्तिगरी विहारको व्यवस्था राम्रो गराईदानुहन बिन्ति गरिदिनु होला ।’

सो भिक्षु श्रावस्ती पुगेपछि भगवान्लाई कीटागिरिमा आफुले अनुभव गरेका कुरा र सो उपासकले भनेका कुरा बिन्तिरेग ।

अनि यसे प्रसंगमा भगवान्ले भिक्षुहरूलाई एकत्रित पार्नुभई

दुश्शीली अनावारीहरूको निन्दागरी सुशील सदाचारीहरूको प्रशंसा गरी धार्मिक कथा सुनाई सारिपुत्र र मौदगल्यायनलम्ह यस्तो भन्नुभयो—“सारिपुत्र ! कीटागिरिमा गई अश्वजित् र पुनर्बंसु भिक्षुहरू सहित उनीहरूका भिक्षुहरूलाई कीटागिरिबाट निष्कासन गर<sup>१</sup> ।”

त्यनपद्धि भगवान्सँग निष्कासन गर्ने तरिका सोधनु भई स्थविर कीटागिरिमा जानु भयो ।



अर्को एकदिन जब देवदत्त भिक्षुले राजगृहमा संघभेद गरी तरुण तरुण वृजिपुत्रक पांचशय भिक्षुहरू लिएर गयाजीर्णमा गएका थिए तब सारिपुत्र र मौदगल्यायन भगवान्कहाँ गई अभिवादन गरी एकछेउमा बस्नुभयो । अनि एकछेउमा बस्नु भएका सारिपुत्र स्थविरले भगवान्लाई यस्तो भन्नुभयो—“भन्ते ! देवदत्तले संघभेदगरी पांचशय जति भिक्षुहरू लिएर गयाजीर्णमा गए ।”

“सारिपुत्र ! त्यस्ता तर्या तरुण भिक्षुहरूको ऊपर तिमीमा

1. चुल्ल. घ. पा. पृ. १९-२४: पञ्चाजनीयकम्म, कम्मवस्त्रधकं ।

रहणा छेन कि कथाहो ? सारिपुत्र ! ती भिक्षुहरूलाई हुःख कष्ट हुनुमन्दा  
अगाडि तिमी त्यहा जाऊ ।”

अनि सारिपुत्र र मौद्गल्यायन स्थविरहरू बहाँ गएर वी भिक्षुह-  
रूताई स्तोत्रापन्नमा प्रतिष्ठित गराई ती भिक्षुहरूलाई लिएर राजगृहमा  
फर्कनुपयो ।

x                    x                    x



1. चूल. व. पा. पृ. ३००: सञ्चभेदकथा, सञ्चभेदकथन्वकं ।

## परसंप्रह र ज्ञातिसंग्रह

राज्यगृहमा राजदण्ड पाएकाहरूको प्राणहत्या गर्ने तस्वदाठिक चोरधातक भन्ने एक पुरुष थियो । उसले आफ्नो जीवनमा शयकडौ मानिसहरूलाई काट्थो । बुढो भएपछि उसले अघि अघि ऊँ मानिसहरूलाई काट्न नसकेपछि उसलाई सो कामबाट मुक्त गराइदिए । मानिसकाट्ने कामबाट मुक्त भएकै दिनमा उ नदिमा गई नुहाईभुवाई गरी चुनेको लुगा लगाई सुस्वादिला खानाहरू खानको लागि तयार गरिरहेको थियो ।

सातदिन सम्म निरोधसमाप्तिमा बसी उठ्नु भएका सारिपुत्र स्थविरले त्यसदिन बिहान सबैरै कसलाई संग्रह गर्न सकुंला भनी विचार-मर्दी सो तस्वदाठिक पुस्तलाई देख्नुभएपछि भिक्षापात्र लिई भिक्षाटन्को निमित वर्हा उसको घर अगाडि पुग्नुभयो । यत्तिकैमा सो तस्वदाठिक पुरुषले मोच्यो— “अहो ! कस्तो सौभाग्य ! आजै मात्र मानिस काट्ने कामबाट मुक्त भई ; अ जै सुस्वादिला खाना खानको निमित तयार गरिरहेको छु र आजै मेरो घर अगाडि स्थविर आउनुभई उभिइरहनु भएको छ ।

अवश्य पनि मैले स्थविरलाई भिक्षा दिनु पछं” भन्दै अगाडि राखेको खाना पन्छाई स्थविरको अगाडि गई स्थविरको हातबाट भिक्षापात्र मागी घरभित्र ल्पाई वहाँलाई भोजन अप्पित गङ्घो । स्थविरले धर्मोपदेश गर्नुभयो । तर उसले धर्मानुसार चित्तलाई ठीक ठाउँमा राख्न नसकेपछि स्थविरले “उपासक ! किन तिमीले धर्मोपदेश अनुसार चित्तलाई ठीक ठाउँमा राख्न सकेनां ? भनी सोध्दा उसले आफ्नो जीवनमा गरेको अपराधको बारेमा सूचित गङ्घो । पछि स्थविरले “अब मैले यसलाई छकाउनु पङ्घो” भनी “के त तिमीले आफ्नो खुमीले मानिस मारेकाहाँ कि अथवा राजाले मान लगाएको हो ?” भनी सोध्दा मूढ स्वभावको उसले “मैले आफ्नो खुसीले मारेको नहुँदा मलाई पाप छैन” भन्ने ठानी मन हलुका पारी पुनः वहाँले गरेको उपदेश अनुसार मनमा लगाई स्रोतापत्ति मार्गको यतातिरको ज्ञानमा पुरन समर्थ भयो । स्थविर पनि अनुमोदन गरी फर्कनु भयो । स्थविरलाई छाडी फक्किरहेको बेलामा गाईको भेषमा आएको एक यक्षिणीले उसलाई हानी मारिदिई । उ मरणाल्लि तुष्टिदेवलोकमा उत्पन्न भयो ।

पछि धर्मसभामा भिन्नुहरूको कुरा चल्यो - ‘चोरमानै तस्वदाठिक चउन्न वर्षसम्म मानिसहरू मारी आजै त्यस कामबाट मुक्त भयो र आजै स्थविरलाई दान दिई मृग्युभयो । उ कहाँ जन्म्यो होला ?’ यस्ति-कैमा शास्ता आउनुभई “भिक्षुहो ! के कुरागरी यहाँ बसिरहेका थियो ?” भनी सोध्दा उक्त कुरा भिन्नुहरूले भनेपछि शास्ताले “तुष्टिदेवलोकमा उत्पन्न भयो” भनी भन्नुभयो ।

“यतिका दिनसम्म मानिस माने कामगर्ने उ कसरी त्यहाँ पुग्यो होला ?”

“भिक्षुहो ! हो, ठुलो कल्याणमित्र भेट्टिएकोले सारिपुत्रको धर्मोपदेश सुनी अनुलोम-ज्ञान प्राप्तगरी मरणपछि तुषितदेवलोकमा उत्पन्न भएको हो ।”

“भन्ते ! अनुमोदन धर्मदेशनाभन्दा उसले गरेको अकुशलकर्म धेरै छन् । अनि कसरी यतिकैले त्यस्तो विशेषता पाउन सक्योहोला ?”

“भिक्षुहो ! मेरो उपदेशलाई ठोरै वा धेरै भनी प्रमाण नगर । यदि अर्थ पूर्ण छ भने एउटै वाक्य पनि श्रेष्ठ हुन्छ” भनी धर्मपदको सहस्रवर्गमा यो गाया बताउनु भयो<sup>१</sup>—

“सहस्रमधिके वाचा, अनत्यपद संहिता ।

एकं अत्यपदं सेव्यो, यंसुत्वा उपसमति<sup>२</sup> ॥”

अर्थ—

“अनर्थपदले युक्त हजारों वचन भन्दा पनि अर्थयुक्त भएको एक पद भए पनि श्रेष्ठ छ जुन सुनेर उपशान्त हुन्छ ।”

X                    X                    X

1. धर्म. प. अ. क. पृ. ३८७-९०: तम्बदाठिक चोरवत्थ, सहस्रवर्गो ।
2. धर्म. प. पा. पृ. २६: सहस्रवर्गो, गा. नं १००.

राजगृहमा सुमन भन्ने सेठ थिए । उनको घरमा पूर्ण वा पूर्णसिंह<sup>१</sup> भन्ने एक दरिद्री ज्यालादार कामगारी जीविका गर्दथ्यो । उसको घरमा एउटी भार्या र एउटी उत्तरा<sup>२</sup> भन्ने छोरी थिए ।

एकदिन राजगृहमा सातदिनसम्म उत्सव मनाउनपछि भन्ने घोषणाभयो । अनि कामवामगनंको निमित्त आएको पूर्णसँग सेठले सोधे— “हे दाइ ! अहिले हामीहरूको सातदिनसम्म उत्सव मनाउन पर्ने छ । तिमी के गच्छौ ?”

“हे साहुज्य ! उत्सव मनाउने भनेको धनीहरूको निमित्त हो । हामी जस्ता गरीब नाई कहाँको उत्सव ! गाईहरू पाएमा खेत जोत्न जानेछु” भनी पूर्णले भन्यो ।

अनि उ खेतमा जानुभन्दा अगाडि आफ्नी जहानलाई “भद्रे ! आजदेखि नागरिकहरूले सातदिनसम्म उत्सव मनाउदै छन् । अतः आज तिमीले मलाई दोब्बर खाना बनाएर स्थाऊ” भनी उ खेतमा गयो ।

1. अ. नि. अ. क. I. पृ. २४०: उत्तरानन्दा, एककनिपातवण्णामा चाहिं ‘पूर्णसिंह’ भनिएको छ र धम्म. प. अ. क. पृ. ६१०: उत्तरायव-त्युमा ‘पूर्ण’ भनिएको छ । वि. व. पृ. ५१: उत्तराविमानन्दुकथा ।
2. वि. व. अ. क. पृ. ५१: उत्तराविमानवस्थ्युमा उसकी भार्या र छोरीको नाम पनि ‘उत्तरा’ रहेको कुरा उल्लेख भएको छ ।

त्यसदिन सारिपुत्र स्थविर एकहप्तासम्म निरोधसम्पत्तिमा बसी उठनु भएको थियो । अनि वहाँले कसलाई संग्रहगर्न सकुला भनी विचारगर्दा पूर्णलाई आफ्नो ज्ञानरूपि जालमा देख्नुभयो । अनि वहाँले “के यसले मलाई संग्रहगर्न सकला ? के यो श्रद्धावाग् छ ?” आदि विषयमा विचार गर्नुभयो । जब वहाँले सकारात्मक कारण देख्नुभयो तब वहाँ पात्र-चौवर लिई उसको सेततिर जानुभयो र त्यहाँ एक कुवाको छेउमा बसी कुवातिर हेरिरहनुभयो । स्थविरलाई देख्नेबित्तिकै पूर्ण हलो छाडेर स्थविरको अगाडि आई पञ्चाङ्गले बन्दना गरी वहाँलाई दतिवन चाहेको होला भनी हत्तरपत्त दतिवन तथारपारी ल्याइदियो । अनि वहाँले पात्र र पानीद्वान्ते कपडा निकाली उसको हातमा दिनुभयो । उसले स्थविरलाई पानी चाहेको रहेछ भनी पानी द्वानी पात्रमा पानी ल्याइदियो । त्यतपछि स्थविरले सोचनुभयो— “यो पूर्ण अरुको घर पञ्चाडि वस्थ । यदि म अहिले भिक्षाटन्को निमित्त गएँ भने यसकी भायीले मलाई देख्ने छैन । अतः यसकी भाया भात लिएर बाहिर न आएसम्म यहीं बस्नेछु ।” अनि उसकी भाया घरवाट निःकसकेको याहापाई वहाँ भिक्षाटन्को निमित्त जानुभयो । उसले बाटाको बीचमा स्थविरलाई देखी । अनि सोचन्थाली— “कहिले कहिले दिनेवस्तु हातमा भएर पनि स्थविर भेटिदैन् । कहिले कहिले स्थविर भेटिदा हातमा केही दिनेवस्तु हुन्न । आज चाहिं स्थविर पनि भेटे हातमा दिनेवस्तु पनि छ । के वहाँले यस्तो रुखामुक्का भात स्वीकारी हामीलाई संग्रह गर्नु हुन्ने छहोला ?” यति सोची खानाको भाँडो भुइँमा राखी स्थविरलाई

पञ्चाङ्गले वस्त्रना गरी “भन्ते ! यो रुखासुक्खा छ भन्ने न ठानी दासलाई संग्रह गर्नुहोस्” भनी भनी । स्थविरले भिक्षापात्र अगाडि बढाउनुभयो । उसले भाँडाबाट भात खन्याइदिई । आधा जति खन्याउँदा स्थविरले भिक्षापात्र ढाक्नुभयो । उमले भनी “भन्ते ! भाँडोमा एकैजनाको लागि मात्र खाना छ । यसलाई दुइभाग गर्न सकिन्न । सबै लिनुहोस् । इहलौकिक संग्रह होइन पारलौकिक संग्रह गर्नुहोस्” भनी सबै खाना बहाँको भिक्षापात्रमा खन्याइदिई । यसपछि उसले “तपाईंले पाउनु भएको धर्मलाई मैले पनि पाउनसकूँ” भनी प्रार्थना गरी । स्थविरले पनि “त्यस्तै होस्” भनी आशिर्वाद दिनुभयो । अनि नजिकैको फानी भएको ठाउँमा वसी बहाँले भोजन गर्नुभयो ।

उ घर फर्केर यता उता गरी चामल खोजी छिट्ठिटो भात पकाई खेतमा गई । *Dhamma.Digital*

उता उसको पति पूर्ण अंदेर भएर पनि भात ल्याइ नपुऱ्याएकोले भोकले र घामले गर्दा थाकी गोस्हृष्ट छाडी एक रुखमनि बसी बाटो हेरिरहेको थियो । अनि भात लिएर आइरहेकी उसकी भार्याले पतिलाई देखेर “मी भोकाएर बाटो हेरिरहेका छन्” भनी सोची । फेरि सोचनथाली “यदि ममाथि रिसाए भने मैले दिएको दानकार्य निरर्थक हुनेछ । अतः अगावै मैले दान दिएको कुरा बताउनु पर्छ” भनी त्यहाँ पुग्नेबित्तिकं “स्वामी ! आज एकदिन नरिसाउनुहोला, मैले गरेको दानकार्यलाई निरर्थक नपार्नुहोला । हुनत म वेनैमा आएकी थिएँ किन्तु बीच बाटामा

धर्मसेनापति सारिपुत्र स्थविरलाई भेटे र तपाईंको भात जम्मै मैले वहाँलाई चढाईं र पुनः घरमा फर्केर यताउतागरी चामल खोजी भात पकाएर ल्याएकोहुँदा अबेर हुनगयो ” भनी भनी ।

“के भनेकी ? भद्रे ! ” भनी केरि केरि सोधेर आफूले पनि वहाँलाई पानी र दतिवनद्वारा उपस्थान गरेको कुरा हर्षपूर्वक सुनाई “मेरो भाग भात स्थविरलाई दानदिएर तिमीले राम्रै काम गन्यो” भनी अनुमोदन तया अभिनन्दन गन्यो । अनि भात खाइसकेपछि थाकेको हुँदा उ उसको काखमा निदायो ।

केहिचितपछि विउँकिरा पूर्णले खेतमा सबैको सबै सुनका ढिक्काहरू देखी “भद्रे ! मेरो आँखाले खेतमा सुने सुन देख्छ ! आँखा धमिलिएकाले यस्तो देखिएको होकि क्याहो, हेर त तिमीले” भनी भन्यो । उसकी स्वास्नीले हेर्दा पनि सुने सुन देखी ।

अनि राजाकहाँ गई उनीहरूले यो खबर सुनाए । उनीहरूलाई राजाले श्रेष्ठोपदको छत्र प्रदान गरे ।

।  
X            X            X

अर्को एकदिन वहाँले एक गरीबभन्दा गरीब सातबर्षीय लोकक

1. अम. प. अ. क. पृ. ६१०-१६: उत्तराभवत्यु, कोषवभ्यो ।

भन्ने केटोलाई प्रब्रजित गराई संग्रह गर्नुभएको मात्र होइन उसलाई अरहत् फलमा समेत प्रतिष्ठित गराई उद्धार गर्नुभएको थियो ।

सो लोसक यतिको अमागी थियो कि प्रब्रजित भएर पनि उसले यस जीवनमा कहील्ये पनि पेटभरी खान पाएको थिएन । यस्तो अवस्थामा लोसक भिक्षुको परिनिवारण ढुने दिनमा सारियुत्र स्थविरले बाफ्ने हातले भिक्षापात्र समाती उसलाई पेटभरी पायम खुवानु भएको थियो । यस जीवनमा लोसकले पेटभरी खाना खाएको यहि नै हो ।

भनिन्छ कि अघि एक जन्ममा लोसकले अरहन्तलाई भनी दिएको खाना ईर्ष्याको कारणलेगर्दा उनलाई नदिई सो खाना आगोमा हालिदिएको थियो । त्यसैको फलस्वरूप आज उनले यस्तो भोग्नु परेको हो<sup>१</sup> ।

Dhamma.Digital

×            ×            ×

आवस्तीवासी समितिगुप्त भन्ने एक ब्राह्मणपुत्र बुद्धको उपदेश-द्वारा प्रसन्नभई कुनै एक समयमा प्रब्रजित भएकायिए । पछि उनलाई कुष्टरोगले पीडा दियो । उनको शरीरका अंगप्रत्यङ्गहरू खस्न याले रगत पनि बहन यालेको थियो ।

1. सोसक जातक, नं. ४१. यस सम्बन्धी सविस्तर कुरा लेखकको जा. सं-४. पृ. ११९ मा हेर्नु ।

एक दिन धर्मसेनापति सारिपुत्र स्थविर रोगी हेतंको निमित्त जांदा उनलाई देखेर “आवुसो ! जबसम्म स्कन्ध रहिरहन्थ तबसम्म दुःख भई ने रहन्थ । वेदना स्कन्ध न भएमा मात्र दुःख हुनेछैन” भनी वेदनाको सम्बन्धमा विपश्यना कर्मस्थान बताई फर्कनु भयो । अनि समितिगुप्त भिक्षुले यस उपदेशमा मन राखी विपश्यना बढाइ षडभिज्ञ लाभी भई अरहन्त भए<sup>१</sup> ।

X            X            X

एकदिन जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ गई आयुष्मान् अनुरुद्धले यसो भन्नुभयो— “आवुसो सारिपुत्र ! यहाँ म दिव्यचक्षुद्वारा हजारीं लोक देखन सकछु, मेरो वीर्य उत्साहजनक छ, मेरो स्मृति उपस्थित छ तैपनि मेरो चित आस्त्रबाट विमुक्त हुन सकेको छैन ।”

अनि आयुष्मान् सारिपुत्रले भन्नुभयो— “आवुसो अनुरुद्ध ! जो तिमी दिव्यचक्षुद्वारा हजारीं लोक देखन सकछु भनी भन्दछी यो तिम्रो ‘अस्मिमान हो’ जो तिमी मेरो वीर्य उत्साहजनक छ भनी भन्दछी यो तिम्रो ‘उद्धच्च हो’ र जो तिमी मेरो स्मृति उपस्थित छ भनी भन्दछी यो तिम्रो ‘कुकुच्च हो’ । आवुसो अनुरुद्ध ! यी तीन कारणहरूलाई छाडेर अकृतधातुमा चित लागाऊ ।”

1. थेर. गा. अ. क. I. पृ. १७६: समितिगुप्तत्थेरस्स गाथा वर्णना ।

अनि आयुष्मान् अनुरुद्ध यी तीन कारणहरूमा मन नराखी  
अमृतधातुमा मन राखी एकले एकातन्मा बसी प्रवत्तन गर्दागर्दे अरहन्त  
हनुभयो<sup>१</sup> ।

X            X            X

अर्को एकदिन भगवान् श्रावत्तीमा बसिरहनुभएको बेलामा  
विभिन्न दिशाबाट आएका तीसजना जति भिक्षुहरू आई भगवान्‌लाई  
अभिवादन गरी एकछेउमा बसे । त्यस बखत उनीहरूको अरहन्त हुने  
उपनिशय देखेर आयुष्मान् सारिपुत्रले भगवान्‌संग यस्तो प्रश्न सोधनु-  
भयो- “भन्ते ! दुइवटा धर्म भनी भन्दछन् ती के के हुन् ?” “सारि-  
पुत्र ! दुइवटा धर्म भनी समथ र विपश्यनालाई भनिन्दू” भनी  
भगवान्‌ले उत्तर दिनुभयो । यो धर्मदेशना सुनी ती भिक्षुहरू अरहन्त  
भए<sup>२</sup> ।

Dhamma.Digital

X            X            X

सारिपुत्र स्थविरले न केवल पारमार्थिक रूपले मात्र संग्रह गर्नु-

1. अ. नि-३, पृ. २६२: दुतिय अनुरुद्धसुत्तं, कुसिनारावरगो । यस्तैगरी  
अ. नि-८, पृ. २३०-३६ मा पनि अनुरुद्धमहाबितवक सूचको कुरा  
सुनेर आयुष्मान् अनुरुद्ध अरहन्त भएको कुरा उल्लेख भएको छ ।

2. अम्म. प. अ. क. पृ. ७६७: अनुरुद्धमिक्तुष्टु, आद्यानवरगो ।

हुन्छ बल्कि आवश्यकतानुसार भौतिक पदार्थद्वारा पनि संग्रह गर्नु भएको कुरा त्रिपिटकमा यत्र तत्र उलेख भएको पाइन्छ । जस्तै-

एकदिन राहुलमाता भिक्षुणीलाई पेट दुख्न थाल्यो । यो देखेर राहुल कुमार श्रामणेर अँध्यारो मुख लगाई आफ्ना उपाध्याय सारिपुत्र स्थविरकहाँ गई उभिइरहे । अनि स्थविरले कारण सोधनुहुँदा राहुलले आँमालाई पेट दुखिरहेको र सबर मिसिएको आँपको रस पाएमा रोग निको हुँस्यो भनी भन्दा वहाँले कोशल राजाको दरबारमा गई सबर मिसिएको आँपको रस प्राप्तगरी दिनुभयो<sup>१</sup> ।



अर्को एकदिन यस्तै हुँदा राहुल श्रामणेरले भने जस्तै स्थविरले माछाको रस प्राप्तगरी दिनुभएको थियो<sup>२</sup> ।

Dhamma.Digital



एकदिन श्रावस्तीमा एक गरीब बुढी आएर भोजन गराउनको निमित्त एकजना भिक्षु मागदा त्यस बखत सारिपुत्र स्थविर मात्र हुनु

1. यस सम्बन्धी विस्तृत कुरा जान्न चाहनेले लेखकको जा. सं-४. पृ. ४४ मा अभन्तरजातक, नं २८१ हेर्नु ।
2. सविस्तर कुराको लागि लेखकको जा. सं-४. पृ. ६१ मा शुपत्तजातक, नं. ३९२ हेर्नु ।

भएकोले वहाँलाई लैजानू भनी सूचना दिए । सो बुढीले पनि स्थविर विहारबाट ननिस्कनुञ्जेल सम्म बाटो हेरिरही । पछि निस्कनु भएपछि वहाँलाई निम्तोगरी आफ्नो घरमा लगी । भोजनपछि स्थविरले अनुमोदन धर्मोपदेश गर्नुभयो र यो सुनेर बुढी स्रोतापत्ति फलमा प्रतिष्ठित भई । यसरी गरीब बुढीलाई वहाँले संग्रह गर्नुभयो । यति मात्र होइन त्यसेदिन राजा तथा महाजनहरूले पनि उसलाई अनेक धन दिए<sup>१</sup> ।

×            ×            ×

अर्को एकदिन श्रावस्तीमा बस्ने केही विरेचन पिएका भिक्षुहरूको निमित्त सुस्वादिला भोजन चाहिएकोले उनीहरूका उपस्थाक भिक्षुहरूले त्यस्तो भोजन पाउने आशाले भोजनालय भोजनालय भएको एक सडकमा भिक्षाटन्गर्दा पनि केही पाउन नसकी त्यसै फर्के । अनि अबेरगरी भिक्षाटन् जानुद्दैन स्थविरले बीच बाटामा उनीहरूलाई भेटेपछि सो कुरा बुझी वहाँले उनीहरूलाई फेरि उही सडकमा भिक्षाटन् गराई उनीहरूले चाहे जस्तै सुस्वादिला भोजन प्राप्त गराइदिनु भएको थियो<sup>२</sup> ।

×            ×            ×

1. यस सम्बन्धी सविस्तर कुरा लेखकको जा. सं-४. पृ. ३५ मा कुण्डकुञ्चिसिन्धव जातकमा उल्लेख भएको छ
2. यस सम्बन्धी सविस्तर कथा लेखकको जा. सं-४. पृ-७९ मंसजाकत नं. ३१५ मा उल्लेख भएको छ ।

एकदिन स्थविरका मामा हुने एक ब्राह्मणलाई बुद्धकहाँ लगी वहाँबाट धर्मोपदेश सुनाई स्रोतापत्ति फलमा प्रतिष्ठित गराउनु भयो<sup>१</sup> ।

×            ×            ×

अर्को एकदिन स्थविरले आफ्ना साथी ब्राह्मणलाई दुदकहाँ लगी उपदेश गराउनु भई स्रोतापत्ति फलमा प्रतिष्ठित गराउनु भयो<sup>२</sup> ।

×            ×            ×

संयुतनिकाय अर्थकथा भाग-२ पृ. १८७: देववह सूत्रबर्णनाले “वहाँले मातिसहरूलाई यस्तो प्रकारले संग्रह गर्नुहुन्छ र वहाँको उपदेशबाट अरहन्त हुने प्राणीहरूको गिन्तिछैन । यसरी वहाँले धर्मद्वारा प्राणीहरूलाई संग्रह गर्नुहुन्छ” भनी उल्लेख गरेको छ ।

×            ×            ×

सारिपुत्र स्थविरले कसरी संग्रह गर्नुहुन्छ भन्ने बारेमा सच्चवि-  
भज्जसुत्तवणनाले यसरी उल्लेख गरेको<sup>३</sup>छ-

१. यस सम्बन्धी अरु कुरा धर्म, प. अ. क. पृ. ४०१ सारिपुत्रमातुल ब्राह्मणवत्थु, सहस्रवर्गमा उल्लेख<sup>१</sup>भएको छ ।
२. यस सम्बन्धी सविस्तर कुरा धर्म, प. अ. क. पृ. ४०१: सारिपुत्र-सहायक ब्राह्मणवत्थु, सहस्रवर्गमा उल्लेख भएको छ ।

“सारिपुत्र स्थविरले आमिस संग्रह र धर्मसंग्रहद्वारा संग्रह गर्नुहुन्छ । यस प्रकार संग्रह गर्ने हुनाले वहाँलाई आँमा जस्तै भनी संज्ञा दिइएको छ । जस्तै गर्भिणी आँमाले नौ दश महिनासम्म अनेक पौष्टिक पदार्थ खाई गर्भको वालकलाई हुकाउँछे र जन्मेपछि पोषणको लागि धाई आँमाको हातमा सुमिष्ठिदिन्द्वे त्यस्तै प्रकारले सारिपुत्र स्थविरले आफ्नो होस् वा अकाको होम् शिष्यहरूलाई दुइवटा संग्रहद्वारा संघर्हगर्दै, रोगीको उपस्थान गर्दै, कर्मस्थानदिई शिष्यहरूलाई स्रोतापत्ति फलमा प्रतिष्ठित गराउनु हुन्छ । स्रोतापन्न भएपछि अब यिनीहरू अपाय आदि दुर्गतिबाट मुक्तभए । अब यिनीहरू आफैले पुरुषार्थगरी उत्तरोत्तर फल पाउन सक्छन् भन्ने विचार नगरी नयाँ नयाँ शिष्यहरूलाई पनि उपदेश गर्नुहुन्छ । मौद्गल्यायन स्थविरले पनि यस्तै प्रकारले संग्रह गर्नुहुन्छ र तल्लो तीन फलमा पुरोपछि पनि उपेक्षा गर्नुहुन्न । किनभन्ने वहाँलाई यस्तो लाग्छ । भगवान्‌ले भन्नुभएको छ कि अलिकता गुह भए पनि गुहको गन्ध आउँच्छ नै । भगवान्‌ले यो पनि भन्नुभएको छ कि कुनै हालतमा पनि भव (=जन्म) को प्रशंसा गर्दिन । त्यसैले शिष्यहरू अरहन्त नभएसम्म उपेक्षा गर्नुहुन्न । त्यसैले भगवान्‌ले वहाँहरूलाई आँमा र धाई आँमाको उपमा दिनु भएको हो<sup>१</sup> ।”

X                    X                    X

जीवनको अन्तिम अवस्थामा पनि वहाँ परसंजहको कामना

1. ईर्नू लेखकको दृ. श्रा. च. भा- १ दृ. १० ना ।

समर्पित हुनुहुःथ्यो भन्ने कुरा वहाँले आफुलाई गालिगर्ने आफ्नी आँमालाई अन्तिम अवस्थामा संग्रह गरी स्रोतापत्ति फलमा प्रतिष्ठित गराउनु भएको कुरा अर्थकथाहरूले उल्लेख गरेकाछन् । ।

×            ×            ×

यस्तै यस्ता गुण भएकाले एकदिन भगवान् बुद्ध शाक्यजनपदको देवदह भन्ने शाक्यहरूको निगममा बसिरहनुभएको बेलामा “अपलोकेय, भिक्खुवे, सारिपुत्रं” । सारिपुत्रो, भिक्खुवे, पण्डितो, भिक्खूनं अनुग्रहाहको सब्रह्मचारीनं” भनी भन्नु भएको हो । अर्थात्—“भिक्खुहो ! सारिपुत्र-लाई भेटेर जाऊ । भिक्खुहो ! सारिपुत्र पण्डित छन् र सब्रह्मचारीहरू-लाई अनुग्रह गर्ने हुन्” भनी भन्नुभएको हो<sup>१</sup> ।

×            ×            ×

*Dhamma.Digital*

आपनो अपदानमा सारिपुत्र स्थविरलाई राजगृहमा भिक्षाटन् गरिरहनुभएको बेलामा बड्दीस स्थविरले देवेर आफू निकै प्रभावित भएको र पछि वहाँसँगै बुद्ध भगवान् कहाँ गई प्रब्रजित भएको कुरा

1. दी. नि. अ. क. II. पृ. २५८: महापरिनिब्बानसुत्तवण्णना; सं. नि. अ. क. III. पृ. १७६: चुन्दमुत्तवण्णना, नालन्दावगो । यस सम्बन्धमा अरु सविस्तर कुराहरू अगाडि परिनिर्वाण कथामा उल्लेख भएका छन् ।
2. सं. नि. II. पृ. २४५: देवदहमुत्तं, खन्धसंयुतं ।

यसरी उल्लेख गरेकाछन्—

“यदाहं विड्जुतं पत्तो, ठितो पठम योव्वने ।

तवा राजगहे रम्मे, सारिपुत्तमहदसं ।

“पिण्डाय विचरन्तं तं, पत्तपाणि सुसंबुतं ।

भलोलर्किख मितमार्णि, युगमत्तं निविखतं ॥

“निपच्च सिरसा पादे, पब्बाजेहीति मं ब्रवि ।

ततो मं स महापुञ्जो, बुद्धसेट्टमूपानयि<sup>१</sup> ॥”

अथं—

“जब म जीवनको प्रथम बैशमा युगेको थिएँ तब मैले सारिपुत्र स्थविरलाई हातमा भिक्षापत्र लिई यताउता नहेरी चाहिने जति मात्र हेरी वचनसंयम गरी राजगृहमा भिक्षाटन् गइरहेको देखें । अनि मैले वहाँसँग विनष्टापुर्वक प्रब्रज्या गराउनुहोस् भनी विन्तिगरें । वहाँ महाप्रज्ञावान्ले मलाई श्रेष्ठ हुनुभएका बुद्धकहाँ लैजानु भयो ॥”

वज्ञीस स्थविरलाई प्रब्रजित गराउनुमा स्थविरले यसरी महत तर्नु भएको थियो । पछि वज्ञीस स्थविर अरहत् भई चाँडे बुङ्न सबने (पटिभान) हरू मध्येमा अप्रहुनु भयो<sup>२</sup> ।

X

X

X

1. अप. दा. पा. पृ. १४७-४८ वज्ञीसत्थेर अपदानं ।

2. अ. नि-१. पृ. २४: एतदगवग्गो ।

## अन्योन्य छलफल

उपरोक्ताकारले प्राणीहरूको संग्रह गर्दै धर्मप्रचार कार्यमा संलग्न-  
रहनु भएका स्थविरले विभिन्न प्रकारका मानिसहरूसँग प्रश्नोत्तर र  
छलफल गरी उनीहरूलाई धर्मविबोध गराउने प्रयत्न गर्नुहुन्थ्यो भन्ने  
कुरा निम्न उदाहरणबाट प्रष्ट हुन्थ्य ।

*Dhamma.Digital*

राजगृहमा एक सेठकी छोरी थिइन् । उनको नाम 'भद्रा'  
थियो । तरुणी भएपछि उनले आफ्नो इच्छाले मार्न लगिरहेको एक  
पुरुषसँग बिहे गरिन् । पछि सो पुरुषले सो स्त्रीलाई एक पर्वतमा लागी  
मार्न लाग्दा स्त्रीले नै सो पुरुषलाई पर्वतबाट खसाली आफू निगण्ठ  
सम्प्रदायमा गई केश लुछाई प्रब्राजित भइन् । पछि उम्रेर आएका  
केशहरू घुम्निएका हुनाले उनलाई 'कुण्डल केशा' अर्थात् घुम्निएका केश  
हुने भन्न थाले । हुँदा हुँदा पछि उनलाई 'कुण्डल केशा' वा 'भद्रा कुण्डल  
केशा' भन्ने नामले चिन्न थाले ।

उनले निगण्ठ सम्प्रदायका सबै शास्त्रहरू सिकिन् । आफू प्रब्र-

जित भएको सम्प्रदायमा त्यसभन्दा माथिको कुनै शास्त्र पढ्ने नभएपछि उनी जम्बुद्वीपको ठाउँ ठाउंमा गई मानिसहरूसँग शास्त्रार्थ गर्न थालिन् ।

अनि क्रमशः श्रावस्ती नगरमा पुगिन् । त्यस बखत त्यहाँ सारिपुत्र स्थविर पनि हुनु हुन्थ्यो । भद्रा कुण्डल केशाले श्रावस्ती नगरको एक छेउमा जम्बुवृक्षको एउटा हाँगा बालुवाको थुप्रोमा गाडी ‘जो मसँग शास्त्रार्थ गर्न चाहन्छ उसले यो हाँगा उखेलि देओस्’ भनी घोषणा गरिन् ।

सारिपुत्र स्थविर भिक्षाटन्को निमित्त श्रावस्ती नगरमा जाँदा यो देखेर “यो के हो ?” भनी सोधपूछ गर्दा कारण थाहा पाउनु भएपछि वहाँले हाँगा भाङ्न लगाउनु भयो । अनि कुण्डल केशाले हाँगा भाचि राखेको देखेर “कसले भाँचिको ?” भनी सोधदा सारिपुत्र स्थविरले भन्ने थाहा पाएपछि वहाँकहाँ गई अनेक सवाल गरिन् । स्थविरले सवैको उत्तर दिनुभयो । कुण्डल केशासँग अगाडि गर्ने कुनै प्रश्न रहेन । अनि स्थविरले उनलाई यस्तो भन्नुभयो— ‘तिमीले मसँग धेरै सवाल गरिसक्यो । अब तिमीसँग म एउटा सवाल गर्ने छु ।’ “हुन्छ, गर्नुहोस्” भनी भनेपछि स्थविरले “एउटा नाम भनेको के हो ?” भनी सवाल गर्दा उनले केही उत्तर दिन नसके पछि वहाँकै शरणमा पर्ने इच्छा व्यक्त गरेपछि स्थविरले “मेरो शरणमा पर्ने होइन यो लोकमा जगतगुरु बुद्ध भगवान् हुनुहुन्छ र वहाँकै शरणमा जाऊ” भनी उनलाई बुद्धकहाँ पठाउनु भयो र उनी वहाँगई बुद्धको शरणमा परी प्रवृत्तित भई अरहन्त

अनि छन् ।

एक समय पसूर भन्ने परिवाजक “जम्बुद्वीपमा वाद गर्नमा सर्वश्रेष्ठ म न हुँ” भन्दै जामुनाको हाँगा लिएर घुम्दै किर्दै श्रावस्ती नगरमा आइपुगे र त्यहाँ पनि उनले “जो मसंग वाद गर्न चाहन्छ उसले यो जामुनाको हाँगा भाँचोस्” भनी आनुवामा हाँगा गाडी नगरमा गए । सो ठाउँलाई घेरा लगाई मानिसहरू बसे ।

त्यसबाट सारिपुत्र स्थविर भोजनपछि श्रावस्तीबाट आउँदै हुनुहुन्थ्यो । अनि वहाँले यो देखेर “के हो ?” भनी सोध्दा सो कारण खताएपछि हाँगा भाँच्न लगाउनु भई जेतवनाराममा जानुभयो ।

परिवाजक पनि भिक्षाटनपछि भोजन गरी आइरहेको बेलामा यो देखेर “कसले यो हाँगा भाँच्यो ?” भनी सोध्दा मानिसहरूले “बुद्धश्रावक सारिपुत्रजे” भनी भन्दा उनी खुशी भई “आज मेरो विजय हुनेछ र श्रमणको पराजय हुनेछ” भनी प्रश्नोत्तर बुझ्न सक्ने मानिसहरू जम्मा गराई “श्रमण गौतमका अग्रश्रावकको प्रज्ञाको प्रतिभा हेन चाहने मसंग आऊन्” भनी घोषणा गरे ।

“पणितहरूको वचन सुन्नुपन्थो” भन्दै बुद्ध धर्ममा प्रसन्न हुने र अप्रसन्न हुने दुवै धरिका धेरै मानिसहरू भेला भए ।

१. थेरी गा. अ. क. पृ. ७९-८०: कुण्डलकेसा थेरीगाथा अट्कथा ।  
यस सम्बन्धमा सविस्तर कुरा लेखकको बु. श्रावि. च. भाग-१,  
पृ. ४८८ देखि उल्लेख भएको छ ।

भनि पसूर परिग्राजक “यस्तो मने यस्तो भनेछु र यस्तो  
मनेमा यस्तो भनेछु” भन्दै मनमने गुन्दै जेतवन विहारतिर गए ।

त्यहाँ पुगेपछि विहारको भधिलितरं बसिरहनुभएका स्थविरसंग  
“मो प्रवजित ! तिमीले जामुनाको हाँगा भाँचिका हो ?” भनी सोष्ठा  
स्थविरले “हो” भनी भन्नुभएपछि पसूरले “त्यसोभए केही छलफल  
हुनेछ” भनी भने । स्थविरले “हुन्थ” भनी भन्नुभयो । अनि पसूरले  
“भमण ! त्यसोभए प्रश्न गर” भनी भन्दा स्थविरले उनलाई  
“परिग्राजक ! प्रश्न सोध्नु कठिन छ कि उत्तरदिनु ?” भनी सोध्नुभयो ।  
“मो प्रवजित ! प्रश्न सोध्ने भनेको कठिन छन । जेपायो त्यही सोध्न  
सकिन्द्यु । तर उत्तर दिनु भने कठिन छ” भनी भनेपछि स्थविरले  
“त्यसोभए तिमी प्रश्न सोध म उत्तर दिनेछु” भनी भन्नुभयो । त्यसपछि  
पसूरले “पुरुषहरूको ‘काम’ (=इच्छा, राग) भनेको के हो ?”  
भनी सोधे । स्थविरले “संकल्प राग नं पुरुषहरूको ‘काम’ हो ?” भनी  
भन्नुभयो ।

पसरी पसूर परिग्राजकसंग लामो छलफल भएको यियो ।  
जुन कुरा सुत्तनिपात<sup>१</sup> र सुत्तनिपात अर्थकथामा<sup>२</sup> समुत्सेष भएको छ ।

X

X

X

१. यस विषयमा अ. नि-६, पृ. ११६: निब्बेधिकसुत्त, महावग्गोमा  
हेतू ।

२. पृ. ३९६: पसूरसुत्त, अटुकघगो ।

३. II. पृ. ३९०-९१: पसूरसुत्तवण्णना, अटुकवग्गो ।

पस्तं गरी सच्चा र लोळा आदि भन्ने चारजना विदीषहिनी-हृष्टसंग पनि उपरोक्ताकारले वादविवाद तथा छलकल भएको पियो ।

देशालीबासी सच्चक निगण्ठकी सच्चा, लोळा, पटाचारा र सिवावतिका भन्ने चारजना बहिनीहरू वादपटु थिए । उनीहरू जम्बुद्वीपमा घुम्दा घुम्दै आबस्तीमा आइपुग्दा अघि अघि जस्तै बालुवामा जामुनाको शाखा गाडी “हामीसंग वाद गर्न चाहनेले यो शाखा उखेलोस्” भनी घोषणा गरी शहरभित्र पसे । अबेर गरी भिक्षाटन्को निमित्त जानुभएका स्थविरले नगरबाट फक्कंदा यो देखेर शाखा किक्न लगाई जानुभयो । ती निगण्ठीहरू आउंदा शाखा किक्कि राखेको देखो “कसले किकेको ?” भनी सोध्दा स्थविरले भन्ने सुनेपछि जेतबनमा गई उनीहरूले सारिपुत्र स्थविरसंग वाद गर्न थाले । उनीहरूले आफ्ने सिकिरासेका हजार-वाद सम्बन्धी प्रश्न सोधे । स्थविरले जन्मेको उत्तर दिनुभयो । यसपछि उनीहरू चूपलागेर बसे । अनि स्थविरले “तिमीहरूले मसंग हजारो प्रश्न सोध्यो र मैले पनि उत्तर दिए । अब तिमीहरूसंग म एउटा प्रश्न सोध्नेछु” भनी भन्नुभयो । उनीहरूले “हृष्ट, जानेको उत्तर दिनेछौं” भनी भने । स्थविरले “एउटा नाम भनेको के हो ?” भनी सोध्नुभयो । उनीहरूले उत्तर दिन सकेनन् । फेरि फेरि सोध्दा पनि उनीहरू चूपलागेर बसेपछि स्थविरले “कसको जय भयो त ?” भनी सोध्दा उनीहरूले “तपाइँको जय र हात्रो पराजय” भनी भनेपछि पुनः स्थविरले “त्यसोभए अब के गछौं त ?” भनी सोध्दा उनीहरूले “हात्रा आमा बाढुहरूले हामीहरूलाई यदि तिमीहरू गृहस्थद्वारा पराजित भयो भने उनीहरूसंग बिहे गर । यदि

प्रवजितद्वारा प्रवजित भयौ भने उनकं शिष्य बन” भनी भनेका छन् । स्थसनले हामी तपाईंके शिष्य बन्ने छ्यो । हामीलाई प्रवजित गराउनुहोस् भनी भने । “तिमी स्त्रीहरूलाई हामी प्रवजित गराउँदैनो । अतः हाम्रा पत्र लिएर भिक्षुणीहरूकहाँ गई प्रवजित होऊ” भनी उनीहरूलाई भिक्षुणीहरूकहाँ पठाउनु भयो । अनि उनीहरू भिक्षुणीहरूकहाँ गई प्रवजित भई चिरकाल नविटदै अरहत्तो भए ।

X

X

X

एकदिन नालक गाउँमा बसिरहनु भएका सरिपुत्र स्थविर-कहाँ गई जम्बुखादक भने परिब्राजकले अनेक विषयहरूमा प्रश्न सोधे । स्थविरले पनि सोधे साधेकाको उत्तर दिनुभयो । जम्बुखादक परिब्राजक स्थविरका भानिज थिए । यिनका प्रश्नहरू एकसे एक गहकिला थिए र उत्तर पनि । तर यिनले कुनै विशेषता प्राप्त गर्न सकेका थिएनन् । यिनले सोधेका प्रश्नहरूको पहिलो प्रश्न निर्वाण सम्बन्धी थियो । यसको उत्तर दिनुहुँदै स्थविरले “निर्वाण भनेको राग क्षय, द्वेष क्षय र मोह क्षय हो” भनी भनुभयो<sup>१</sup> । जम्बुखादक परिब्राजकले सोधेका सबै प्रश्नहरू लेखकको बु. प. भा-१, पृ. ३६६ मा संग्रहित छन् ।

X

X

X

१. पं. सू. II. पृ. २२३: चूलसच्चकमुत्तवण्णना ।

२. सं. नि. III. पृ. २२३: निब्बानपञ्चमुत्तं, जम्बुखादकसंयुतं ।

एकदिन कपिलवस्तुवासी आयुष्मान् पूर्ण मन्त्राणिपुत्र कपिलवस्तुबाट शावस्तीमा आइपुग्नु भएको थियो । सारिपुत्र स्थविरले बहाँको घेरे बयान सुन्नु भएको थियो । तर भेट भने भएको थिएन । जब एकजना भिभुले मन्त्राणिपुत्र शावस्तीमा आएको खबर सुनाए तब स्थविर विवाचिहारको निमित्त बहाँ बसिरहनुभएको शावस्ती मजिकको अन्धकबनमा जानुभयो । अनि संध्या समयतिर ध्यानबाट उठ्नु भई आयुष्मान् मन्त्राणिपुत्रकहाँ गई “आवुसो ! भगवान्‌कहाँ ब्रह्मचर्यवास गर्नुहुन्थ के ?” भनी सोधनुभयो ।

आयुष्मान् मन्त्राणिपुत्रले सकारात्मक उत्तर दिनुभयो । फेरि स्थविरले शील विशुद्धिको निमित्त भगवान्‌कहाँ ब्रह्मचर्यवास गर्नुहुन्थ के ?” भनी सोध्दा बहाँले “होइन” भनी भन्नुभयो । यसरी स्थविरले सप्तविशुद्धि सम्बन्धमा प्रश्न सोध्नु भएको थियो । यसरी छलफल भैसकेपछि स्थविरले “आवुसो ! तपाइँको नाम के हो र सब्रह्मचारीहरूले तपाइँलाई कसरी चिन्दछन् ?” भनी सोधनुभयो । बहाँले “मेरो नाम पूर्ण हो । सब्रह्मचारीहरूले मलाई मन्त्राणिपुत्र भनी चिन्दछन्” भनी भन्नुभयो । अनि स्थविरले बहाँको प्रशंसा गर्नुभयो । त्यसपछि मन्त्राणिपुत्रले पनि स्थविरसेंग बहाँको नाम सोध्नुहुन्दा स्थविरले “मेरो नाम उपतिःस हो । सब्रह्मचारीहरूले मलाई सारिपुत्र भनी चिन्दछन्” भनी भन्नुभयो ।

यसरी परस्पर परिचित भएपछि पूर्ण मन्त्राणिपुत्रले “शास्ता समान हुनुभएका शावकसेंग कुरा गरेर पनि मैले तपाइँलाई चिन्न

सकिन । यदि आयुष्मान् सारिपुत्र भनी याहापाएको भए तपाइँसँग यति लामो कुरा गर्ने थिइन” भनी प्रशंसा गर्नुभयो<sup>१</sup> ।

X

X

X

एकदिन आयुष्मान् महाकोट्ठिक संध्या समयतिर ध्यानबाट उठी जहौ सारिपुत्र स्थविर हुनुहुन्थ्यो त्यर्हा गई स्थविरसँग “आवृतो ! प्रज्ञा नभएको, प्रज्ञा नभएको (दुष्प्रज्ञो) भनी भन्दछन् । आवृतो कहिलेसम्म प्रज्ञा नभएको हुन्छ ?” भनी सोधनुभयो ।

“आवृतो ! जान्दिन जान्दिन भनुञ्जेलसम्म प्रज्ञा नभएको हुन्थ्य” भनी स्थविरले उत्तर दिनुभयो । यस्तै गरी आयुष्मान् महाकोट्ठिकले अनेको प्रश्न गर्नुभयो<sup>२</sup> ।

Dhamma.Digital

X

X

X

भगवान् श्रावस्तीमा बसिरहनुभएको बेलामा एकदिन आयुष्मान् समिद्ध र आयुष्मान् महाकोट्ठिक आयुष्मान् सारिपुत्रकही गए । अनि सारिपुत्र स्थविरले आयुष्मान् समिद्धसँग यस्तो सोधनुभयो—

१. बु. श्रा. च. भा-२, पृ. ८०: रथविनीतमुत्त ।

२. बु. श्रा. च. भा-२, पृ. १००: महाकोट्ठिकसूत्र । यस सम्बन्धी सबै कुरा उक्त सूत्रमै उल्लेख भएको छ ।

“आवृत्तो समिद्ध ! यो लोकमा तीन व्यक्तिहरू छन् । जस्तै कायसाक्षी, दृष्टि प्राप्त र श्रद्धाविमुक्त । यी तीन व्यक्तिहरू मध्येमा तपाइँलाई कुनचार्हि व्यक्ति सुन्दरतर र प्रणीततर लाग्छ ?”

अनि आयुष्मान् समिद्धले “श्रद्धाविमुक्त व्यक्ति” भनी भन्नुभयो ।

त्यसपछि स्थविरले आयुष्मान् महाकोट्ठिकसँग सोधनुभयो—  
“आवृत्तो महाकोट्ठिक ! तपाइँलाई कुनचार्हि व्यक्ति सुन्दरतर र प्रणीततर लाग्छ त ?”

वहाँले “कायसाक्षी” भनी जबाफ दिनुभयो ।

पछि आयुष्मान् महाकोट्ठिकले सारिपुत्र स्थविरसँग “आवृत्तो सारिपुत्र ! तपाइँसाई यी तीन व्यक्तिहरू मध्येमा कुनचार्हि व्यक्ति सुन्दरतर र प्रणीततर लाग्छ त ?” भनी सोधनुभयो ।

वहाँले “दृष्टिप्राप्त” भनी भन्नुभयो । त्यसपछि वहाँहरू तीने जना बुझकर्हा गई आ-भाफूले भनेका कुराहरू भगवान्लाई मुनाउनुभयो र भगवान्को पनि प्रतिक्रिया जान्न पाए हुन्थ्यो भनी बिन्ति गर्दा वहाँले “यी तीन व्यक्तिहरू मध्येमा यो पुरुष सुन्दरतर र प्रणीततर छ भगवान्हारो छ” भनी भन्नुभयो ।

१. यस सम्बन्धी सविस्तर कुरा लेखकको बु. श्रा. च. भा-२, पृ. २३४  
समिद्धसूत्रमा उल्लेख भएको छ ।

एक समय आयुष्मान् उपवान र आयुष्मान् सारिपुत्र कोशस्वीको घोसिताराममा बसिरहनुभएको थियो । अनि संध्या समयमा आयुष्मान् सारिपुत्र आयुष्मान् उपवानकहाँ गई “भावुसो उपवान !” के भिक्षुले प्रत्यक्ष ज्ञानपूर्वक विचार गरी आफ्ना बोध्यज्ञहरू सुख विहारको लागि उपस्थित छ भनी जान्न सक्षम के ?” भनी सोधनुभयो । आयुष्मान् उपवानले “सकिन्द्रि” भनी जवाफ दिनुभयो ।

X

X

X

एकदिन आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई देखेर यस्तो सोधनुभयो—“भावुसो सारिपुत्र ! तपाइङ्का इन्द्रियहरू सारे प्रसन्न देखिन्थन् । आज तपाहाँ कून ध्यानमा दर्शनुभयो ?” “भावुसो आनन्द ! आज म प्रथमध्यानमा बसें भनी बहाँले उत्तर दिनुभयो ?”

X

X

X

१. सं. नि. IV. ७१३: उपवानसुत्तं, बोज्ज्ञसंयुत्तं ।

२. बु. श्रा. च. भा-२, पृ. १८३: विवेकजसुत्तं ।

## शिष्यहरू

सारिपुत्र स्थविरको जीवनमा सबैभन्दा पहिले बहाँले कपिल-  
वस्तु नगरमा सातवर्षीय राहुल कुमारलाई प्रवजित गर्नुभएको थियो  
अन्ने कुरा महावग्गपालिबाट प्रष्ठसंग बुझिन्छ । जब भगवान् बुद्धले  
बहाँलाई “सारिपुत्र ! तिमीले राहुललाई प्रवजित गर” भनी भनुभयो  
तब बहाँले भगवान्सँग “कसरी मैले प्रवजित गरू ?” भनी सोधनुभयो ।  
अनि भगवान्ले “तीन शरण लिन लगाई प्रवजित गर” भनी  
भनुभयो ।

यससेले समन्तपासादिकामा<sup>१</sup> “सारिपुत्र स्थविरले प्रवजित  
गराउनुभयो, महामौद्गल्यायन स्थविरले केश क्षोर गरी काषायवस्त्र  
दिई त्रिशरण दिनुभयो र महाकाश्यप स्थविर राहुलको अचार  
भाचार्य हुनुभयो” भनी उल्लेख भएको हो ।

यसरी प्रवजित भएका राहुल श्रामणेर बीस वर्ष पूरा भएपछि  
बहाँलाई सारिपुत्र स्थविरले नै उपसम्पदा गर्नुभएको कुरा सुन्ननिपात  
अर्थकथाले<sup>२</sup> उल्लेख गरेको छ । त्यहाँ यस्तो उल्लेख भएको छ —

१. महा. व. पा. पृ. ८६: राहुलवत्थु, महाखन्धक । यस सूत्रको  
अनुवाद लेखकको बु. रा. भा-१, पृ. ४४ मा उल्लेख भएको छ ।
२. III. पृ. १०६२: महाखन्धक ।
३. II. पृ. १५६: राहुलसुत्तवण्णना, चूलवग्गो ।

“एवं प्रव्रजितं पन राहुलकुमारं बुद्धिदत्पत्तं सारिपुत्तथेरो  
व उपसम्पादेष्वि महामोगल्लानथेरो अस्य कर्मवाचाचरियो  
अहोसि ।”

अर्थात्—यसरी प्रव्रजित भएका राहुल कुमारलाई ठूलो  
भएपछि सारिपुत्र स्थविरले नै उपसम्पदा गर्नुभयो । महामौद्गु-  
ल्यायन स्थविर वहाँको कर्मवाचा आचार्य हुनुभएको थियो ।

+ + +

जब भगवान्‌ले एकजना व्यक्त मिक्खुले एकभन्दा बढी शामणेर-  
हरु राख्नसक्छन् भन्ने उपनियम बनाइदिनुभयो तबदेखि स्थविरले  
शामणेरहरु ज्ञातुन थाल्नुभएको हो भन्ने कुरा प्रष्टसंग बुझ्न सकिन्दै ।  
किनभने राहुल शामणेर पछि शावस्तीका एकजना सात वर्षीय  
बालकलाई प्रव्रजित गराउन ल्याउँदा वहाँले भगवान्‌संग यस सम्बन्धी  
के कसो गर्ने भनी सौधनुभएबाट प्रष्ट हुन्दै । जुन कुराको उल्लेख माथि  
“विनयगङ्ग” शीर्षकमा उल्लेख भइसकेको छ ।

+ + +

सारिपुत्र स्थविरको शावस्तीवासी एक उपस्थाक कुल थियो ।  
उनीहरुको पण्डितकुमार भन्ने एक छोरो थियो । सो पण्डितकुमार  
सात वर्ष हुँदा उन्ने आफ्नो आमालाई “आमा ! भ सारिपुत्र स्थविर-  
संग प्रव्रजित हुन चाहन्छु” भनी भने । अनि उनकी आमाले “हुन्छ,

बेश छ; तिन्हो इच्छालाई रोकने छैन” भनी स्थविरलाई निम्त्याई वालकले प्रदर्जित हुन्छु भनेको कुरा प्रकाश गरी स्थविरलाई पठाई ज्ञातिबन्धुहरूलाई निम्त्याई “मेरो छोरालाई गृहस्थीभावमा गर्नुपर्ने सत्कार आजे गर्नेछु” भनी महान सत्कार गरी वालकलाई साथमा लिएर विहारमा गई स्थविरको हातमा सुम्प्तिदिहन् । स्थविरले पणिडत कुमारलाई प्रदर्ज्या भनेको दुलंभ हो तथा यसमा बस्नु गाहो छ भनी उपदेश गरी टाउको भिजाई तचपञ्चक<sup>३</sup> वाक्य भनाउन लगाई प्रदर्जित गर्नुभयो<sup>४</sup> ।

+ + +

आवस्तीमा अर्को एक धनी परिवार थियो । सो परिवारको स्त्री गर्म चरिपक्ष समयमा मरी । उसलाई जलाउँदा शरीरका अरु भागहरू भडम भए तर पेटको एक डल्लो मासु चार्हि नजलेपथि चिताबाट सो मासुको डल्लो फिकी अंकुशले यताउता कोसी केरि चितामा राखी आगो बाली मानिसहरू फर्के । भोलिपल्ट चिताको आगो निभाउन मानिसहरू आउँदा चितामा एक वालक उत्तानो परिहरेको आश्रय घटना देखी सो वालकलाई लगी जोतिष्कहाँ देखाउँदा “यदि यो वालक गृहस्थीमा बस्यो भने सातपुस्तासम्म दरिद्र हुनेछ र प्रदर्जित

- ‘केसा, लोमा, नखा, दन्ता तचो’ भन्ने यो वाक्यलाई ‘तचपञ्चक’ भन्दछन् ।
- धम्म. प. अ. क पृ. ३५२: पणिडतसामणेरवत्थ, पणिडतवर्ग ।

भएमा यो बालक पाँचशय भिक्षुहरूने परिवृत्त भई विचरण गरेञ्छ”  
भनी भने ।

बालक क्रमशः ठूलो भएपछि उसलाई “तिमी गर्भमा हुँदा  
तिन्ही आमा मरी । तिन्ही आमाताई जलाउँदा पनि तिमी जलेनो ।  
अंकुशले कोस्दा तिन्हो आँखामा चोट लागेको हुँदा तिन्हो आँखामा  
घाउ भएको हो” भनी भने । यो कुरा सुनी सो बालक सात वर्ष पुरावा  
यस्तो घटनाले जन्मेको म कसरी घरमा बस्ने ! प्रव्रजित हुनुपन्थ्यो भनी  
नातेदारहरूलाई भनी उ सारिपुत्र स्थविरकहाँ गई प्रव्रजित यथो ।  
अंकुशले कोस्दा आँखामा घाउ भएको हुँदा उसलाई “संकिच्च”  
भनिएको हो ।

+ + +

आवस्तीमा सारिपुत्र स्थविरका अर्का पनि एक उपस्थाक  
परिवार थियो । त्यस परिवारमा एक बालकको जन्म भएदेखि सो  
परिवारको कसंलाई पनि दुःख नभएको हुँदा सो बालकको नाम ने  
सुखकुमार भन्ने राखिएको थियो । बालक सात वर्षीय भएपछि  
सारिपुत्र स्थविरकहाँ गई प्रव्रजित हुने इच्छा गरेको हुँवा उनको  
इच्छानुसार उनलाई स्थविरकहाँ लगी प्रव्रजित गराइएको थियो ।  
उनको नाम सुख श्रामणेर रहन यथो<sup>१</sup> ।

+ + +

- 
- धम्म. प. अ. क. पृ. ४०७: संकिच्चसामणेरवत्यु, सहस्रवग्गो ।
  - धम्म. प. अ. क. पृ. ४८४: सुखसामणेरवत्यु, दण्डवर्ग ।

सारिपुत्रका पिता बङ्गन्त ब्राह्मणका साथी महासेन भनी  
ब्राह्मण राजगृहमा वस्तव्ये ।

एकदिन स्थविर सो ब्राह्मणको घरमा भिक्षाटन्‌को निमित्त जानुभयो । सो भने दरिद्र तथा कृपण भएको हुँदा वहाँलाई दिने पदार्थ घरमा केही नभएकोले उनी लुकेर बस्ये । पछि एकदिन ब्राह्मणहरूको पाठ गर्ने ठाउँमा उनले एक वस्त्र र पायस पाए । त्यसबछत उनले स्थविरको संस्मरण गरे । स्थविर पनि ध्यानसमाप्तिबाट उठ्वा ब्राह्मणले आफूलाई संस्मरण गरिरहेको कुरा बुझी वहाँ पनि तुश्नै उनको घरमा जानुभयो । ब्राह्मणले आफूले पाएको पायस र वस्त्र स्थविरलाई प्रदान गरे ।

पछि भरण भई सो ब्राह्मण श्रावस्तीमा स्थविरको एक उपस्थाक कुलमा जन्मे । सो वालकलाई 'तिस्स' भन्ने नाम राखिएको थियो । पछि सात वर्ष हुँदा तिस्स कुमार स्थविरकहाँ गाई प्रव्रजित भए ।

+

+

+

त्यसबछत कोलिय नगरमा एक कोलिय राजपुत्रकी सुप्तवासा भन्ने भार्या थिइन्<sup>१</sup> । गर्भिणी भएपछि उनले सात वर्षसम्म

- 
१. धर्म. प. अ. क. पृ. ३२०: वनवासीतिस्सत्थेरवत्थु, बालवर्ग ।
  २. सुप्तवासा सम्बन्धी सविस्तर कुरा लेखकको बु. म. भाग-१, पृ. ३०२ मा उल्लेख भएको छ ।

गमं धारण गरिन् । एकदिन, सातदिनसम्मको बेथापछि सुप्तवासाले छोरा जन्माइन् । घरका परिवारहरूको मनलाई शीतल पारी जन्मेको भन्ने अर्थ लिएर वालकलाई “शोबल्ली” भन्ने नामकरण गरे ।

सातों दिनमा बुद्ध सहित भिक्षुहरूलाई भोजन गराउँदा शीबली कुमारसंग सारिपुत्र स्थविरले कुराकानि गर्नुभएको थियो । त्यसबेला स्थविरले उनलाई “यस्तो कष्ट गरी सात सात वर्षसम्म गर्भमा बसेर आउनेले प्रवजित हुनु पर्दैन ?” भनी सोध्वा शीबलीले “पाएमा हुनेछु” भनी जवाफ दिए । यो देखेर सुप्तवासा अत्यन्त प्रफुल्लित भई सात वर्षीय भाफ्नो छोराले स्थविरसंग के कुरा गरेको रहेका छ भन्ने कुरा जान्न उनले स्थविरसंग सोध्वा स्थविरले “पाएमा प्रवजित हुनेछु भनी भने” भनी भन्नुभयो । पछि सुप्तवासाले उनलाई स्थविरकहाँ लगी प्रवजित गराइन् ।

*Dhamma.Digital*

शीबली प्रवजित हुँदा पहिलो पल्ट छूरा चलाई क्षौर गर्दा स्नोतापन्न, दोथो पटक छूरा चलाई क्षौर गर्दा सकृदागमी, तेश्रो पटक छूरा चलाउँदा अनागमी र सम्पूर्ण क्षौर कार्य सिँद्धिवा शीबली भरहन्त भएका थिए भनी विभिन्न अर्थकथाहरूसँगै<sup>१</sup> उल्लेख गरेका छन् । त्यसैले अपदानपालिमा शीबली स्थविरले यस्तो भनेका हुन् ---

१. येर. गा. अ. क. I. पृ. १३८: सीबलीयेरगाथटुकथा; अ. नि-१, पृ. १३९: एककनिपातवण्णना; अप. दा. अ. क. पृ. ४४३: सीबलीत्येर अपदानटुकथा । सीबली सम्बन्धी छोटकरी कथा धम्म. प. अ. क. पृ. ८२७ ब्राह्मणवर्गमा उल्लेख भएको छ ।


“उपज्ञा सारिपुत्रो मे, मोगल्लानो महिदिको ।  
केसे आरोपयन्तो मे, अनुसासि महामति ।  
केसेमु छिज्जमानेमु, अरहत्तमपापुणि ॥”

अर्थ—

“मेरा उपाध्याय सारिपुत्र हुनुहुन्थ । मौद्गल्यायन महिदिक हुनुहुन्थ । महामति हुनुभएका मेरा उपाध्यायले मेरो केश क्षौर गर्दै मसाई अनुशासन गर्नुभयो र क्षौर गर्न तिद्विएपछि म अरहत्त भएँ ।”



सारिपुत्र स्थरिष्ठले प्रवक्तित गर्नुभएका एक सुवर्णकार पुत्र थिए । उनलाई स्थविरले असुभावना दिएर ध्यानका कुरा सिकाउनु भएको थियो । तर उनले यस ध्यानद्वारा केही पनि प्रगति गर्न नसकेपछि उनलाई बुझकही लगी उनको उद्धार गराउनु भएको थियो<sup>१</sup> ।



१. अप. दा. पा. II. पृ. १४४-४५: सीबलिस्थेर अपदानं ।

२. धम्म. प. अ. क. पृ. ६८४: सुवर्णकारथेरस्सवत्थु, मगावर्ग ।

यही कुरा नेष्टकको जा. सं-४, पृ. १ मा सविस्तर रूपले उल्लेख भएको छ ।

त्यसबखत अबन्ति देशको बेलुकण्टक नगरमा बस्ने कुमा  
भन्नेको एक पुत्र थियो । जसको नाम नन्द थियो । कुमा भन्ने स्त्रीको  
पुत्र भएकोले उनलाई ‘कुमापुत्र’ पनि भन्दथे ।

सारिपुत्र स्थविरकहाँ धमंश्वरण गरी उनी प्रवर्जित भए र  
पछि बुद्धको उपदेश सुनी अरहन्त भए<sup>१</sup> ।

+ + +

राजगृहका एक बाह्यण कुलमा जन्मेका कण्ठदिन भन्ने बाह्यण  
ठूलो भएपछि पूर्वसंस्कारको प्रभावद्वारा उनी सारिपुत्र स्थविरकहाँ  
गई प्रवर्जित भए । पछि उनी अरहन्त भए<sup>२</sup> ।

+ + +

*Dhamma.Digital*

सारिपुत्र स्थविरका त्यस्ता पनि शिष्यहरू थिए जो वैद्य  
काम गरी जीविका गर्ये ।

एकदिन थुल्लसारक भन्ने वहाँसेंग बस्ने भिक्षु वैद्य काम गरी  
पाएको सुस्वादिला भोजन त्याइरहेको बेलामा बाटामा स्थविरलाई  
देखेर “भन्ते ! यो मैले वैद्य काम गरी पाएको भोजन हो । यस्तो  
भोजन तपाईंले अन्त पाउन सक्नुहुन्न । यो खानुहोस् । म तपाईंलाई

१. येर. गा. अ. क. I. पृ. १००: कुमापुत्रत्येरगाथटुकथा ।

२. येर. गा. अ. क. I. पृ. ३०४: कण्ठदिनत्येरगाथकटुकथा ।

यस्तं वैद्य काम गरी सधं यस्तं भोजन त्याइदिनेषु” भनी भने ।  
यो कुरा सुनी स्थविर चुपलागेर जानुभयो ।

+ + +

अर्का एकजना वहाँका त्यस्ता शिष्य थिए जो कहिले आशाकारी र कहिले अटेरी हुन्थे ।

जब यस विषयमा स्थविरले बुद्धलाई बताउनुभयो तब वहाँले अघि पनि यो कहिले आशाकारी र कहिले अटेरी थिए भनी नन्द जातकको कुरा बताउनुभयो ।

+ + +

एकदिन वहाँका एक शिष्य स्थविरकहाँ गई “भन्ते ! मलाई लाभसत्कार हुने बाटो देखाइदिनुहोस्” भनी भन्दा स्थविरले “आफू भित्र भएको लज्जालाई त्यागी श्रामण्यत्वलाई छाडी असल नभए पनि असल जस्तो देखाउनू, चुकिलगर्न बानि गनू, नतंकी जस्तो हुनू र ठेगाना नभएको कुरा गनू नै लाभसत्कारको बाटो हो” भनी भन्नुभयो । यो सुनी उनी यस कुरालाई उपहास गरी आसनबाट उठेर गए ।

+ + +

१. धम्म. प. अ. क. पृ. ६३६: सारिपुत्तसद्विहारिकवत्थु, मलवर्ग ।
२. जा. सं-४, पृ. १५, नं. ३९.
३. जा. सं-४, पृ. ५७: लाभगरहजातक, नं. २८७.

अर्का एक शिष्य तपस्ता थिए कि जो आपनो शरीरको स्थहार सम्भार गर्नमा खूब मन लगाउंथे । उनी न धेरै तातो खाना खान्थे, न धेरै चीसो खाना खान्थे, न धेरै गर्भीमा बाहिर जान्थे न त धेरै जाडोमा ।

+ + +

“अग्रसावकानं सन्ति के पञ्चज्ञसु” भने समन्तपासादिका II. पृ. ६१७ मा उल्लेख भए अनुसार छ वर्गीय भिक्षुहरू पनि अग्र-भावकहरूका शिष्यहरू हुन् भन्ने कुरा प्रष्ट हुन्थे ।

श्रावस्तीमा छ जना साथीहरू थिए । एकदिन उनीहरूले “कृषि-कर्म गर्नु कष्टपूर्ण छ । अतः हामी प्रव्रजित होअौं । प्रव्रजित हुँदा पनि आप्तको कामलाई राम्रोसँग निराकरण गर्नसक्ने कुनै भिक्षुकहाँ प्रव्रजित हुनुपछं” भनी उनीहरू छन् जना अग्रभावकहरूकहाँ गई प्रव्रजित भए ।

पाँच वर्षसम्म मातृका अध्ययन गरी उनीहरूले यस्तो सल्लाह गरे—“जनपद भनेको कहिले सुमिक्ष र कहिले दुर्मिक्ष हुन्थे । अतः हामी एक ठाउंमा नवसौं । हामीहरू तीन ठाउंमा बसौं ।

अनि उनीहरूले पण्डुक र लोहितकलाई भने—“आवुसो ! आवस्ती भनेको सन्ताउन्न लाख (५७,००,०००) कुल घरहरूले बसोबास गरेको ठाउं हो । तीनशय (३००) योजन भएको काशी कोशलको आम्दानी हुने प्रमुख स्थान हो । तिमीहरू स्थाँ बसेर आँप, भुईकटहरू र केराहरू रोपी त्यसबाट मानिसहरूलाई संग्रह गरी केटाहरूसाई पनि प्रव्रजित गराई आपनो परिवार बढाई बस ।”

१. जा. सं-४, पृ. ३२: कक्करजातक, नं. २०९.

मेत्तेश्य र भुम्भजकहरूलाई भने—“आवुसो ! राजगृह भनेको अट्टारकोटी (१८,००,००,०००) मानिसहरू बस्ने ठाउं हो । असोहजार (८०,०००) गाउँहरू छन् । तीनशय (३००) योजन भएको दुबै अङ्गमगधको आय हुने प्रमुख स्थान हो । त्यहाँ तिमीहरू बसी औप आदि रोपी त्यसबाट मानिसहरूलाई संग्रह गरी वालकहरूलाई पनि प्रवाजित गराई परिवार बढाई बस ।”

अनि अश्वजित् र पुनर्बसुलाई भने—“आवुसो ! तिमीहरू दुबै वर्षाद्वै संग्रहित भएको र तीनैवटा फसल हुने कीटागिरिमा बसो...परिवार बढाई बस ।”

उनीहरूले त्यस्तै गरे । उनीहरू प्रत्येक पक्षका पाँच पाँचशय मिक्क परिवारहरू थिए । यसरी उनीहरूको परिवार पन्द्रशय भन्दा बढि थियो ।

योमध्ये पण्डुक र लोहितक चाहिं परिवार सहित शीलवान् थिए । भगवान्को साथ जनपद चारिका पनि जान्थे । उनीहरू नक्काएका नियम बनाउने कारण भने बन्धन् । तर बनाइसकेका नियमहरू भने बिगादेनन् । बाँकी अरू सबै निर्लंजी र नियम बनाउने काम पनि गठन् बनाइसकेका नियमहरू पनि बिगाछन् ।

+

+

+

१. सम. पा. II. पृ. ६१७-१८: तेरससंघादिसेसो, संघादिसेसकणं; पष. सू. III. पृ. १२८: कीटागिरिसुत्तवण्णना ।

वहाँले आपनो जीवनमा सबभन्दा धेरे जमातलाई प्रवर्जित गर्नुभएको श्रावस्तीमा यमकपाटिहारिय देखेर प्रसन्न भएका पांचशत कुलपुत्रहरू हुन् । यिनीहरूलाई ने वहाँले भगवान्‌संग सुनेका अभिधर्मका कुराहरू पढाउनु हुन्थ्यो ।

+ + +

भगवान् बुद्ध परिनिर्वाण भएपछि तृतीय संगीतिसम्म सारिपुत्र स्थविरका शिष्यपरम्पराद्वारा अभिधर्मको परम्परा चलिभाएको थियो भनी अत्थसालिनीले<sup>३</sup> उल्लेख गरेको छ—

“सारिपुत्र स्थविर, भद्रजि, सोभित, पियज्ञाङ्की, पियपाल, पियदस्ती, कोसियपुत्र, सिगव, मोगलिपुत्त, सुदत्त<sup>४</sup>, अभिमय, दासक, सोणक र रेवत ।”

+ + +

आयुष्मान् महाकोट्ठिकले आफ्ना उपाध्याय सारिपुत्र स्थविर हुनुहुन्थ भनी अ. दा. पा. II. पृ. १२७ गा. नं. २४४ मा उल्लेख गर्नुभएको छ ।

+ + +

१. धर्म. प. अ. क. पृ. ५६२: यमकपाटिहारियवस्थु, बुद्धवर्ग ।

२. धर्म. सं. अ. क. पृ. १५: निदानकथा ।

३. पृ. २७: निदानकथा ।

४. सिहलमा: ‘तिस्सदत्त’ ।

राहुक जस्ता आज्ञाकारी, राध' जस्ता सुविनीत तथा लोसक' जस्ता अभागी र माथि उल्लेख भएका जस्ता मिथ्या जीविका गर्ने शिष्यहरू पनि वहाँका थिए ।

x

x

x



१. 'राध' को कुरा माथि 'कृतज्ञ र कृतवेदी' शीर्पंकमा उल्लेख गरिसकेको छु ।
२. 'परसंग्रह र ज्ञातिसंग्रह' शीर्पंकमा लोसकका कुरा उल्लेख गरिसकेको छु ।

## बुद्धको प्रशंसा

सारिपुत्र स्थविरलाई बुद्धले त्रिपिटकको अनेकों ठाउँहरूमा प्रशंसा गर्नुभएको कुरा पाउन सक्छौं । यस क्रममा मजिष्ठमनिकायको आग-३, पृ. ८८ को अनुपद सूत्रमा<sup>१</sup> वहाँले यस्तो भन्नुभएको छ—

“पणिडतो त्वं सारिपुत्तो; महापञ्चो त्वं सारिपुत्तो;  
पुथुपञ्चो त्वं सारिपुत्तो; हासपञ्चो त्वं सारिपुत्तो; जबनपञ्चो  
त्वं सारिपुत्तो; तिक्खपञ्चो त्वं सारिपुत्तो; निवेदिकपञ्चो त्वं  
सारिपुत्तो । सेयगथापि सारिपुत्तो, रञ्चो चक्रवर्तिस्स  
जेट्पुत्तो पितरा पवत्तितं चक्रं सम्मदेव अनुप्यवत्तेति, एवमेव  
खो त्वं सारिपुत्तो, मया अनुत्तरं धर्म चक्रं पवत्तितं सम्मदेव  
अनुप्यवत्तेसी’ति ।” Dhamma.Digital

धर्यात्—हे सारिपुत्र ! तिमी पणिडत छौ, महाप्रज्ञावान् छौ,  
पृथुप्रज्ञावान् छौ, हासप्रज्ञावान् छौ, जबनप्रज्ञावान् छौ, तीक्ष्णप्रज्ञावान्  
छौ र निवेदिक प्रज्ञावान् छौ । सारिपुत्र ! जस्तै चक्रवर्तिको जेष्ठ पुत्रले पिताले प्रवर्तित चक्र राङ्गोसंग अनुप्रवत्तन गर्छन् त्यस्तै तिमीले  
पनि मैले प्रवर्तित अनुपम धर्मचक्र राग्ररी प्रवत्तन गर्न सक्छौ ।”

यसे सूत्रमा वहाँले यो पनि भन्नुभएको छ कि सारिपुत्र क्रमशः

१. यसको सविस्तर वर्णन पं. सू. IV. पृ. ५६ मा उल्लेख भएको छ ।

नौवटा ध्यानमा बस्न सक्षम् । साँच्चे भने हो भने सारिपुत्र आर्यंशील, आर्यसमाधि, आर्यप्रज्ञा र आर्यविमुक्तिमा पनि पारङ्गत छन् भनी भनुपर्ण ।

“यं खो भिक्खवे, सम्मा बद्मानो बदेय—‘भगवतो पुत्तो औरसो मुख्यतो जातो धर्मजो धर्मनिर्मितो धर्मदायादो नो आमिसदायादो’ ति सारिपुत्रमेव तं सम्माबद्मानो बदेय ।”

अर्थात्—मिक्खुहो ! यदि साँच्चे भग्ने हो भने सारिपुत्रलाई ने भगवान्का मुखबाट उत्पन्न भएका धर्मपुत्र धर्मनिर्मित आमिसदायद नमई धर्मदायाद भएका औरसपुत्र भनी भन्न योग्य छ ।

+ + +

संयुक्तनिकायको पहिलो भाग पृ. १६१ को पवारणा मुत्त, ‘बङ्गीसंयुक्तमा’ पनि ठीक यस्ते कुरा भगवान्ले भनुभएको छ ।

+ + +

उपरोक्त अनुपद सूत्रको वर्णनमा पपञ्चसूत्रनी भाग-४, पृ. ५६ ले केही पूर्वाधारका कुरा बताउदै यस्तो उल्लेख गरेको छ—

उपरोक्त अनुपद सूत्रमा सारिपुत्रलाई भगवान्ले पण्डित तथा महाप्रज्ञावान् भनी वर्णन गर्नुभएको छ ।

१. यसको वर्णन सारत्थपकासिनी I. पृ. २१३ मा गरिएको छ ।

स्यहाँ भेला भएका अरु स्थविरहल्मध्ये महामौद्रगलयायन स्थविर ऋद्धिवान् भन्ने कुरा, महाकश्यप स्थविर ध्रुताङ्गधारी भन्ने कुरा, अनुरुद्ध स्थविर दिव्यचक्षुलाभी भन्ने कुरा, उपालि स्थविर विनयधर भन्ने कुरा, रेवत (कल्पारेवत) स्थविर ध्यानी भन्ने कुरा र आनन्द स्थविर बहुश्रुत भन्ने कुरा प्रकट मैसकेको छ । तर सारिपुत्र स्थविरको चाहिं प्रकट भएको थिएन । किनभन्ने प्रज्ञावान्को कुरा नभनिकन कसंलाई याहा हुन्न । त्यसले भगवान् सारिपुत्रको गुण प्रकाश पाठु भन्ने विचारले अनुकूल समयको प्रतीक्षामा हुनुहुन्थ्यो । प्रतिकूल व्यक्तिहरूको सामुन्ने गुण वर्णना गर्दा गुणको कुरा पनि अगुणको रूपमा लिन्दैन् । आजचाहि वर्हांको गुणबछान गर्नको लागि अनुकूल परिषद् थियो । वातावरण अनुकूल थियो । अनुकूल परिषद् देखी आज भगवान्‌ले सारिपुत्रको गुण वर्णना गर्न थाल्नुभएको हो ।

Dhamma.Digital

(१) त्यहाँ पण्डित भनी (क) धातुकुशल हुनेलाई, (ख) आयतन कुशल हुनेलाई, (ग) प्रतित्यसमुत्पाद कुशल हुने र (घ) कारणाकारण कुशल हुनेलाई भनिएको हो ।

(२) महाप्रज्ञावान् आदि भनिएको--- महान शीलस्कन्धलाई ग्रहण गर्ने भएको हुनाले हो । त्यस्तै गरी महान समाधिस्कन्धलाई, महान प्रज्ञास्कन्धलाई, विमुक्ति स्कन्धलाई र विमुक्तिज्ञान स्कन्धलाई ग्रहण गर्ने भएकोले हो । त्यस्तै गरी महान कारणाकारण, महान समापत्ति-विहार, महान भायंसत्य, महान स्मृतिप्रस्थान, सम्यक् प्रधान, ऋद्धिपाद, महान इन्द्रियहरू, बलहरू, बोध्यङ्गहरू, महान आर्यमार्ग, महान आमण्य-

फलहरू, महान अभिज्ञाहरू र महान परमार्थ निर्वाण ग्रहण गर्ने भएकोले पनि महाप्रज्ञाबान् भनिएको हो ।

(३) पृथुप्रज्ञा भनेको कस्तो हो त ? — नाना स्कन्धहरूमा ज्ञान पुरने हुनाले पृथुप्रज्ञा भनिएको हो । त्यस्तै गरी नाना धातुहरूमा, नाना आयतनहरूमा, नामा अर्थहरूमा, नाना प्रतित्यसमुत्पादहरूमा, नाना शून्यता प्राप्त हुने विषयहरूमा, नाना अर्थ-धर्म-निरुक्ति-प्रतिभाणहरूमा, नाना शीलस्कन्धहरूमा, नाना तमाधिस्कन्धहरूमा, नाना प्रज्ञास्कन्ध-हरूमा, नाना विमुक्ति, नाना विमुक्तिज्ञानदर्शनहरूमा,.. र नाना जनसाधारणहरूका धर्मलाई पार गरी परमार्थ निर्वाण ज्ञान भएको हुनाले पृथुप्रज्ञा भनिएको हो ।

(४) कुनचाहि हासप्रज्ञा हो त ? — यहाँ कुनै कुनैले प्रसन्नता-पूर्वक शील परिपूर्ति गर्छन्,... विमुक्तिज्ञानदर्शन परिपूर्ति गर्छन् । त्यसेले हासप्रज्ञा भनिएको हो । खास गरिकन प्रीतिबहुलताद्वारा, प्रामोदध्य बहुलताद्वारा, कारणाकारणलाई बुझ्ने भएकाले हासप्रज्ञा भनिएको हो । यस्तै गरी प्रीतिबहुलताद्वारा समाप्ति आदि परिपूर्ति गर्ने भएकाले पनि हासप्रज्ञा भनिएको हो ।

(५) कुनचाहि जबनप्रज्ञा हो त ? — जुन अतीत-अनागत-प्रत्युत्पन्न समयका रूपहरू हुन् तथा जुन टाढा वा नजिकका रूपहरू हुन् तौ सबै अनित्य हुन् भनी तुरुन्त थाहापाउन सक्ने र बुझ्न सक्ने जबनप्रज्ञा हो । ... जुन अतीतानागत प्रत्युत्पन्न समयका रूपहरू हुन् तौ सबै क्षय हुने

भएकाले ( खयत्थेन ) अनित्य हुन्; भय हुने भएकाले ( भयत्थेन ) दुःख र असार भएकाले ( असारकत्थेन ) अनत्ता ( = अनात्म ) भनी जानी रूप निरोध निर्वाणको विषयमा तुरन्त जान्ने बुझ्ने भएकाले जवनप्रज्ञा भनिएको हो । त्यस्तै देवना, संज्ञा... आदिमा पनि यस्तै प्रकारले तुरन्तै जान्ने बुझ्ने भएकाले जवनप्रज्ञा भनिएको हो ।

( ६ ) तीक्ष्णप्रज्ञा भनेको करतो हो भने—चाँडै क्लेशलाई छेवन गर्ने भएको हुनाले तीक्ष्णप्रज्ञा भनिएको हो । उत्पन्न भएको कामवितर्कलाई, व्यापादवितर्कलाई, विंहंसावितर्कलाई, उत्पन्न हुने पापक अकुशललाई, उत्पन्न हुने राग-द्वेष-मोहसाई, क्रोध, उपनाह, मक्ष, पत्तास, ईर्ष्या, मात्सर्य, माया, सठता आदिलाई र मान, अतिमान, मद, प्रमद आदि सबै अकुशलहरूलाई... सहेदेन, छाड्छ, बूर गछं र निर्मूल पाठं भने अर्थले तीक्ष्णप्रज्ञा भनिएको हो । एकै आसनमा बसी चारबटा आर्यमार्गहरू, चारबटा शामण्य फलहरू, चारबटा प्रतिसम्भवाहरू, छबटा अभिज्ञाहरू अधिगमन गछं साक्षात्कार गछं..... भन्ने अर्थले पनि तीक्ष्णप्रज्ञा भनिएको हो ।

( ७ ) निर्वेदिकप्रज्ञा भनेको कस्तो हो भने— यहाँ कुनै पुरुष संस्कारहरूमा उद्वेग बहुल हुन्छ, उत्त्रास बहुल हुन्छ, उत्कण्ठित बहुल हुन्छ, अरति बहुल हुन्छ, अनभिरति बहुल हुन्छ र बहिमुखमा रमण गर्देन, अघि न तोडेका निर्वेद नगरेका सबै संस्कारहरूलाई, सोभ-द्वेष-मोहहरूलाई तोड्छ र निर्वेद गछं भन्ने अर्थले निर्वेदिकप्रज्ञा भनिएको हो ।

यसरी सारिपुत्र स्थविरको प्रज्ञाको अर्थ प्रकाशपारी अगाडि

पपञ्चसूदनी उल्लेख गर्छ—“बुद्ध र प्रत्येकबुद्ध बाहेक सारिपुत्र जस्ता प्रजामा श्रेष्ठ हुने पुरुष श्रावकहरूमा अरु कोही छैनन् ।”

+

+

+

यसप्रकार प्रज्ञा सम्पन्न भएको हुँदा स्थविरको सत्संगत गर भनी बुद्धले मजिङ्गमनिकाय भाग-३, पृ. २३३ को सच्चाचिभङ्ग सूत्रमा<sup>१</sup> यस्तो भन्नुभएको हो—

‘सेवेथ भिक्खवे, सारिपुत्तमोगङ्गाने; भजथ भिक्खवे,  
सारिपुत्तमोगङ्गाने । पण्डिता भिक्खू, अनुग्राहका सब्रह्मचारीनं ।  
सेव्यथापि भिक्खवे जनेता, एवं सारिपुत्तो; सेव्यथापि जातस्स  
आपादेता, एवं मोगङ्गानो । सारिपुत्तो भिक्खवे, ओतापत्तिफले  
विनेति, मोगङ्गानो उत्तमत्ये । सारिपुत्तो भिक्खवे, पहोति  
चत्तारि अरियसच्चानि वित्थारेन आचिविखतुं देसेतुं पञ्चा-  
येतुं पट्टयेतुं विवरितुं विभजितुं उत्तानीकातुं’ति ।’

अर्थात्—“मिक्कुहो ! सारिपुत्रमौद्गल्यायनहरूसँग सत्संगत गर । मिक्कुहो ! उनीहरू सब्रह्मचारीहरूको अनुग्राहक हुन् । मिक्कुहो ! जस्तै बामाले जन्माउँछे त्यस्तै सारिपुत्र हुन् र जन्मेकोलाई पालन पोषण गर्ने जस्ता मौद्गल्यायन हुन् । मिक्कुहो ! सारिपुत्रले ओतापत्तिफलमा प्रतिष्ठित गर्छन् भने मौद्गल्यायनले उत्तम फलमा प्रतिष्ठित

१. यस विषयको वर्णन पप. सू. IV. पृ. १९५ मा उल्लेख गरिएको छ ।

गर्छन् । भिक्षुहो ! सारिपुत्र चतुरार्थस्थलाई विस्तृतपूर्वक व्याख्यान र विस्तृतपूर्वक विमाजन गर्न समर्थ छन् ।”

+

+

+

सिद्धार्थ गौतम बुद्ध भइसक्नु भएपछि प्रथम बीस वर्षसम्म<sup>१</sup> निबद्धरूपले भगवान्को उपस्थान गर्ने कुनै भिक्षु थिएन । कहिले नागसमाल<sup>२</sup> भगवान्को पात्र-चीवर ग्रहण गरी विचरण गर्छन् भने कहिने नागित<sup>३</sup> । अनि कहिले उपवान<sup>४</sup>, कहिले सुनकखत<sup>५</sup>, कहिले चुन्द श्रमणोद्देश<sup>६</sup>, कहिले सागत<sup>७</sup> र कहिले मेघिय<sup>८</sup> थिए ।

एकदिन भगवान् नागसमाल भिक्षुसंग यात्रा गर्दै हुनुहुन्थ्यो । त्यसबखत दुइवटा बाटा भेटिए । नागसमालले भगवान्लाई “भगवान् ! म यस बाटो लागेर जानेछु” भनी भने । भगवान्ले अर्को बाटोबाट जाने कुरा गर्नुभयो । तर उनी मानेनन् । फेरि पनि भगवान्ले

१. सप. पा. I. पृ. १६८: वैरञ्जकण्डवण्णना ।
२. उदा. पा. पृ. १७३: द्विधापथसुत्तं, पाटलिगामियवग्गो ।
३. अ. नि-५, पृ. २९७: नागितसुत्तं, पञ्चङ्गिकवग्गो ।
४. सं. नि. III. पृ. ३७: उपवाणसन्दिट्कसुत्तं, सलायतनसंयुत्तं ।
५. म. नि. I. पृ. ९६: महासीहनादसुत्तं ।
६. सं. नि. IV. पृ. १३८: चुन्दसुत्तं, सतिपट्टानसंयुत्तं ।
७. पाचि. पा. पृ. १४९: एकपञ्चासमपाचितियं ।
८. उदा. पा. पृ. १०२: मेघियसुत्तं, मेघियवग्गो ।

भनुभयो । तर उनी नमानेका मात्र होइनन् “त्यसोभए तपाइङ्का पात्र-चौवर लिनुहोस्” भनी उनले भगवान्का पात्र-चौवर भुइमा राख्न थाल्दा भगवान्ले “त्यसोभए मेरा पात्र-चौवर देऊ” भनी पात्र-चौवर लिई भगवान् आप्नो बाटो लागेर जानुभयो । भगवान्लाई छाडेर गएका नागसमाल भिक्षुको बाटोमा चोरहरूले पात्र-चौवर लुटेर मात्र लिएका होइनन् उनको टाउको समेत फुटालिदिए । अनि नागसमालले “अब भने बुद्ध बाहेक मेरो शरण कोही छैन” भन्दै रगत बधाउँदै भगवान्कहाँ गए । “भिक्षु ! के भयो ?” भनी भगवान्ले सोध्दा उनले सबै दृतान्त सुनाए । “शोक नगर । यही कारणलाई देखेर तिमीलाई मैले त्यो बाटोबाट नजाने कुरा गरेको थिएँ” भनी उनलाई धर्य विनुभयो ।

एक समय भगवान् मेघिय स्थविरसंग जन्तु भन्ने गाउँमा बस्नुभएको थियो । त्यसबछत मिक्षाटन् जाँदा मेघिय स्थविरले एक रमणीय आच्रबन देखे र त्यहाँ जानको निमित्त भगवान्को अनुमति मागे । भगवान्ले तीन तीन पटकसम्म प्रतिक्षेप गर्दा पनि भगवान्लाई एकले छाडी गए । परन्तु त्यस बनमा उनले ध्यानगन्न सकेनन् । अनि पछि फर्केर भगवान्कहाँ ने भाए । भगवान्ले पनि “यहि कारणलाई देखेर मैले तिमीलाई रोकेको थिएँ” भनी भन्नुभई भगवान् त्यहाँबाट कमशः

१. यस सम्बन्धी पूरा कथा उदा. पा. पृ. १०२: मेघियसुत्त, मेघिय-वर्गमा हर्नू ।

श्रावस्तीमा जानुभयो । त्यहाँ पुगेपछि भगवान्‌ले भिक्षुहरूलाई सम्बोधन गर्नुभई यस्तो भन्नुभयो—“भिक्षुहो ! अब मेरो बेश घटिसकेको छ” । कुनै भिक्षुलाई यो बाटोबाट जाभौं भन्दा अर्के बाटो लागेर जान्छ भने कुनैले मेरा पात्र-चौकर पनि भुइमा राख्न खोज्छ । अतः तिमीहरूले कुनै एकजना भिक्षुलाई मेरो निबद्ध उपस्थाक बनाउ ।” यो सुनेर भिक्षुहरूलाई संवेग उत्पन्न भयो ।

अनि आसनबाट उठी आपुष्मान् सारिपुत्रले यसो भन्नुभयो—

“भन्ते ! तपाइँकै संस्मरण गर्दै मैले हजार कल्पभन्दा बढी असंख्य कल्पसम्भ पारमी पुरा गरें । म जस्ता महाप्रज्ञावान् तपाइँको उपस्थाक हुन योग्य होइन र ?”

अनि भगवान्‌ले स्थविरलाई भन्नुभयो—

*Dhamma.Digital*

“अलं सारिपुत्र, यस्सं दिसायं त्वं विहरसि, असुष्वा येव मे सा दिसा; तत्र ओवादो बुद्धानं ओवादसदिसो, न मे तथा उपटाककिच्चं अथधीति॑ ।”

अर्थात्—“सारिपुत्र ! जुन दिशामा तिमी बस्दछो त्यो दिशा भबाट शून्य हुँदैन । तिझो अर्ति उपदेश बुद्धको जस्तै छ । तिमी जस्ताले मेरो उपस्थाकको काम गर्नुपर्दैन” भनी प्रतिक्षेप गर्नुभयो ।

१. त्यसबाट वहाँको उमेर शायद पचपन्न वर्ष पुगेको हुनुपछ ।

२. दी. नि. अ. क. II. पृ. १०६: महापदानसुत्तवण्णना ।

महामौद्गल्यायन स्थविरले निवेदन गर्दा पनि भगवान्‌ले  
प्रतिक्षेप गर्नुभयो' ।

+ + +

मजिक्खमनिकायमा पूर्ण मन्त्राणिपुत्रले सारिपुत्र स्थविरहाई  
“सत्यु कप्पेन वत किर भो सावकेन सद्भि मन्तयमाना न जानिष्ठ  
आयस्मा सारिपुत्रोति” अर्थात्— “शास्ता समाच हनुभएका आवक-  
संग कुरा गरेर पनि ‘आयुष्मान् सारिपुत्र’ भनी मैले चिन्न सकिन” भनी  
बर्णन गर्नुभएको छ ।

+ + +

एकदिन महामौद्गल्यायन स्थविरले सारिपुत्र स्थविरको  
बर्णन गर्दै—

“सेद्यथापि आवुसो, महतिया लोणघटाय परित्ता  
लोजसक्खरा यावेदव उपनिक्षेपनमत्ताय; आयस्मा हि  
सारिपुत्रो भगवता अनेक परियायेन थोमितो बरिणितो  
पसत्थो ।”

अर्थात्—“आवुसो ! जस्तै ठूलो नूनको घेँटोको अगाडि नूनको  
स्थानो टुक्रा अगाडि राख्न सुहाउँदैन । आयुष्मान् सारिपुत्र आहि

१. दी. नि. अ. क. II. पृ. १०६: महापदानसुत्तवण्णा ।

२. म. नि. I. पृ. १९९: रथविनीतसुत्त ।

अगवान्‌द्वारा पनि बयान, वर्णन तथा प्रशंसित हुनुहुन्थ्ये” भन्दै निम्न गाथा भन्नुभयो—

“सारिपुत्तो व पञ्जाय, सीलेन उपसमेन च ।  
योपि पारञ्जतो भिक्खु, एताव परमो सियाति ॥”

अर्थ—

“प्रज्ञा शोल उपसमनमा जुन् जुन् भिक्षुहरू पारंगत छन् उनोहरू-मध्येमा सारिपुत्र नै श्रेष्ठ छन् ।”

+ + +

एकदिन श्रावस्तीस्थित जेतवनाराममा सारिपुत्र स्थविरलै भिक्षुहरूलाई धर्मोपदेश गर्दै हुनुहुन्थ्यो । यो सुनेर गद्गद भएका वङ्गीस स्थविरले यसरी दुइवटा गायाद्वारा वहाँको प्रशंसा गर्नुभयो—

१. “गम्भीरपञ्चो भेधावी, मग्गामग्गस्स कोविदो ।  
सारिपुत्तो महापञ्चो, धर्मं देसेति भिक्खुनं ॥
२. “सखित्तेनपि देसेति, वित्थारेनपि भासति ।  
सालिकायिव निर्घोसो, पटिपान उदीरयै ॥”

१. सं. नि. II. पृ. २३०: घटसुत्तं, भिक्खुसंयुत्तं ।
२. सं. नि. I. पृ. १९०: सारिपुत्तसुत्तं, वङ्गीससंयुत्तं । यस सूत्रको अनुवाद लेखकको बु. श्रा. च. भा-२, पृ. १३७ मा भएको छ ।

अर्थ—

१—“गम्भीर प्रज्ञा हुनुभएका मेधावी तथा मार्गमार्ग जान्ने महाप्रज्ञावान् सारिपुत्रले भिक्षुहरूलाई धर्मदेशना गर्नुहुन्छ ।

२—“संक्षेपमा पनि देशना गर्नुहुन्छ, विस्तारपूर्वक पनि बोल्नुहुन्छ र मैनाको स्वर जस्तै स्पष्टरूपले बुझ्न सक्ने बहाँको आवाज छ ।”

महानिदेस अट्कथाले पनि यस्तो भनेको छ—

“लोकनाथ टपेत्वान, ये चब्जे सन्ति पाणिनो ।  
पञ्चाय सारिपुत्तस्स, कलं नाग्धति सोलसिन्ति ॥”

अर्थ—

“लोकनाथ एकजना बाहेक जो अरु प्राणीहरू छन् उनीहरू सारिपुत्रको प्रज्ञाको अगाडि सोङ्खभागमा एकभाग पनि छैनन् ।”

मनोरथपूरणीले चाहिं—

१. यही गाथा थेर. गा. पा. पृ. ३९५: वङ्गीसत्येरगाथामा पनि उल्लेख भएको छ ।
२. महा. नि. अ. क. पृ. २१२। पसुरमुत्तवण्णना ।

“चिण्णं किरेतं थेरस्स चतुपरिसमजमे धर्मं कथेन्तो  
चत्तारिसच्चानि अमुच्चित्वा कथेतीति ।”

अर्थात्—चार परिषद्को बीचमा चार सत्यलाई नछाडी उपदेश  
गर्ने वहाँको बाटी नै भैसकेको छ ।

अङ्ग अगाडि भन्दछ—

“ठपेत्वा हि दूसरलं अव्यो एकसावकोपि महापञ्चताय  
धर्मसेनापति सदिसो नाम नत्थीति ।”

अर्थात्—इशब्दलाई छाडेण अरु एक श्रावक पनि सारिपुत्र  
जस्ता प्रजावान् छैनन् ।

+ + +

धर्मपद्धतिकथा यमकपाठिहारियवत्थुमा’ सारिपुत्र स्थविरको  
प्रजा महत्ताबारे यसरी उल्लेख भएको छ—

“ठपेत्वा किर सम्मासभुद्धं अव्यो सारिपुत्तथेरस पञ्चं  
पापुणितुं समत्थो नाम नत्थि ।”

१. मनो. र. पू. I. पृ. ७६: एतदगवणना ।

२. मनो. र. पू. I. पृ. ७६: एककनिपातवणना ।

अर्थात्—सम्यक्सम्भुद्गलाई छाडी सारिपुत्र स्थविर बाहेक प्रश्नको उत्तर दिन सक्ने अरु कोही छैन ।

स्थसंने शास्त्राको अगाडि वसी स्थविरले यसरी सिंहनार गनुभएको—

“भन्ते ! साराकल्पसम्म वर्षाद् हुँदा यति बिन्दू पानी सागरमा पन्थो, यति भूमिमा पन्थो, यति पर्वतमा पन्थो भन्ने कुरा म गिन्ति गरी भन्नसक्छु ।”

यो सुनेर शास्त्राले “म तिज्ञो सामर्थ्यं जान्दछु” भनी भनुभयो । स्थसंने वहाँ स्थविरको प्रज्ञाको बारेमा उपमा दिनलायक पनि केही छैन भनी उल्लेख भएको हो ।

“गङ्गाय बालुका खीये, उदकं खीये महण्णवे ।

महिया मत्तिकाखीये, लक्खेन मम बुद्धियाऽति ॥”

अर्थात्—गङ्गाको बालुवा सिद्धिएमा, समुद्रको पानी सिद्धिएमा तथा पृथ्वीको माटो सिद्धिए पनि गिन्तिले मेरो बुद्धि सिद्धिने छैन’ ।

+

+

+

आफ्नो भपदानमा उपालि स्थविरले सारिपुत्र स्थविरको बारेमा यस्तो भनुहुन्छ—

१. धम्म. प. अ. क. पृ. ५६५: यमकपाटिहारियवत्यु, बुद्धवग्गो ।

“पञ्जाय अग्गो निकिखत्तो, पटिभाने च कोविदो ।  
सारिपुत्तो ति नमेन, धर्मसेनापती तव' ॥”

**अर्थ—**

“प्रज्ञको अग्रस्थानमा बस्नुभएका प्रतिभाणमा कोविद हुनु-  
भएका तपाइ सारिपुत्र नामले धर्मसेनापति हुनुहुन्छ ।”

+ + +

भावस्तीवासी जेतवन विहारका निर्माता अनाथपिण्डिक सेठ  
देहान्त भएपछि तुषित देवलोकमा<sup>३</sup> उत्पन्न भएका थिए । एकदिन  
उनले स्थविरको प्रशंसा गर्दै भने—

“सारिपुत्तो व पञ्जाय, सीलेन उपसमेन च ।  
यो पि पारञ्जतो भिक्खु, एतावतापरमोसिया'ति' ॥”

**अर्थ—**

“प्रज्ञा, शील र उपसमनमा जो भिक्खु पारंगत छन् उनीहरू-  
मध्येमा सारिपुत्र नै श्रेष्ठ छन् ।”


+ + +

१. अप. दा. पा. I. पृ. ५२: उपालित्येर अपदानं, गा. नं. ५३९.
२. पं. सू. IV. पृ. २०६: अनाथपिण्डिकसुत्तवण्णना ।
३. हेर लेखकको बु. गृ. भा-१, पृ. १३५: अनाथपिण्डिक गृहपति ।

एक समय भगवान् पावामा चुन्द कर्मारपुत्रको आच्छान्नमा बस्तुभएको थियो । त्यहाँ भगवान्को आज्ञानुसार सारिपुत्र स्थविरले सङ्गीति सूत्र देशना गर्नुभएको थियो । अनि भगवान्ले स्थविरको यसरी प्रशंसा गर्नुभयो—

“धर्मसेनापति सारिपुत्तो बुद्धबलं दीपेत्वा अप्पटिष्ठत्यं सीहनादं नदति...।”

अर्थात्— बुद्धको बल देखाई धर्मसेनापति सारिपुत्र अरु कर्माले परिवर्तन गर्न नसक्ने सिहनाद गर्छन्...।



१. दी. नि. अ. क. III. पृ. ४०१: सङ्गीतिसुत्तवण्णना ।

## दोषारोपण र ईर्ष्या

प्रशंसा गर्नेहरू जस्तै सारिपुत्र स्थविरलाई निन्दा र ईर्ष्या गर्ने  
मिक्षुहरू पनि यिए भन्ने कुरा निम्न उदाहरणहरूद्वारा प्रष्ट हुन्छ ।

एक समय भगवान् आवस्तीमा बसिरहनुभएको थियो । भनि  
स्यहाँ कोकालिक भिक्षुले भगवान्कर्हा गई यसो भने—“भन्ते !  
सारिपुत्रमौद्गल्यायनहरू खराब विचारका छन् र उनीहरू खराब  
विचारको वशमा छन् ।”

यो मुनेर भगवान्ले कोकालिक भिक्षुलाई यसो भनुभयो—  
“कोकालिक ! यस्तो नभन । सारिपुत्रमौद्गल्यायनहरू शीलवान् छन् ।  
उनीहरूमाथि चित्त प्रसन्न गर ।”

यस्तै कुरा अङ्गुत्तरनिकायको दसकनिपातको कोकालिक  
सूत्रमा पनि उल्लेख भएको छ । भगवान्ले तीन तीन पटकसम्म  
सम्झाउंदा पनि कोकालिक भिक्षुले स्थविरहरूलाई खराब विचार ने  
भएका हुन् भनी दोषारोपण गरेका यिए<sup>१</sup> ।

+

+

+

१. सुत. नि. पृ. ३६८-६९: कोकालिकसुतं, महाघगो ।
२. अ. नि-१०, पृ. २३६: कोकालिकसुतं, येरवगो ।

एकदिन सारिपुत्र स्थविर शावस्तीबाट यात्राको लागि बाहिर जान लाग्नु भएको बेलामा एक ईर्ष्यालु भिक्षुले उनलाई स्थविरले चौधरले पिटे भन्ने कूठो आरोप लगाएका थिए<sup>१</sup> । जुन कुरा माथि ‘सहनशील र क्षमा’ भन्ने शीर्षकमा उल्लेख गरिसकेको छु ।

+ + +

भगवान् शावस्तीमा बसिरहनु भएको बेलामा भगवान्का सारथी छन्न भिक्षुले दुइ अप्रश्रावकहरूलाई गालिगरि हिँडव्ये । उनी भन्ये कि म भगवान्‌सँग निस्केर आउँदा वहाँको साथमा कोही थिएन । अबचाहिं ‘म सारिपुत्र हुँ, म औद्गत्यायन हुँ’ भन्ने धाक लगाई हिँडखन् भनो गालिगर्ये । यो कुरा सुनी भगवान्‌ले उनलाई सम्झाउनुभयो । सम्झाउने बेलामा चुपलागी बस्ये । पछि फेरि त्यस्तै गरी गालिगर्ये । भगवान्‌ले तीन तीन पटकसम्म सम्झाउनु भएको मात्र होइन बल्कि “सारिपुत्रहरू तिन्मा हितंषी र कल्याणमित्र हुन् उनीहरूको सत्संगत गर” भनी कतिचोटि भन्दा पनि सम्झाउन सक्षनु भएन<sup>२</sup> ।

+ + +

त्यसब्बत शावस्तीमा पाँचकोटी आर्यशावकहरू थिए । तिनीहरू दिनहुँ यें जेतवनमा गई धर्मंभवण गर्ये । धर्मंभवणपछि

१. अ. नि-९, पृ. २०: सौहनादसुत्त, सौहनादवरगो ।

२. धम्म. प. अ. क. पृ. ३३६: छन्नत्येरवत्थु, पण्डितवर्ग ।

मानिसहस्रले सारिपुत्र स्थविरहरूको तारीफ गर्थे । यो सुनेर सहन नसकेका लालुदायि भिक्षुले एकदिन उनीहरूलाई भने—“मैले पनि त उपदेश दिनशब्दछु ।”

अनि मानिसहस्रले सोचे उनी पनि कुनै पण्डित होलाम् । अतः एकदिन लालुदायि भिक्षुलाई धर्मासनमा निम्त्याए । लालुदायि भिक्षुले केहि भन्न सकेनन् । अनि उनले “म पछि उपदेश गर्नेछु अहिलेलाई कुनै एकजना भिक्षुलाई भन्न लगाउ” भनी धर्मासनबाट बोल्हे । यस्तै किसिमबाट चार चार पटकसम्म धर्मासनमा बसेर पनि केहि बोल्न सकेनन् । अनि मानिसहस्रले उनलाई लट्टी लिई तजंन गरौ भने कि आफूने केहि उपदेश गर्न नसक्नेले उपदेश गर्नु हुने सारिपुत्र स्थविरहरूमायि ईर्ष्या गर्ने भन्दै लखेटेर पठाए ।

+ + +

*Dhamma.Digital*

एकदिन भगवान् सारिपुत्रहरू सहित पांचशय भिक्षुहरू लिएर आवस्तीबाट कीटागिरीमा जानुभयो । जब भगवान्से कीटागिरीमा अश्वजित् र पुनर्बंसु भिक्षुहरू बसेको ठाउंमा भासन मिलाउन चाहर पठाउनु भयो तब अश्वजित् र पुनर्बंसु भिक्षुहरूले सारिपुत्रहरूलाई ठाउं छैन, उनीहरू पाप विचारका छन् र पाप विचारको बाशमा छन् । भगवान् सहित अरु भिक्षुहरूलाई मात्र ठाउंछ भने<sup>१</sup> ।

+ + +

१. धर्म. प. अ. क. पृ. ६३३: लालुदायित्येरवत्यु, मलवर्ग ।

२. हेतु लेखकको बु. श्रा. च. भा-२, पृ. २३ भा ।

एक समय स्थविर पांचशत परिवार तिईं एक जनपदमा वर्षावास गर्नुभएको थियो । त्यहाँ धेरै वर्षावासिक चौवरहरू प्राप्त भएको थियो । सो चौवरहरू सबैलाई बाँडिदिन् भनी स्थविर अगाडि ने श्रावस्तीमा जानुभयो । निन्दा गर्दै भिक्षुहरूले भन्नथाले—“लाञ्छ कि अर्ह पनि सारिपुत्रको तृणा हटेको छैन ।”

+

+

+

एकदिन स्थविर पांचशत भिक्षुहरूका साथ नाळक गाउँमा आफ्नी आमाकहाँ भिक्षाटन्को निमिस जानुभयो । अनि वहाँकी आमा रूपसारी ब्राह्मणीले सारिपुत्र स्थविर सहित सबै भिक्षुहरूलाई घरमा बसाली स्थविरलाई यसरी गालि गरिन्—‘ए जूठो खाने ! असीकोटौ घन खाडी अर्काको घरमा खोले खानको लागि भिक्षु भएको होइनस् ? तस्ते मेरो सत्यानाश गरिस् ! अब खा’’ भन्दै भोजन दिइन् । भिक्षुहरूलाई पनि गालिगर्दै भोजन दिइन् । सारिपुत्र स्थविर चाहिं चुपलागेर भोजन ग्रहण गरी विहारमै फक्कनु भयो<sup>१</sup> ।

×

×

×

१. धम्म. प. अ. क. पृ. ८२२: सारिपुत्रत्थेरवत्थु, ब्राह्मणवर्ग ।

२. धम्म. प. अ. क. पृ. ८११: सारिपुत्रस्समातुवत्थु, ब्राह्मणवर्ग ।

## आनन्दसँगको घनिष्ठता

संयुक्तनिकायको सुसिम सूत्रानुसार<sup>१</sup> एकदिन धावस्तीमा आयुष्मान् आनन्द भगवान्कहाँ जाँदा भगवान्ले यसो भनुभयो—“आनन्द ! के तिमी पनि सारिपुत्रलाई रुचाउँछौ ?”

“भन्ते ! कुन मूर्खहोला सारिपुत्रलाई नरुचाउने ! भन्ते ! सारिपुत्र पणिडत हुन्, महाप्रज्ञावान् हुन्, पृथुप्रज्ञावान् हुन्, हासप्रज्ञावान् हुन्, जवनप्रज्ञावान् हुन्, तौक्षणप्रज्ञावान् हुन्, निवेदिक प्रज्ञावान् हुन्, अल्पेच्छी हुन्, सन्तुष्ट छन्, प्रविवेकी हुन्, असंसर्गी हुन्, आरच्छीयंवान् हुन्, अरुलाई कुरा बताउने हुन्, अर्काको कुरालाई पनि सुन्दर्थन्, आयुष्मान् सारिपुत्रले दोष पनि देखाइविन्छन् र वहाँ पापनिन्दक पनि हुन्। अतः कुनचाहि मूर्खहोला जसले सारिपुत्रलाई नरुचाउसा ।”

भगवान्ले आयुष्मान् आनन्दको कुरालाई अनुमोदन गर्नुभयो । अनि सुसिम भन्ने देवपुत्रले पनि यस्तै प्रकारले आयुष्मान् सारिपुत्रको प्रशंसा गरे । यी सुसिम देवपुत्र अघि आयुष्मान् सारिपुत्रकं शिष्य थिए ।

१. सं. नि. I. पृ. ६१: सुसिमसुत्तं, देवपुत्रसंयुतं । यो सूत्रको अनुवाद लेखकको पछि प्रकाशित हुने बुद्धकालीन ब्रह्मादिदेवमा उल्लेख हुने छ ।

भगवान् चाहि आयुष्मान् सारिपुत्रको गुण प्रकाश गर्न चाहनुहुन्थ्यो । गुण प्रकाश भनेको प्रतिकूल व्यक्तिलाई सुनाउन योग्य हुन्न । त्यस्ताको सामुन्ने गुण प्रकाश गर्दा कुनै कारण सिद्ध हुन्न । ‘फलाना मिक्ष शीलवान् गुणवान् हुन्’ भनी भन्दा उसले ‘उनको के शील छ र ? गोहको जस्तो शील होला, के तिमीले शीलवान् पुरुषलाई देखेका छनौर ?’ अथवा ‘यो प्रज्ञावान् हुन्’ भनी भन्दा ‘उनमा कस्तो प्रज्ञा छ र ? के तिमीले कुनै प्रज्ञावान् पुरुषलाई देखेका छनौर ?’ आदि भनी गुणकथालाई विचनपाउँ ।

आनन्द स्थविर चाहि सारिपुत्र स्थविरका सहभागी तथा सुहृदय मित्र हुन् । कुनै उत्तम पदार्थं पाउंदा सारिपुत्र स्थविरलाई दिनुहुन्छ । आफूकही बस्ने केटाहूलाई प्रदर्जित गराई स्थविरकहाँ पठाई उपाध्यायत्वं ग्रहण गर्न लगाउनु हुन्छ । उपस्थितिवा गर्न लगाउनु हुन्छ । सारिपुत्र स्थविर पनि आनन्द स्थविर प्रति यस्ते व्यथहार गर्नुहुन्छ । किन कि परस्पर गुणमा प्रसन्न हुँदा ने परस्पर प्रेम बढाए र मैत्री बढाए ।

आनन्द स्थविरले चाहि “हाम्मा जेठ आसा एक असंख्य एकलाख कल्प पारमी पुरा गरी सोहू प्रकारका प्रज्ञा लाभ गरी धर्मसेनापति स्थानमा बस्नुभएका हुन्” भन्दं स्थविरको गुण सम्झेर ने चहाँ प्रति प्रेम गर्नुहुन्छ । सारिपुत्र स्थविरले चाहि “मैले सम्यक्-सम्बुद्धलाई मुख धुने पानी इत्यादि विई सेवाटहल गर्नुपर्ने काम सबै आनन्दले गर्नेन् । आनन्दको कारणले चाहै चाहैको देलामा

समापत्तिमा बस्ने मौका मैले पाएँ” भन्दे वहाँ स्थविरको गुण सम्झी प्रसन्न अई प्रेम गर्नुहुन्थ्य ।

त्यसेले भगवान्‌ले आनन्द स्थविरको अगाडि सारिपुत्र स्थविरको गुण बखान सुनाउनु भएको हो ।

आनन्द स्थविरले सोहू पवहरूद्वारा प्रशंसित कुरालाई बुद्ध भगवान्‌ले मात्र अनुमोदन गर्नुभएको होइन अकनिष्ठ ब्रह्मलोकका देवताहरूले समेत अनुमोदन गरेका कुरा संयुत्तनिकायटुकथाले<sup>१</sup> उल्लेख गरेको छ ।

वहाँहरूको बीचमा जुन परस्पर सद्भाव र स्नेह वियो त्यो शायद आनन्द स्थविर वहाँहरूमध्ये कान्छो भएकोले पनि हुनसक्छ ।

+      Dhamma + Digital      +

एकदिन बैशालीस्थित गोसिंग शालवनमा छजना महापुरुषहरू भेला भएका थिए । त्यसमध्ये सबभन्दा कान्छा आनन्द स्थविर हुनुहुन्थ्यो भनी पपञ्चसूबनीले<sup>२</sup> उल्लेख गरेको छ । त्यहाँ भेला भएकाहरू

१. सं. नि. अ. क. I. पृ. ९३: सुसिमसुत्तवण्णना, देवपुत्तसंयुतं; पप. सू. II. पृ. २०९: महोगोविन्दसुत्तवण्णना; दी. नि. अ. क. III. पृ. २३४: पासादिकसुत्तवण्णना ।
२. I. पृ. ९८: सुसिमसुत्तवण्णना, देवपुत्तसंयुतं ।
३. II. पृ. २०९: महागोर्सिंगसुत्तवण्णना ।

मध्येमा सबभन्दा कान्छा आयुष्मान् आनन्द, वहाँभन्दा जेठा आयुष्मान् रेवत (कंखारेवत), वहाँभन्दा जेठा आयुष्मान् अनुरुद्ध, वहाँभन्दा जेठा आयुष्मान् महाकाश्यप, वहाँभन्दा जेठा आयुष्मान् महामौद्गु-  
लयायन र वहाँभन्दा जेठा आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो ।

+ + +

एकदिन एक ब्राह्मणले विचार गन्थो—“बुद्धरत्न र संघरत्नलाई पूजा गर्ने कुरा प्रष्ट छ । किन्तु धर्मरत्नलाई पूजा गर्ने कुरा प्रष्ट छैन । कसरी धर्मपूजा गर्ने होला ?” अनि भगवान्कहाँ गई उसले यो कुरा सोध्यो । भगवान्ले “हे ब्राह्मण ! यदि धर्मरत्नको पूजा गर्न चाहन्छौ भने एक बहुश्रुत भिक्षुलाई पूजा गर” भनी भन्तुभयो ।

*Dhamma Digital*  
“मन्ते ! त्यसोभए बहुश्रुत भिक्षु बताइनुहोस् त ।”

“भिक्षुसङ्घकहाँ गई सोध ।”

त्यसपछि भिक्षुसङ्घकहाँ गई “मन्ते ! बहुश्रुत भिक्षु कोहो भन्ने कुरा मलाई बताइविनुहोस्” भनी उसले भन्यो ।

“ब्राह्मण ! आनन्द स्थविर बहुश्रुत हुनुहुन्थ्य ।”

त्यसपछि ब्राह्मणले एक हजार मूल्य जाने विचोवर पूजा गन्यो । अनि आनन्द स्थविर यो लिएर भगवान्कहाँ जानुभयो । भगवान्ले “यो कहाँबाट पायो ?” भनी सोध्दा वहाँले “मन्ते ! एक ब्राह्मणबाट”

मनो भनुभयो । अनि केरि “भन्ते ! म यो भायुष्मान् सारिपुत्रलाई दिन चाहन्छु” मनो भन्दा भगवान्‌ले “हुन्थ्य” मनो भनुभयो ? ।

+

+

+

त्यसेले विनयपिटकको पाराजिकपालिमा<sup>१</sup> यस्तो उल्लेख भएको हो ।

“त्यसबछत आनन्दलाई अतिरिक्त चीवर प्राप्त भएको थियो । वहाले त्यो चीवर भायुष्मान् सारिपुत्रलाई दिन चाहनु हुन्थयो । किन्तु त्यसबछत भायुष्मान् सारिपुत्र साकेतमा बसिरहनु भएको थियो । अनि वहाँको मनमा यस्तो लाग्यो “भगवान्‌ले अतिरिक्त (= बढता) चीवर राखन नहुने नियम बनाइदिनु भएको छ । अब यस विषयमा मैले के कसो गर्नुपर्लाई” त्यसपछि वही भगवान्कहाँ गई यसबाटे सोधनुहुँदा स्थविरले “नौदश विनमा” मनो भनुभयो । अनि यस प्रसंगमा भगवान्‌ले अतिरिक्त चीवरलाई दशविनसम्म राखन हुन्थ्य भन्ने उपनियम बनाइदिनु भयो<sup>२</sup> ।

१. पण. सू. II. पृ. २०९: महागोर्सिगसुत्तवण्णना; दी. नि. अ. क.

III. पृ. २३५: पासादिकसुत्तवण्णना ।

२. पृ. २८७: पठमनिस्सगिग्यं ।

३. पारा. पा. पृ. २८७-८८: पठमनिस्सगिग्यं; महा. व. पा. पृ. ३०५: अतिरेक चीवरकथा, चीवरकखन्धकं ।

यस विषयमा समन्तपासादिकाले<sup>१</sup> केही पष्टकरण दिएको

छ—

“भगवान् बाहेक आयुष्मान् सारिपुत्र जस्ता गुण विशिष्टता हुने अरु कोही छैनन्” भन्दै आयुष्मान् आनन्द सारिपुत्र स्थविरलाई अति प्यार गर्नुहुन्छ । त्यसेले जहिले पनि राज्ञो असल चौबरहरु पाएपछि रंगाई कल्पविन्दू<sup>२</sup> राखी स्थविरलाई दिनुहुन्छ । भोजन अगाडि केही सुस्वादिला उत्तम यागु आदि पाउँदा पनि आनन्द स्थविरले सारिपुत्र स्थविरलाई ने दिनुहुन्छ । भोजनपछि अपराह्ण समयमा प्रणीत मधु सखरादि प्राप्त हुँदा पनि बहाँलाई ने दिनुहुन्छ । कुनै उपस्थाक कुलबाट बालकहरूलाई प्रवर्जित गराई स्थविरकहाँ ने पठाई उपाध्यायत्व ग्रहण गर्न लगाउनु हुन्छ । उपसम्पदा गर्दा पनि आफूले चाहिं अनुशासन कर्म मात्र गर्नुहुन्छ ।

DhammaDigital

सारिपुत्र स्थविरले चाहिं “बाबुको काम सबै जेठपुत्रले गरिबिनु पछं । यो मैले गर्नुपर्ने सबै काम आनन्दले गर्दछन् । आनन्दको कारणले गर्दा अल्पोत्सुकी भई मैले बस्ने मौका पाएको छु”<sup>३</sup> भन्दै आनन्द स्थविरमाथि ठूलो स्मैह गर्नुहुन्छ । बहाँले पनि कुनै राज्ञो असल चौबरादि पाउँदा आनन्द स्थविरलाई ने दिनुहुन्छ ।

- II. पृ. ६४१-४२: पठमनिस्सगिय, चौबरवगो, निस्सगियकण्ड ।
- ‘कल्पविन्दू’ भनेको भिक्षुहरूले चौबर सेवन गर्नुभन्दा अगाडि चौबरलाई ढुर्वेण गर्ने भन्ने हेतुले चौबरको एक छेउमा दाग लगाइन्छ । यस कार्यलाई ‘कल्पविन्दू’ भनिन्छ ।

यसरी परस्पर स्नेह गर्ने हुनाले वहाँले त्यो बहुमूल्य चोवर  
सारिपुत्र स्थविरलाई दिन चाहनु भएको हो भन्ने कुरा बुझनसक्नु  
पर्छ ।

“कहिले आउने छन् त ?” भनी भगवान्‌ले सोध्दा कसरी  
आनन्द स्थविरले “नौदश दिनमा” भनी भजसक्नु भएको नि ?  
यस सम्बन्धमा वहाँलाई अतेक कारणबाट यो कुरा आहा छ । कसरी ?  
सारिपुत्र स्थविर कहिं जनपदको चारिकार्थ जानुहुँदा वहाँले आनन्द  
स्थविरलाई सबै कुरा भनेर जानुहुन्छ । “म यति दिनभित्र फर्क्नेछु,  
त्यतिभ्येत्सम्म भगवान्‌मायि प्रमादी नहुन्” भनी जानुहुँछ । यदि  
सन्मुखमा भेटेर जान सक्नु भएन भने कुनै भिक्षुलाई पठाई कुरा भन्न  
लगाई मात्र कतै चारिकार्थ जानुहुँछ । अन्त कतै वर्षावास गर्नुहुँदा  
वर्षावास सिद्धिःप्रथि कुनै भिक्षु आफूभदा पहिले भगवान्‌कही जान्छन्  
भने उनलाई “मेरो वचनले भगवान् बुद्धको चरणकमलमा बन्दना  
गरिदिनू । आनन्द स्थविरलाई पनि आरोग्यभाव सुनाइदिनू र म  
फलानो दिनमा आउनेछ भन्ने खबर पनि सुनाइदिनू” भनी खबर  
पठाउनु हुन्छ । भनेको दिनमै वहाँ आइपुग्नु हुन्छ ।

“यतिका दिनसम्म वहाँ भगवान्‌संगबाट भलग भई बसिसक्नु  
भयो । अब त वहाँ अवश्य पनि चांडे ने आउनु हुनेछ” भन्ने अनुमानद्वारा  
पनि वहाँ बुझसक्नु हुन्छ । जसको जति जति गहिरो प्रज्ञा हुन्छ उसको  
त्यक्ति श्यति ने गहिरो स्नेह बुद्ध प्रति बद्दछ भन्ने कारणले पनि वहाँले

१. सम. पा. II. पृ. ६४१-४३। पठमनिस्सगियं ।

बुझनसक्नु हुन्थ्य । त्यसेले “नौ दश दिनमा आउने छन्” भनी वहाँले भन्नुभएको हो । यदि आनन्द स्थविरले दुइ चार हप्तापछि आउने छन् भनी भन्नुभएको भए भगवान्‌ले सोही कुरालाई स्वीकार गर्नुहुने थियो होला’ । अनि सारिपुत्र स्थविर आउनु भएपछि वहाँले सो चौबर प्रवान गर्नुभयो ।

+ + +

अर्को एक पटक आनन्द स्थविरलाई अतिरिक्त पात्र प्राप्त भयो । वहाँले यो पात्र सारिपुत्र स्थविरलाई दिन चहनु हुन्थ्यो । तर त्यसबछत स्थविर साकेतमा बसिरहनुभएको थियो । अनि फेरि त्यसबछत अतिरिक्त पात्र राख्न नहुने नियम पनि थियो । त्यसेले भगवान्कहाँ गई वहाँले यो कुरा बिन्ति गर्नुभयो । भगवान्‌ले सारिपुत्र कहिले आउने छन् भनी सोधनी हुँदा आनन्द स्थविरले नौदश दिनमा आउने कुरा बताउनु भयो । त्यसपछि भगवान्‌ले “त्यसोभए दशदिनसम्म अतिरिक्त पात्र राख्न हुण्छ” भन्ने उपनियम बनाइदिनु भयो । त्यसपछि स्थविर आउनु भएपछि आनन्द स्थविरले वहाँलाई पात्र चढाउनु भयो<sup>१</sup> ।

+ + +

१. सम. पा. II. पृ. ६४२: पठमनिस्संगियं ।

२. पारा. पा. पृ. ३४६: आनन्देन सारिपुत्रस्स निकिष्टपत्तवत्यु, एक-वीसःतमनिस्संगियं ।

एकदिन सारिपुत्र स्थविर परिनिर्वाण हुनुभएको छबर मुन्दा आनन्द स्थविरले सारै अपशोच गर्नुभएको थियो । वहाँलाई भगवान्‌ले सम्झाउँदा वहाँले स्थविरको गुण यसरी संस्मरण गर्नुभएको थियो—

“अपि च मे, भन्ते, आयस्मा सारिपुत्तो ओवादको अहोसि । ओतिएणो विड्बापको सन्दस्सको समादपको समुत्तेजको सम्पहंसको । अकिळासु धम्मदेसनाय, अनुगगाहको सत्रह्यचारीनं । त मयं आयस्मतो सारिपुत्तस्स धम्मोजं धम्मभोगं धम्मानुगाहं अनुस्सरामी ति १ ।”

अर्थात्—“किन्तु भन्ते ! आयुष्मान् सारिपुत्र मेरा भचवादक (= अति दिने) हुनुहुन्थ्यो । पारंगत जानकारी दिने, सन्दर्शित, समादपित, समुत्तेजित, सम्प्रहशित गर्ने हुनुहुन्थ्यो । धर्मदेशना गर्नमा वहाँ निरालसी र सम्भव्यचारीहरूको संप्रहकर्ता हुनुहुन्थ्यो । सो आयुष्मान् सारिपुत्रको धर्मतेज, धर्मभोग र धर्मको अनुप्रहका कुरा संस्मरण गर्छु ।”

x

x

x

जस्तै आनन्द स्थविरले सारिपुत्र स्थविरमाथि स्नेह र भक्ति राखी आफूले पाएका चौवरादिवारा सम्मान गर्नुहुन्थ्यो त्यस्तै एकदिन रेवत (खदिरवनीय रेवत) ले आयुष्मान् सारिपुत्रको निमित्त एक भिक्षुको हातमा चौवर विई पठाए ।

१. सं. नि. IV. पृ. १३९: चुन्दसुत्तं, सतिपट्टानसंयुतं ।

बाटामा जाँदा जाँदे रेवत स्थविरमाथि भएको विश्वासको कारणले सो मिक्षुले त्यो चीवर आफ्ले लियो । पछि सारिपुत्र स्थविर भेट हुँवा रेवतले “मैले पठाएको चीवर पाउनु भयो के ?” भनी सोधा वहाँले “म देखिदन” भनी भन्नुभयो । अति रेवत स्थविरले सो मिक्षुसंग सोधा उसले वहाँमाथिको विश्वासको कारणले आफ्ले लिएको कुरा बतायो ।

यो कुरा भगवान्मा निवेदन गर्दा भगवान्‌ले “यदि दिनेमाथिको विश्वासले लिएको छ भने ठीकै छ । यदि चीवर पाउने प्रतिको विश्वासले लियो भने ठीक छैन” भनी भन्नुभयो<sup>१</sup> ।



१. महा. व. पा. पृ. ३२३: दुग्गहित सुग्गहितादिकथा, चीवरक्खन्धकं ।

## सारिपुत्रको उपदेशद्वारा मुक्त हुने

“सारिपुत्रको उपदेशद्वारा मुक्त हुने” भन्ने शीर्षक अन्तरगत केही कुरा लेखनलाग्दा मेरो मनमा केही दृन्द्रिता हुनथालयो । मेरो टिपोटमा वहाँको उपदेशद्वारा आयुष्मान् अनुरुद्ध अरहन्त हुनु भएको कुरा थियो । यो कुरा लेखनलाग्दा यो पनि छवास्त मनमा सम्झे कि अङ्गुत्तरनिकायको अटुकनिपातमा बुद्धद्वारा देशित अनुरुद्ध महाबित्ति सूत्रको उपदेश मुनी वहाँ अरहन्त हुनु भएको कुरा । यी दुबै सूत्रमा यसरी किन उल्लेख भएको होला भन्ने कारण मैले कतैबाट पनि बुझ्न सकिन ।

Dhamma.Digital

सारिपुत्र स्थविरको उपदेशद्वारा अनुरुद्ध स्थविर अरहन्त हुनु भएको कुरा अङ्गुत्तरनिकायको तिकनिपातमा उल्लेख भएको छ भने अङ्गुत्तरनिकायकं अटुकनिपातमा बुद्धको उपदेशद्वारा अरहन्त हुनु भयो भन्ने कुरा पनि उल्लेख भएको छ । माथिल्लो सूत्रमा चाहिं कुनै ठाउंको नाम उल्लेख भएको छैन भने पछिल्लो सूत्रमा चाहिं स्थानको नाम भगवेशको सुंसुमारगिरिमा भन्ने कुरा प्रष्ट छ । यसरी अनुरुद्ध स्थविर अरहन्त हुनु भएको कुरा दुइवटा सूत्रहरूमा उल्लेख भएको पाइएको छ ।

अङ्गुत्तरनिकायको तिकनिपातमा उल्लिखित सूत्र अनुसार

आयुष्मान् अनुरुद्ध सारिपुत्र स्थविरको उपदेशद्वारा अरहम्त हुनुभयो' ।

X                    X                    X

बीघनिकायको सङ्गीतिसुत्तवण्णनाको भनाई अनुसार पावाको चुन्द कर्मार पुत्रको आग्रवनमा सङ्गीतिसूत्र देशनापछि पाँचशय भिक्षुहरूले अरहत्व प्राप्त गरेका थिए<sup>१</sup> ।

X                    X                    X

यस्त गरी एक समय भगवान् चम्पाको गग्गरा भन्ने पोखरीको तीरमा पाँचशय भिक्षुहरूसंग बसिरहनुभएको बेलामा त्यहाँ आयुष्मान् सारिपुत्रले दसुत्तर सूत्रको धर्मोपदेश गर्नुभएको थियो<sup>२</sup> । यो सूत्रको अवशानमा त्यहाँ भेला मएका पाँचशय भिक्षुहरूले प्रतिसम्भदा सहित अरहत्व प्राप्त गरेका थिए<sup>३</sup> ।

X                    X                    X

१. अ. नि-३, पृ. २६२: दुतिय अनुरुद्धसुतं, कुसिनारावग्गो; अ. नि-८, पृ. ३३०: अनुरुद्ध महावितव्यसुनं, गहपतिवग्गो ।
२. दी. नि. अ. क. III. पृ. ३०८ र ४०२: संगीतिसुत्तवण्णना । यस सूत्रको अनुवाद लेखकको बु. श्रा. च. भा-३, पृ. १४७ मा भएको छ ।
३. दी. नि. III. पृ. २१०: दमुत्तरसुतं । यस सूत्रको अनुवाद लेखकको बु. श्रा. च. भा-३, पृ. ८० मा उल्लेख भएको छ ।
४. दी. नि. अ. क. III. पृ. ४१६: दसुत्तरसुत्तवण्णना ।

एकदिन राजगृहवासी कण्ठदिक्ष मने ब्राह्मण धमंसेनापतिकहाँ  
गई प्रव्रजित भई केही दिनमै अरहन्त भए ।

+ + +

सूत्रपिटकको खुद्दकनिकायको विमानवत्थु अर्थकथाको कुञ्जर-  
विमान अनुसार राजगृहको एक स्त्रीले सारिपुत्र स्थविरलाई बडो  
भक्तिपूर्वक पायस दान दिई । अनि उसको मृत्यु भएपछि त्रयमित्रश  
ैवलोकमा उत्पन्न भएको कुरा उक्त विमानकथामा उल्लेख भएको छ ।

+ + +

एकदिन राजगृहमा सारिपुत्र स्थविरलाई चौबर सिउनपने  
काम परेको सियो । अनि वहाँ राजगृहको एक नकर्मीको घरमा  
मिक्षाटन्को निमित्त जानुभयो । सो घरको नकर्मीले स्थविरसंग  
“भन्ते ! के चाहियो ?” भनी सोधदा वहाँले “चौबर सिउनु परेकोले  
सियोको आवश्यक परेको छ” भनी भन्तुभयो । नकर्मीले सम्मानपूर्वक  
बहाँलाई दुइवटा सियो दियो र “भन्ते ! फेरि पनि सियो चाहिएमा  
भन्न आउनुहोस्” भनी निवेदन गरी पञ्चाङ्ग प्रतिष्ठित सहित बन्दना

१. थेर. गा. अ. क. I. पृ. ३०४: कण्ठदिक्षत्थेरगाथावण्णना ।

२. यसको अनुवाद लेखकको बु. वि. पृ. ४९: कुञ्जरविमानकथामा  
भएको छ ।

गन्यो । पछि सो पुरुष मृत्यु भयो र त्रयस्त्रिश देवलोकमा उत्पन्न भयो' ।

+ + +

राजगृहको एक गरीब पुरुष कुनै एक सेठको आँपको बनमा पालो बसेको थियो । एकदिन उसले सारिपुत्र स्थविरलाई आँपको बनको अधिलितरको बाटोबाट चर्को घाममा हिंडिरहनु भएको देख्यो । वहाँ पसिनाले निश्चुक हुनुभएको थियो । भुइं पनि पोलदथ्यो । यो देखेर उसको मनमा महत अद्वा उत्पन्न भई वहाँसंग विन्ति गन्यो “भन्ते ! तपाइँ बेस्करी थाक्नु भएको जस्तो लाग्छ । तपाइँको चीवर पसिनाले भिजिसकेको छ । भन्ते ! यो आँपको बनमा आई केहीछिन विधाम गर्नुहोस् ।” “हुन्द्य” भनी स्थविर आँपको बनमा जानुभयो । एकछिन पछि सो पुरुषले विन्ति गन्यो “भन्ते ! नुहाइधुवाई गर्नुहुन्द्य भने य कुवाबाट पानी तानिदिनेछु ।” स्थविरले स्वीकार्नुभयो र नुहानुभयो । सो पुरुष सारै खुशीभयो । उसको मृत्युपछि उ त्रयस्त्रिश देवलोकमा उत्पन्न भयो' ।

+ + +

१. विमा. ब. अ. क. पृ. २००: सूचिविमानबत्यु अट्कथा । यस सूत्रको अनुवाद लेखकको बु. वि. पृ. २९४ मा भएको छ ।
२. विमा. ब. अ. क. पृ. २४५: अम्बविमानबत्यु अट्कथा । यसको अनुवाद लेखकको बु. वि. पृ. १ मा भएको छ ।

राजगृहको इट्टकावती भन्ने गाउँमा संसारभोचक भन्ने परिवारमा एउटी केटी जन्मेकी थिई । एकदिन स्थविर सोही गाउँको अद्यवती भन्ने विहारमा बस्नुभएको थियो । एकदिन बाह्यनना मिक्षुहङ्कारका साथ वहाँ गाउँको ढोकानिरको बाटोमा जाँदै हुनुहुन्थ्यो ।

त्यसबाहुत गाउँका धेरे वालिकाहरू त्यहाँ खेतदे थिए । स्थविरलाई देखेर ती वालिकाहरू आई स्थविरलाई धन्दना गरे । त्यसमध्ये एउटी वालिकाचाहाँह एक छेउमा उभिइरही ।

यो देखेर स्थविरले सो वालिका उपर अनुकम्पा राखी “यो वालिका भात्र किन एक छेउमा उभिइरहेकी नि ?” भनी भन्दा उनीहरूले उसलाई समाती ल्याई स्थविरको चरणकमलमा ढोग्नलगाए । पछि उसको विवाह त्यस्तै संसारभोचक कुलको एक दीघ-राजीमा भन्नेसँग भयो । पछि उ गर्भिणी हुँदा उसको मृत्यु भयो र उ प्रेतयोनिमा उत्पन्न भई ।

एकदिन उसले सारिपुत्र स्थविरलाई नांगो रूप देखाई ।

स्थविरले “तिमी को ह्वौ ?” भनी सोध्वा उसले आफ्नो सबै कुरा बताई स्थविरसँग यस्तो प्रार्थना गरी “भन्ते ! भलाई उद्देश्य गरी दान दिनु भएमा मेरो उद्धार हुनेछ ।” स्थविरले “हुन्छ, दिनेछु” भनी सो प्रेतनीलाई उद्देश्य गरी एक एक गाँस भोजन, एक एक हातको कपडा र एक एकवटा भाँडोमा पानी पनि राखी दान दिनुभयो ।

यत्तिकंभा सो प्रेतनीले वस्त्र, खाना तथा पानी पाई । यसरो स्थविरले दानद्वारा प्रेतनीको उद्धार गर्नुपर्यो ।

+ + +

सारिपुत्तपेतवत्थु अटुकथा अनुसार पाँच जन्म अघि आपनी आमा भएकी प्रेतनीलाई पनि दान दिएर उद्धार गराउनु भएको कुरा उक्त अटुकथामा उल्लेख भएको छ<sup>३</sup> ।

+ + +

सातजना अरहन्तहरूका<sup>४</sup> आमा भएकी रूपसारी बाह्यणी संघ प्रति प्रसन्न भएकी थिइनन् । उनको उपनिशय सम्पत्ति छ कि छन भनी विचार गर्नुहोंदा स्थविरले “छ” भन्ने देखनुभएको मात्र होइन आपने उपबोशद्वारा धर्माभिसमय हुनेछ भन्ने कुरा पनि नान्नुभई पछि अन्तिम अवस्थामा आपने घरमा गई आफ्नी आमालाई लोतापत्तिफलमा प्रतिष्ठित गराउनु भएको कुरा संयुक्तनिकाय अर्थकथा<sup>५</sup> र दीघ-निकाय अर्थकथा<sup>६</sup> हरूले उल्लेख गरेका छन् ।

१. विमा. व. पृ. ५०: संसारमोचक पेतवत्थु अटुकथा । यस सूत्रको अनुवाद लेखकको बु. प्रे. पृ. २५३ मा उल्लेख भएको छ ।
२. पेत. व. अ. क. पृ. ५९: सारिपुत्तत्थेरमातुया पेतवत्थु अटुकथा । यसको अनुवाद लेखकको बु. प्रे. पृ. २३० मा भएको छ ।
३. सारिपुत्र, चुन्द, उपसेन, रेवत, चाला, उपचाला र सीमुपचाला ।
४. III. पृ. १७३: चुन्दसुत्तवण्णना, नालन्दावग्नी ।
५. III. पृ. २५४: महापरिनिव्र नमुतवण्णना ।

यो अर्थकथाहरूले स्थविरमायि प्रसङ्ग भई स्वर्गं पुग्नेहरूको संख्या असी हजार (८०,०००) छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । अड्डगुत्तरनिकाय अर्थकथा दुक्कनिपातवर्णना पृ. ३१६ मा सारिपुत्रको समचित्त सूत्रको उपदेश सुनेर एक कोटी एक लाख (१,०१,००,०००) देवताहरू भरहन्त भएका कुरा पनि उल्लेख भएको छ ।

x

x

x

विमानवत्थु अटुकथा पृ. २३१: फलदायकविमानवण्णनाको कुरा पनि यहाँ स्मरणीय हुन्छ । जसको अनुवाद लेखकको बु. वि. पृ. १८८ मा भएको छ ।

x

Dhamma.Digital

x

## परिनिर्वाण

**भगवान् संग बिदाइ—** वेशाङ्की नगर नजिकको वेलुबग्नाममा अन्तिम वर्षावास बसिसक्नुपर्छि बुद्ध भगवान् आवस्ती फर्कनुभयो<sup>१</sup>। अनि भगवान् प्रति गर्नुपर्ने दिवाकार्य गर्नुभई धर्मसेनापति आफ्नो स्थानमा गई त्यही शिष्यहरू प्रति गर्नुपर्ने कर्तव्य गरी फाँकिसकेपछि दिवाविहार गर्ने ठाउं बढारी छालाको चारपाटे टक्टक्याई बिच्छुच्छाई हात खुट्टा पखाली पलेटीमारी कलसमापत्तिमा समाधिष्ठ हुनुभयो ।

अनि परिच्छेद गरे अनुसार समापत्तिबाट उठ्नु भएपछि वहाँको मनमा यस्तो परिवितर्कना हुन थाल्यो — “भगवान् बुद्ध अधि परिनिर्वाण हुनु हुनेछ कि अग्रथावक ?” अनि “अग्रथावक अघि परिनिर्वाण हुने छन्” मन्ने ज्ञान भएपछि वहाँले आफ्नो आयु-संस्कारलाई हेर्नुभयो । त्यसपछि वहाँले थाहा पाउनु भयो कि एकहप्ता मात्र आयु बाँकी छ । अनि वहाँले परिनिर्वाण हुनेछु भन्ने कल्पना गर्नुभयो । यसको संगसंगे वहाँले यो पनि कल्पना गर्नुभयो कि राहुल त्रयस्त्रिश देवकोकमा परिनिर्वाण भए, ज्ञातकौण्डिन्य<sup>२</sup> स्थविर छद्दन्त बनमा परिनिर्वाण

१. स. नि. अ. क. III. पृ. १७२; दी. नि. अ. क. II. पृ. २५३;

उदा. अ. क. पृ. २२६: आयुसंखारोस्सज्जनसुत्तवण्णना, जच्चन्ध-  
चग्गो ।

२. ज्ञातकौण्डिन्य स्थविरको परिनिर्वाण सम्बन्धी कुरा लेखकको बु. शा. च. भा-१, पृ. ६४ मा उल्लेख भएको छ ।

भए । अब म कहाँ परिनिर्वाण हुने होला भन्ने कुरा बारम्बार कल्पना गर्न थाल्नुभयो । यसरी कल्पना गरिरहनु भएको बेलामा बहाँलाई आमाको सम्झना भयो ।

“मेरी आमा सातजना अरहन्तहृष्टका आमा भएर पनि बुद्ध-धर्म-संघ प्रति अप्रसङ्ग छिन् । उनको उपनिश्चय-सम्पत्ति छ कि छैन त ?” भनी विचार गरी हेर्दा—“स्रोतापतिफलको उपनिश्चय-सम्पत्ति देख्नुभयो र कसको उपदेशद्वारा धर्माभिसमय हुनेछ त ?” भनी हेर्दा “आपने धर्मोपदेशद्वारा धर्माभिसमय हुनेछ” भन्ने कुरा पनि बुझ्नुभयो ।

यदि यस विषयमा अल्पोत्सुकी भएमा मलाई लोकजनहरू यस्तो अप्रसङ्गच्छन्—

“सारिपुत्र स्थविर अरुहृष्टको निमित्त भने आधय हुनुभयो । समचित्त सूत्र देशना गर्नुहुँदा एक कोटी एक लाख देवताहरू अरहन्त भए<sup>१</sup> । तीन फल प्राप्त गरेका देवताहृष्टको त गिन्ति नै छैन । अरु अरु ठाउँहृष्टमा भनेक धर्माभिसमय भएका कुरा पनि पाइन्छन् । स्थविर प्रति चित्त प्रसन्न गरी स्वर्गमा पुगेका मात्र असी हजार कुलगृहहरू छन् । त्यस्ताले आज आपनी आमाको मिथ्यादृष्टि मात्र पनि हटाउन सक्नु भएन ।”

१. अ. अ. क. I. पृ. ३१६: समचित्तवग्गो, दुक्निपातवण्णना । यो सूत्रको अनुवाद लेखकको बु. शा. च. भा-२, पृ. २२८ मा भएको छ ।

अतः आमाको मिथ्यादृष्टिलाई हटाई जन्मेकं कोठामा परिनिर्वाण हुनेछु भनी निश्चय गरी “आज्ञ भगवान् बाट अनुमति प्राप्त गरी त्यहाँ जानेछु” भनी चुन्द (आपना माहिला भाई) काई बोलाई “आबुसो चुन्द ! हात्रा पांचशय परिवारलाई ‘धर्मसेनापति नालक गाउँमा जान चाहनुहुन्थे । आ-आफ्ना पात्र-चौबरहरू लेओ’ भनी सूचना देउ” भनी भन्नुभएर छिचुन्द स्थविरले त्यस्तै गर्नुभयो ।

भिक्षुहरू शयनासनहरू पटचाइराखी पात्र-चौबरहरू लिई  
स्थविरको अगाडि गए ।


अनि स्थविरले पनि शयनासनहरू पटचाई दिवास्थान बडारी दिवास्थानको दैलोमा उभिई दिवास्थान अवलोकन गरी “यो मेरो अन्तिम हेराइ हो फेरि यहाँ बास हुने छैन” भन्दे पांचशय भिक्षुहरूका साथ भगवान् कहाँ गई बन्दना गरी भगवान् लाई यस्तो बिन्ती गर्नुभयो—“भन्ते ! मलाई अनुमति दिनुहोस्, भन्ते ! मलाई अनुमति दिनुहोस्; सुगत ! मेरो परिनिर्वाण हुने समय आइपुर्यो मेरो आयुसंस्कार सिद्धियो ।”

फेरि स्थविरले यस्तो भन्नुभयो—

१. स. नि. अ. क. III. पृ. १७२-७३: चुन्दसुत्तवण्णना, सतिपट्टान-संयुत्तं; दी. नि. अ. क. II. पृ. २५३-५५: महापरिनिव्वानसुत्त-वण्णना ।

१. “चिन्मोदानि भविस्सामि, लोकनाथ महामुनि ।  
गमनागमनं नतिथ, पञ्चिमा वन्दना अयं ॥
२. “जीवितं अप्पकं मय्हं, इतो सत्ताहमच्चये ।  
निक्खिपेय्यामहं देहं, भारवोरोपनं यथा ॥
३. “अनुजानातु मे भन्ते, भगवा अनुजानातु सुगतो ।  
परनिब्बानकालो मे, ओस्सटो आयुसङ्घारो’ति ॥”

**अर्थ—**



१—“महामुनि लोकनाथ ! अब म तपाईंवाट बिछोड हुनेछु ।  
यो मेरो अन्तिम वन्दना हो । मेरो गमनागमन छैन ।

२—“अब मेरो जीवन थोरै छ । यहाँदेखि उता एकहप्ता मात्र  
छ । त्यसपछि भार बिसाए जस्तै आफ्नो देहलाई छाडनेछु ।

३—“भन्ते भगवान् ! अब मलाई अनुमति दिनुहोस् ! भन्ते  
सुगत ! अब मलाई अनुमति विनुहोस् ! मेरो आयु सिद्धिसक्यो अब म  
परिनिर्वाण हुनेछु ।”

भगवान् बुझ्नें चाहें न त परिनिर्वाण होऊ भनी भनुहुन्छ न त  
नहोऊ भनी भनुहुन्छ । किनभने—‘परिनिर्वाण होऊ’ भनी भन्दा  
मिथ्यादृष्टिकहरूले ‘मरणको वर्णन गर्छन्’ भन्ने दोषारोपण गर्छन् भने

१. दी. नि. अ. क. II. पृ. २५५: महापरिनिब्बानसुत्तवण्णना ।

‘परिनिर्वाण नहोऊ’ भनी भन्दा ‘संसारको वर्णन गर्छन्’ भनी आरोप लगाउँछन् । अतः यी दुबै कुरा बताउनु हुन्न । त्यसले भगवान्ले “सारिपुत्र ! कहाँ परिनिर्वाण हुनेछ्यो त ?” भनी वहाँसँग सोधनुभयो ।

“भन्ते ! मगध देशको नालक गाडँमा म जन्मेको कोठा छ । त्यहीं परिनिर्वाण हुरोछु” भनी स्थविरले भनेपछि “त्यसोभए जस्तो उचित सम्झन्छो” भनी भगवान्ले भनुभयो । यति भन्नुभएपछि फेरि भगवान्ले यस्तो भनुभयो--“अब त्यस्ता भिक्षुको वशन दुर्लभ हुनेछ अतः तिमा भाइहरूलाई धर्मदेशना गर ।”

अनि स्थविरले “भगवान् मलाई ऋद्धि सहित धर्मदेशनाको प्रतीक्षा गर्नुहुन्छ” भन्ने बुझी भगवान्लाई बन्दना गरी तालवृक्ष जत्रे आकाशमा गई ओलहेर दशबलको चरणकमलमा बन्दना गर्नुभयो । यस्ते गरी सातवटा तालवृक्ष जत्रे अग्लो आकाशमा गई अनेक प्रकारका ऋद्धिहरू देखाई धर्मोपदेश गर्नुभयो । शरीर देखिने गरेर पनि नदेखिने गरेर पनि; शरीरको माथिल्लो आधा भाग मात्र देखिने गरी तल्लो आधा भाग मात्र देखिने गरी तथा नदेखिने गरेर पनि धर्मदेशना गर्नुभयो । फेरि समय समयमा चन्द्रमाको वर्ण, समय समयमा सूर्यको वर्ण, समय समयमा पर्वतको वर्ण, समय समयमा समुद्रको वर्ण र समय समयमा चक्रवर्ती राजा जस्तो देखाउनु भई धर्मदेशना गर्नुभयो । समय समयमा वैथवण राजा जस्तो देखाउनु भई समय समयमा शक्र देवेन्द्र जस्तो देखाउनु भयो भने समय समयमा महाब्रह्मा जस्तै देखाई धर्मदेशना

१. सं. नि. अ. क. III. पृ. १७३; दी. नि. अ. क. II. पृ. २५५.

गर्नुभयो । यसरी अनेक सहस्र प्रकारका शृङ्खिप्रातिहार्यं देखाई धर्मवेशना गर्नुभयो । नगरका सबै मानिसहरू भेला भए । अनि आकाशबाट ओल्ही वशबलको करकमलमा बन्दना गरी एक छेउमा उभिइरहनु भयो' ।

अनि शास्ताले सोधनुभयो—“सारिपुत्र ! यो धर्मपर्यायिको नाम के हो त ?”

“भन्ते ! सिहनीक्रोडा (सीहनीकोलिनि) भन्ने नाम हो ।”

“सारिपुत्र ! सिहनीक्रोडा राज्ञ छ । सारिपुत्र ! सिहनीक्रोडा राज्ञ छ ।”

त्यसपछि चप्रा जस्तो हात पसारी सुवर्ण वर्ण कछुवाको जस्तो भगवान्‌का पंतालाको गोलीगाँठामा समाती स्थविरले “भन्ते ! यो करकमलमा बन्दना गन्नको निमित्त मैले शतसहस्राधिक असंखेय कल्प पारमी पुरा गरे । त्यो मेरो मनोरथ पुरा भयो । प्रतिसन्धिको हिसाबले यहाँदेखि फेरि कुनै ठाउंमा समागम हुने छैन । अब यो विश्वासको डोरी चुँडिइसक्यो । अनेक लाख बुद्धहरूले प्रवेश गरेको अजरामर अभय क्षेम सुख शोतल भएको निर्वाणपुरमा जानेक्षु । त्यसले भन्ते ! यदि तपाईंले मेरो कुनै कायिक र वाचिक कर्मलाई रुचाउन हुन्न भने, भन्ते ! त्यसलाई भगवान्‌ले क्षमा गर्नुहोस् ! अब मेरो जाने देला भयो” भनी बिन्ति गर्नुभयो ।

“सारिपुत्र ! क्षमा गछुं, तिचो कायिक र वाचिक कर्ममा

१. सं. नि. अ. क. III. पृ. १७३: चुन्दमुत्तवण्णना, सतिपट्टानसंयुत्तं ।

भलाई मन नपर्ने कुनै कुरा छैन । सारिपुत्र ! अब तिमी जस्तो समय  
ठान्दछो गर' ।"

अनि भगवान्को अनुभवि प्राप्त गरेपछि शास्ताको श्री चरणमा  
चन्दना गरी उठ्नेवित्तिक "कत्रा कत्रा सुमेह आवि हिमाल बोक्नेले  
आज वहाँको गुण बोक्न सकिदन" भने जस्तै गरी महापृथ्वी कम्पित  
भयो । आकाशमा देवदाइयको गर्जन हुनथाल्यो । महामेघ निस्केर  
पुष्प वृष्टि भयो । धर्मसेनापतिलाई जान तयार पानेछु भन्ने  
विचारले भगवान् धर्मसिनबाट उठी गन्धकुटितिर गई स्फटिकको  
फलेकमा उभिनुभयो ।

तीनबार प्रदक्षिणा गरी चारेतिरबाट चन्दना गरी स्थदिरले  
"भन्ने ! यसमन्दा अधि शतसहस्राधिक असंखेय कल्प अधि  
अनोमदर्शी बुद्धको चरणकमलमा लडेर तपाईँको दर्शनको लागि  
प्रार्थना गरेको थिएँ । तपाईँलाई प्रथम दर्शन गर्दा त्यो मेरो प्रार्थना  
सिद्धभयो । अब यो मेरो अन्तिम दर्शन हो । अब उप्रान्त तपाईँको  
दर्शन हुने छैन" भन्दै दुइहात जोरी जहाँसम्म आँखाले देखिन्छ त्यहाँसम्म  
पछि पछि हुन्दै चन्दना गर्दै जानुभयो । भगवान्लाई परिवृत्त गरी बसेका  
भिक्षुहरूलाई भगवान्ले "भिक्षुहो ! तिमीहरूका जेठ भ्राताको अनुगमन  
गर" भनी भन्नुभयो<sup>१</sup> ।

१. सं. नि. अ. क. III. पृ. १७४.

२. सं. नि. अ. क. III. पृ. १७४; दी. नि. अ. क. II. पृ. २५५-२६.

**परिषदसँग विदा**—भनि त्यसबछत भगवान्‌लाई मात्र जेतबनमा छाडी चारे परिषद् निस्के । आवस्तीवासी नरनारोहरु पनि “सारिपुत्र स्थविर भगवान्‌संग विदा लिई परिनिर्वाण हुनको निमित्त निस्कनुभयो वहाँको दशनं गर्नेछ्यो” भन्दै हातमा फूलका माला तथा गुच्छा लिई केश फिजाई विशाल जनसमूहको घुइँचो नगरद्वारमा लाग्न थाल्यो । यस्तौ पनि भन्न थाले कि “अब हामीहरुले महाप्रज्ञावान् कहाँ बस्नु भएको छ ? वहाँ धमंसेनापति कहाँ हुनुहुन्छ ? भनी सोधेर कहाँ जाने ? कसको भारमा शास्तालाई छाड्दी स्थविर जानुभयो होला ! पहिले त वहाँ फक्कने गरी जानुहुन्यो । अहिलेचार्हाह वहाँ न फक्कने गरी जाँदै हुनुहुन्यो” भन्दै भनेक प्रकारले हँदै विरह् गाँदै स्थविरको अनुगमन गरे ।

अति महाप्रज्ञावान् हुनु भएका स्थविरले “आवुसोहो ! भइ-हाल्यो” भन्दै सबैलाई सम्झाई रोकी “आवुसोहो ! अब ओ मेरो नफकिने यात्रा हो । तिमीहरु अप्रमादी भएर बस । संस्कार भनेको यस्तै हो भन्ने भाविता गर” भन्दै सबैलाई सम्झाउँदै बुझाउँदै अति बुद्धि दिनुभयो । मिक्खुहरूलाई पनि “भइहाल्यो, यहीं बस । दशबल प्रति अप्रमादी ह्वौ !” भनी फकाई आफूचाहि आपना परिवारका साथ बाटो लानुभयो ।

त्यसरात्रि सबै ठाउँमा एक एक रात बासबसी एकहृष्टाभरी आनिसहरुको संग्रह गरी आखिर दिनको संध्या समयतिर नालक

गाउँमा आइपुग्नु भई गाउँको द्वारनिरको एक बरको रुखमनि बस्नुभयो ।

उपरेवतसँग भेट—अनि उपरेष्ठ भन्ने स्थविरको भानिज गाउँ बाहिर गइरहेका बेलामा स्थविरलाई देखी बहाँकहाँ गई बन्दना गरी एक छेउमा उभिए । अनि स्थविरले उनोसँग सोधनुभयो—

“तिझो बज्ये घरमा छिन् ?”

“भन्ते ! हुनुहुन्छ ।”

“त्यसोभए जाऊ, हामीहरू यहाँ आएको कुरा सुनाउ । किन आएको भनी सोधेमा आज एक रात गाउँमित्र जन्मेको कोठामा बस्ने छन् । पाँचशय भिक्षुहरूको निमित्त पनि ठाउँको व्यवस्था गर भनी भन ।”

उनी गएर “आर्या ! मेरा मामा आउनु भएको छ” भनी भने ।

“अहिले कहाँ छन् त ?”

“गाउँको ढोकामा ।”

“एकलै छन् कि अरू पनि छन् ?”

“पाँचशय भिक्षुहरू पनि छन् ।”

“किन आएका नि ?”

उनले सबै कुरा सुनाए । त्यसपछि स्थविरकी आमाले “किन यत्तिका भिक्षुहरूको निमित्त आसन बनाउन लगाएका होलान् । तरण अवस्थामा प्रवृजित भई अहिले बुढेस कालमा गृहस्थी हुन चाहेका

होलान्” भन्ने सोचिन् । यति सोचेर जन्मेको कोठा तयार गराई पाँचशय भिक्षुहरूको निमित्त पनि आसनहरू बन्दोबस्त गराई चिराण बाली स्थविरकहाँ मानिसहरू पठाइन् ।

दिसापखाला—भिक्षुहरूका साथ स्थविर आई प्रासादमा गई जन्मेको कोठामा बस्नुभयो । बसिसकेपछि भिक्षुहरूसाई “आ-आफ्नो बस्ने ठाउंमा जाओ” भनी पठाउनु भयो । उनीहरू जानेबित्तिकै ढूलो बेदनाका साथ रोग लाग्यो । मरणात हुने गरी रगत सहित पखाला लाग्यो । एउटा भाँडो बाहिर लेजाँदा अर्को भाँडो भित्र्याइन्थ्यो । आह्याणीचाहिं “मेरो छोराको बानी मलाई भनपदेन” भन्दे आफू बस्ने कोठाको देलामा ने उभिइरहिन् ।

Digitized by  
Dhamma.Digital

त्यसेले संयुत्तिकायको चुन्द सूत्रमा<sup>१</sup> “त्यस समय आषुभान् सारिपुत्र विरामी भई मगधको नालाक गाउँमा बस्नु भएको थियो । चुन्द श्रमणोहेश वहाँको उपस्थाक थिए” भनी उल्लेख भएको हो ।

१. सं. नि. अ. क. III. पृ. १७४-७५; दी. नि. अ. क. II.

पृ. २५६-५७.

२. सं. नि. IV. पृ. १३८: चुन्दसुत्तं, सतिपट्टानसंयुत्तं । यो सूत्रको अनुवाद लेखकको बु. श्रा. च. भा-२, पृ. २९७ मा उल्लेख भएको छ ।

चतुर्दिशाका चार महाराजाहूले “धर्मसेनापति कहाँ बस्तु भइको रहेछ ?” भन्ने विचार गर्दा “नाल्क गाउँको आफू जन्मेको कोठामा परिनिर्वाण मञ्चमा बस्तु भएको छ” भन्ने बुझी “अन्तिम दर्शनार्थ जानुपन्थो” भन्दै आई बन्दना गरी एक छेउमा उभिए ।

स्थविरले “तिमीहूँ को ह्वौ ?” भनी सोधा “हामी चातुर्महाराजिक देवताहूँ ह्वौं, भन्ते !” भनी उत्तर दिए ।

“किन आएका ह्वौ त ?”

“रोगी सेवा गर्नेछौं” भनी भन्दा स्थविरले “भइहाल्यो, भेरा उपस्थाक छन्, तिमीहूँ जाऊ” भनी उनीहूलाई पठाए । उनीहूँ गइसकेपछि शक्त देवेन्द्र आए । उनलाई पनि पठाउनु भएपछि महाब्रह्माहूँ आए । उनीहूलाई पनि फर्काउनु भयो ।

आमालाई डपदेश—देवताहूँ आएको र गएको देखेर ब्राह्मणीले “मेरो छोराकहाँ आउँदै बन्दना गर्दै फक्कने को रहेछन् ?” भन्ने सोची स्थविरको कोठाको देलोमा गई चुन्द स्थविरसँग “के हाल छ त ?” भनी सोधिन । अनि चुन्द स्थविरले सबै कुरा सुनाउनु भयो । अनि सारिपुत्र स्थविरलाई “भन्ते ! महाउपासिका आएको छे” भनी बहाँले भन्नुभयो । अनि स्थविरले “किन आएको ?” भनी सोधनुभयो ।

अनि रूपसारी ब्राह्मणी भन्दिन्—

“छोरा ! तिन्हो दर्शनार्थ आएको हुँ !” यति भनी पुनः भन्दिन्—“छोरा ! तिन्हो कोठामा पहिले आएका को हुन् ?”

“उपासिके ! चातुर्महाराजिक देवताहरू हुन ।”

“छोरा ! के चातुर्महाराजिक देवताहरू भन्दा तिमी ठूला थो ?”

“उपासिके ! हाम्रा शास्ता बातृ कोखमा प्रवेश गर्दा यिनीहरूले हातमा खड्ग लिई चारै दिशामा वसी वहाँको आरक्षा गरेका थिए ।”

“छोरा ! उनीहरू गइसकेपछि को आए त ?”

“शक्ति देवेन्द्र ।”

“देवराज इन्द्रभन्दा पनि तिमी ठूला थो त ?”

“उपासिके ! हाम्रा शास्ता त्रयस्त्रिश देवतोकबाट ओलिनु भएको बेलामा बस्तुहरू समात्ने आमणेर रङ्गे भगवान्‌का पात्र-चौबर समाती उनी पनि ओलेंका थिए ।”

“छोरा ! उनी गइसकेपछि प्रजदलित हुँदै आएका को हुन् त ?”

“उपासिके ! सो चाहि तिच्चा भगवान् तिच्चा शास्ता महाब्रह्मा हुन ।”

“त्यसोभए के त तिमी मेरा भगवान् महाब्रह्माभन्दा पनि ठूला थो त ?”

“उपासिके ! हो, हाम्रा शास्ता जन्मिनु भएको बेलामा चारजना महाब्रह्माहरूले वहाँ महामुख्यलाई हातथापेर लिएका थिए ।”

अनि “मेरो छोराको त यस्तो प्रभाव छ भने उनका शास्ता भगवान्‌को कत्रो प्रभाव होला !” भन्ने सोच्दा सोच्दै उनको मनमा एकासी पञ्चवर्ण-प्रीति<sup>१</sup> उत्पन्न भई सारा शरीरमा फैलिएर गयो ।

अनि स्थविरले “अब भने मेरी आमाको मनमा प्रीति सौमनस्य उत्पन्न भयो । धर्मोपदेश गर्ने बेला छीक भयो” भन्ने विचार गरी “महाउपासिके ! के सोच्दैछ्यौ ?” भनी सोधनुभयो ।

“मेरो छोराको त यत्रो गुण छ भने उनका शास्ताको कत्रो गुण होला !” भन्ने कुरा सोच्दैछु भनी जवाफ दिइन् ।

“महाउपासिके ! मेरा शास्ता जन्मनुहुँदा, महाभिनिष्कमण गर्नुहुँदा, सम्बोधित्व प्राप्त गर्नुहुँदा र धर्मचक्र प्रवर्तन गर्नुहुँदा दशसहस्री लोकधातु कम्पित भएको थियो । शील, समाधि, प्रज्ञा, विमुक्ति र विमुक्तिज्ञानदशनमा मेरो शास्ता समान कोही छैन । वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्छ र देवमनुष्यका शास्ता हुनुहुन्छ भावि भनी बुद्धगुणले युक्त धर्मोपदेश गर्नुभयो । प्रिय पुत्रको धर्मोपदेशको अवशानमा रूपसारी ब्राह्मणी स्रोतापत्तिफलमा प्रतिष्ठित भइन् र छोरालाई भनिन्—“छोरा उपतिस्स ! किन यसो गरेको ? किन यतिका दिनसम्म मलाई अमृत नदिएको ?”

“मब मैले मेरी आमा रूपसारी ब्राह्मणीले पोषण गरेको मूल्य चुक्ता गरें । यतिनं पर्याप्त छ” भन्ने विचार गरी स्थविरले “जाङ

१. ‘पञ्चवर्ण-प्रीति’ भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. गृ. भा-२, पृ. २०९ को पादटिप्पणीमा बर्णित छ ।

उपासिके !” भनी ब्राह्मणीलाई पठाई चुन्दसँग “के समय भयो ?”  
भनी सोधनुभयो ।

चुन्द स्थविरले “भन्ते बिहान सबेरे हुनलाग्यो” भनी भनेपछि  
“त्यसोभए मिक्षुसङ्घलाई भेला गराऊ” भनी स्थविरले भन्नुभयो ।

“भन्ते ! मिक्षुसङ्घ भेला भइसक्यो ।”

“चुन्द ! त्यसोभए मलाई उठाई बसाल ।”

अनि चुन्द स्थविरले बहाँलाई उठाई बसाल्नु भयो । भनि  
स्थविरले मिक्षुहरूलाई सम्बोधन गर्नुभयो—

“भावुसो ! चवालीस वर्षसम्म मर्संग बस्ने तिमीहरूले यदि  
मेरो कायिक र वाचिक कर्ममा कुनै मन नपर्ने कुरो देखेका छो भने  
मलाई क्षमा गर ।” *Dhamma.Digital*

“भन्ते ! यतिका समयसम्म तपाइँको छाया समान भई देखेका  
हामीहरूलाई कुनै पनि मन नपर्ने कुरा छैन । बरू तपाइँले हामीहरूलाई  
क्षमा गर्नुहोस् ।”


त्यसपछि स्थविर संघाठि तानो मुख छोपी दाहिनेतिरबाट  
कोट्टोपरी शास्त्राले यें नौ अनुपूर्व समाधिहरूमा<sup>१</sup> तलबाट माथिसम्म र  
माथिदेखि तलसम्म समाधिमा बसी फेरि प्रथमध्यानबाट चतुर्थध्यानमा

१. यो ‘अनुपूर्व समाधि’ भनेको के हो भन्ने कुरा लेखकको बु. गृ-  
भा-१, पृ. ९ मा उल्लेख भएको छ ।

बसो त्यसबाट उठनुका साथसाथे महापृथ्वी उग्राद गराउंदै अनुपादिशेष निवाणधातुमा परिनिर्वाण हुनुभयो' ।

संयुतनिकाय अर्थकथा अनुसार सारिपुत्र स्थविर कातिक पूणिमाको दिनमा परिनिर्वाण हुनुभयो भने ठीक बुझहप्तापश्चि कृष्ण-पक्षको उपोसथको दिनमा महामौद्गुण्यायान स्थविर परिनिर्वाण भएको कुरा उल्लेख भएको छ । त्यससँगे त्यहाँ यस्तो उल्लेख भएको हो—

“तेसंहि धम्मसेनापति कत्तिक मास पुण्यमायं परिनिब्बुतो महामौग्नानो ततो अड्डमासातिकमेन काङ्कपक्षस्म उपोसथे' ।”



Dhamma.Digital

१. सं. नि. अ. क. III. पृ. १७५-७६: चुन्दसुत्तवण्णना, सतिपट्टान-संयुतं; दी. नि. अ. क. II. पृ. २५७-५९: महापरिनिब्बानसुत्त-वण्णना ।
२. सं. नि. अ. क. III. पृ. १८१: उक्कचेलसुत्तवण्णना, सतिपट्टान-संयुतं ।

## परिनिर्वाणपछि

“किन मेरो छोरा केही बोलदैनन्” भन्दै उपासिका (सारिपुत्रको भासा) उठेर खुट्टा सुम्मियाइ हेर्दा परिनिर्वाण भएको कुरा बुझी बेसरी चिच्याउंदै खुट्टामुनि लडी “छोरा ! मैले यसभन्दा अघि तिजो गुण याहा पाइन । अब तिभी सहित शयकडौ हजारौं लाखौं मिक्षुहरूलाई यो घरमा बसाली भोजन गराउन सकिन । चौबरद्वारा पूजा गर्न सकिन । शर्यो विहार, हजारी विहार बनाउन पनि सकिन” भन्दै अरणोदय नभएसम्म बेसरी रोइन् ।

अरणोदय हुनेवित्तिक सुचणंकारहरूलाई बोलाउन पठाई सुनको ढुकुटी उधारी सुनका घडाहरू निकाली ठूलो तराजुमा सुन जोखन लगाई पाँचशय सुनका गजुर भएका रथहरू, पाँचशय धज्जा युण्डचाउने सुचका दण्डाहरू बनाउन लगाइन् । शक्र देवेन्द्रले पनि विश्वकर्माङ्लाई बोलाई “तात ! धर्मसेनापति परिनिर्वाण हुनुभयो । पाँचशय सुनका गजुर भएका रथहरू र धज्जा युण्डचाउने पाँचशय सुनका दण्डाहरू बनाऊ” भनी आज्ञा दिए । यसरी महाउपासिकाले बनाउन लगाएका र विश्वकर्माले बनाएका गरी जम्मा दुइहजार भए । त्यसपछि अत्यन्त असल काठको मण्डप बनाउन लगाई मण्डपको बीचमा ठूलो गजुर भएको रथ राखी बाँकी रथहरू परिवारको रूपमा चारेतिर राखन

‘लगाई ‘साधु भीडा’ गर्न थाले । देवताहरूको बीचमा मानिसहरू र मानिसहरूका बीचमा देवताहरूको घुँइचो लाग्न थाल्यो’ ।

त्यसब्धत त्यहाँ रेवती भन्ने स्थविरकी उपस्थायिका स्त्री थिइन् । उनले “म पनि स्थविरको पूजा गर्नेछु” भनी सुनका फूलहरूका तीनबटा घडाहरू बनाइन् । स्थविरको पूजा गर्नेछु भनी शक्र देवेन्द्र पनि साँडे दुइ कोटी नर्तकीहरू लिई आकाशबाट आल्है । शक्र ओलिवे छन् भन्दे मानिसहरू पछाडि फक्कदै हटदै गए । त्यस हुलमुलमा रेवती पनि थिइन् । पछि हटेर जान्छु भन्दा भन्दै गुरुभार (गुरुभारत्ता) भएको हुंदा छेउ लाग्न नसकी मानिसहरूको भीडको बीचमा लोटिन् । मानिसहरूले नदेखेर उनलाई कुलिचिदै गए । उनको उहाँ मृत्यु भयो र अर्यस्त्रश देवलोकको कनक विमानमा उत्पन्न भइन् । उत्पन्न हुनेवितकै रत्नको ढिक्को जस्तै तीन गाउत प्रमाणको आत्मसाव लाभ भयो । साठीबटा गाडीमा अटाउने जतिका आभरणद्वारा प्रतिमण्डित भई एक हजार अप्सराहरूले परिवृत्त गरे । अनि मानिस जंत्र अग्लो ऐना उनको अगाडि राखिदिए । अनि आफ्नो श्रीसम्पत्ति देखेर उनले “यो श्रीसम्पत्ति बडो ढूलो छ, के कर्मको प्रभावले यस्रो सम्पत्ति पाएको रहेछु ?” भनी विचार गर्दा सारिपुत्र स्थविर परिनिर्वाण भएको ठाडेमा तीनबटा सुनका फूलका घडाहरूलाई पूजा गरेको थिए र स्तो हुलमुलमा मानिसहरूद्वारा म कुलिचई मृत्यु भई यहाँ उत्पन्न भएको हुँ । स्थविरको कारणले मैले यो पुण्यको विपाक भोग्न पाएँ । मानिसहरूलाई यो कुरा सुनाउनेछु भनी विमान तहित ओलिन् ।

१. सं. नि. अ. क. III. पृ. १७७: चुन्दसुत्तवण्णना, सतिपट्टानसंयुत्त ।

मानिसहरूले टाँडबाट देखे र दुइवटा सूर्य उदय हुँदै छन् भन्दै हेरिरहे । गजुर भएको रथ जस्तै विमान आइरहेको देखे । अनि मानिसहरूले भग्नथाले कि यो त सूर्य होइन विमान पो रहेछ । विमान पनि आएर उत्नावरीमै दारमय चितामाथि बस्यो । देवकुमारी चाहि आकाशमै विमान छाडी आफू मात्र पृथ्वीमा छोलिन् । महाजनहरूले “तपाईं को हनुहुँच ?” भनी सोधे ।

“तपाईंहरू भलाई दिन्तु हुम्ह म रेवती भन्ने सारिपुत्र स्थविरको उपस्थापिका हुँ । सुनका फूलहरूका तीनवटा घटाहरू पूजा गर्दा मानिसहरूले कुलिचदा मेरो उहीं मृत्युभयो र ब्रयस्त्रिश देवज्ञोक्मा उत्पन्न भएकी हुँ । मेरो श्रीसम्पत्ति हेर्नुहोस् । तपाईंहरूले पनि दान दिनुहोस् पुण्यकर्म गर्नुहोस्” भन्दै कुशल कर्मको महिमा बताई स्थविरको चितालाई तीन पटक प्रदक्षिणा गरी बन्दना गरी आफै देवस्थानभा फकिन् ।

एक हप्तासम्म साधुकोडा गरिसकेपछि महाजनहरूले सुगन्धित काठहरूको चिता बनाए । चिताचाहिं उनान्याय हातको थियो । स्थविरको शब चितामा राखिसकेपछि उशीर (तृणविशेष) को मुठा बाली आगो लगाए । चिता स्थलमा रातभरी धमंदेशना भएको थियो । अनुरुद्ध स्थविरले सुगन्धित पानीले चिता निभाउनु भयो । चुन्द स्थविरले धातुहरू (= स्तम्भावशेष) पानी छान्ने कपडामा राखी “अब

१. सं. नि. अ. क. III. पृ. १७३-७८: चुन्दसुत्तवण्णना, सतिपट्टान-  
संयुत ।

म यहाँ बस्त सकिवन । मेरा जेठा वाजु धर्मसेनापति सारिपुत्र महास्थविर परिनिर्वाण भएको कुरा सम्यक्सम्बुद्धलाई सुनाउनेछु” भनी धातु भएको पानी छाँने कपडा पनि स्थविरको पात्र-चंद्र वर पनि लिए आब्रह्मतीमा जानुभयो । कहि पनि वहाँ दुइ रात बास बस्नु भएन<sup>१</sup> ।

त्यसेहो चुन्द सूत्रमा यस्तो उल्लेख भएको हो—

“अथ खो चुन्द समणुहेसो आयस्मतो सारिपुत्रस्स पत्तचीवरमाइय येन साक्षिति जेतवनं अनाथपिण्डिकस्स आरामो येनायस्मा आनन्दो तेनुपसङ्गमि ।...आयस्मा भन्ते, सारिपुत्रो परिनिवृतो । इदमस्स पत्तचीवरं<sup>२</sup> ।”

अर्थात्— “अनि चुन्द अमण हेश आयुष्मान् सारिपुत्रको पात्र-चीवर ग्रहण गरी जहाँ आवस्ती अनाथपिण्डिकको जेतवनाराम हो जहाँ आयुष्मान् आनन्द हो त्यहाँ जानुभयो ।...भन्ते ! आयुष्मान् सारिपुत्र परिनिर्वाण हुनुभयो । यो वहाँको पात्र-चीवर हो ।”

आवस्ती जेतवनाराममा पुग्नु भएपछि जेतवनको पोखरीमा स्नान गरी राम्ररी चीवर पहिरिसकेपछि वहाँको मनमा यस्तो लाग्यो— “बुद्धहरू भनेका विशाल ढुङ्गाको छाता जस्तो र गौरवनीयहरूको आगा

१. सं. नि. अ. क. III. पृ. १७८; दौ. नि. अ. क. II. पृ. २५९.

२. सं. नि. IV. पृ. १३८: चुन्दसुतं, सतिपट्टानसंयुतं । यस सूत्रको अनुवाद लेखकको बु. श्रा. च. भा-२, पृ. २९७ मा उल्लेख भएको छ ।

[१५८]

बुद्धकालीन शाबक चरित-५

जस्ता हुन्...। वहाँकहाँ सोईं गएर यो समाचार सुनाउन सकिदैन ।  
स्वसोभए कसकहाँ जाऊँ त ? किन मेरा उपाध्याय धर्मचण्डागारिक  
आयुष्मान् आनन्दकहाँ नजाऊँ । वहाँ मेरा जेठा दाइ स्थविरका  
श्रेष्ठ साथी पनि हुनुहुन्छ । वहाँकहाँ गई वहाँसंग भगवान्कहाँ जानेछु”  
मने निश्रय गरी वहाँ पहिले आनन्द स्थविरकहाँ जानुभयो ।

अनि आनन्द स्थविरज्ञाई एक एक सबै कुरा सुनाइसकेपछि  
दुबैजना भगवान् समक्ष जानुभयो । त्यर्हा आनन्द स्थविरले भगवान्-  
लाई चुन्द यस्तो मन्दखन् भन्दै चुन्दले मनेका कुराहरू सबै एक एक  
सुनाउनुभयो र “यो वहाँको चीवर हो, यो वहाँको पात्र हो र यो  
वहाँको अस्थिधातुहरू भएको पानी छान्ने कपडा हो” मनी बिन्ती  
गर्नुभयो ।

x

x

x

## भगवान्को प्रतिक्रिया

आनन्द र चुन्द स्थविरले सारिपुत्र स्थविर परिनिर्वाण भएको र वहाँको पात्र-चीवर मात्र होइन वहाँका अस्थिधातुहरू भएको पानी छान्मे कपडा समेत देखाएपछि बुद्ध भगवान्‌ले हात पसारी अस्थिधातुहरू भएको कपडा हातमा राखी भिक्षुहरूलाई यस्तो भग्नुभयो—

“भिक्षुहो ! जो त्यो भिक्षुले अधिल्लो दिनमा अनेक शय शृङ्खि-प्रातिहायंहरू देखाई परिनिर्वाण हुने अनुभति निए त्यसंको यो शंखवर्ण अवशेष धातुहरू हुन् । भिक्षुहो ! यी भिक्षुले शतसहस्राधिक असंख्य कल्पहरू पारमी पूरा गरेका थिए । भिक्षुहो ! यी भिक्षुले मैले प्रवर्तित धर्मचक्र अनुप्रवत्तन गनं सक्ये । भिक्षुहो ! यी भिक्षु बुद्ध-शासनमा दोभ्रो स्थान पाएका भिक्षु हुन् । भिक्षुहो ! यी भिक्षु, भिक्षु सम्मेलन पूरा गनें भिक्षु हुन् । भिक्षुहो ! यी भिक्षु दशसहस्र चक्रवाडमा प्रज्ञामा भ बाहेक भसदूश हुने भिक्षु हुन् । भिक्षुहो ! यी भिक्षु महा-प्रज्ञावान्, पृथुप्रज्ञावान्, हासप्रज्ञावान्, जवनप्रज्ञावान्, तीक्ष्णप्रज्ञावान् र निर्बोधप्रज्ञावान् भिक्षु हुन् । भिक्षुहो ! यी भिक्षु अल्पेच्छ्यो, सन्तुष्टी, एकान्तप्रेमी, असंसर्गी, बीयंवान्, अति दिने तथा पापनिन्दक भिक्षु हुन् । यी भिक्षु लाभ भएका महान् सम्पत्तिहरू त्यागी पांचशय जन्मसम्म प्रवर्जित भएका भिक्षु हुन् । यी भिक्षु मेरो शासनमा पृथ्वी समान क्षान्ति हुने भिक्षु हुन् । यी भिक्षु सिङ्ग भाँचिएको सांढेसमान भिक्षु

हुन् । यो भिक्षु चण्डालपुत्र के निहतमानो भिक्षु हुन् । भिक्षुहो । यो स्थो भिक्षुका धातुहरू हुन् । हेर यो महाप्रज्ञावान्... ए पापनिन्दक भिक्षुका धातुहरू !! ”

यति भनुभई वहाँले फेरि यसो भनुभयो—

१. “यो पब्बजि जाति सतानि पञ्च,  
पहाय कामानि मनोरमानि ।  
तं वीतराग सुसमाहितिन्द्रियं,  
परिनिव्वुतो वन्दथ सारिपुत्तं ॥
२. “खन्तीबलो पठवीसमो न कुप्पति,  
न चापि चित्तस्स वसेन वत्तति ।  
अनुकम्पको कारुणिको च निव्वुतो,  
परिनिव्वुतो वन्दथ सारिपुत्तं ॥
३. “चण्डालपुत्तो यथा नगरं पविट्ठो,  
नीवमनो चरति कपालहत्थो ।  
तथा अयं विचरति सारिपुत्तो,  
परिनिव्वुतो वन्दथ सारिपुत्तं ॥
४. “विसभो यथा छिन्नविसाणको’,  
अहेठयन्तो चरति पुरन्तरे ।

१. स्याममाः ‘छिन्नविसाणसेनो’ ।

तथा अयं विचरति सारिपुत्तो,  
परिनिवृत्तो वन्दथ सारिपुत्तं 'ति' ॥"

**आर्थ—**

१—"मनोरम्य कामविषयलाई त्यागी जो पांचशय जन्मसम्म प्रदर्जित भए सो सुसमाहित इन्द्रिय भएका वीतरागी सारिपुत्र परिनिर्वाण भइसके अब उनलाई वन्दना गर ।

२—"क्षात्तीवलद्वारा पृथ्वी समान अकम्प्य भएका र चित्तको वशमा नबस्ने र अनुकम्प्या राख्ने कारणिक सारिपुत्र परिनिर्वाण भइसके अब उनलाई वन्दना गर ।

३—"हातमा कपाल लिई निहतमानी भई जसरी चण्डालपुत्र नगरमा जान्छ त्यस्तं गरी यो सारिपुत्र पनि निहतमानी भई विचरण गर्छन् । अब सो सारिपुत्र परिनिर्वाण भइसके उनलाई वन्दना गर ।

४—"सिङ्ग भाँचिएको साँडे जसरी कसेलाई बाधा नदिई नगरमा हिङ्क त्यस्ते गरी हिङ्ने सारिपुत्र परिनिर्वाण भइसके अब उनलाई वन्दना गर ! ! "

यसरी पांचशय गाथाद्वारा भगवान्‌ले स्थविरको गुण वर्णना गर्नुहुँदा नजिकमा बसिरहनुभएका आनन्द स्थविर शोकलाई थाम्न

१. सं. नि. अ. क. III. पृ. १७९-८०: चुन्दमुत्तवण्णना, सतिपट्टान-संयुतं ।

नसकी बिरासोको मुखमा परेको कुखुरा जस्तै थर थर काप्नुभयो भनी—  
संयुक्त अर्थकथा' र दीर्घनिकाय अर्थकथासे<sup>३</sup> उल्लेख गरेका छन् ।

यसपछि भगवान्ले सारिपुत्र स्थविरको धातुको चेत्य बनाउन  
लगाई आनन्द स्थविरलाई राजगृह जाने सकेत दिनुभयो । राजगृह  
पुगिसकेपछि महामौद्गल्यायन स्थविर पनि परिनिर्वाण हुनुभयो ।  
वहाँका धातुहरूको पनि स्तूप बनाउन लगाई भगवान् स्पहाँबाट क्रमशः  
बृजीहरूको उक्कचेल नगरको चाँदीको धुलो जस्तो बालुवा भएको  
गंगा नदीको तीरमा महत् भिक्षुसङ्घद्वारा परिवृत्त भई बस्नुभयो<sup>४</sup> ।  
त्यसेति सूत्रमा —

“एकं समयं भगवा बज्जीसु विहरति उवष्टुप्तेकायं गङ्गायं  
नदिया तीरे महता भिक्षुसङ्घेन सद्दि अचिरपरिनिब्बुते  
सारिपुत्तमोगलानेसु” भनी उल्लेख भएको हो ।

अनि चुपलागी बसिरहेका विशाल भिक्षुहरूलाई बोलाई  
भगवान्ले यसो भनुभयो —

१. III. पृ. १८०.
२. II. पृ. २५९.
३. दी. नि. अ. क. II. पृ. २५९: महापरिनिब्बानसुत्तवण्णना; उदा.  
अ. क. पृ. २२६—२७: आयुसंखारोस्सज्जनसुत्तवण्णना; सं. नि. अ.  
क. III. पृ. १८१: उक्कचेलसुत्तवण्णना, सतिपट्टानसंयुक्त<sup>५</sup> ।
४. सं. नि. IV. पृ. १४०: उक्कचेलसुत्त, सतिपट्टानसंयुक्त<sup>६</sup> । यस  
सूत्रको अनुवाद लेखकको बु. श्रा. च. भा-३, पृ. ६ मा उल्लेख  
भएको छ ।

“अवि च म्यायं, भिक्खवे, परिसा सुध्वा विय खायति परिनिबुतेसु सारिपुत्रमोगलानेसु। असुध्वा मे, भिक्खवे, परिसा होति, अनपेक्खा तस्म दिसायं होति यस्म दिसायं सारिपुत्रमोगलाना विहरन्ति।”

अर्थात्—‘मिक्षुहो ! सारिपुत्र र मौद्गल्यायनहरूको परिनिर्वाण पछि यो परिषद् शून्य जस्तो लाञ्छ। मिक्षुहो ! जुन दिशामा सारिपुत्रमौद्गल्यायन हुन्थे त्यो दिशा शून्य लाग्दैनथ्यो र त्यस विशामा मैले केही हेतुपनें पनि हुन्नथ्यो।’

यति | भन्तु भई केरि अगाडि यस्तो भन्तुभयो—

“अच्छरियं, भिक्खवे, तथागतस्स, अब्भुतं, भिक्खवे, तथागतस्स ! एवरूपे पि नाम सावकयुगे परिनिबुते नतिथ तथागतस्स सोको वा परिवेवो वा’ !”

अर्थात्—“मिक्षुहो ! तथागतको यो आश्रय हो ! मिक्षुहो ! तथागतको यो अद्भूत हो ! जो कि त्यस्ता युगल अग्रभावकहरू परिनिर्वाण हुँदा पनि तथागतलाई न शोक छ न त परिवेद ने ! ...”

अब अगाडि वहाँ भन्तुहुन्थ—

“सेष्यथापि, भिक्खवे, महतो रुक्खस्स तिटूसो सारषतो ये महन्ततरा खन्धा ते पलुञ्जेययुं; एवमेव खो, भिक्खवे,

१. सं. नि. IV. पृ. १४०: उक्कचेलसुत्तं ।

महतो भिक्षुसङ्घस्त तिटुतो सारवतो सारिपुत्रमोगगङ्गाना  
परिनिवृत्ताः ।”

अर्थात्—“भिक्षुहो ! जस्तं कुनै सारवान् विशाल रुख भएर  
पनि त्यसको विशालतर शाखा भाँचिन्द्र स्थस्ते भिक्षुहो ! सारवान्  
महाभिक्षुसङ्घ रहेर पनि सारिपुत्रमौदूराह्यायनहरुको परिनिवर्णण  
अयो ! ...”




---

१. स. नि. IV. पृ. १४०: उक्तचेलसुत्तं ।

## विविध कारणहरू

एकलाख असंख्य कल्प अधि अनोमदर्शी<sup>१</sup> बुद्धको समयमा सारिपुत्र स्थविर एक महाधनी बाह्यणको कुलमा जन्मे। सरद भन्ने नामले प्रसिद्ध हुनुदृश्यो। अनि वहाँले अनोमदर्शी बुद्धसंग सर्वप्रथम “भविष्यमा हुने कुनै बुद्धको अग्रशावक हुनपाऊ” भनी प्रार्थना गर्दा अनोमदर्शी सम्यक्सम्भुद्धले “भविष्यमा गौतम बुद्धका अग्रशावक हुनेछौ” भनी भविष्यवाणी गर्नुभएको थियो<sup>२</sup>। त्यसेले अपदानपालिमा<sup>३</sup> यस्तो उल्लेख भएको हो—

“सारिपुत्रो ति नामेन, हेस्सति अगगतावको।”

स्यहादिखि वर्तमान बुद्धको समयसम्म वहाँले अग्रशावक पारम्पौरुषा गर्दै आउनुभयो। अश्वजित् भिक्षुको गाथा सुनेपछि बुद्धकही प्रवजित भई अरहन्त भएपछि वहाँको पारमो पूर्ण भयो। त्यसेले

१. दीपङ्कर बुद्धदेखि सातौं बुद्ध। बु. व. पा. पृ. ३३५; दी. नि. अ. क. III. पृ. १९६: सम्पसादनीयसुत्तवण्णना।
२. यस सम्बन्धी सविस्तर कुरा अप. दा. अ. क. पृ. १७६: सारिपुत्रत्वेर अपदानटुकथामा उल्लेख भएको छ। लेखकको ‘संक्षिप्त कथा सहित धम्मपद’ पृ. ५८ मा पनि उल्लेख भएको छ।
३. I. पृ. २७ गा. नं. २५४.

पालि साहित्यको ठाउं ठाउंमा ‘थेरोहि कट्पसतसहस्राधिकं एकं असंख्यं पारमियो पूरेत्वा’ भनी उल्लेख भएको हो ।

+ + +

जत्तिकं पारमी पूरा गरेर आएता पनि अग्रश्रावक लगायत सबै श्रावकहरूले विना अरुवाट कुनै कुरा नसुनेसम्म आफैले ज्ञानपूर्वक विचार गरी बुद्धहरूले जस्तो धर्माभिसमय गर्न सक्तनम् भनी पपञ्च-सूबनीले उल्लेख गरेको छ । अश्वजित् भिक्षुबाट ‘ये धर्मा हेतुप्रभवा’ भन्ने गाथा सुनेर मात्र वहाँले धर्माभिसमय प्राप्त गर्नुभएको थियो ।

प्रत्येकबुद्ध र सर्वज्ञबुद्धहरूलाई भने अरुसङ्ग सुनुपर्ने जरूरत पद्दन । वहाँहरूले चाहिं आपमै ज्ञानपूर्वक चिन्तनले धर्माभिसमय प्राप्त गर्न सक्नुहुन्थ । अग्रश्रावक लगायत अरु सबै श्रावकहरूलाई चाहिं अरुवाट सुन्ने (परतोघोसकम्म) र आपनै ज्ञानपूर्वक चिन्तन (योनिसो-मनसिकार) भन्ने यी बुइवटा कारणहरू भावशयक हुन्थन्<sup>३</sup> ।

+ + +

सारिपुत्र स्थविर धुताङ्गगुणधारी र धुताङ्गगुण सम्बन्धी उपवेशक पनि हुनुहुन्थ भनी विसुद्धिमण्गो (पृ. ६१) मा उल्लेख

१. पं. सू. II. पृ. २८८: महावेदल्लसुत्तवण्णना ।

२. पं. सू. II. पृ. २८८: महावेदल्लसुत्तवण्णना ।

३. यी धुताङ्ग भनेको कस्तो हो भन्ने सम्बन्धमा लेखकको बु. प. भा-१, पृ. १२३ को पादटिप्पणीमा हेतूं ।

भएको छ । कुनै कुनै स्थविरहरू चाहिं धुताङ्गधारी भने हुन्दैन् तर धुताङ्ग सम्बन्धमा कुनै उपदेश गर्दैनन् । जस्तै बक्कुल महास्थविर । वहाँ धुताङ्गधारी हुनुहुन्दै तर धुताङ्ग सम्बन्धी कुनै उपदेश गर्नुहुन्म । उपनमद शाकयुत्र भने धुताङ्गधारी होइनन् तर धुताङ्ग सम्बन्धी उपदेश भने गर्नुहुन्दै । लालुदायि स्थविर भने न त धुताङ्गधारी हुन् न त धुताङ्ग सम्बन्धी उपदेश नै गर्नसक्ने हुन् । सारिपुत्र स्थविरमा चाहिं दुबै गुण थिए । त्यसैले “तयिदं आयस्मा सारिपुत्रो धुतोचेव धुतवादो च” भनी विसुद्धिमण्डो पृ. ६१ मा उल्लेख भएको हो ।

+ + +

विसुद्धिमण्ड<sup>१</sup>, पटिसम्भिदामण्ड<sup>२</sup> र बुद्धवंसटुकथा<sup>३</sup> धनुसार सारिपुत्र स्थविरमा ‘समाधिविष्फार क्रद्धि’ पनि थियो ।

*Dhamma.Digital*

+ + +

गुरु शुश्रमा सारिपुत्र स्थविरले देखे देखेका मानिसहरूलाई बोलाई पञ्चशील लिन लगाउनु हुन्थ्यो । मानिसहरू वहाँ प्रतिको गोरबले गर्दा शील लिये तर पालन भने गर्दैनये र आ-आफ्ना काम गर्थे । यो मुनेर स्थविर खिन्न हुनुहुन्थ्यो । पछि मिक्कुहरूले वहालाई

१. पृ. २८३-८४: इद्विविधनिदेसो ।
२. पृ. ४७५: इद्धिकथा ।
३. पृ. २४: निदानकथा ।

यस्तो भने—“भन्ते ! मानिसहरूको इच्छा विना कर लगाएर उनौहरू-  
लाई शील न दिनुहोस् । इच्छा हुनेहरूलाई मात्र शील दिनुहोस् ।”  
स्थविरले यो कुरा स्त्रीकार्नुभयो १ ।

+                    +                    +

एक समय सारिपुत्र र महामौद्गालयायन स्थविरहरू कुनै  
एक जंगलमा बस्नु भएको थियो । वहाहरू मिलजुल गरी बसेको कुरा  
द्वेषन नसकी वहाहरूको स्थानमा जूठो खाएर बस्ने एक पुरुषको मनमा  
वहाहरूलाई फुटाउने मनसायले वहाहरूकहाँ गई चुक्ली सुनाउन थाल्यो ।  
स्थविरहरूले परपर कुरा गर्नुभयो । यो पुरुष हामीलाई फुटाउन  
आहन्थ भनी उसलाई त्यहाँबाट निकालिदिनुभयो १ ।

+                    Dhamma Digital                    +

एक समय स्थविर नालन्दाको पावारिकम्बवनमा बस्नु  
भएको थियो । एकदिन बिहान सबेरै शारीरकृथ सिद्धाई नालन्दावासी-  
हरूको हितको सागि भिक्षाटन् गई घोङ्सोपरागत शास्त्राको सेवाटहस  
गरिसकेपछि शास्त्रा आप्नो गन्धकुटीमा जानुभयो । त्यसपछि स्थविर

१. यस घटना सम्बन्धी सविस्तर कुरा लेखकको जा. सं. भा-४,  
पृ. ८५: कारणिडय जातकमा उल्लेख भएको छ ।
२. यस विषयमा विस्तर कुरा लेखकको जा. सं. भा-४, पृ. ९१:  
घण्णारोह जातकमा उल्लेख भएको छ ।

आपनो दिवास्थानमा गई त्यहाँ साधमा बस्ने अन्तेवासीहरू प्रति गर्नुपन्ने कर्तव्य पालन गरी दिवास्थान बढारी छालाको चारपाटे बिच्छुद्धाई वामीले हात खुट्टा सफा पारी पलेटिमारी कालपरिच्छेद सीमित गरी कलसमाप्तिमा बस्नुभयो ।

कालपरिच्छेद अनुसार समाप्तिबाट उठी आपनो विषयमा चिन्तन गर्नुभयो । यस बख्त बहर्ले आपनो शील, समाधि र प्रज्ञा आदि गुणहरूमा विचार गर्दा मनमा महत् प्रीति उत्पन्न भयो । यसभन्दा एकलाख असंख्य कल्प अघि अनोमदशीं बुद्धको चरणमा प्रार्थना गर्ने मेरो मनोरथ सफल भयो मनी मनमा ठूलो प्रीति उत्पन्न भयो ।

त्यसपछि वहर्ले यस्तो विचार गर्नुभयो कि “सीमित भएको मेरो गुणको त अन्त जान्न सकिन्न भने तथागतको गुण क्यन कति होला !” भनी क्रमशः बुद्धको गुण संस्मरण गर्दा मनमा उत्पन्न भएको ठूलो प्रीतिको कुरा भगवान् समझ प्रकट गर्नु भएको थियो । यसै कारणलाई लिएर भगवान्‌ले दीघनिकायमा सम्पसादनीय सूत्रको<sup>१</sup> देशना गर्नुभएको हो ।

+

+

+

सारिपुत्र स्थविर प्रति महाजनहरूको त्यक्तिकं अद्वा र भक्ति रहेक्ष भन्ने कुरा निम्न उदाहरणबाट बुझ्न सकिन्दै ।

१. दी. नि. III. पृ. ७७.

एकदिन श्रावस्तीवाट के ही भिक्षुहरू कपिलवस्तुमा गए । त्यसबखत कपिलवस्तुवासी शावयहरूले भगवान्‌को सुव्वास्थ्य सम्बन्धी कुरा सोधी त्यसपछि सारिपुत्रमौद्रगत्यायन स्थविरहरूको बारेमा पनि सोधेका थिए ।

+ + +

‘शावक’ भज्ञाले साधारणतया बुद्धका सबं भिक्षुहरूलाई (शामणेर भिक्षु दुबे यरीलाई) भनिएको हो भन्ने कुरा बुझनुपर्छ । शब्दार्थको हिसाबले चाहिं श्वेत गर्ने भन्ने अर्थले ‘शावक’ भनिएको हो ।

थेरगाथा भट्कथा माग-२ ले<sup>१</sup> यसको विभाजन यसरी गरेको छ—

सुभूति स्थविरवेदि लिएर बङ्गीस स्थविरसम्म २६४ जनाका नामहरू थेरगाथा पालिमा उल्लेख भएका छन् । संक्षेपरूपमा भन्ने हो भने यी सबं आर्यवास पूरा गरिसकेका हुन् भन्ने अर्थले ‘एकविध’ (= एकं प्रकारका) शावकहरू हुन् ।

‘एहि भिक्षु’ (= आऊ भिक्षु) भन्ने बुद्धवचनद्वारा भएका भिक्षुहरू र त्यस्तो वाक्यद्वारा भिक्षु नभएका समेत गरी दुइ थरी भिक्षुहरू छन् ।

१. सं. नि. IV. पृ. ३४७: वसंवृत्थसुत्तं, सोतापत्तिसंयुत्तं ।

२. पृ. २१५-१७: बङ्गीस थेरगाथा भट्कथा ।

यो मध्ये ज्ञातकौण्डन्य प्रमुख पञ्चवर्गीय स्थविरहरू; यशा स्थविर; उनका विमळ सुबाहु, पूर्णजित् र गवम्पति भन्ने साथीहरू; उनीहरूका भरू पचासजना साथीहरू, तीसजना भद्रवर्गीय साथीहरू, द्वयवेल काश्यपादि सहित एक हजार जटिलहरू, दुइ अग्रधावकहरू र उनीहरूका अढाइशय परिवारहरू र अङ्गुलिमाळ स्थविर आदि गरी जस्ता एकहजार तीनशय पचास (१,३५०) हुन्थ। त्यसेले भनेको—

“सततयं सहस्र्वं पञ्चास्र्वं पुनापरे ।  
एते थेरा महापञ्चा सब्बेव एहिभिकबूका’ति’ ॥”

अर्थ—

“एकहजार तीनशय पचास जना यो महाप्रज्ञा हुने सबै ‘आङ्ग भिक्षु’ भन्ने बुद्धवचनहारा उपसम्पद भएका भिक्षुहरू हुन् ।”

यति मात्र होइन अरू पनि धेरै छन् । जस्तै—सेल ब्राह्मण र उनका तीनशय अन्तेवासी ब्राह्मणहरू<sup>१</sup>; महाकपिन<sup>२</sup> र उनका एकहजार परिवारहरू, शुद्धोदन महाराजाले पठाएका वशाहजार मानिसहरू<sup>३</sup> र बावरीय<sup>४</sup> ब्राह्मणका सोहू हजार ब्राह्मण शिष्यहरू—यो

१. पोराणटुकथा ।
२. म. नि. II. पृ. ४०१: सेलसुत्त<sup>५</sup> ।
३. मनो. र. पू. I. पृ. १७७: एककनिपातवण्णना ।
४. लेखकको बु. रा. भा-१, पृ. १३५.
५. लेखकको बु. ब्रा. भा-३, पृ. ४०.

सर्वं 'एहिभिक्खु' भन्ने बुद्धवचनद्वारा उपसम्पद्म भएका भिक्षुहरू हुन् ।  
यस बाहेक अरुहरू 'एहिभिक्खु' भन्ने बुद्धवचनद्वारा उपसम्पद्म नभएका  
भिक्षुहरू हुन् ।

'एहिभिक्खु' भन्ने बुद्धवचनद्वारा उपसम्पद्म नभएका भिक्षुहरू  
चारथरी छन्—

(१) त्रिशरणद्वारा उपसम्पद्म भएका भिक्षुहरू' ।

(२) महाकाश्यप जस्ता अववाद प्रहणद्वारा उपसम्पद्म भएका  
भिक्षुहरू' ।

(३) सोपाक जस्ता प्रश्नको उत्तर सुनेर उपसम्पद्म भएका  
भिक्षुहरू' ।

(४) राध जस्ता जप्ति चतुर्थ धार्यद्वारा उपसम्पद्म भएका  
भिक्षुहरू' ।

Dhamma.Digital

जसरो 'एहिभिक्खु' (= आऊ भिक्षु) भन्ने धार्यद्वारा उप-  
सम्पद्म भएका भिक्षुहरू र 'एहिभिक्खु' भन्ने धार्यद्वारा उपसम्पद्म  
नभएका भिक्षुहरू छन् त्यस्तै गरी 'सन्मुख उपसम्पद्म' भएका र 'परम्मुख  
उपसम्पद्म' भएका भिक्षुहरू गरी अर्का दुइथरी भिक्षुहरू छन् ।

१. महा. व. पा. पृ. २३: पब्बज्ञूपसम्पदाकथा, महाखन्धक ।

२. सं. नि. II. पृ. १८४: चीवरसुत, कस्सपसंयुत ।

३. थेर. गा. अ. क. I. पृ. ४७९: सोपाकत्थेरगाथटुकथा । थेर. गा.

अ. क. II. पृ. २१६: वज्जीसत्थेरगाथटुकथा ।

४. महा. व. पा. पृ. ५३: व्रतिचतुर्थकम्मउपसम्पदा, महाखन्धक ।

यी मध्ये भगवान्‌को जीवनकालमा जो आर्यजातिद्वारा जन्मेका कौण्डन्य आदि जस्ता भिक्षुहरू हुन् तिनीहरू 'सन्मुख उपसम्पन्न' भएका भिक्षुहरू हुन् भने भगवान्‌को परिनिर्वाणपछि उपसम्पन्न भएका भिक्षुहरू 'परम्मुख उपसम्पन्न' भएका भिक्षुहरू हुन् भनी भनिन्थ्य ।

उभतोभाग विमुक्तद्वारा<sup>१</sup> भएका र प्रज्ञाविमुक्तद्वारा<sup>२</sup> भएका उपसम्पन्न भिक्षुहरू गरी अर्का पनि दुइथरी भिक्षुहरू थ्यन् ।

जति स्थविरहरूका अपदान (=चर्या) हरू अपदानपालिमा उल्लेख भएका थ्यन् उनीहरू 'सापदान उपसम्पन्न' भिक्षुहरू हुन् भने जसको अपदान (=चर्या) अपदानपालिमा उल्लेख भएका छन् उनीहरू 'अनपादान उपसम्पन्न' भिक्षुहरू हुन् ।

यसको अतिरिक्त (१) अग्रधावक, (२) महाधावक र (३) प्रकृति धावक गरी अर्का तीनथरी धावकहरू देखाई थेरगाथा अटुकथाले विभाजन गरेको छ ।

१. 'उभतोभाग विमुक्त' भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. श्रा. च. भा-२, पृ. १०८ को पादटिप्पणीमा र लेखककै बु. ब्र. भ-१, पृ. २८३ को पादटिप्पणीमा उल्लेख भएको छ ।
२. 'प्रज्ञाविमुक्त' भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. ब्रा. भा-३, पृ. १८० को पादटिप्पणीमा र बु. प. भा-१, पृ. ३२८ को पाद-टिप्पणीमा हेतू ।

यी मध्ये ज्ञातकौण्डन्यादि असीतिमहाश्रावकहरूलाई 'असीति महाश्रावक' भनिन्छ भने सारिपुत्रमौद्गल्यायन हुइजनालाई 'अग्रश्रावक' भन्दछन् । बाँको अरु श्रावकहरू 'प्रकृतिश्रावक' हुन् ।

दुइ अग्रश्रावकहरू असीतिमहाश्रावकहरूमा पनि अन्तर्गत हुन्थन् ।

उपरोक्त विभाजनअतिरिक्त दीघनिकाय अर्थकथा<sup>३</sup> सम्पस्त-  
दनीय सूत्र वर्णनामा चाहिं 'चत्तारो महाथेरा' भर्यात् चार महास्थविर-  
भनी छुट्टै पनि उल्लेख भएको छ ।

यी चार महास्थविरहरू महाकाश्यप, अनुरुद्ध, महाकाश्यायन  
र महाकोट्ठिक महास्थविरहरू हुन् भनी दीघनिकाय अर्थकथाको  
टीकाले<sup>४</sup> प्रष्टचाएको छ ।

Dhamma.Digital

+ + +

जब भगवान् बुद्ध पहिलो पटक कपिलवस्तुमा जानुभयो तब  
एहाँ शुद्धोदन राजा सहित शाक्य परिवारहरूहो ठूलो भेला भएको

१. यी 'असीति महाश्रावक' भनेका को को हुन् भन्ने कुरा लेखकको बु. म. भा-१, पृ. ८९ को पादटिप्पणीमा उल्लेख भएको छ ।
२. थेर. गा. अ. क. II. पृ. २१५-१७ वज्ञीसत्थेरगायावण्णना ।
३. III. पृ. १९८.
४. पृ. ५८४.

यियो । त्यसबखत भगवान् बुद्धले त्यहाँ प्रातिहार्यं देखा उनु भएको  
यियो । त्यसबखत सारिपुत्र स्थविर राजगृहको गृद्धकूट पर्वतबाट  
कपिलवस्तुमा आउनु भई “भन्ते ! भगवान्‌ले कहिलेदेखि बुढ हुने  
कामना गर्नु भएको यियो ?” भनी प्रश्न सोधनु भएको यियो । यसको  
उत्तर स्वरूप भगवान् बुद्धले दीपङ्कर बुद्धको पालादेखिका कुराहरु  
बताउनुहुँदै अतीतका चौबीस (२४) जना बुद्धहरुका कुरा प्रकाश  
पार्नुभयो । जुन कुरालाई पछि गएर बुद्धवंश भनियो । त्यसम्ले  
बुद्धवंस पालिमा<sup>१</sup> यसो डल्लेख भएको हो —

“सारिपुत्तो महापञ्चो, समाधिज्ञानकोविदो ।

पञ्चाय पारभिष्पत्तो, पुञ्चति लोकनायकं ॥

“कीदिसो ते महावीर, अभिनौहारो नरुतम ।

कम्हि काले तया धीर, पत्तिथता बोधिमुन्तमा ॥

“तस्स पुद्दो वियाकासि, करवीकमधुरनिरो ।

निब्रापयन्तो हृदयं, हासयन्तो सदेवकं ॥”

**अर्थ—**

“श्रावकपारमीपारञ्जतसमाधि र ध्यानमा कोविद तथा  
महाप्रज्ञावान् हुनुभएका सारिपुत्र स्थविरले लोकनायक बुद्धसंग यस्ती  
सोधनुभयो—

१. बृ. वं. अ. क. पृ. ३८-३९: निदानवर्णना ।

२. पृ. ३०४: रत्नचंकमणकण्ड, गा. नं. ७४, ७५, ७६.

“हे महावीर ! हे नरोत्तम बुद्ध ! बुद्धत्वको लागि तपाइँको अभिनीहार ( = बुद्धत्वको लागि प्रार्थना, प्रतिज्ञा ) कस्तो थियो र कुन समयमा तपाइँले सम्यक्सम्बोधिको निमित्त प्रार्थना गरी बुद्ध हुने प्रतिज्ञा गर्नु भएको हो ?

“अनि वहाँले कोइलीको जस्तो मधुर स्वरले हृदयको तापमाई शोतल पार्नुहुँदै सारा देवमनुष्यहरूलाई हर्षित पार्नुभई उत्तर दिनुभयो ।”

x

x

x

प्रातिहार्यं तीनप्रकारका छन्—ऋद्धिप्रातिहार्यं, आदेशना प्रातिहार्यं र अनुशासनी प्रातिहार्यं ।

यी मध्ये महामौद्रगत्यायन स्थविरमा ऋद्धिप्रातिहार्यं सहित अनुशासनी प्रातिहार्यको ज्ञान छ भने धर्मसेनापति सारिपुत्र स्थविरलाई आदेशना प्रातिहार्यं सहित अनुशासनी प्रातिहार्याङ्गारा धर्मोपदेश गर्ने अस्यास छ भन्ने कुरा बुद्धवंसटुकथाले<sup>१</sup> उल्लेख गरेको छ ।

x

x

x

१. यस सम्बन्धी विस्तर कुरा लेखकको बु. गृ. भा-२, पृ. १६४ को केवडृगृहस्थीको कुरामा उल्लेख भएको छ ।
२. पृ. ३१: निदानवण्णना ।

## जातकहरूमा सारिपुत्रको स्थान

(१) जा. अ. क. I-II. पृ. १०१ नं. ६ को देवधर्म भन्ने जातकमा बनारसका राजाका तीन छोराहरूमध्ये सारिपुत्र स्थविर माहिला छोरा हुने चन्द्रकुमार भएका थिए ।

(२) जा. अ. क. I-II. पृ. ११२ नं. ११ को लक्खणमिग भन्ने जातकमा बोधिसत्त्व मृगयोनिमा जन्मेको बेलामा सारिपुत्र स्थविर बहाँको लक्खणमृग भन्ने पुत्र भएका थिए ।

(३) जा अ. क. I-II. पृ. १३६ नं. २३ को भोजजानीय भन्ने जातकमा बोधिसत्त्व बाराणसी राजाका भोजजानीय भन्ने मंगल घोडा भएको बेलामा सारिपुत्र स्थविर स्वार भएका थिए ।

(४) जा. अ. क. I-II. पृ. १६३ नं. ३७ को तित्तिर भन्ने जातकमा बोधिसत्त्व तित्रो भएको बेलामा सारिपुत्र स्थविर बाँदर भएका थिए ।

(५) जा. अ. क. I-II. पृ. २२८ नं. ६ को विसवन्त भन्ने जातकमा बोधिसत्त्व वंदच छोदा सारिपुत्र स्थविर सर्प भएका थिए ।

(६) जा. अ. क. I-II. पृ. २३४, नं. ७२ को सीबल नागराजा भन्ने जातकमा बोधिसत्त्व हात्तो भएर जन्मेको बेलामा सारिपुत्र स्थविर उही जंगलको एक वृक्षदेवता भएका थिए ।

(७) जा. अ. क. I-II. पृ. २३७, नं. ७३ को सच्चकिर मने जातकमा पछि राज्य पाउने धार्मिक राजा बोधिसत्त्व थिए मने सपं चाहि सारिपुत्र स्थविर थिए ।

(८) जा. अ. क. I-II. पृ. २४५, नं. ७४ को महासुपिन मने जातकमा बोधिसत्त्व तपस्वी थिए मने सारिपुत्र स्थविर माणवक भएका थिए ।

(९) जा. अ. क. I-II. पृ. ३००, नं. ९९ को परोसहस्र मने जातकमा बोधिसत्त्व उदिच्च बाह्यण कुलमा जन्मी पछि अहिं भएर छसेको बेलामा सारिपुत्र स्थविर वहाँका जेठ शिष्य भएका थिए ।

(१०) जा. अ. क. I-II. पृ. ३५०, नं. १३४ को कानसोधन मने जातकमा बोधिसत्त्व तपस्वी भएको बेलामा सारिपुत्र स्थविर वहाँका जेठ शिष्य भएका थिए ।

(११) जा. अ. क. I-II. पृ. ३५१, नं. १३५ को चन्द्राभ मने जातकमा बोधिसत्त्व तपस्वी भई मृत्युपछि महाब्रह्मा भएको बेलामा सारिपुत्र स्थविर वहाँका जेठ शिष्य भएका थिए ।

(१२) जा. अ. क. I-II. पृ. ३५६, नं. १३८ को गोध मने जातकमा बोधिसत्त्व थलगोही भई जसेको बेलामा सारिपुत्र स्थविर शीलवान् तपस्वी भएका थिए ।

(१३) जा. अ. क. I-II. पृ. ३८१, नं. ५११ को राजोवाद मने जातकमा बोधिसत्त्व बाराणसीको ब्रह्मदत्त राजा भएको बेलामा सारिपुत्र स्थविर राजाको सारथी भएका थिए ।

(१४) जा. अ. क. I-II. पृ. ३९२, नं. १५६ को अलीनचित्त भन्ने जातकमा बोधिसत्त्व बाराणसी राजाका छोरा अलीनचित्त राजकुमार भएको बेलामा सारिपुत्र स्थविर हात्ती भएका थिए ।

(१५) जा. अ. क. I-II. पृ. ४१०, नं. १६३ को सुसीम भन्ने जातकमा बोधिसत्त्व पुरोहित बाहुणको पुत्र हुँदा सारिपुत्र स्थविर दिशाप्रमुख आचार्य भएका थिए ।

(१६) जा. अ. क. I-II. पृ. ४१३, नं. १६४ को गिर्भ भन्ने जातकमा बोधिसत्त्व आमाको सेवा गर्ने गिर्भ भएर जन्मेको बेलामा सारिपुत्र स्थविर बाराणसीका सेठ भएका थिए ।

(१७) जा. अ. क. I-II. पृ. ४५१, नं. १८७ को चतुमहू मन्ने जातकमा बोधिसत्त्व एक बृहदेवता भएको बेलामा सारिपुत्र-बौद्धगत्यायनहरू चित्रकूटमा भन्ने हंसका बच्चाहरू भएका थिए ।

(१८) जा. अ. क. I-II. पृ. ४५४, नं. १६० को सीढानिसंस भन्ने जातकमा काश्यप बुद्धको पालामा बोधिसत्त्व समुद्रको देवता भएको बेलामा सारिपुत्र स्थविर नागराजा भएका थिए ।

(१९) जा. अ. क. I-II. पृ. ४८१, नं. २०६ को कुरुक्षेत्रमिग भन्ने जातकमा बोधिसत्त्व कुरुक्षेत्रमिग भएर जन्मेको बेलामा सारिपुत्र स्थविर शतपत्र चरा भएका थिए ।

(२०) जा. अ. क. I-II. पृ. ५७०, नं. २५४ को कुण्डककुच्छ भन्ने जातकमा बोधिसत्त्व एक घोडा व्यापारी भएको बेलामा सारिपुत्र स्थविर सिन्धव घोडा भएका थिए ।

(२१) जा. अ. क. I-II. पृ. ५७६, नं. २५६ को जहूदपाठ  
मन्ने जातकमा बोधिसत्त्व व्यापारी कुलमा जन्मी गाडिवानहरूको नाइके  
हुँदा सारिपुत्र स्थविर नागराजा भएका थिए ।

(२२) जा. अ. क. I-II. पृ. ६१६, नं. २७२ को व्यवध मन्ने  
जातकमा बोधिसत्त्व एक जंगलमा एक पण्डित वृक्षदेवता भएको बेलामा  
सारिपुत्र स्थविर तिह भएका थिए ।

(२३) जा. अ. क. I-II. पृ. ६२२, नं. २७६ को कुरुधम्म  
मन्ने जातकमा बोधिसत्त्व कुरुराजा भएको बेलामा सारिपुत्र स्थविर एक  
सेठ भएका थिए ।

(२४) जा. अ. क. I-II. पृ. ६३६, नं. २८१ को अभन्तर  
मन्ने जातकमा बोधिसत्त्व बाराणसीको एक द्वाह्यण कुलमा जन्मी पञ्चि  
तपस्वी भएको बेलामा सारिपुत्र स्थविर कञ्चनजाल मन्ने पर्वतमा  
जोतिरस मन्ने तपस्वी भएका थिए ।

(२५) जा. अ. क. I-II. पृ. ६६३, नं. २९२ को सुपत्त मन्ने  
जातकमा बोधिसत्त्व सुपत्त मन्ने कौवाको राजा भएको बेलामा सारिपुत्र  
स्थविर सुखुमो मन्ने कौवाका सेनापति भएका थिए ।

(२६) जा. अ. क. III. पृ. १, नं. ३०१ को चुम्कालिङ्ग  
मन्ने जातकमा बोधिसत्त्व कालिङ्ग र अस्सक मन्ने राज्यका बीच  
सिमानामा बस्ने ऋषि भएको बेलामा सारिपुत्र स्थविर अस्सक राजाका  
नन्दिसेन मन्ने सेनापति भएका थिए ।

(२७) जा. अ. क. III. पृ. २२, नं. ३१० को स्थाह भन्ने जातकमा बोधिसत्त्व बाराणसीको पुरोहित पुत्र भई जन्मी पछि ऋषि भएको बेलामा सारिपुत्र स्थविर राजाका स्थाह भन्ने मन्त्री भएका थिए ।

(२८) जा. अ. क. III. पृ. २४, नं. ३११ को पुच्छिमन्त्र भन्ने जातकमा बोधिसत्त्व नीमको रुखका देवता भई जन्मदा सारिपुत्र स्थविर पीपल रुखका देवता भएका थिए ।

(२९) जा. अ. क. III. पृ. २८, नं. ३१३ को खन्तिवादी भन्ने जातकमा बोधिसत्त्व कुण्डक कुमार नामले जन्मी पछि प्रवजित भई बसेको बेलामा सारिपुत्र स्थविर कलाङ्ग राजाका सेनापति भएका थिए ।

(३०) जा. अ. क. III. पृ. ३४, नं. ३१५ को मंस भन्ने जातकमा बोधिसत्त्व एक सेठको छोरा भएको बेलामा सारिपुत्र स्थविर एक व्याधा भएका थिए ।

(३१) जा. अ. क. III. पृ. ६१, नं. ३२६ को छक्काह भन्ने जातकमा बोधिसत्त्व त्रयस्त्रश देवलोकमा देवपुत्र भई जन्मेको बेलामा सारिपुत्र स्थविर पनि उहों देवपुत्र भएका थिए ।

(३२) जा. अ. क. III. पृ. ११८, नं. ३५६ को कारणिद्य भन्ने जातकमा बोधिसत्त्व एक ब्राह्मण कुलमा जन्मी कारणिद्य नामले विशाप्रमुख आचार्यको जेठ शिष्य भएको बेलामा सारिपुत्र स्थविर दिशाप्रमुख आचार्य भएका थिए ।

(३३) जा. अ. क. III. पृ. ६८, नं. ३४६ को केसब भन्ने जातकमा बोधिसत्त्व कप्पक भन्ने तपस्वी भएको बेलामा सारिपुत्र स्थविर नारद भन्ने मन्त्री भएका थिए ।

(३४) जा. अ. क. III. पृ. १६२, नं. ३७७ को सेतकेतु भन्ने जातकमा बोधिसत्त्व दिशाप्रमुख आचार्य भएको बेलामा सारिपुत्र स्थविर आण्डाल पुत्र भएका थिए ।

(३५) जा. अ. क. III. पृ. १३२, नं. ३६१ को बण्णारोह भन्ने जातकमा बोधिसत्त्व एक वृक्षदेवता भएको बेलामा सारिपुत्र स्थविर सिंह भएका थिए ।

(३६) जा. अ. क. III. पृ. १९०, नं. ३८५ को नन्दिय-मिगराज भन्ने जातकमा बोधिसत्त्व साकेत लगरमा आमा बाढुको सेवा गर्ने नन्दिय भन्ने मृग भई जन्मेको बेलामा सारिपुत्र स्थविर नन्दिय मृगकहाँ खबर लेखाने आहुण भएका थिए ।

(३७) जा. अ. क. III. पृ. १९३, नं. ३८६ को खरपुत्त भन्ने जातकमा बोधिसत्त्व शक देवेन्द्र भएका थिए र सारिपुत्र स्थविर सेनक राजाको रथको घोडा भएका थिए ।

(३८) जा. अ. क. III. पृ. २३६, नं. ४०१ को दसष्ठ भन्ने जातकमा बोधिसत्त्व राजाका मन्त्री सेनक पण्डित भएको बेलामा सारिपुत्र स्थविर राजाका पण्डितहरूमध्ये पुक्कुस पण्डित भएका थिए ।

(३९) जा. अ. क. III. पृ. २६६, नं. ४०२ को सत्तुभरत  
मने जातकमा बोधिसत्त्व राजाका सेनक मने मन्त्री भएको बेलामा  
सारिपुत्र स्थविर एक वृक्षदेवता भएका थिए ।

(४०) जा. अ. क. III. पृ. २८०, नं. ४१२ को कोटि-  
सिम्बलि मने जातकमा बोधिसत्त्व कोटिसिम्बलि मने रुखको देखता  
भएको बेलामा सारिपुत्र स्थविर गरुड राजा भएका थिए ।

(४१) जा. अ. क. III. पृ. ३०३, नं. ४१८ को अटुसह  
मने जातकमा बोधिसत्त्व ऋषि भइरहेको बेलामा सारिपुत्र स्थविर एक  
चिद्रान माणवक भएका थिए ।

(४२) जा. अ. क. III. पृ. ३२७, नं. ४२३ को इन्द्रिय मने  
जातकमा बोधिसत्त्व जोतिपाल मने पुरोहित पुत्र भई पछि ऋषि भई  
सरभङ्गशास्ता मने भएको बेलामा सारिपुत्र स्थविर वहाँकही  
सालिस्सर मने शिष्य भएका थिए ।

(४३) जा. अ. क. IV. पृ. ४०, नं. ४३८ को तिंत्तिर मने  
जातकमा बोधिसत्त्व एक दिशाप्रमुख आचार्य भई हिमालतिर बसिरहेको  
बेलामा सारिपुत्र स्थविर सिह भएका थिए ।

(४४) जा. अ. क. IV. पृ. ६४, नं. ४४४ को कण्ठदीपायन  
मने जातकमा बोधिसत्त्व कण्ठदीपायन मने तपस्वी भएको बेलामा  
सारिपुत्र स्थविर आणिमण्डुव्य भने तपस्वी भएका थिए ।

(४५) जा. अ. क. IV. पृ. ८०, नं. ४४७ को महाधम्मपाल भन्ने जातकमा बोधिसत्त्व धम्मपालकुमार भएको बेलामा सारिपुत्र स्थविर आचार्य भएका थिए ।

(४६) जा. अ. क. IV. पृ. ९०, नं. ४५० को बिलारकोसिय भन्ने जातकमा बोधिसत्त्व शक देवेन्द्र भएको बेलामा सारिपुत्र स्थविर अन्द्र भन्ने देवपुञ्च भएका थिए ।

(४७) जा. अ. क. IV. पृ. ९८, नं. ४५३ को महामंगल भन्ने जातकमा बोधिसत्त्व रविष्ट तपस्वी भई बसिरहेको बेलामा सारिपुत्र स्थविर मंगल सम्बन्धी प्रश्न सोधने प्रथम शिष्य भएका थिए ।

(४८) जा. अ. क. IV. पृ. १०३, नं. ४५४ को घत भन्ने जातकमा बोधिसत्त्व घतपण्डित भएको बेलामा सारिपुत्र स्थविर बासुरैष भएका थिए ।

(४९) जा. अ. क. IV. पृ. १११, नं. ४५५ को मातिपोसक भन्ने जातकमा बोधिसत्त्व आमाको सेवा गर्ने सेतो हात्तो भएको बेलामा सारिपुत्र स्थविर हात्तो आचार्य (=माहृते) भएका थिए ।

(५०) जा. अ. क. IV. पृ. १३६, नं. ४६१ को दसरथ भन्ने जातकमा बोधिसत्त्व राम पण्डित भएको बेलामा सारिपुत्र स्थविर छक्खण (=लक्षण) भएका थिए ।

(५१) जा. अ. क. IV. पृ. १४२, नं. ४६२ को संवर भन्ने जातकमा बोधिसत्त्व भग्नी आचार्य भएको बेलामा सारिपुत्र स्थविर

एकशय दाजुभाइ राजकुमारहङ्को सबभन्दा जेठो उपोसथ कुमार मएका थिए ।

(५२) जा. अ. क. IV. पृ. १६१, नं. ४६६ को समुद्वाणिज भन्ने जातकमा बोधिसत्त्व बुद्धिमानी सिकर्मी भएको बेलामा सारिपुत्र स्थविर उत्तरदिशामा बस्ने देवता भएका थिए ।

(५३) जा. अ. क. IV. पृ. १८२, नं. ४७२ को महापदुम भन्ने जातकमा बोधिसत्त्व बाराणसी राजाको पद्मकुमार भन्ने पुत्र भएको बेलामा सारिपुत्र स्थविर बोधिसत्त्वलाई जोगाउने देवता भएका थिए ।

(५४) जा. अ. क. IV. पृ. १६६, नं. ४७६ को जबनहंस भन्ने जातकमा बोधिसत्त्व जबन भन्ने हंस भएको बेलामा सारिपुत्र स्थविर जबनहंसकी महिली बहिनी हंस भएकी यिहन् ।

(५५) जा. अ. क. IV. पृ. २३७, नं. ४८३ को सरभमिग भन्ने जातकमा बोधिसत्त्व सरभमृग भएको बेलामा सारिपुत्र स्थविर बाराणसी राजाका पुरोहित ब्राह्मण भएका थिए ।

(५६) जा. अ. क. V. पृ. १०, नं. ४८६ को महाउष्मकुम्भ भन्ने जातकमा बोधिसत्त्व सिंह भएको बेलामा सारिपुत्र स्थविर उत्कोश (पक्षि) राजा भएका थिए ।

(५७) जा. अ. क. V. पृ. २१, नं. ४८८ को भिस भन्ने जातकमा बोधिसत्त्व महाकञ्चन कुमार भन्ने ब्राह्मण पुत्र भएको बेलामा सारिपुत्र स्थविर उपकञ्चन पुत्र भन्ने बहाँका सातजना भाइहरूभध्ये एक भाइ थिए ।

(५८) जा. अ. क. V. पृ. ३७, नं. ४९० को पद्मुपोसस्थ  
भन्ने जातकमा बोधिसत्त्व मगध देशको ब्राह्मण कुलमा जन्मी पञ्चि  
तपस्थी भई जंगलमा बसेको बेलामा सारिपुत्र स्थविर सर्वं भएका थिए ।

(५९) जा. अ. क. V. पृ. ५६, नं. ४६३ को महाबाणिज  
भन्ने जातकमा बोधिसत्त्व गाढीवान भएको बेलामा सारिपुत्र स्थविर  
मागराजा भएका थिए ।

(६०) जा. अ. क. V. पृ. ७१, नं. ४९६ को भिक्खा-  
परम्परा भन्ने जातकमा बोधिसत्त्व हिमालतिर बस्ते तपस्थी भएको  
बेलामा सारिपुत्र स्थविर पुरोहित भएका थिए ।

(६१) जा. अ. क. V. पृ. १०३, नं. ५०१ को रोहन्तमिग  
भन्ने जातकमा बोधिसत्त्व अन्धा आमा बाबुहरुको सेवा गरिरहेका  
रोहन्त भन्ने मृग भएको बेलामा सारिपुत्र स्थविर बाराणसीका राजा  
थिए ।

(६२) जा. अ. क. V. पृ. ११०, नं. ५०२ को चूलहंस भन्ने  
जातकमा बोधिसत्त्व सुवर्णहंस भएको बेलामा सारिपुत्र स्थविर  
बाराणसीको बहुपुत्रक भन्ने राजा भएका थिए ।

(६३) जा. अ. क. V. पृ. १२७, नं. ५०५ को सोमनस्त्र  
भन्ने जातकमा बोधिसत्त्व कुरु राष्ट्रको रेणु भन्ने राजाका सोमनस्त्र भन्ने  
राजकुमार भएको बेलामा सारिपुत्र स्थविर महारविखत भन्ने तपस्थी  
भएका थिए ।

(६४) जा. अ. क. V. पृ. १३४, नं. ५०६ को चम्पेयथ भन्ने जातकमा बोधिसत्त्व चम्पेयथ भन्ने नागराजा भएको बेलामा सारिपुत्र स्थविर बाराणसीका उग्रसेन भन्ने राजा भएका थिए ।

(६५) जा. अ. क. V. पृ. १५०, नं. ५०९ को हस्तिपाल भन्ने जातकमा बोधिसत्त्व पुरोहित आह्याणको हस्तिपाल भन्ने पुत्र भएको बेलामा सारिपुत्र स्थविर पनि अश्रुपाल नामले उनके भाइको रूपमा जम्मेका थिए ।

(६६) जा. अ. क. V. पृ. १८६, नं. ५१३ को जयहिस भन्ने जातकमा बोधिसत्त्व जयहिस राजाका पुत्रको रूपमा अलीनसत्त्वकुमार भन्ने नामले बंतिरहेदा सारिपुत्र स्थविर तपस्वी भएका थिए ।

(६७) जा. अ. क. V. पृ. २१३, नं. ५१५ को सम्भव भन्ने जातकमा बोधिसत्त्व सबभन्दा कान्छो सम्भवकुमार भई बसेको बेलामा सारिपुत्र स्थविर सञ्जय कुमारको नामले दाजु भएका थिए ।

(६८) जा. अ. क. V. पृ. २१८, नं. ५१८ को पण्डुरक भन्ने जातकमा बोधिसत्त्व गरुड राजा भएका थिए र सारिपुत्र स्थविर नागराजा भएका थिए ।

(६९) जा. अ. क. VI. पृ. १, नं. ५२१ को तेसकुण भन्ने जातकमा बोधिसत्त्व जट्टुक भन्ने सुघाको बच्चा भएको बेलामा सारिपुत्र स्थविर वेस्सन्तर नामक लाटोकोसेरोको बच्चा भएका थिए ।

(७०) जा. अ. क. VI. पृ. १५, नं. ५२२ को सरभङ्ग भन्ने जातकमा बोधिसत्त्व सरभङ्ग भन्ने तपस्वी भएको बेलामा सारिपुत्र स्थविर बोधिसत्त्वका सालिश्सर भन्ने प्रथम शिष्य भएका थिए ।

(७१) जा. अ. क. VI. पृ. ४५, नं. ५२४ को संख्याले भन्ने जातकमा बोधिसत्त्व संख्याल भन्ने नागराजा (- अजिगर) भएको बेलामा सारिपुत्र स्थविर नागराजालाई व्याधाहरूको हातबाट मुक्त पारिदिने आलार नामका गूहस्थी थिए ।

(७२) जा. अ. क. VI. पृ. ५८, नं. ५२५ को चुल्लसुतसोम भन्ने जातकमा बोधिसत्त्व सोहू हजार स्त्रीहरू भएका सुतसोम भन्ने बाराणसीका राजा थिए र सारिपुत्र स्थविर उनका जेठा छोरा मएका थिए ।

Dhamma.Digital

(७३) जा. अ. क. VI. पृ. ८३, नं. ५२७ को डम्मादन्ती भन्ने जातकमा बोधिसत्त्व सिविराजाका छोरा सिविराजकुमार भएको बेलामा सारिपुत्र स्थविर सेनापतिका छोरा अहिपारक नाम भएका थिए ।

(७४) जा. अ. क. VI. पृ. १६७, नं. ५३२ को सोणानन्द भन्ने जातकमा बोधिसत्त्व एक बाह्यणका सोणकुमार भन्ने छोरा भएका थिए र सारिपुत्र स्थविर बाराणसीको अहूदत भन्ने नगरका मनोज भन्ने राजा भएका थिए ।

(७५) जा. अ. क. VI. पृ. १८५, नं. ५३३ को चुहाहंस भन्ने जातकमा बोधिसत्त्व धतरटु भन्ने हंसराजा थिए र सारिपुत्र स्थविर महिंसक राष्ट्रको सकुल नगरका सकुल भन्ने राजा भएका थिए ।

(७६) जा. अ. क. VI. पृ. २०१, नं. ५३४ को महाहंस भन्ने जातकमा बोधिसत्त्व धतरटु कुलका हंसराजा थिए र सारिपुत्र स्थविर बाराणसीका संयम भन्ने राजा भएका थिए ।

(७७) जा. अ. क. VI. पृ. २२४, नं. ५३५ को सुधाभोजन भन्ने जातकमा बोधिसत्त्व शक देवेन्द्र भएका थिए र सारिपुत्र स्थविर कञ्चन गुफामा बस्ने नारद भन्ने तपस्वी भएका थिए ।

(७८) जा. अ. क. VI. पृ. २४९, नं. ५३६ को कुणाल भन्ने जातकमा बोधिसत्त्व कुणाल (=कोइली जस्ता पहाडङ्का चरा वर्ग) भन्ने चरा भएका थिए र सारिपुत्र स्थविर नारद भन्ने तपस्वी भएका थिए जो कुणाल चराको उपदेश सुन्न गएका थिए ।

(७९) जा. अ. क. VI. पृ. २८८, नं. ५३७ को महासुतसोम भन्ने जातकमा बोधिसत्त्व कुरु राष्ट्रमा इन्द्रपत नगरका सुतसोम राजा भएका थिए र सारिपुत्र स्थविर कालहृति भन्ने बनारसी राजाका सेनापति भएका थिए ।

(८०) जा. अ. क. VII. पृ. २५, नं. ५३९ को महाजनक भन्ने जातकमा बोधिसत्त्व मिथिला देशका महाजनक राजा भई पञ्चि तपस्वी भएका थिए । त्यसबेता सारिपुत्र स्थविर चार्हि महाजनकस्ते

त्याग गरेर जाँदा बाटामा भेटी त्यागगर्नुमा उत्साहित पार्ने नारद कस्तुप तपस्वी भएका थिए ।

(द१) जा. अ. क. VII. पृ. १११, नं. ५४२ को महानारद भन्ने जातकमा बोधिसत्त्व बाराणसी जो त्यसबखत पुष्पवती भन्ने नामले प्रसिद्ध थियो त्यहाँका एकराजा नामक राजाका छोरा चन्द्रकुमार भएका थिए र सारिपुत्र स्थविर बोधिसत्त्वको भाइ सूर्यकुमार भएका थिए ।

(द२) जा. अ. क. VII. पृ. १४१, नं. ५४३ को भूरिदत्त भन्ने जातकमा बोधिसत्त्व भूरिदत्त भन्ने नागराजा भएका थिए र सारिपुत्र स्थविर बहाँका सुदर्शन भन्ने पुत्र भएका थिए ।

(द३) जा. अ. क. VII. पृ. १६४, नं. ५४४<sup>१</sup> को महानारद कस्तुप भन्ने जातकमा बोधिसत्त्व महानारद भएको बेलामा सारिपुत्र स्थविर विवेहराष्ट्रको अङ्ग भन्ने राजाका विजय भन्ने पुत्र भएका थिए ।

(द४) जा. अ. क. VII. पृ. २२९, नं. ५४५ को विधुर भन्ने जातकमा बोधिसत्त्व विधुर पण्डित भन्ने कुरु राष्ट्रका धनञ्जय कोरब्ध राजाको मन्त्री भएका थिए र सारिपुत्र स्थविर आर्हि बहण भन्ने नागराजा भएका थिए ।

१. मूलपालिमा चाहिं यो जातक नं. ५४५ जातकमा उल्लेख भएको छ ।

(८५) जा. अ. क. VII. पृ. २९५, नं. ५४६ को महावम्मगा<sup>१</sup> भन्ने जातकमा बोधिसत्त्व मिथिला देशका पाचीनयथमञ्चक भन्ने मियम्मको मिरिवड्डक भन्ने सेठको छोराको रूपमा महोसध कुमार भन्ने ध्यायसे जन्मेको बेलामा सारिपुत्र स्थविर कम्पिल राष्ट्रका राजा भई उत्तरपञ्चाल भन्ने नगरमा बस्थे ।

(८६) जा. अ. क. VII. पृ. ४२०, नं. ५४७ को महा-वेस्सन्तर भन्ने जातकमा बोधिसत्त्व शिवी राष्ट्रका सञ्जय भन्ने राजाका छोरा भई वेस्सन्तर भन्ने नामले जन्मेको बेलामा सारिपुत्र स्थविर जूजक आहणसे बाटामा सेटेका अच्युत भन्ने शृंखि भएका थिए ।

जा. पा. I. पृ. १९५, नं. ४४१ को चतुपोसथिङ्क भन्ने जातकमा बोधिसत्त्व विघुर पण्डित भएको बेलामा सारिपुत्र स्थविर नागराजा भएका थिए भनी उल्लेख भएको छ । अटुकथा (IV. पृ. ५४) मा चार्ह यस जातक सम्बन्धमा केहो कुरा उल्लेख भएको पाइँदन । केवल यसको कुरा 'पुण्ड जातकमा' उल्लेख भएको छ भनी उल्लेख गरेको छ ।

x

x

x

---

१. यस जातकलाई मूल पालिमा 'विघुर जातक' भनी उल्लेख गरेको छ ।

## सारिपुत्र नामका विभिन्न व्यक्तिहरू

(१) सारिपुत्र स्थविर— यिनी ती हुन् जसले ‘सारत्थबीपनी’ भन्ने समन्तपासादिका नामक विनय अर्थकथाको टीका लेखेका थन् ।

(२) सारिपुत्र स्थविर— यिनी तिनी हुन् जसले ‘सारत्थ मञ्जुसा’ भन्ने मनोरथपूरणी नामक अंगुत्तर अर्थकथाको टीका लेखेका थन् ।

(३) सारिपुत्र स्थविर— यिनी तिनी वज्ञन्त र रूपसारी भन्ने दम्रतिका छोरा हुनुहुन्दै । वहाँको नाम ‘उपतिस्स’ हो । मिक्तु भएपछि वहाँलाई ‘सारिपुत्र’ नामले चिन्न थाले । वहाँके परिचय यसमा उल्लेख भएको छ ।

(४) सारिपुत्र संयुक्त— यो संयुक्त (=संयुक्त) त्रिपिटकको संयुक्तनिकाय (=संयुक्तनिकाय) को ५६ संयुक्तहरूमध्येको २९ सौं संयुक्त हो ।

(५) सारिपुत्रवर्ग— यो वर्ग सं. नि. II. पृ. ४५० मा छ । ‘सारिपुत्रवर्ग’ (=सारिपुत्र वर्ग) भनेको संयुक्तनिकायको दोश्रो भाग अन्तर्गतको वर्ग हो ।

१. ‘त्रिपिटक धर्मकोष’ I. पृ. २६; प्रकाशक सासनसेवक समिति, महरगम, श्रीलंका, ई. सं. १९७८

२. ‘त्रिपिटक धर्मकोष’ I. पृ. २६.

संयुक्त निकायलाई मूल ५ वर्गमा विभाजित गरेको छ । जस्तै—(१) सगाथवर्ग, (२) निदानवर्ग, (३) खन्धवर्ग, (४) सलायतनवर्ग र (५) महावर्ग । यी वर्ग भित्र ५६ संयुक्तहरू छन् । प्रत्येक संयुक्तभित्र पनि वर्गहरू छन् । माथिको ‘सारिपुत्रवगा’ (=सारिपुत्रवर्ग) यसे अन्तर्गतको हो ।

(६) सारिपुत्रसुत्तं (=सारिपुत्र सूत्र)—यो सूत्र अ. नि. तिकनिपात, देवदूतवर्गको पृ. १२३ मा उल्लेख भएको छ ।

(७) सारिपुत्रसुत्तं (=सारिपुत्र सूत्र)—यो सूत्र अ. नि. दत्तकनिपात, आनिसंसवर्गको पृ. १०५ मा उल्लेख भएको छ ।

(८) सारिपुत्रसुत्तं (=सारिपुत्र सूत्र)—यो सूत्र अ. नि. अटुकवर्गको पृ. १६४ मा उल्लेख भएको छ ।

(९) सारिपुत्रसुत्तं (=सारिपुत्र सूत्र)—यो सूत्र सु. नि. अटुकवर्गको पृ. ४१५ मा उल्लेख भएको छ ।

(१०) सारिपुत्रसुत्तं (=सारिपुत्र सूत्र)—यो सूत्र महानिहेस, अटुकवर्गको पृ. ३८६ मा उल्लेख भएको छ ।

(११) सारिपुत्रसुत्तं (=सारिपुत्र सूत्र)—यो सूत्र उदान-वालि, नन्दवर्गको पृ. ९३ मा उल्लेख भएको छ ।

(१२) सारिपुत्र-बंगीससुत्तं—यो सबैतर्को बुद्धदस महास्थविरद्वारा ई. सं. १९५३ मा सम्पादित त्रिपिटकसूची पृ. २४ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन सं. नि. I. पृ. १८९ ले ‘सारिपुत्रसुत्तं’ भनी उल्लेख गरेको छ ।

(१३) सारिपुत्र अविज्ञापब्बसुत्तं—त्रिपिटकसूची पृ. २४ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन सं. नि. II. पृ. ३८८ से ‘कोट्टिकसुत्तं’ भनी उल्लेख गरेको छ ।

(१४) सारिपुत्र विज्ञापब्बसुत्तं—त्रिपिटकसूची पृ. २४ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन सं. नि. II. पृ. ३८८ से ‘दुतिय कोट्टिकसुत्तं’ भनी उल्लेख गरेको छ ।

(१५) सारिपुत्र समुदय धर्मसुत्तं—त्रिपिटकसूची पृ. २४ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन सं. नि. II. पृ. ३८८ से ‘ततिय समुदयसुत्तं’ भनी उल्लेख गरेको छ ।

(१६) सारिपुत्र सद्विहारिकसुत्तं—यो सूत्र सं. नि. III. पृ. १५ सलायतनसंयुक्तको लोककामगुणवर्गमा उल्लेख भएको छ ।

(१७) सारिपुत्र परिनिव्वानसुत्तं—त्रिपिटकसूची पृ. ५६ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन सं. नि. IV. पृ. १३८ से ‘चुन्दसुत्तं’ भनी उल्लेख गरेको छ ।

(१८) सारिपुत्रानन्दसुत्तं—त्रिपिटकसूची पृ. २९४ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन सं. नि. IV. पृ. २९४ सोतापत्ति संयुक्तको बेलुवद्वारवर्गमा ‘पठम सारिपुत्रसुत्तं’ भनी उल्लेख गरेको छ ।

(१९) सारिपुत्र एतदगसुत्तं—यो सूत्र अं. नि. एककनिपात-को एतदगदर्गको पृ. २३ मा उल्लेख भएको छ ।

(२०) सारिपुत्र आघात विनयसुत्तं—त्रिपिटकसूची पृ. १०० मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. पञ्चक-निपातको आघातवर्गम्को पृ. ४३५ मा ‘दुतिय आघातपटिविनयसुत्तं’ भनी उल्लेख भएको छ ।

(२१) सारिपुत्र कल्याणमित्ततासुत्तं—त्रिपिटकसूची पृ. १०९ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. सत्तक-निपात, देवतावर्ग, पृ. १७६ ले ‘दुतिय सोबधससतासुत्तं’ भनी उल्लेख गरेको छ ।

(२२) सारिपुत्र निहसमिक्षुसुत्तं—त्रिपिटकसूची पृ. १०९ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. सत्तक-निपात, देवतावर्ग पृ. १७९ ले ‘पठम निहससुत्तं’ भनी उल्लेख गरेको छ ।

(२३) सारिपुत्र सीहनादसुत्तं—त्रिपिटकसूची पृ. ११६ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. नवकनिपात, सीहनाद-वर्ग पृ. २० ले केवल ‘सीहनादसुत्तं’ भनी उल्लेख गरेको छ ।

(२४) सारिपुत्र इतुपनिससुत्तं—त्रिपिटकसूची पृ. ११९ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. दसकनिपात, आनिसंसवर्ग पृ. १०२ ले ‘दुतिय उपनिससुत्तं’ भनी उल्लेख गरेको छ ।

(२५) सारिपुत्त सचित्त परियायसुत्त— त्रिपिटकसूची पृ. १२० मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. दसक-निपात, सचित्तवर्ग पृ. १७४ ले केवल ‘सारिपुत्तसुत्त’ भनी उल्लेख गरेको छ ।

(२६) सारिपुत्त हतनिःसयसुत्त— त्रिपिटकसूची पृ. १२४ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. एकादसनिपात, निस्सयवर्ग पृ. ३६१ ले ‘त्रुतिय उपनिससुत्त’ भनी उल्लेख गरेको छ ।

(२७) सारिपुत्त समाधि पटिलाभसुत्त— त्रिपिटकसूची पृ. १२४ मा उल्लिखित यस सूत्रलाई नालन्दा प्रकाशन अं. नि. एकादस-निपात, निस्सयवर्ग पृ. ३६४ ले ‘सब्बाधुत्त’ भनी उल्लेख गरेको छ ।

(२८) सारिपुत्तथेरवत्थु—यो कथा धर्म. प. अ. क. पृ. ३७३ अरहन्तवर्गमा उल्लेख भएको छ ।

(२९) सारिपुत्तपक्ष विसउजनवत्थु—यो कथा धर्म. प. अ. क. पृ. ३७८ अरहन्तवर्गमा उल्लेख भएको छ ।

(३०) सारिपुत्त मातुज्ञ ब्राह्मणवत्थु—यो कथा धर्म. प. अ. क. सहस्रवर्गको पृ. ४०१ मा उल्लेख भएको छ ।

(३१) सारिपुत्त भागिनेयवत्थु—यो कथा धर्म. प. अ. क. पृ. ४०२ सहस्रवर्गमा उल्लेख भएको छ ।

(३२) सारिपुत्र सहायक ब्राह्मणवत्थु—यो कथा धम्म. प. अ. क. पृ. ४०३ सहस्रवर्गमा उल्लेख भएको छ ।

(३३) सारिपुत्र सद्विविहारिकवत्थु—यो कथा धम्म. प. अ. क. पृ. ६३६ मलवर्गमा उल्लेख भएको छ ।

(३४) सारिपुत्रत्थेरवत्थु—यो कथा धम्म. प. अ. क. पृ. ८०० ब्राह्मणवर्गमा उल्लेख भएको छ ।

(३५) सारिपुत्रत्थेरवत्थु त्रिपिटकसूची पृ. १३३ मा उल्लिखित यो कथाको शीर्षक धम्मपदटुकथाले चाहि 'आचरिष्य पूजकवत्थु' भनी ब्राह्मणवर्गको पृ. ८०३ मा उल्लेख भएको छ ।

(३६) सारिपुत्रत्थेरवत्थु—त्रिपिटकसूची पृ. १३३ मा ) उल्लिखित यो कथाको शीर्षक धम्म. प. अ. क. ब्राह्मणवर्गको पृ. ८११ मा 'सारिपुत्रसमातुवत्थु' भनी उल्लेख भएको छ ।

(३७) सारिपुत्रत्थेरवत्थु—यो कथा धम्म. प. अ. क. पृ. ८२२ ब्राह्मणवर्गमा उल्लेख भएको छ ।

(३८) सारिपुत्रत्थेरगाथा—यो गाथा थेर. गा. पा. पृ. ३६५ तिसनिपातमा उल्लेख भएको छ । यसको वर्णन थेर. गा. अ. क. II. पृ. ९० मा उल्लेख भएको छ ।

(३९) सारिपुत्रत्थेर अपदान—यो अपदान अपदानपालिको बुद्धवर्ग पृ. १८ मा उल्लेख भएको छ । यसको वर्णन अप दा. अ. क. पृ. १७५ मा उल्लेख भएको छ ।

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित

“चुद्धेष्ठालीन आवश्यक-चरित”

भाग-५, संग्रह-२४

(सारिपुत्र चरित समाप्त)

# नामावली

अ

**अङ्ग १०**

- अङ्गमगधका ५, को भाय हुने ९९
- अङ्गुत्तरनिकायको ५२, को तिक-
- निपातमा १३२, को
- भट्कनिपातमा १३२
- अङ्गुत्तरनिकायमा ५६
- अङ्गुत्तरनिकाय अर्थकथा ११,
- १३८, ले १७, अनुसार ५
- अग्रसावकवर्त्यु १, ४, १८
- अग्रास रादि अनुजानना ४५
- अच्चुत भन्ने श्रविष्ट भएका थिए १६१
- अञ्जाकोषण्डन ५४
- भट्कवर्गको १९३
- भद्रसह भन्ने जातकमा १८३
- भत्यसालिनीले १००
- अन्धकवनमा जानुभयो ८५

अनाथपिण्डकमुत्तवणना ११६

- अनुरुद्ध ५८, ७२, १२५, का
- साथमा बस्ने ५८, ले
- ५८, ७१, स्थविर १०४,
- १३२, स्थविरले २८,
- १५६, महावितवकसुत्तं
- १३३, महावितवक सूत्रको
- उपदेश सुनी १३२, महा-
- वितवक सूत्रको कुरा ७२
- अनुपद सूत्रको वर्णनामा १०३
- अनुपद सूत्रमा १४, ५२, १०२,
- १०३
- अनुपदमुत्तवणना १५, १६
- अनोतत्त ५४
- अनोतप्त ५४, वहमा ५४
- अनोमदर्शी दुदुको वरणकमलमा
- १४५
- अपदानमा ३६, ७७
- अपदानपालिमा ४२, ९४

अस्वविमानवत्थु १३५	आनन्द १२२, १२५, १२७, १५७,
अबभन्तर जातक ७३	लाई १२६, ले दद, ले
अबभन्तर भन्ने जातकमा १८०	गर्छन् १२३, १२७, को
अभिधर्मको परम्परा १८०	कारणले १२३, को कार-
अभिधर्मका कुराहू १००	णले गर्दा १२७, संग ४५,
अरणविमङ्ग सुत्तवण्णना ५७	संगको घनिष्ठता १२२,
अरहन्तवर्ग १२, मा ३, ११, १६६	को कुरालाई अनुमोदन
अरुणवती भन्ने विहारमा १३६	गर्नुभयो १२२
अस्तीनचित्त राजकुमार १७९	आनन्द स्थविर ५८, १०४, १२३,
अस्तीनसत्त कुमार १८७	१२४, १२५, कहाँ जानु-
अचन्ति देशको ९६	भयो १५८, को अगाडि
अध्यजित् ५९, ६०, ९९, बाट ४१,	१२४, ले २८, १२३,
मिक्षु ७, मिक्षुसंग भेट ७,	१२४, १२७, १२८, १२९,
स्थविर को ७, स्थविरको	१३०, १५८, लाई १२८,
उपस्थानमा ३९, स्थविर-	१२६, लाई भनी ४५,
संग ३६, स्थविरले द,	लाई ने दिनहुन्छ १२७,
५७, स्थविरलाई ४०	मायि १२७, र चुन्द
अध्यपाल नामले जन्मेका थिए	१५९
१८७	आनन्देन सारिपुत्रस्स निविष्ट-
अहिपारक १८८	पत्तवत्थु १२९
आ	आनिसंसवर्ग १६५, को १६३
आधातवर्गको १९५	आयुष्मान सारिपुत्र ११, अनुरुद्ध-
आचरियपूजकवत्थु ४०, १९७	१३२, १३३, को निमित्त-
आणिमण्डवय भन्ने तपस्वी १८३	१३०
	आयुष्मान आमन्दकहाँ १५८

आत्मार नामक गृहस्थी १८८  
आसनप्रयटिवाहनप्रटिक्षेपं ४५

इ. उ. अ.

इटुकावती भन्ने गाउँमा १३६  
इष्टभन्दा पनि तिमी ठूला छौं त ?

१५०

इन्द्रपत्त नगरका १८९  
इन्द्रिय भन्ने जातकमा १८३

इद्विविधनिदेसो ५५

उच्चकचेलसुत्तवण्णना १५३

उत्कोश (पक्षि) राजा १८५

उरगसेन भन्ने राजा १८७

उत्तरपञ्चाल भन्ने नगरमा १९१

उत्तरा ६६, वत्थु ६९

उत्तरायवत्थुमा ६६

उत्तराविमानवत्थुमा ६६

उत्तरानन्दा ६६

उत्तराविमानदुक्था ६६

उदान अर्थकथा ११

उदिच्च आह्वाण १७८

उपकञ्चन पुत्त १८५

उपचाला ११, १२, १३७, स्थविरा

११, को पुत्रको नाम १२

उपतिस्स १, २, ४, गाउँमा २,  
गाउँका आह्वाण परिवार-

हरुको बीचमा ३, भन्ने  
गाउँ थियो १, का ४, को  
मनमा ५, ले ७, हो ३,  
८५, १९५, परिवाजक ७,  
९, परिवाजक हुँ ८, परि-  
वाजकले ८, ९, परि-  
वाजकले देखे ७, र कोलित  
परिवाजक ८, ९ कोलित  
परिवाजकहुँ १४

उपरेवत १३, १४७, सोंग भेट १४७  
उपवान दद, १०८, कहौं गई दद,  
ले दद, सुत्तं दद  
उपवाण सन्दिग्धिक सुत्तं १०८  
उपसेन १२, १३७, थेरगाथा  
वर्णनामा ११, सूत्र वर्णना-  
मा ११, वज्जन्तु पुत्र ११  
उपालि स्थविर १०४, ले ११५  
उपालित्येर अपदानं ११६  
उपोसथ कुमार १८५  
उम्मादन्ती भन्ने जातकमा १८८  
श्रुष्टिपत्तन ७

ए

एककनिपातमा १  
एककनिपात वर्णनामा ११

एककनियातवण्णना ११४

एक पुण्याल वर्गमा ५२

एकत्तिसतिम पाचित्तियं २३, २४

एकपञ्ज्रासमपाचित्तियं १०८

एकराजा नामक राजाले १९०

एतदगच्छगो ७८

एतदगच्छको १९४

एतदगच्छणना ११४

## क

कवकरजातक ९८

कश्काश भन्ने जातक १८१

कह्नारेवत स्थविर १०४

कञ्चन गुफामा बस्ने १८९

कञ्चनजाल भन्ने पर्वतमा १८०

कनक विमानमा उत्पन्न मझन् १५५

कप्पक भन्ने तपस्वी १८२

कम्पिल राष्ट्रका राजा १९१

कपिलवस्तुबाट २२

कपिलवस्तुवासी ८५

कपोत कन्दरामा ४८३

कलन्दक निवापमा ४८१

कलाबु राजाका सेनापति १८१

कण्हदिन्म ९६, भन्ने बाह्यण १३४

कण्हदिन्मत्येरगाघटकथा ९६,

घण्णना १३४

कण्हदीपाथन भन्ने जातक १८३

कारण्डिय १८१

कालहस्ति १८९

कालिङ्ग १८०

काशयप बुद्धको पालामा १७१

काशी कोशत्तमो आमदानी ९८

किसीलमुत्तवण्णना २

कीटागिरिको सङ्कमा ६०

कीटागिरिमा ५९, ९९, जानुमध्ये १२०, बास पन्यो ५९

कीटागिरिमुत्तवण्णना ९९

कुञ्जरविमान अनुसार १३४

कुण्डक कुमार १८१

कुण्डककुच्छ भन्ने जातकमा १७९

कुण्डलकेशा ७९, ले ८०, संग ८०

कुण्डलकेसा येरीगाथा कटुकथा ८१

कुण्डकुच्छिसिन्धव जातकमा ७४

कुणाल १८९, चराको उपवेश १८९, भन्ने जातकमा १८९

कुमा ९६

कुमापुत्र ९६

कुमापुत्तथेरगाघटकथा ९६

कुरुङ्गमिता भन्ने जातकमा १७९

कुरुङ्गमृग १७९

कुरुधम्म भन्ने जातकमा १८०	खदिरवनीय रेवत १२, १३०, स्थविर ११, थेरवत्यु ३,
कुरु राष्ट्रका १६०	१२
कुरु राष्ट्रको १८६	खदिरवनीय रेवतथेरगाथा वण्णना
कुरु राष्ट्रमा १८९	१२
केसव भन्ने जातकमा १८२	खन्धवर्ग १९३
कोकालिक भिक्षुले ११८	खरपुत भन्ने जातकमा १८२
कोकालिकमुत्तं ११८	खुद्रकनिकायको १३४
कोटिसिद्धबलि भन्ने रुद्धको देवता	
१८३	
कोटिसिद्धबलि भन्ने जातकमा १८३	ग, घ
कोट्टिकमुत्तं १९४	
कोलित २, ४, लाई ३, ९, भन्ने	गग्गरा १३३
गाउँको २, गाउँका भाहण	गण्डब्ब भन्ने शुभमनि ५४
परिवार ३, गाउँमा जन्मे-	गिजङ्ग भन्ने जातकमा १७९
का हुनाले २, को मनमा	गृद्धकूट पर्वतस्थित १५
५	गृद्धकूट पर्वतबाट १६
कोलिय नगरमा ९३	गोध भन्ने जातकमा १७८
कोशल राजाको दरबारमा गई ७३	गोर्सिंग शालवनमा १२४
कोसियपुत्र १००	घत भन्ने जातकमा १०४
कोशम्बीक भिक्षुहल्का क्षगडा ५८	घटपण्डित १८४
कोशम्बीमा ५८	घटसुत्तं ११२
	घोसिताराममा ८८

स्त्र

खण्डहाल भन्ने जातकमा १९०

खन्तिवादी भन्ने जातकमा १८१

चतुर्योसयिक भन्ने जातकमा १९१

च, छ

- चतुमट्ट भन्ने जातकमा १७९  
 चन्द्र कुमार १७७  
 चन्दन बनमा ५४  
 चन्द्र भन्ने ऐवपुत्र १८४  
 चन्द्रकुमार भएका यिए १९०  
 चन्द्राभ भन्ने जातकमा १७८  
 चम्पाको १३३  
 चम्पेय भन्ने जातकमा १८७  
 चम्पेय भन्ने नागराजा १८७  
 चानुम ४५, सुत्तं ४६, का शावय-  
 हरूले ४६  
 चानुर्महाराजिक देवताहरूले ५४  
 चानुर्महाराजिक देवताहरू हुन्  
 १५०  
 चानुर्महाराजिक देवताहरू हाँ  
 १४९  
 चानुर्महाराजिक देवताहरू भन्दा  
 १५०  
 चाला ११, १२, १३७, को पुत्रको  
 नाम १२, स्थविरा ११,  
 थेरीगाथा वर्णनामा ११  
 चित्रकूटमा बस्ने १७९  
 चुन्द ११, १३७, १४१, ले १५८,  
 संग १५२, यस्तो भन्दछन्  
 १५८, स्थविरले १४१,  
 १४९, १५२, १५६,
- स्थविरसंग १४९, सुत्तं १,  
 १०८, १३०, १४८, १५९,  
 १९४, सुत्तवण्णना १५३,  
 १५५, १५६, सूत्रमा  
 १४८, १५७, श्रमणुद्देश  
 १०, १५७, श्रमणोद्देश  
 १०८, १४८, १५७, सुत्त-  
 वण्णना ७७, १३७, १४१,  
 १४४, कर्मारिपुत्रको आन्ध-  
 बनमा ११७
- चुल्कालिङ्ग जातकमा ३०  
 चुल्कालिङ्ग भन्ने जातकमा १०८  
 चुल्लवगगपालि ४५  
 चुल्लमुत्सोभ भन्ने जातकमा १८८  
 चुल्लहंस भन्ने जातकमा १८९  
 चूलधग्गो १, २, ४०  
 चूलसच्चक मुत्तवण्णना ३०, ४०,  
 ८४
- चूलहंस भन्ने जातकमा १८८  
 छद्मत बनमा परिनिर्वाण भए  
 १३२
- छन्न मिक्षुले ११९  
 छन्नत्येरवथु ११९  
 छवर्गीय मिक्षुहरू ५९, ९८  
 छवर्गीय मिक्षुका ४४

ज, म	भयो १३५, परिनिर्वाण भए १३९
जन्तु भन्ने गाउँमा १०६	तित्तिर भन्ने जातकमा १४७, १८३
जस्तुक भन्ने १८७	तित्तिर जातकका कुरा ४५४
जस्तुखालक १३, ८४, परिक्राजक १३, ८४, परिक्राजकले ८४	तिरच्छानविजजा-लसुनखादिनादिनी २४
जपद्विस राजाका पुत्रको रूपमा १८७	तिस्स १३, कुमार १३, दत्त १०० त्रिपिटकसूची १९२, १९३, १९४, १९५, १९६, १९७
जपद्विस भन्ने जातकमा १८७	तुषित देवलोकमा ६५
जश्वराद भन्ने जातकमा १८०	तैसकुण भन्ने जातकमा १८७
जवनहंस भन्ने जातकमा १८५	तेरससंघादिसेसा ९९
जूजक आह्यणले १९१	थेरगायाअर्थकथा १०, ११, १७, ले १२
जेतबनमा १४६, गई ८३	थेरगायापालि ३९
जेतबनाराम १५७, मा ११२, १५७	द
जेतबन विहारतिर ८२	
जोतिधात्र १८३	
जोतिस्त्स भन्ने तपस्ची १८०	
कानसोधन भन्ने जातकमा १७८	
त, थ	दसण भन्ने जातकमा १८२ दसरथ भन्ने जातकमा १८४
ततिय समुदयसुत्त १९४	वसुत्तरसुत्त १३३
तम्बद्धाठिक चोरवत्थु ६५	वसुत्तर सूत्रको धर्मोरदेश गर्नुभएको त्रयस्त्रिश देवलोकमा ५४, १३४, १३५, १५६, १८४, उत्पन्न
	थियो १३३
	दसुत्तरसुत्तवण्णना १३३

वासक १००	घ
द्विघापथसुत्तं १०८	
दीघनिकायको १३३	धतरटु १८९, कुलका १८९
दीघनिकाय अर्थकथा १०, १३७	धनञ्जय कोरव्य १९०
दीघनख १३	धम्मदायाद सूत्रवर्णनाले ३
दीघनखसुत्तवण्णना १३, १५, १६,	धम्मपदमा ४८
१७	धम्मपद अर्थकथा ११
दीघनख परिभ्राजक १५, ले १५	धम्मपदटुकथा ५, ४८, मा ३१,
दीघराजिका १३६	३६, को २, ले १८, ४०
दुरगहित सुरगहितादिकथा १३१	धम्मपाल कुमार १८४
दुतिय अनुरुद्धसुत्तं ७२, १३३	धम्मसङ्ग्नी अर्थकथा ५४
दुतिय भाघातपटिविनयसुत्तं १९५	धम्मसुत्त ४०
दुतिय उपनिससुत्तं १९५, १९६	धम्मसूत्र ४०
दुतिय कोट्टिकसुत्तं १९४	धम्मसुत्त (नावासुत्त) वण्णना १,
दुतिय चक्रवर्ति सूत्रमा ५२	२, ३, ५
दुतिय पटितमिम्मदासुत्तं ५६	धम्मसेनापति ३०, ५३, ५५, ७१,
दुतिय सोवच्चस्ततासुत्तं १९५	११४, १२३, १३९, १४९,
देवतावर्ग १९५	१५७, परिनिर्वाण हुनुमयो
देवधम्म भन्ने जातकमा १७७	१५४, हुन पुगे ४२, पनि
देवपुत्रसंयुत्तं ५१	हुनुहुन्छ ५३, सारिपुत्र
देवदत्तसुत्तवण्णना ३२	११७, कहाँ गई १३४,
देवदहसुत्तवण्णना ५६	कहाँ हुनुहुन्छ ? १४६,
देवदह सूत्रवर्णनाले ७५	लाई १४५
देवदहसुत्तं ७७	धम्मसेनापति सारिपुत्तो ११७
देवदह भन्ने शाकयहरूको निगममा	धम्मिय १००
७७	धुतज्ञनिहेसो २८

न	नित्यानपञ्चमुत्तं ८४ निष्वेधिकमुत्तं ८२ निस्सयवर्गं १६६
नन्द जातकको कुरा ९७ नन्द थियो ९६ नन्दवर्गको १६३ नन्दिय भन्ने मृग १८२ नन्दिय मिराज भन्ने जातकमा १८२ नन्दिय सेनापति १८० नागसमाल १०८, मिक्षुको बाटोमा १०९, ले १०८, १०९ नागित १०८, सुत्तं १०८ नारद कश्यप तपस्त्री १६० नारद भन्ने तपस्त्री १८६ नारद भन्ने मन्त्री १८२ नालक १, गाउँको १४९, गाउँमा ८४, १२१, १४१, १४३, १४६, १४८, स्थविरसे २८ नालन्दावग्गो १ नावासुत्त ४०, ४३, मा ४३ नावा सूत्र ४० निगण्ठ सम्प्रदापका ७९ निगण्ठहृषि ८३ निदानकथा ५४, ५५, १०० निदानवर्गं १६३	प, फ पञ्चकवारो ३३ पञ्चमद्वार्गीय मिक्षुहृष्मच्छ्येका ७ पञ्चमद्वार्गीय मिक्षुहृष्माई ७ पञ्चकवार वर्णना ३३ पञ्चुपोसथ भन्ने जातकमा १८६ पटाचारा ३०, ८३ पटिपदावर्गको १६३ पठम निदासमुत्तं १९५ पठमनिस्सतिग्यं १२६, १२७, १२८, १२९ पठम सारिपुत्रमुत्तं १६४ पण्डरक भन्ने जातकमा १८७ पण्डित १०४, कृमार १०, कुमार-लाई ११, सामणेरवत्थु ३१, ६१ पण्डुक ८८, ९९ पपञ्चसूत्रनी १५, १६, १०७, ले ४०, १२४ पद्मकुमार भन्ने पुत्र १८५ परिनिर्वाण कथामा ७७

परोसहस्र भन्ने जातकमा १७८	८५, मन्त्राणिपुत्रले ३,
पवारगासुत्तं १०३	८५, १११
पवारणा सूत्रमा ५२	पूर्णसिंह ६६
पसुरसुत्तवर्णनामा ११३	
पसूर ८१, ले ८२, सुत्तं ८२, सुत्तवर्णना ८२, परि- आजक ८२, परिआजकसंग ८२	ब. भ
पाराजिकपालिमा १२६	बद्धकुल स्थविरले २८
पालिसाहित्यमा १०	बहुपुत्रक भन्ने राजा १८६
पावामा ११७	बालवग्गो २
पावाको चुन्द कर्मारपुत्रको १३३	ब्राह्मणवर्गको १८७
पातादिकसुत्तवर्णना १२४, १२६	ब्राह्मणवर्गमा १९७
पातादिक सूत्रवर्णनामा १०	बाराणसीका राजा यिए १८६
पियजाली १००	बाहिय भन्ने भिक्षु ५८
पियदस्ती १००	बुद्धगयामा बुद्धस्व प्राप्त गरी ७
पियपाल १००	बुद्धदत्त महास्थविरद्वारा १९३
पुवकुस पण्डित १८२	भर्ग देशको १३२
पुचिमन्द भन्ने जातकमा १८१	भद्रजि १००
पुण्ण जातकमा १६१	भद्रा ७६, कुण्डलकेशा ७६, कुण्डल- केशाले ८०
पुनर्बंसु ५९, ६०, लाई भन्ने ६६	भद्रोय स्थविरले २८
पुष्पवती १६०	भिक्खा परम्परा भन्ने जातकमा १८६
पूर्ण ६६, ६७, ६८, ८५, ले ६६, संग ६६, लाई ६७, वा पूर्णसिंह ६६, मन्त्राणिपुत्र	मिस भन्ने जातकमा १८५ भुम्भजकहृलाई भन्ने ११ भूतसुत्तं ५७

भूरिदत्त १६०, भन्ने जातकमा	महाकोट्टिक ८६, ले ८६, ८७,
१९०	१००, संग सोधनुभयो ८७,
भौजजानीय भन्ने जातकमा १७७	सूत्र ८६
भोजजानीय भन्ने मंगल घोडा	महाखन्धकं ८६
१७७	महागोविन्द सुत्तवण्णना १२४,
म	
माध देशको १४३, १८६	१२६
मञ्जिस्त्रमनिकाय १४, ५२, ५६,	महागोसिङ्ग सूत्रवर्णनामा ११
५७, १०७, १११, अथ-	महाचुन्द १०, थेरगाथा वर्णनामा
कथा १०, ११	१०
मन्त्राणिपुत्र ८५, भनी चिन्दछन्	महाजनक भन्ने जातकमा १८६
८५, कहाँ गई ८५, ले ८५	महाधर्मपाल भन्ने जातकमा १८४
मनोज भन्ने राजा १८८	महानारदकस्तप भन्ने जातकमा
मनोतत्त ५४	१८०
मनोतप्त ५४	महानिहेस अटुकथाले ११३
मनोरथपुरणीले ११३	महापदान सुत्तवण्णना १६, ११०,
मनोशिलामा ५४	१११
मलवर्गमा १९७	महापनाद सूत्रमा १६
महरगम १६२	महापदुम भन्ने जातकमा १८५
महाउक्कुस भन्ने जातकमा १८५	महापरिनिवाण सुत्तवण्णना १३,
महाउम्मग भन्ने जातकमा १९१	७७, १३१, १४१, १४२,
महाकञ्चन कुमार १८५	१५३
महाकाशयप १२५, स्थविर ८६,	महाब्रह्मा १५०, भएको वेतामा
१०४, स्थविरले २८	१३८, भन्दा पनि ठूलाछ्छी
	त ? १५०
	महाब्रह्माहरू आए १४६

महाब्रह्माहरूले १५०	स्थविरले १०६
महामाया सहित ५४	मेघियसुत्तं १०८, १०६
महामालुं क्य सूत्रवर्णनामा ५६	मेत्तसूत्रले २२
महामीदग्लयायन १२५	मेत्तेय ६६
महामीदग्लयायन स्थविर ६०, १०४, १५३, ले ८६, १११	मोगलिपुत १००
महामंगल भन्ने जातकमा १८४	मोगली २, को पुत्र मएको हुनाले ३
महारविष्ट भन्ने तपस्वी १८६	मोगलानो १०७
महाराहुलोवादसुत्तवण्णना ३०	मौदग्लयायन ३, २५, ६५, हुँ ११९, पेदा मएका हुन् २, ले १४, २०, १०७, लाई २, ५६, लाई यस्तो भन्नु- भयो ४६
महाविष्ट १६३	
महावाणिज भन्ने जातकमा १८६	मौदग्लयायन स्थविर २४, २५, सोंग २९, ले २४, २५, २८, ४६, ४८८, ७६, लाई २५
महावगगपालिमा १४	
महावरगपालिवाट ८९	मंसजातक ७४
महावेस्सन्तर भन्ने जातकमा १६१	मंस भन्ने जातकमा १८१
महामीहनावसुत्तं १०८	
महामुत्सोम भन्ने जातकमा १८९	य, र
महामुपिन भन्ने जातकमा १७८	यखपहारसुत्तं ४९
महासेन ८३	यमकप्रातिहार्य ५५, १००
महाहंस भन्ने जातकमा १८९	यमकपाठिहारियवस्थु ५४, ५५,
महिसक राष्ट्रको १८६	१०० मा ११४
महोसध कुमार १६१	
मातिपोसक भन्ने जातकमा १८४	
मिथिला देशका १६१	
मृगदाय ७	
मेघिय १०८, स्थविरसोंग १०६,	

रक्खित तपस्वी भई १८४	श्रामणेर ८६, ६०, श्राम-
रथविनीतसुतं ३, ८६, १११	णेरले ७३, श्रामणेर छन्
रथविनीतमुत्तवण्णनाले ३	२३, स्थविरले २८, माता
राजगृहको १५, १६, १३५, १३६	७३, मुत्तवण्णना ८६
राजहगृहकी एक स्त्रीले १३४	राहुलवत्यु २३, ८६
राजगृह भनेको ६६	रूपसारी १, १६२, को पुत्र ३,
राजगृह नगरको आसपासमा १	ब्राह्मणी १३७, १५१,
राजगृह नगरमा ५, ६, ७	ब्राह्मणी भन्छन् १४९,
राजगृहतिर लाग्नु पयो ७	ब्राह्मणीले १२१ ब्राह्मणी-
राजगृहमा ६६, १३४, मा आइ-	का जेठ पुत्र हुन् ३,
पुगेका थिए ७	ब्राह्मणीकं कोखाट पैदा
राजगृहमै १८, आई ६, बसिरहेकी	भएका हुन् ११
बेलामा ७	रेणु भन्ने राजाका १८६
राजगृहवासी १३४	रेवत १००, १०४, १३७, (कंखा-
राजोबाद भन्ने जातकमा १७८	रेवत) १२५, १३०, ले
राष्ट्रपाल स्थविरले २८	१३१, स्थविरले १२,
राध १०१, मिक्षु ३५, मिक्षुले	१३१, स्थविरमाधि १३१,
३६, नामक ब्राह्मणले ३४	कुमार १२, थेरगाथा
राधत्थेर अपदानं ३७	बर्णनामा ११
राधत्थेरवत्यु ३६	रेवती १५५, १५६
राम पण्डित १८४	रोहन्त भन्ने मृग १८६
राहुल १०१, १३६, को ८९, से	रोहन्तमिग भन्ने जातकमा १८६
७३, लाई प्रवर्जित गर	का, व
८६, कुमारलाई ८६, ६०,	
कुमार श्रामणेर ७३, सक्खणमिग भन्ने जातकमा १७७	

स्वखण्डमृग भन्ने पुत्र १७७	वरुण भन्ने नागराजा १६०
स्वखण (लक्षण) भएका थिए १८४	वासुदेव भएका थिए १८४
स्वामगरह जातक ९७	विजय भन्ने पुत्र १६०
स्वालुदायि भिक्षुलाई १२०	विदेहराष्ट्रको १६०
स्वालुदायि भिक्षुले १२०	विधुर पण्डित १६०, १६१
स्वालुदायित्थेरवत्थु १२०	विधुर १६१, भन्ने जातकमा १६०
स्वोककामगुण वर्गमा १६४	विमानकथामा १३४
स्वोला ३०, ८३	विमानवत्थु अटुकथा १३८
स्वोसक ६६, ७०, १०१, ले ७०, का कुरा १०१, जातक ७०	विमानवत्थु अर्थकथाको १३४
स्वोहितक ९९, लाई ६८	विलारकोसिय भन्ने जातकमा १८४
चञ्चन्त १, १६२, ब्राह्मण २, ब्राह्मणका साथी ९३	विवेकज्ञसुत्तं ८८
चञ्चीस स्थविर ७८, लाई ७८, ले ७७, ११२	विश्वकर्मालाई बोलाई १५४
चञ्चीसत्थेर अ दानं ७८	विश्वकर्माले १५४
चञ्चीसत्थेरगाथा ११३	विश्वन्त भन्ने जातकमा १७७
चञ्चीससंयुतं ११२, मा १०३	वेणुवनमा १६, गई ९
चयग्न भन्ने जातकमा १८०	वेदनापरिगग्न सूत्रका उपदेश १५
चण्णारोह भन्ने जातकमा १८२	वेरञ्जकण्डसुत्तवण्णना १०८
चनवासीतिसत्थेरकथा २	वेलुकण्टक नगरमा ९६
चनवासीतिसत्थेरवत्थु ६३	वेलुग्राममा १३६

## श

शक्र देवेन्द्र १५०, १५५, १८४,  
आए १४९, ले १५४,  
भएका थिए १८२, १८६

शतपथ चरा १७९

श्रावस्तीमा जानुभयो १५७

श्रावस्ती फक्कनुभयो १३६

श्रावस्तीमा २२, ५०, ५५, ११८,  
११६, १२२, जानुभयो  
११०, जाने कुरा ६०

श्रावस्ती भनेको ६८

श्रावस्ती जाँदा ५९

श्रावस्ती जान सक्तु भएका २४

श्रावस्तीवासी १४६

श्रीलंका १९२

श्रीवली ९४, ले ९४, कुमारसंग  
६४, स्थविरले ९४

श्रोण स्थविरले २८

## स

सबकपञ्च मुत्तवण्णना २८

सकुन नगरका १८९

सकुल भन्ने राजा १८९

सगाथवर्ग १९३

सङ्घीतिसुत्तवण्णना ११७, को

भनाई अनुसार १३३

सङ्घीति सूत्र ११७, देशनापछि  
१३३

सङ्घमेदसुतं ५६

सच्चक ३०, निगण्ठी ८३

सच्चविभङ्ग सूत्रमा ५६, १०७

सच्चविभङ्ग-मुत्तवण्णनाले ७५

सच्चा ३०, ८३

सच्चित्तवर्ग १९६

सच्चकिर भन्ने जातकमा १७८

सङ्गजय कुमारको १८७

सङ्गजय भन्ने राजाका द्वेरा १४१

सङ्गजयसंग ६

सङ्गजयकहाँ ने बसे ६

सङ्गजयकहाँ बसी ६

सङ्गजय भन्ने परित्राजक ६

सङ्गामुत्तं १६६

सत्तुभस्तु भन्ने जातकमा १८३

सम्बहुलभिक्खुबृत्थु ७२

सम्भव कुमार १८७

सम्भव भन्ने जातकमा १८७

समचित्तवर्गो १४०

समचित्त सूत्रदेशना गर्नु हुँदा १४०

समचित्त सूत्रको उपदेश सुमेर १८३

समन्तपासादिका ६८, मा ८९, ले १२७	सामग्राम सूत्रवर्णनामा १०
समितिगुप्त ७०, भिक्षुले ७१	सारथपकासिनी १०३
समितिगुप्तस्थेरस्स गाथावण्णना ७१	सारथदीपनी १९२
समिद्ध ८६, ले ८७, संग ८६, सूत्रमा ८७	सारथमञ्जुसा १६२
समुह्वाणिज भन्ने जातकमा १८५	सारनाथमा गई ७
सरभङ्ग १८८, भन्ने जातकमा १८८ शास्ता १८९	सारिपुत १३७
सरभमिग भन्ने जातकमा १८५	सारिपुत अविज्ञापञ्चहसुतं १६४
सरभमृग १८५	सारिपुत आधातविनयसुतं १६५
सरभमिग जातकमा ५४, ५५	सारिपुत कल्याणमित्तसुतं १६५
सलायतनवर्ग १६३	सारिपुत्तानन्दसुतं १९४
सहम्पत्ति ब्रह्माको ४६	सारिपुत एतदगसुतं १६४
सहस्रसवर्गको १६६	सारिपुतकथा ४
सहस्रसवर्गमा १६७	सारिपुत्तत्थेरगाथा ३९, १९७, वण्णना ३, १७, ३८
सर्वह भन्ने जातकमा १८१	सारिपुत्तत्थेरवत्थु १९६, १९७, ५१, १२१
सर्वह भन्ने मन्त्री १८१	सारिपुत्तत्थेर अपदानं १६७
सा	सारिपुत्तथेरापदानं १, ४, ४२
साकेतमा १२६, बसिरहनु भएको थियो १२६	सारिपुत्तथेर मातुया पेतवत्थु अटुकथा १३७
साकेत नगरमा १८२	सारिपुत निद्वस भिक्खुसुतं १९५
सागत १०८	सारिपुतपञ्चविस्तज्जनवत्थु १९६
	सारिपुत परिनिव्वानसुतं १९४
	सारिपुतपेतवत्थु अटुकथा १३७
	सारिपुत भागिनेयवत्थु १९६
	सारिपुत्तस्म मातुवत्थु १२१

सारिपुत मातुल ब्राह्मणवत्थु ७५  
 सारिपुतस्स मातुवत्थु १९७  
 सारिपुतमातुल ब्राह्मणवत्थु १९६  
 सारिपुतवर्ग १६२, १९३  
 सारिपुतविज्ञापञ्चमुत्तं १६४  
 सारिपुत वज्ञीसमुत्तं १९३  
 सारिपुत सचितपरियायमुत्तं १९६  
 सारिपुत सद्विविहारिकवत्थु ६७  
 सारिपुत सहायक ब्राह्मणवत्थु ७५,  
   १९३  
 सारिपुत समुदयधममुत्तं १९४  
 सारिपुत सद्विविहारिकमुत्तं १९४  
 सारिपुत समाधिपटिलाभमुत्तं  
   १६६  
 सारिपुत सीहनादमुत्तं १९५  
 सारिपुतमुत्तवर्णना ५४  
 सारिपुतमुत्तं ११२, १६२, १६३,  
   १६६  
 सारिपुतहतनिस्सप्यमुत्तं १६६  
 सारिपुत्र १, ३, २०, २५, ५०,  
   ५१, ७१, ८८, १०३,  
   १२५, १२६, १३०, १४८,  
   हुन् ११९, १६२, संग ४६,  
   शेष १६, ने शेष  
   चन् ११२, ११६, बाहेक  
   २०, हुन्हुन्ह ६५, हक्क

११६, १२०, पण्डित छन्  
 ७७, पण्डित हुन् १२२,  
 चरित २७, कहाँ गए ८६,  
 कहिले आउने छन् ?  
 १६६, कहिले फर्कने छन्  
 त ? १२६, का पिता ९३,  
 का पिताको नाम २, का  
 भाइबहिनी १०, का  
 भाइजहरू हुन् १३, के  
 शिष्य थिए १२२, को  
 उपदेशद्वारा मुक्त हुने  
 १३२, को गुण १०४,  
 १२३, को नामले चिन्द-  
 छन् ३, को नाम सोध्दा  
 ३, को तृष्णा हटेको छुन  
 १२१, को धर्मतेज १३०,  
 को प्रजाको अगाडि ११३,  
 को प्रशंसा गरे १२२,  
 जस्ता १०७, जस्ता गुण  
 विशिष्टता हुने १२७,  
 नामका विभिन्न व्यक्तिहरू  
 १६२, परिनिर्वाण हुनुपर्यो  
 १५७, भनी चिन्दछन् ८५,  
 भनी थाहा पाएको भए  
 ८६, मौद्गल्यायन ४५,  
 मौद्गल्यायनहरू ११८,

मौद्गल्यायनहरूलाई ४५,  
मौद्गल्यायनहरूसंग संसं-  
गत गर १०७. र मौद्ग-  
ल्यायन १, २, ४८५, र  
मौद्गल्यायनहरू ४५,  
लाई रुचाउँछौ ? १२२,  
लाई ने १०३, लाई नस-  
चाउने १२०, लाई वेलेर  
द८, लाई दिन चाहनु-  
हुन्थ्यो १२६, लाई दिन  
आहन्छु १२६, लाई अप्र-  
स्थान दिदा १८, लाई २,  
५५, १०३, ले ३, १४,  
१६, १७, २०, ४०, ४७,  
७१, ७२, द९, Digitized by srujanika@gmail.com१०७,  
११०, १२२, १२३, ले  
शान्त पार्नुपर्यं ५६  
सारिपुत्र स्थविर ११, १५, २१,  
२२, २३, २६. ३२, ३६,  
३७, ३९, ४७, ५०, ५३,  
५५, ६७, ७१, ७३, द०,  
द१, द६, १००, ११९,  
१२१, १२३, १२८, १२६,  
१३०, १३१, १४०, १४६,  
१५३, १५५, १७७, १७८,  
१७९. १८०, १८१, १८२,

१८३, १८४, १८५, १८६,  
१८७, १८८, १८९, १९१,  
१९३, कहाँ ९२, ९६, कहाँ  
आई ४८८, कहाँ गई ७३,  
८४, ९२, का १०, ११.  
९२, ९६, १००, १२३,  
को ९०, १५६, को  
आचार्य ४०, को उपदेश-  
द्वारा १३३, को गुण  
बखान् १२४. को चाहिं  
१०४, को जीवनमा ८६,  
को बरेमा ११५. को  
वर्णन १११, को प्रजाका-  
र्य १०६, लाई १९,  
२४, २५, ५४, ५८, ७७,  
७८, ४८८, १०२, १११,  
११८, १२७, १२८, १३५,  
१३५, १३६, १४९, लाई  
दिनुहुन्थ्य १२३, लाई ने  
दिनुहुन्थ्य १२७ लाई दिन  
चाहनुहुन्थ्यो १२६, लाई  
भेटे ६९, ले १५, १६,  
३४, ३६, ४०, ४२, ५६,  
७०, ७२, ७५, ७६, द०,  
८५, द६, द८, ६४, ६५,  
११२ ११७, १२३, १२७,

ले नं ८९, ६०, संग ८३,	सीलनिहेसो २७
८७, ६० परिनिर्वाण मएको १५६, बाहेक ११५, माथि स्नेह १३०, हरुको तारीफ गर्ये १२०, हरुमाथि इच्छा गर्ने १२०	सीलानिसंस भन्ने जातकमा १७९ सालब नागराजा भन्ने जातकमा १७७
सारिपुत्र महास्थविर १४७	सीदलीत्येर अपदानं ९५
सारिपुत्तो १०७, भिक्खुवे पण्डितो ६७	सीदलीत्येर अपदानटुकथा ६४
सालिस्सर १८८, भन्ने शिष्य १८३	सीदलीत्येरगाथटुकथा ९४
सासन सेवक समिति १९२	सीमुपचाला स्थविराहरू ११
	सीमुपचाला १३९
	सीमुपचाला ११
	सीहनाववर्ग १६५
	सीहनावसुत्त ४८, ११६, १९५

सि, सी

Dhamma.Digital

सु, सू

सिद्धार्थ १००	सुखकुमार ९२
सिद्धार्थ गौतम १०८	सुखुमो भन्ने कौवाको सेनापति १८०
सिद्धार्थकुमार जन्मनुभन्दा भगाडि १	
सिद्धार्थतिका ३०, द८	सुख श्रामणेर ६२
सिद्धिराजकुमार १८८	सुतसोम १८८, राजा १८९
सिद्धिराजाका छोरा १८८	सुतनिपात ८२
सिरिवड्ढक १९१	सुतनिपातटुकथा २, ले ३
सिसूपचाला १२	सुतनिपात अर्थकथाले ८९
सिसूपचालाको पुत्रको नाम १२	सुतनिपात अर्थकथामा ८२
सिहनाद गळ्ठन् ११७	सुदत १००

सुदस्सन भन्ने पुत्र १९०	सेनक भन्ने मन्त्री १८३	
सुधाभोजन भन्ने जातक १८९	सेनक राजाको रथको घोडा १८	
सुनक्खत्त १०८	सेल ब्राह्मणले ५३	
सुपत्त १८०, भन्ने जातकमा १८७,	सेलसुत्त ५३	
जातक ७३	सेलसूत्रमा ५२	
सुष्पवासा ९३, ६४, ले ९०, ६४	सेवितव्यासेवितव्यसूत्र ५७	
सुमन भन्ने सेठ ६६	सोणक १००	
सुवर्णकार पुत्र ६५	सोणकुमार १८८	
सुवर्णकारस्येरस्सवत्थु ६५	सोणानन्द भन्ने जातकमा १८८	
सुसिम १२२, देवपुत्र १२२, भन्ने	सोमित १००	
जातकमा १७६, सुत्तं	सोमनस्स भन्ने जातकमा १८६	
१२२, सुत्तवर्णना ३८,	सं	
१२४, सूत्रले ५१, सूत्रानु-	सं	
सार १२२	संकस्तनगरमा १९, ५३, ५५	
सुंसुमारगिरिमा १३२	संकिच्च ९२	
सूकरखतलेनमा १५	संखपात्र १८८	
सूचिमुखि २७, परिद्वाजिकालाई	संगीति सुत्तवर्णना १३३	
२७	संघादिसेतकण्ड ९९	
सूचिविमानवत्थु अट्कथा १३५	संजय परिद्वाजकहाँवाट १५	
सूर्यकुमार भएका थिए १९०	संजयको धर्मभन्दा १५	
से, सो		
सेतकेतु भन्ने जातकमा १८२	संयम भन्ने राजा १८६	
सेनक पण्डित १८२	संयुतनिकाय ५२, ५७	
	संयुतनिकायापुकथाले १२४	
	संयुत्तनिकाय अर्थकथा ११, १३७	
	१५३, मा ३१	

संयुक्तनिकाय अर्थकथाले ३८, ५६

ह, झ

संवर भन्ने जातकमा १८४

हत्तिपाल भन्ने पुत्र १८७

संसारमोचक १३६, पेतवत्थु अट्ट-

हत्तिपाल भन्ने जातकमा १८७

कथा १३७

जातकौण्डन्य स्थविर १३६



## शब्दावली

अ		अजरामर अभय १४४
अकाको कुरालाई पनि सुन्दछन्		अजिगर १८८
१२२		अटेरी हृन्धे ९७
अकाको मन पनि प्रसन्न हृन्धे ३३		अट्टार कोटी ९९
अक्रोधी हुनुहृन्धे ५१		१८,००,००,००० ९९
अग्रस्थान १४, १७, १६, को अर्थं		अट्टार वर्षसम्म २८
१८, दिएको होइन १८,		अट्ठुष्पत्तितो १९
पाएको कुरा १८, प्राप्त		अन्त्य ६
मएको हो १८		अर्ति उपदेश ११०, लाई ३७
अग्रश्रावक ५५, भएर पनि ३९,		अर्ति दिनुपर्छ ३८
४०, हरूकहाँ गई प्रश्नजित		अर्ति दिने १५९
मए ६८, हरूका शिष्यहरू		अतिमान १०६
हुन् ९८, हरू हुने थन्		अन्तिम दर्शन हो १४५
१४, हरूलाई गालिगरी		अन्तिम वन्दना हो १४२
हिड्दथे ११९		अन्तिम हेराइ हो १४१
अप हुनु भयो ७८		अतिरिक्त चौबर १२६
अग्रासन दिनुपर्छ ४४		अतिरिक्त (बढता) चौबर १२६
अघि परिनिर्वाण हुने १३९		अतिरिक्त पात्र १२९
		अति प्यार गर्नुहृन्धे १२७

अतिरेक गुण २०, को कारणले	अनुशासन गरुन् ३८
१९	अनेसना २७
अतिरेक चौवरकथा १२६	अन्योन्य छलफल ७९
अर्थयुक्त ६५	अपलोकेय भिक्खुवे सारियुक्त ७९
अर्थज्ञ हनुहन्त्र ५३	अल्पेच्छा २८, १५९, हन् १२२, पनि हनुहन्त्र ५१
अस्थिधातुहङ्क १५८, १५९	अल्पोत्सुकी भई ४६
अर्थोत्पत्ति १९, को कारणले १९	अबेर गरी ३०
अनत्ता १०६	अभिनन्दन गम्यो ६९
अनर्थपदले युक्त ६५	अभिधर्मदेशना ५४
अनभिरति बहुल हन्त्र १०६	अभिज्ञाहल १०५
अनागामी ६४	अस्मिमान हो ७१
अनाचारी यिए ५९	अमृतधातुमा चित्त लगाऊ ७१
अनात्म १०६	अमृतधातुमा मन राखी ७२
अनित्य हन् १०५, १०६	अमृतपद पहिले पाउने छ ६
अग्निहोत्र गरे ये ४२	अरहत्वको साथ साथै १६
अनुकूल समयको प्रतीक्षामा हनु- हन्त्र्यो १०४	अरहत्व प्राप्त गर्नुमाएको यियो १५
अनुग्राहक हन् १०७	अरहत्व प्राप्त गरे १४, १६
अनुग्रह गर्ने हन् ७७	अरहत् वा अरहत् मार्गमा ७
अनुत्तरं धम्मचक्रकं ५२	अरहन्त ८०, भए ७१, ७२, भएको कुरा ७२, हनुमाएको कुरा
अनुप्तवत्तेति ५२	१३२, हनुमयो ७२
अनुप्रवर्तन गर्न सक्षम्न ५२, ५३	अरहत् भए १५
अनुप्रवर्तन गर्न सक्तहन्त्र्यो ५२	अरति बहुल हन्त्र १०६
अनुप्रवर्तन गष्ठन् १०२	अरणोदय हुने वित्तिकं १५४
अनुपाविशेष निर्वाणधातुमा १५३	अववाद आचार्य हनुमयो ८६
अनुपूर्व समाधि १५२, हरूमा १५२	

अववादक हुनुहुन्थयो १३०	आगोमा हालिदिएको थियो ७०
अशोभनीय आचरण ५९	आगो सप्तान ४३
असल चीवरादि पाउंदा १२७	आचार्यपूजक ४३, हुन् ४०, हुनु-
असल चीवरहरू पाएपछि १२७	भएका ४०
असारकत्येन १०६	आचार्य हुनुहुन्थ ४२
असार भएकोले १०६	आचार्य भएका थिए १८१, १८४
असीकोटी धन छाडी १२१	आचार्यलाई बन्दना गरेका हुन् ४१
असी वर्षसम्म २८	आचार्यको कारणबाट ४१
असी हजार १३६, कुलगृहहरू छन् १४०	आजीविका २७
८०,००० १३८	आन्द्रा निस्केर भुइंमा लटपटिए पनि २६
असी हजार ६६	आन्द्रा भोरी २७
अमुम भावना दिएर ६५	आफनी आमालाई १३७
असंसर्गी १५९, हुन् १२२	आफनो मन प्रसन्न हुन्थ ३३
आ	आँप ९८, ६६
आऊ मिक्षुहो १०, १७	आँपको वनमा १३५, आई १३५, जानुभयो १३५
आकाशमा गई १४३	आँपको वनको १३५
आकाशमार्गद्वारा १६	आँपको रस ७३, पाएमा ७३
आँखामा घाउ भएको हुँदा ९२	आमलिक ४५
आँखामा घाउ भएको हो ९२	आच्छवनमा १३३
आँखामा छोट लागेको हुँदा ९२	आभ्रवन देखे १०९
आगमन २०, को कारणले १९	आमा १४०, कहाँ भिक्षाटनको
आगमनतो १९	निमित्त जानुभयो १२१,
आगमनमा २६	को सेवा गर्ने १८४, को मिथ्यादृष्टिलाई हटाई

१४१, को मनमा १५१,  
को सम्भवा भयो १४०,  
जस्तै भनी ७६, बाबुको  
सेवा गर्ने १८२, बाबुहरू-  
को सेवा १८६, भएको  
प्रेतनीलाई १३७, रूपसारी  
आहुणीले १५१, लाई  
७७, लाई उपदेश १४६

आवेश भई २५  
आश्रय हुनुभयो १४०  
आश्रममा फर्की ६  
आसनहरू कडजा गरिसकेका थिए  
४४

आज्ञाकारी ३५

इ, ई, उ, औ

आमिस संग्रह ७६

आयतनहरूमा १०५

आयंप्रज्ञा १०३

आर्यमार्ग १०४

आर्यविमुक्तिमा पनि पारञ्जन छन्  
१०३

आर्यशील १०३

आर्यसमाधि १०३

आयु सिद्धिसवयो १४२

आयुसंस्कारलाई हेनुभयो १३९

आयुसंस्कार सिद्धियो १४१

आरब्ध वीर्यवान् हुन् १२२

आरोग्यभाव सुनाइदिन १२८

आरोप लगाएका थिए ११६

आवासथ २३, सम्पत्त सारियुत-  
वत्थु २३, २४, मा २३,  
२४

इन्द्रियहरू १०४

ईर्ष्या १०६

ईर्ष्यालु भिक्षुले ११६

उत्कण्ठित बहुल हुन्छ १०६

उत्केति देओस् ३०

उत्तम पदार्थ पाउदा १२३

उत्तम फलमा प्रतिष्ठित गर्छन्  
१०७

उत्तर दिनु भने कठिन छ द२

उत्त्रास बहुल हुन्छ १०६

उदान प्रकट गर्नुभयो ४९

उद्बच्च हो ७१

उद्वार गराउनु भएको कुरा १३७


उनिकाठहरू ४

उपस्थाक ११०, कुल थियो ९०,  
छन् १४६, परिवार थियो

९२, थिए १४८, कुलबाट	ऋद्धिवान् ४९, १०४
२२	ऋद्धिवान् हरूमध्येमा २१
उपस्थायिका हुँ १५६	ऋषि भएको बेलामा १६०
उत्पन्न भयो १३५	ए, ओ, औ, अं
उपनाह १०६	एउटा धर्म ५५
उपनियम १२६	एउटा नाम भनेको के हो ८०,
उपनिशद् सम्पति १४०, छ कि चैन त १४०	८३
उपसम्पदा गर्दा पनि १२७	एउटा बालकलाई २२
उपसम्पदा पनि गर ३५	एउटे आसनमा ५६
उपसम्पदा गर्न लगाउनु हुन्छ १२३	एउटा थालमा खान्छन् ५९
उपसम्पदा गर्नुभएको कुरा ८६	एउटे बछुचानमा ५६
उपसम्पदा गर्नुभयो ३५, ६०	एक एक गांस भोजन १३६
उपसम्पदा गर्न अनुमति ३५	एक एक हातको कपडा १३६
उपाध्याय १००, १५८	एक उपासकले ६०
उपाध्यायत्व ग्रहण १२३, गर्न १२७	एक कोटी एक लाख १३८, देवता- हरू १४०
उमेर ११०	१,०१,००,००० १३८
उद्वेग बहुल हुन्छ १०६	एकजना भन्दा बढता २२, आमणेर २२
उशीर १५६	एक डाङु भिक्षा ३७
उत्सव मनाउनु पछ ६६	एक डल्लो मासु ११
उत्सव मनाउदेखन् ६६	एक डाङु भात ३५, दिएको यिएं ३६
ऋद्धिपाद १०४	
ऋद्धिप्रातिहार्य देखाई १४४	
ऋद्धिप्रातिहार्यहरू देखाई १५९	
ऋद्धिहरू देखाई १४३	

एकरात भन्दा बढता २४  
 एकहस्ता मात्र १४२, आयु वाँको  
     छ १३६  
 एकहस्तामा १४  
 एकहस्तासम्म ६७  
 एकान्तप्रेमी १५९  
 एकांश गरी ३८  
 एकं जनाकी लागि मात्र ६८  
 एकं दिनमा २  
 एकलं छाडी गए १०९  
 ओरसो १०३  
 ओर्लेंका थिए १५०  
 औलिन १५६  
 औवादको १३०  
 औरसपुत्र १०३  
 औषधी ३१, उपचारको पनि २३  
 अंकुशले यताडता कोसी ६१  
 अंकुशले फोस्वा ९२  
 अंगप्रत्यंगहरू खस्न थाले ७०  
 क, का

कत्तिकमास पुण्णमायं १५३  
 कल्पविन्दू १२७, राखो १२७  
 कपडा हातमा राखो १५९  
 कल्पना पनि गरिरहेका थिए ५



Digitized by srujanika@gmail.com

कम्पित भएको थियो १५१  
 कर्मवाचा आचार्य ९०  
 कलह झगडा उत्पन्न हुन्थ ५९  
 कसको धर्म रुचाउनु हुन्थ ८  
 कसलाई गुरु मान्नुहुन्थ ८  
 कहाँ परिनिवारण हुने होला १४०  
 कहाँ परिनिवारण हुनेछो त ? १४३  
 कहिले अटेरी ६७  
 कहिले आज्ञाकारी ९७  
 कहिलेसम्म प्रजा नभएको हुन्थ ८६  
 काखमा निदायो ६६  
 कान्छा ७, १२४, १२५  
 कातिक पूर्णिमाको दिनमा १५३  
 काम (=इच्छा, राग) भनेको के  
     हो ? ८२  
 काम गरी पाएको भोजन ९६  
 कायसाक्षी ८७, भनी जवाफ दिनु-  
     यो ८७  
 कायिक र वाचिक कर्ममा १४४,  
     १५२  
 कायिक र वाचिक कर्मलाई १४४  
 कारणाकारण कुशल हुनेलाई १०४  
 कालपक्खस्स उपोसथे १५३  
 कालज हुनुहुन्थ ५३  
 कातिकमास पुण्णमायं १५३

कु, कु

कुष्कुच्च हो ७१  
 कुल्लिदा १५६  
 कुल्लिदं गए १५५  
 कुष्ट रोगले पीडा दियो ७०  
 कुन धयानमा बस्नुभयो ८८  
 कुलस्त्रीहृसंग ५९  
 कुवाबाट पानी तानिविनेशु १३५  
 कुवातिर हेरिरहनुभयो ६७  
 कृतज्ञ रहेछो ३७  
 कृतज्ञ र कृतवेदी ३४, ४३, १०१,  
     हुनेलाई ३५, गुण ४४

कृष्णपक्षको उपोत्थयो दिनमा १५३  
 कृतज्ञतापूर्वक सुन्नुहुन्छ ३७

के, को

केटी जन्मेकी थिई १३६  
 केराहरु रोपी ६८  
 केशलुधाई प्रदर्जित भइन् ७६  
 केश क्षौर गरी ८६  
 केश क्षौर गर्दै ६५  
 केसा ९१  
 कोखबाट १

कोठामा १४६

क्रोध १०६, नगर्ने व्यक्ति ५०, गर्नु  
     हुन्न ५०, ननिकालेको  
     होला ५०, हुने काम गरे  
     पनि ५०  
 क्रोधित पानैछु ५०  
 कोप गर्दैन ४६  
 कोप गर्नुपनै ठाउंमा पनि ४६  
 कोप मात्र पनि गर्नुहुन्न ५०

ख

खड्ग लिई १५०  
 खराब विवारका छन् ११८  
 खराब विचारको बशमा छन् ११८  
 खयत्थेन १०६  
 खाटमा २८  
 खुट्टा पुछ्ने कपडा समान ४७  
 खुट्टा सुम्मुम्याइ हेर्दा १५४  
 खुल्ला ठाउंमा ४८२  
 खेतमा ६६, गई ६८, गयो ६६  
 खेततिर जानुभयो ६७  
 खेलछन् ५९  
 खोक्नुभयो ४४  
 खोले खानको सागि १२१

ग	गुफामा १५ गुरुभार १५५ गुरु मान्दछु ८ गुहुको गन्ध आउँद्ध ७६ गुहु भए पनि ७६ गृहत्याग ५ गृहस्थमाव त्याग्ने ५ गृहस्थ हुन चाहेका होलान् १४७ गोष्को जस्तो शील होला १२३ गोरुहरू छाडी ६८
घ	घडाहरू १५६, बनाइन् १५५ घर त्यागेर निस्के ६ घरमा गई १३७ घाममा १३५ घूँ २५ घैटो राख्नु हुन्द्ध २६ घैटो राख्ने ठाउँमा २९ घोडाका रथहरू ४ घोडा ब्यापारी १७९ घोडा भएका थिए १७९
ग	गङ्गाको बालुवा सिद्धिएमा ११५ गर्भधान २ गर्भ परिषक्व समयमा भरी ११ गर्भमा बसेर १४ गर्भिणी भासाले ७६ गरीब बुढी ७३ गरीब पुरुष १३५ गरीबमन्दा गरीब ६६ गरुड राजा १८७, भएका थिए १८३
घ	गरुभारता १५५ गाईहरू पाएमा ६६ गाडिवान भएको देलामा १८६ गाडिवानहरूको नाइके १८० गालि गरिन् १२१ गालिगाये ११६ गालिगर्ने ७७ गालि गर्दा ५० गालिगर्दे भोजन विहन् १२१ गिन्ति छंग ७५ गिद्ध भएर जन्मेको बेलामा १७६ गुण प्रकाश भनेको १२३ गुण चर्णन गर्दा १०४ गुणाति रेकतो १९

च, चा

चक्रवर्ती राजा ३०, जस्तो १४३  
 चण्डालपुत्र के १६०  
 चतुरार्य सत्यलाई १०८  
 चतुसत्यले युक्त २०  
 चन्द्रमाको वर्ण १४३  
 चप्रा जस्तो हात पसारी १४४  
 चदालीस वर्षसम्म १५२  
 चाण्डालपुत्र भएका थिए १८२  
 चामल खोजी ६८, ६९  
 चारपाटे १३६  
 चार महाराजाहरूले १४९  
 चार सत्यलाई नष्टाई ११४

चि, ची, चु, चो

चिण्णवसितो १६  
 चित्तविमुक्ति ५६  
 चित्तविमुक्त हुने ५६  
 चिता को आगो ६१  
 चिता बनाए १५६  
 चिताबाट ९१  
 चिता निभाउनु भयो १५६  
 चितामा ६१, राखी ६१

चितामाथि वस्यो १५६

चिन्न सकिन १११

चौवर १२८, आपांले लियो १३१,  
 ओढ्नुपछं ३८, को टुप्पो  
 ३७, को टुप्पोले ४७,  
 प्रदान गर्नुभयो १२९,  
 पाउनु भयो के ? १३१,  
 पहिरी ६०, ले पिटे भन्ने  
 ११९, दिई पठाए १३०,  
 ले पिटी ४७, सिउने पर्ने  
 काम १३४

चौवरादिद्वारा सम्मान गर्नुहुन्थयो १३०

चौसो खाना खान्थे ६८

चुप्लागेर ६०

चुकिलगनें बानि गन् ९७

चोरहरूले १०९

छ

छजना साथीहरू थिए ९८

छाया समान भई बसेका १५२

छुरा चलाई क्षौर गर्दा ६४

छुरा चलाउँदा ६४

छोरा भएका थिए १८८

ज, जा

जी, जु. जू, जे, जो

जति चाहनुहन्छ उति ५७	जीवकको बारेमा २७
जन्तु भन्ने गाउँमा १०९	जीविकालाई निन्दा हुनेछ २७
जस्तै आमाले जन्माउँछे १०७	जीवन थोरै छ १४२
जनेता १०३	जुन दिशामा तिमी बस्दछी ११०
जम्बुद्वीपको ठाउं ठाउँमा गई ८०	जुनेली रात थियो ४८a
जम्बुद्वीप भ्रमण गरे ६	जूठो खाने १२१
जम्बुवृक्षको एउटा हाँगा ८०	जेठ भ्राता १२३, को भनुगमन
जम्बु शाखा ३०	गर १४५
जन्मेको कोठा १४८, छ १४३, मा १४८, १४६, मा बस्ने	जेठ शिश्य भएका थिए १७८
छन् १४७	जेठा १२५, बाबु १५७
जन्मेकं कोठामा परिनिवारण हुनेछु	जोतिषकहाँ देखाउँदा ६१
१४१	जोन जानेछु ६६
जबनप्रज्ञावान् १५६, छौ १०२,	जो मसंग वाद गर्न चाहन्छ ८१
हुन् १२२	म. अ
जबनप्रज्ञा हो १०५	
जबनप्रज्ञा भनिएको हो १०६	फोकिएर ६०
आतस्स आपावेता १०७	फोकि रहेका थिए ५
जान्दिन जान्दिन ८६	जति चतुर्थक कम्म उपसम्पदा ३५
जामुनाको शाखा गाडी ८३	
जामुनाको हाँगा भाँचेका ह्वौं ८२	ट, ठ, ड, ढ
जामुनाको हाँगा भाँचोस् ८१	
जामुनाको हाँगा लिएर ८१	टाउको दुखेको ४८a
ज्याल्लादार काम गरी ६६	टाउकोमा ४८a, ४९

टाउको टाउको जोडी ५९  
 टाउको समेत फुटालिदिए १०९  
 टाँग पसारी २८  
 टीका लेखनुभयो १९२  
 छेगाना नभएको कुरा गर्नु ६७  
 डाह हुन यात्यो ५०  
 दुकुटी उघारी १५४

त

सचपञ्चक ६१  
 तचो ६१  
 तथागत कहाँ जानुभयो रहेछ १६  
 तथागतले बताउनु हुन्छ ८  
 तथागतले प्रवर्तन गरे जस्तै ५२  
 तपस्वी भएका यिए १७८, १८७  
 तपाईंको नाम के हो ? ८५  
 तरण थामणेरहरूलाई लिई ३१  
 तल वा माथि हेरी खान्दिन २७  
 तातो खाना खान्न्ये ६८  
 तालबृक्ष जस्तै १४३  
 तित्रो १७९  
 त्रिपिटकको अनेको ठाउँहरूमा  
     १०२  
 त्रिशरण दिनुभयो ८६

तीक्ष्णप्रज्ञावान् १५९, हुन् १२२,  
     छो १०२

तीक्ष्णप्रज्ञा भनेको १०६  
 तीक्ष्णप्रज्ञा भनिएको हो १०६  
 तीनव्यक्तिहरू ८७, मध्येमा ८७  
 तीनशय योजन ९९, भएको ९८  
 तीस वर्षसम्म २८

तीसजना जति मिश्नहरू ७२  
 स्त्रीहरूसँग ५९

तृतीय संगीतिसम्म १००  
 तेल लगाउन लगाई ३२  
 तेक्षो पटक ६४

थ

थलगोही १७८  
 स्थविरकहाँ लगी ९४  
 स्थविरको अनुगमन गर १४६  
 स्थविरको शब्द १५६  
 स्थविरको गुण १३०  
 स्थविर भेटिंदा ६७  
 स्थविरसँग क्षमा पनि मातो ४८  
 थाक्नु भएको जस्तो लाग्द १३५  
 थुचुक बसाल्न सब्द ४९

द, दा, दि	दिशा नमस्कार गरेको हो ४० दिशा नमस्कार गरेका होइनन् ४०, ४१
बण्डाहरू १५४	दिशा प्रमुख आचार्य भएका थिए १७९
दन्ता ६१	दिसापाखाला १४८
दत्तिवन चाहेको होला ६७	दु, द्व, द्वै, द्वै, दो
दर्द्दी ६६	दुइजना आमणेरहरू राख्न सक्षमन् २३
दशदिनसम्म राख्न हुन्छ १२६	दुइवटा जमं भनी ७२
दशबलको चरणकमलमा वन्दना गरी १४४	दुइवटा बाटा १०८
दशबलको चरणकमलमा वन्दना गरी १४४	दुइहप्तापछि १५३
दशसहस्री लोकधारु १५१	दुइहप्तामा १४
दाजु भएका थिए १८७	दुइहप्ता हुँदा १५
दानदिनु भएमा १३६	दुइहात जोरी १४५
दिदीबहिनीहरूका १२	दुप्पञ्जो ८६
दिनुभयो २५	दुब्ला पातला भएर गए ३४
दिनेमायिको विश्वासले १३१	दुब्लो र चिन्तित भए ३७
दिनेवस्तु हातमा भएर पनि ६७	दुर्वंण गने १२७
दिनेवस्तु हुन्न ६७	दृष्टधर्मसुखमा बस्नुपछ ४६
दिव्यचक्षुलाभी १०४	दृष्टधर्मसुखमा विहार गरी ४६
दिवास्थान अवलोकन गरी १४१	दृष्टिप्राप्त द७, भनी भनुभयो द७
दिवास्थानको १४१	देवता भएका थिए १८५
दिवाविहार गर्ने ठाउँ १३६	
दिवाविहारको निमित्त ८५	
दिशातिर ३६	
दिशा नमस्कार गर्ने बानी ३९, ४०	

देवताले सुनेका थिए २५	धर्मदेशना गर १४३
देवलोकबाट ओलिनु भएको बेलामा १५०	धर्ममण्डागार्तिक १५८
देवताहरूको बीबमा मानिसहरू १५५	धर्मनिर्मित १०३
देवताहरू पनि सन्तुष्ट हुन्छ ३३	धर्मपुत्र १०३
देवताहरूलाई ५५	धर्मपूजा गर्ने १२५
द्वेष कथ्य ८४	धर्मरत्नलाई पूजा गर्ने कुरा १२५
द्वेषोमा उभिई १४१	धर्मराजा ५३
द्वेषोमा गई १४९	धर्मशाला २३
दोधो स्थान पाएका चिक्कु हुन् १५९	धर्मसंग्रहद्वारा ७६
दोधो पटक ६४	धर्मज्ञ हुनुहुन्छ ५३
दोषारोपण गर्ने १४२	धर्माभिसमय हुनेछ १३७, १४०,
दोषारोपण गरेका थिए ११८	त १४०, भएका कुरा १४०
दोषारोपण र ईर्ष्या ११८	धर्मासनमा बसेर पनि १२०
घ	
ध्वजा झुण्डचाउने १५४	धर्मासनबाट भोल्हे १२०
धर्मचक्र ५२, ५३, १०२, अनु- प्रवर्तन गर्न सक्ये १५६,	धर्मासनबाट उनी १४५
प्रवर्तन गर्नुहोद्वा १५१, लाई ५२	धर्मासनमा निम्त्याए १२०
धर्मचक्र १०२	धर्मोपदेशको अवशानमा १५१
धर्मदेशना गर्नुमयो १४३, १४४	धाई आमाको उपमा ७६
धा, धु	
धातु भएको १५७	
धातुकुशल हुनेलाई १०४	
धातुहरू १५६, हुन् १६०	

ध्यान गर्न सकेनन् १०६

ध्यानो १०४

ध्रुताङ्ग २७

ध्रुताङ्गधारी २७, १०४

ध्रुलो पञ्चाउन थाल्नुभयो ३३

न, ना

नक्खमींको घरमा १३४

नक्खमींले १३४

नखा ९१

नतंको जस्तो हुनु ९७

न फक्किने यात्रा हो १४६

नबढारिकन ३३, ने ३२

नबढारेको ठाउँमा ३१

नमस्कार गर्नुपछ ४२

नव ५५

नागराजा १८८, १९०, सएका

थिए १७६, १८०, १८६,  
१८७, १९१

नांगो रूप देखाई १३६

नाचगान पनि गर्छन् ५९

नातेवारहक १०, अन् १०, का  
सूचि १०

नामाधातुहरूमा १०५

नि, नी

नित्यब्रत ३१

नित्यवासी भई बस्दये ५९

निन्दा र ईर्ष्या गर्ने ११८

निर्देषी स्थविरलाई ५१

निबद्ध उपस्थाक बनाऊ ११०

निबद्धलपले १०८

निर्मल धर्मचक्र ६

नियमहरू पनि बिगाहेन् ९९

नियमहरू भने बिगाहेन् ९९

नियुक्ति ५८, को संज्ञा ५८

निरोध हो ६

निरोधसमाप्तिमा बसी ६७

निरोधसमाप्तिमा बस्तुभयो ३२

निरोधसमाप्तिमा तत्त्वीन हुनुहुन्न

५७

निर्लज्जी ५६, ६६

निर्वाणपुरमा जानेछु १४४

निर्वाण भनेको ८४

निर्वेद १०६, गर्छ १०६, प्रजावान्  
१५९

निर्वेधिकप्रज्ञा भनेको १०६

निर्वेधिकप्रज्ञा भनिएको हो १०६

निर्वेधिक प्रजावान हो १०२

निर्वेधिक प्रजावान हुन् १२२

निहतमानी भिक्षु हुन् १६०

नीमको रुखका देवता १८१

नु नू, नृ, ने, नौ

नुहाइ ध्रुवाई गर्नुहुन्छ भने १३५

नुहाउनुभयो १३५

नूनको घैंटोको भगाडि १११

नूनको स्यानो टुक्रा १११

नृत्यकारहरूलाई ५

नृत्यनाटिका ५

नृत्यशालामा ५

नृत्य हेवै यिए ५

नृत्य हेनुको सट्टा ५

स्नेह गर्नुहुन्छ १२७

नौदश दिनमा १२६, १२८, १२९,

आउने कुरा १२९

प

पखाला लाग्यो १४८

पञ्चवर्ण प्रीति १५१, उत्पन्न भई  
१५१

पचपन्न ११०

पञ्चाङ्ग प्रतिष्ठित गरी ३९

पचास वर्षसम्म २८

पछाडिपट्टिबाट ५०

पछि पछि लागे ७, होदै बन्दना गर्दै  
१४५

पट्टाई १४१

पण्डित १०३

पण्डितो त्वं सारिपुत्तो १०२

पत्र लिएर ८४

पदचिन्ह ३२

पन्द्रह वर्षसम्म २८

परसंग्रह र ज्ञातिसंग्रह १०१

पराजित भयो भने ८३, ८४

परिचित २०, को कारणले १९

परिनिर्वाण १३९, नहोऊ १४३,  
होऊ १५२, भएको ठाउँमा

१५५, भएको कुरा १५३,

१५७, भएको कुरा बुझी

१५४, भएपछि १००,

हुनेछु १३९, १४२, १४३,

हुने अनुमति १५९, हुनको

निमित १४६, हुनुभएको

खबर सुन्दा १३०, हुनु-

भयो १५३, हुने समय

आइपुग्यो १४१

परिवाजक ८१, ले ८४, घर्महरू ६

परिवितर्कना हुन थाल्यो १३९

परिवारहरू ४

पर्वतमा लगी मार्नसागदा ७९  
 पर्वत समान कम्पित हुन्छ ४९  
 पशुपिशाचलाई ४६  
 पसिनाले भिजिसकेको छ १३५  
 पसिनाले निश्रुक्त हुनुभएको थियो  
 १३५  
 पसिना चुहिनथाल्यो ४८  
 परिषदज्ञ पनि हुनुहुन्छ ५३  
 परिषदसंग बिदा १४६  
 पहिलो पल्ट ९४

पा

पाँचशय ५५, कुलपुत्रहरू हुन् १००,  
 जन्मसम्म १५९, जन्ममा  
 पनि २०, भिक्षुहरू ५५,  
 भिक्षुहरूका साथ ५५,  
 भिक्षुहरूको निमित्त १४८,  
 भिक्षुहरू पनि छन् १४७,  
 भिक्षुहरूले १३३, परिवार  
 भिक्षुहरूका साथ ४५  
 पाँचकोटी आर्यधावकहरू थिए  
 ११६

पण्डित छो १०२  
 पात्र १२६, चढाउनु भयो १२९,



चौबर १५७, १५९, चौबर  
 ग्रहण गरी ६०, १०८,  
 १५७, चौबर देख १०९,  
 चौबर भुइँमा राखन थाल्छ  
 १०९, चौबर पनि भुइँमा  
 राखन खोज्दछ ११०, चौबर  
 लिनुहोस् १०६, चौबर  
 पनि लिई १५७, चौबर  
 लिई ६७, १०९, चौबरहरू  
 लिई १४१, चौबर समाती  
 १५०

पानी छान्ने कपडा १५७, १५९,  
 हो १५८, मा राखो १५६  
 पानीको भाँडामा २६  
 पानी नराखो २५  
 पानी पनि राखो १३६  
 पानी राख्नु हुन्छ २६  
 पानी समान ४७  
 पापनिन्दक १६०, भिक्षु हुन् १५९  
 पायस २५, २६, ९३, दान विई  
 १३४, पकाई २५, पाए  
 ६३, मा २५

पारूपन ३८, गरी ३८, ५४  
 पालनपोषण गर्ने जस्ता १०७  
 पासो बसेको थियो १३५

पि, पी, पु, पू, पृ	पेट दुखेता पनि २४ पेटभरी खाना ७०, खाएको ७०
पिट्ने ब्राह्मणलाई चुट्नेछौं ५१	पेटभरी पायस ७०
पीटेकोले ५१	पेतालाको गोलीगाँठामा समातोः १४४
पीटे ५०	६५ कोटी धन घ ३
पीपल रुखका देवता भएका थिए १८१	पैसा पनि दिन्ये ५
पुत्रहरू थिए १२	पोखरीको तीरमा १३३
पृथ्वज्ञो र्वं सारिपुत्रो १०२	पोखरीमा १५७
पृथ्ववृष्टि भयो १४५	पोषण गरेको मूल्य १५१
पुरोहित १८१, भएका थिए १८६	प्र
पूर्णिमा १७	प्रवत्तन गर्न सबछो १०२
पूर्वार्णह समयमा ६०	प्रतित्यसुत्पाद कुशल हुने १०४
पृथुप्रज्ञा १०५, भनिएको हो १०५	प्रतिसन्धिको हिसाबले १४४
पृथुप्रज्ञावान् १२२, १५९, छो १०२	प्रतिसम्भवा ५६, लाभी ५५
पृथ्वी समान ४८, क्षान्ति हुने १५६	प्रथमध्यानमा बसे दद
पे, पै, पो	प्रश्न सोध द२
पेट दुष्का २४, २५	प्रश्नद १०६
पेट दुखन थाल्यो ७३	प्रदद्या भनेको दुर्लभ हो ६१
पेट दुखिरहेको ७३	प्रदद्या मागे ३४
पेट दुखेको थियो २४	प्रदजित गर ३५
पेट दुखेन २६	प्रदजित गराऊ ३७
पेट दुखेर २५	प्रदजित गराइन् ६४
	प्रदजित गराउनु भयो द६

प्रद्रजित गराउनु होस् २२  
 प्रद्रजित गर्नुभयो ९१  
 प्रद्रजित भए ९६, पछि ६  
 प्रद्रजित भयो ९२  
 प्रद्रजित हुन चाहन्छ १०  
 प्रविवेकी हुन् १२२  
 प्रशंसा गर्नुभएको कुरा १०२  
 प्रशंसा गर्नुभयो ११२  
 प्रशंसित हुनुहुन्थ ११२  
 प्रहार गर्दा ५०  
 प्रज्ञा नभएको द६  
 प्रज्ञाधिक भएका होइनन् २०  
 प्रज्ञावान् ५३  
 प्रज्ञाको विषयमा २०  
 प्रज्ञावान्को कुरा १०४  
 प्रज्ञावान् हुन् १२३  
 प्रज्ञावान् हुनुहुन्थ २०  
 प्रज्ञावान्ह्रमध्येमा २१  
 प्रज्ञाविमुक्ति ५६  
 प्रज्ञाविमुक्त हुने ५६  
 प्रज्ञाह्रू १६  
 प्रज्ञा प्रमुख गरी ५६  
 प्रज्ञामा शेष हुने पुरुष १०७  
 प्रातिमोक्षका कुरा १६  
 प्रामोदय बहुलताद्वारा १०५  
 प्रीति बहुलताद्वारा १०५

प्रीति सौमनस्य १५१  
 प्रेतनीको उद्धार गर्नुभयो १३७  
 प्रेतनीले १३७  
 प्रेतयोनिमा उत्पन्न भई १३६

## फ

फूलका भाला १४६  
 फूलका घडाहरूलाई १५५  
 फूलको भाला ५९  
 फूलहरूका १५५  
 फूल रोप्थे ५९  
 फोहर थुपारेको छ भने २६  
 फोहर फाली ३१

## ब वा

बढार्दाको पञ्चगुणह्रू ३३  
 बढान्नुहुन्थ २६  
 बढानेमा ३३  
 बढारी २९, ३१, १३९, १४१  
 बढारेको ठाउँमा २६  
 बढारेर बस्नुहुन्थ ३३  
 बढी आमणेरह्रू ९०  
 बरको रुखमनि १४७  
 बलह्रू १०४

**वर्षावासपदि ७**

अहार्यर्थवास गर्नुहुन्दै के ? ८५  
बहिनीहरू १०, थिए ११, लाई ११  
बहुभूत १०४, मिशु १२५, मिशु  
कोही १२५, हुनुहुन्दै  
१२५, मिशुलाई पूजा गर  
१२५

**आटामा जाँदा १३१**

बाँदर भएका थिए १०७  
आदलको दिक्को जत्रे ३६  
बपाधा भएका थिए १८१  
ब्यापारी कुलमा १८०  
बालिका १३६ हरू १३६  
बालुवाको थुऽ्रोमा गाडी ८०  
बासबस्ने व्यवस्था २३  
बाहुर्वर्षसम्म २८  
आहुण भएका थिए १८२, १८५  
आहुणको गुण सम्झन्दू ३४  
आहुणको के गुण सम्झन्दौ त ?  
३४

आहुणीलाई पठाई १५२

बाहिर निस्कनुभयो ४५

**बि, बी, बु, बो**

**बिउँकिवा ६६**

बिछथाउनहरू पटथाई ३१

विदानिई १४६

विरामी भई १४८

विहे गर ८३

विहे गरिन् ७९

विहान सबेरे २९, हुनलाग्यो १५२

बोजको दृष्टान्तद्वारा ४६

बोसवर्षसम्म २८, १०८

बुढी ७४, लाई ७४, ले ७४

बुदेसकालमा १४७

बुद्धको जस्तै छ ११०

बुद्धको धर्ममा भाएको ८

बुद्धको प्रशंसा १०२

बुद्धको शरणमा गएका थिए १६

बुद्धको शिष्य भइसकेपदि १५

बुद्ध भइसकनु भएपछि १०८

बुद्ध र प्रत्येकबुद्ध बाहेक १०७

बुद्ध विषयको प्रश्नको उत्तर २०

बुद्धले कस्तो धर्म उपदेश गर्नुहुन्दै  
नि ? ८

बुद्धशासन पालन हुन्दै ३३

बोधिसत्त्व १७७, १७८, १८०,  
१८२, १८३, १८४, १८५,  
१८६, १८८, १८९, १९०,  
१९१

बोध्यङ्घङ्घरू ८८, १०४

भ, भा

- भय हुने भएकोले १०६
- भगवान्को उपस्थान गर्ने १०८
- भगवान्को पछिलितर १५
- भावतो पुत्रो १०३
- भगवान्द्वारा पनि बयान ११२
- भगवान्द्वारा प्रवर्तित ५२
- भगवान्संग विदाइ १३९
- भगवान्संग विदा लिन जानुभयो ४७
- भजय मिक्षब्दे १०७
- भयत्थेन १०६
- भविष्यवाणी १४
- भष्मावशेष १५६
- भाइ दुन् १०, ११
- भाइहरू १०, साई पनि १२
- भाइहिनी १०
- भागेर गई १२
- भाङ्गा १५
- भाँडावाट भात खन्याइबिई ६८
- भाँडो भुइँमा राखी ६७
- भानिज १४७, यिए ८४

भि, भी, भु, भो

- भिक्षा ग्रहण गर्नुहुन्दै ५७
- भिक्षाटन्को निमित्त ८०
- भिक्षाटन्को लागि निस्कनु भगाडि ३१
- भिक्षाटन् पछि ७
- भिक्षाटन् गइरहेनु भएको बेलामा ५०
- भिक्षाटन् गइरहेको देखें ७८
- भिक्षाटनार्थ ७
- भिक्षापात्र लिई ७८
- भिक्षापात्र समाती ७०
- भिक्षा पाउनु भयो के ? ६०
- भिक्षा माग्न आउँदै ६०
- भिक्षा ल्याउञ्जेल ५७
- भिक्षुसंघको हेरचाह ४६
- भिक्षुसंघलाई बाहिर निकालेकोमा ४६
- भिक्षुणीहुल्कहाँ पठाउनु भयो ८४
- भीढको बीचमा लोटिन् १५५
- भुइकटहर ९८
- भुइँताको ६०
- भुइँमा खन्याइदेउ २६
- भुइँमा घोट्याइबिनु भयो २६
- भुइँमा ताकनु हुझ ६०

भुइंमा लत्रिएको छ ३७  
 भोकं बस्नुभयो २४  
 भोजन गरायो ५०  
 भोजनासय भएको ७४

म, मा

मण्डपको बीचमा १५४  
 मण्डप बनाउन लगाई १५४  
 मद १०६  
 मध्य ६  
 मधु १२७  
 मधु पायस २७  
 मन नपने कुनै कुरा छैन १४५  
 मन नपने कुरो १५२  
 मन नपने कुरा छैन १५२  
 म बाहेक १५९  
 मरणको वर्णन गर्छन् १४२  
 मह २५  
 महान आर्यसत्य १०४  
 महाब्रह्मा भएको बेलामा १९०  
 महान स्मृतिप्रस्थान १०४  
 महापञ्चो त्वं सारिपुत्तो १०२  
 महाप्रज्ञा हुने १६  
 महाप्रज्ञावान् १०४, १५९, १६०,



छौ १०२, हुन् १२२,  
 मनिएको हो १०५, हुनु  
 भएका १४६  
 महापुरुषहरू १२४  
 महापृथ्वी उश्नाद गराउदै १५३  
 महापृथ्वी कम्पित भयो १४५  
 महाब्रह्मा जस्तै देखाई १४३  
 महाभिनिष्कमण गर्नुहुँदा १५१  
 महाश्रमण हुनुहुँच्छ ९  
 मक्ष १०६  
 माघ नक्षत्रले युक्त १७  
 माछाको रस ७३  
 माणवक भएका यिए १७८, १८३  
 मात्रज्ञ हुनुहुँच्छ ५३  
 मातृका अध्ययन गरी ६८  
 मातृकोखमा प्रवेश गर्दा १५०  
 मान १०६  
 मानिस मानै कामगानै ६५  
 मानिसहरूको बीचमा देवताहरूको  
 घुइंचो १५५  
 मानिसहरूले ५०  
 मामा १५, ७५  
 माया १०६  
 मात्सर्य १०६  
 माहिला भाई १४१

मि, मु, मे, मै, मो	यक्षलाई पनि ४९ यक्षलाई भने ४८८
मिथ्यादृष्टिकहरूले १४२	यक्षले ४८८, ४९
मिथ्यादृष्टि मात्र पनि १४०	यक्षहरू ४८८
मुक्का विझै ४८८	यो अकुशल धर्म हो ५४
मुक्का विए ४८८	यो अव्याकृत धर्म हो ५४
मुक्का विएको थियो ४६	यो कुशल धर्म हो ५४
मुख छोपी १५२	यो बाटोबाट जाओं भन्दा ११०
मुख धुने पानी १२३	
मुखबाट उत्पन्न भएका १०३	र
मुखतो जातो १०३	
मुखहेरी काम गर्नुहुन्छ १८	रगत बघाउदै १०९
स्मृति उपस्थित छ ७१	रथ १५६, हरू १५४
मेचहरू ५	रक्सी आदि मादक पदार्थ पनि ५९
मेधावी ११३	राग क्षय ८४
मेरा उपाध्याय ९५	रिसाउने काम ५०
मेरे घरमा गई ५०	रुखासुख्खा ६७, ६८
मेरो बैश घटिसकेको छ ११०	रुचालेउँदू ८
मैत्री बढ्छ १२३	रूप अरूप ध्यानमा ५७
मैनाको स्वर जस्तो ११३	रूपहरू हुन् १०५
मैले भुखहेरी १८	रोहन् १५४
मोह क्षय हो ८४	रोग लाग्यो १४८
	रोगीको उपस्थान गर्दै ७६
य	रोगीको सेवा भनेको ३१
यमकप्रातिहार्य ५४	रोगी हेनंको निमित्त ७१
	रोगीहरूकहाँ गई ३१

रोगीहरू हुन् ३२

रोपो ६६

रोको दुष्पो ३९

### क

लखेटेर पठाए १२०

लज्जालाई त्यागी ६७

लसुन खाएर २४

लसुन खानहुङ्गा २४

लसुन खानु भएन २४

लसुन खान हुङ्ग २४

लाटोकोसेरोको बच्चा भएका थिए

१८७

लाभसत्कारको बाटो हो ९७

लाभसत्कार हुने बाटो ६७

लुकेर बस्थे ६३

लुट्छन् ५६

लोकनाथ एकजना बाहेक ११३

लोमा ९१

लौरो आदि लिएर ५१

### व

वचन प्रकाश गरी २७

वचन प्रकाश गरेर २६

वचो विज्ञप्तिद्वारा २६

वर्णन गर्नु भएको छ १०३

वत्तपटिवत्त २९, ३१

वस्त्र ९३

वन्दना गर्नुहुन्थ ३६

वर्षावास १३६

वर्षादिसिक चीवरहरू १२१

वाचा गरी ६

वाद गर्नथाले द३

वाद गर्न सकेले ३०

वादविवाद द३

वायु समान ४७

विकाल समयमा खान्छन् ५६

विस्तारपूर्वक पनि बोल्नुहुन्थ ११३

विस्तृत रूपमा ५७

विनयग्र २८, ६०, ताको २४, र

अल्पेच्छता २२

विनयधर १०४

विपश्यना बढाई ७१

विभाजन गर्न समर्थ छन् १०८

विमान आइरहेको देखे १५६

विमान सहित औल्हिन् १५५

विरह गर्नुपर्ने ठाउंसा ५

विरेचन पिएका ७४

विघ्नासको कारणले १३१

विहारबाट बाहिर जानुभयो ४७

विहारबाट बाहिर जाने आज्ञा ४५  
 विहारमा बस्ने ठाउं नपाएपछि ४४  
 विहार बाहिर पुग्नुभयो होला ४७  
 विहारमा गर्ने नित्यव्रत २९  
 खीर्यवान् १५९  
 वृक्षदेवता १७६  
 वृक्षदेवता भएका थिए १७७, १८३  
 वृक्षदेवता भएको बेलामा १८०,  
     १८२  
 वैद्य काम गरी ९६, ९७

### श

शयवर्ण नपुराई मनैधन् ५  
 शयनासनहरू पटघाइराखी १४१  
 शरीरको स्यहारसम्भार ६८  
 शाक्यकुलबाट प्रव्रत्ति द्रुत भएका  
     =

शाखा उखेलोस् द३  
 शाखा छिक्न लगाई जानुभयो द३  
 शाखा छिकीराखेको बेखो द३  
 शान्त इन्द्रिय भएका ७  
 शास्त्रार्थं गर्न चाहन्छ ८०  
 शास्त्रार्थं गर्न आलिन् द०  
 शास्ता जन्मनु हुँदा १५१  
 शास्ताद्वारा प्रशंसित ५१

शास्ता समान हनुभएका द५, १११  
 शासनमा १५९  
 शिष्यत्व प्रदान गर्नुभयो १४  
 शिष्यत्व मागे १४  
 शिष्यत्व ग्रहण गरी ६  
 शिष्यपरम्पराद्वारा १००  
 शिष्य भएका थिए १८४, १८८  
 शिष्यहरू द६, ६६  
 शिक्षापदमा ३८  
 शीर ठाडो पानुहुँथ ६०  
 शील विशुद्धिको निमित्त द५  
 शून्यता प्राप्त हुने विषयहरूमा  
     १०५

शून्य हुँदैन ११०  
 शीलमय पात्रलाई ५४  
 शंखवर्ण अवशेष धातुहरू हुन् १५९

### अ, ष

धर्माविमुक्त द७, व्यक्ति द७  
 धमण सारप्य ५६  
 धामणेर २२, हरू लिई ३२  
 धामण्यत्वलाई छाडी ९७  
 धावक भिक्षुहरूमध्येमा १९  
 धावक पारमी पूरा गसी १५

धावकहरूमा अरु कोही छेतन्	सं १७८, भएका यिए १७७,	
१०७	१८६	
धावक सञ्चिपात १६, १७	सम्प्रहर्षित १३०	
श्री चरणमा १४५	सत्पुरुष गुण यिथो ३४	
थोड्ठोपदको छत्र प्राप्त गरे ६९	सत्पुरुष भन्दछन् ३५	
षडभिज्ञलाभीहरू १७	सका सुखर गरी ३१, ३३	
स		
सकृदागामी ९४	सम्बोधित्व प्राप्त गर्नुहुँदा १५१	
सखर २५	सम्यक् प्रधान १०४	
स्वर्ग पुरनेहरूको संख्या १३८	समय र विपश्यनालाई भनिन्छ ७२	
सज्जभेदको कुरा ५६	समादिप्त १३०	
सठता १०६	समापत्तिमा बस्ने मौका १२४	
६७ प्रकारका ज्ञानहरू १६	समापत्तिबाट उठ्नुभई ५७	
सडकमा भिक्षाटन् गर्दा ७४	समापत्तिबाट उठ्नु भएपछि १३३	
सडकमा भिक्षाटन् गराई ८४	समुत्तेजित १३०	
सप्तविशुद्धि सम्बन्धमा ८५	समुद्रको देवता १७६	
८७ कोटी धन त्यागेर ११	समुद्रको पानी तिद्धिएमा ११८	
८७ कोटी ३	सद्वार भएका यिए १७७	
सन्ताउन्न लाख ६८	सत्संगत गर १०७	
सन्तुष्ट छन् १२२	सहनशोलता ५१, र क्षमागुण पनि	
सन्तुष्टी १५९	४४, र क्षमा ४४	
सत्थु कपेन १११	सहनशोल र क्षमा ११९	
सन्दर्भित १३०	सा	
	साठीजना चिक्षुहरूलाई ७	
	साँढे समान ४७	

साँडे बाहुशय १६	सियोको भावशयक परेको छ १३४
सातजना अरहन्तहरूका आमा १३७, १४०	सियो दियो १३४
सातजना छोराछोरोहरू ११	सिरान पाठुँ ४३
सातपुस्ता ३	सिंह भएका थिए १८०, १८२, १८३
सातदिनसम्मको बेयापछि ६४	सिंह भएको बेलामा १८५
७ वर्षका उमेरमा १२	सिंहनी क्रौष्ण १४४
सातवर्ष पुग्दा ६२	सुभाख्यात धर्म छ १४
सातवर्षसम्म ६३	सुधाका बच्चा १८७
सातवर्ष हुँदा ६०	सुग्धर सका २९, परी २९
सातवर्षीय ८६, ६०, ६४, भएपछि ९२, शामणेरले ३७	सुनका गजुर भएका १५४
सातो दिनमा ९४	सुनका ढिकाहरू देखो ६९
साथी पनि हुनुहुन्छ १५८	सुनका घडाहरू १५४
साथी ब्राह्मणलाई ७५	सुन जोखन लगाई १५४
साधुक्रोडा गर्नथाले १५५	सुत्तु भएको थिएन २८
साधुक्रोडा गरिसकेपछि १५६	सुनेसुन देखो ६९
स्थाना भामणेरहरू ३२	सुवर्णकारहरूलाई १५४
स्थानोभन्दा स्थानो २३	सुवर्णहंस १८६
सामर्थ्यता ५२, ५७, लाई ५७	सुविनीत ३५
सारथी ११६, भएका थिए १७८	सुस्वादिला भोजन ७४, ९६
सि, सु, सू	सुहृदय मित्र हुन् १२३
सिङ्ग भाचिएको ४७, साँडे समान लिक्ष १५९	सुंगुरले खनिरालेको १५
	सूची असूचि फाल्ने पूर्खो समान ४७
	सूर्य उदय हुँदै छन् १५६
	सूर्य वर्ण १४३

सूर्य कुत्तिकनुभवन्दा अगाडि नं १५      सोहङ प्रकारका प्रज्ञा १२३, हृषे  
सूर्य होइन १५६    १६

से, सो

सं

सेखिय ३८

संकल्प राग नं पुरुषहस्तको काम हो

सेठकी छोरी यिइन् ७९

८२

सेठ भएका यिए १७६, १८०,  
१८९

संकेत दिई ५५

सेनापति ३०

संग्रह गर्दे ७९

सेवाटहल गर्नुपर्ने काम १२३

संग्रह गर्न सक्ला ? ६७

सेवेष मिवखवे १०७

संग्रह गर्नुहुन्द्य ७५, ७६

स्रोतापन्न ६४

संग्रह गर्नुहोस् ६८

स्रोतापतिफले विनेति ५६, १०७

संग्रह गर्नुमात्रको कुरा ७३

स्रोतापतिफल प्राप्त गरी १६

संग्रह गर्नेहुनाले ७६

स्रोतापतिफलमा नपुरोसम्म ५६

संग्रह गर्दा ७९

स्रोतापतिफलमा प्रतिष्ठित भए ६

संघको यगडाको बीचमा ५८

स्रोतापतिफलमा प्रतिष्ठित भइन्  
१५१

संघभेदको लागि ५८

स्रोतापतिफलमा प्रतिष्ठित गर्दैन्  
१०७

संघाराममा घुमी ३१

स्रोतापतिफलमा पुन्याईदिन सक्तु-  
हुन्द्य ५६

संसारको वर्णन गर्दैन् १४३

स्रोतापतिफलमा विनु ?  
८२

संसारमोचक कुलको १३६

संक्षेपमा पनि देशना गर्नुहुन्द्य ११३

संक्षेपमा मात्र केही बताउन सक्छु

८

संक्षेपमा मात्र बताउनुहोस् ८

संक्षेपरूपमा बताउनु मरेका ५७

## ह

हजारों प्रकारले ९  
 हजारों लोक वेष्टसवलु ७१  
 हजारों वचनमन्दा ६५  
 हलो थोडेर ६७  
 हाँगा भाचन लगाउनु भई ८१  
 हाँगा भाचन लगाउनु भयो ८०  
 हात थापेर लिएका यिए १५०  
 हाती १७७, आचार्य भएका यिए  
     १८४, भएका यिए १७६,  
     लाई पनि ४९, भएको  
     बेलामा १८४  
 हाँस्नुपर्ने ठाउँमा ५  
 हासप्रज्ञा हो १०५  
 हासप्रज्ञावान् १५६, छो १०२, हुन्  
     १२२  
 हासप्रज्ञा भएको हो १०५  
 हिर्कायो ५०  
 हिमालतिर गई ३२

हुलमुलमा १५५  
 हेतु द, द्वारा उत्पन्न हुन्थन् द  
 होहला गरी ४५  
 हैसिला स्वभावका छन् ६०  
 हंसका बच्चाहरू भएका यिए १७९  
 हंस भएको बेलामा १८५  
 हंसराज १८६

## क्ष, ङ्ग

क्षमा गर १५२  
 क्षमा गर्नुहोस् ५०, १४४, १५२  
 क्षमा गढूँ १४४  
 क्षमागुण यियो ५१  
 क्षमा दिनुभयो ४८  
 क्षय हुने भएकोले १०५  
 क्षान्तिबलले युक्त ५०  
 क्षौर कार्य सिद्धिवा ९४  
 क्षौर गर्न सिद्धिएपछि ९५  
 जप्ति चतुर्थ वाचाद्वारा ३५  
 जानरूपि जालमा देखुभयो ६७

## गाथा-सूची

अगं भद्रयुगं १४	उपज्ञा सारिपुत्रो मे ६५
अगिहृतं व ग्राहणो ४१	उदकं खोये महणवे ११५
अनङ्गस्त पोस्स ३९	उप्पन्नं मधु पायसं २६
अनश्वपद संहिता ६५	उस्सीसम्हि करोमहं ४२
अनुकम्पको कारुणिको च निवुत्तो १६०	एकं अत्थपदं सेष्यो ६५
	एतावतापरमोसिया ११६
अनुजातो तथागतं ५३	एताव परमो सिया ११२
अनुजानातु मे भन्ते १४२	एते भिक्खवे द्वे सहायका १४
अपिच्छो सारतो दन्तो ५१	एवंवादी महासमणो ८
अबमामतं व खायति ३९	कटच्छु भिक्खं दापेति ३६
अलोतविख भितभार्णि ७८	कटच्छु भिक्खं पादार्दिं ३६
अससजि नाम सावको ४२	कारमस्स सरामहं ३६
अहेठयन्तो चरति पुरन्तरे १६०	केसे आरोपयन्तो मे ९५
आराधेमि सकं चित्तं २६	केसेसु छिज्जमानेसु ९५
इतो तत्ताहमच्चये १४२	कोपनेत्र्ये न कुप्पति ४६
इन्वखीलोपम तावि मुब्बतो ४८	कोलितो उपतिस्सो १४

खन्तीबलो पठवीसमो न कुप्पति	धम्मचक्रं अनुत्तरं ५३
१६०	धम्मसेनापती अहं ४२
गङ्गाय वालुका खीये ११५	धम्मं देसेति भिक्खुनं ११२
गस्मौरपञ्चो मेधावी ११२	निकिखयेद्यामहं देहं १४२
गमनागमनं नथि १४२	निच्चं सुचिगवेसिनो ३६
चजमानोपि जीवितं २६	निपच्च सिरसा पादे ७८
चण्डालपुत्तो यथा नारं पविट्ठो	नेव भिन्देद्यमाजीवं २६
१६०	पच्छिमा वन्दना अयं १४२
छन्दं व नं देवता पूजयेद्य ४३	पञ्चाय अग्नो निकिखतो ११६
द्विष्णोदानि सविस्सामि १४२	पञ्चाय सारिपुत्तस्त ११३
जातिया सत्तवस्तिको ३८	पटिभाने च कोविदो ११६
जिण दुब्बल थामक ३६	पठवीसमो नो विरुद्धति ४८
जीवितं अप्पकं मयहं १४२	पण्डितोति समञ्चातो ५१
ठितो पठम योद्बने ७८	पब्बाजेन्ति न मं कोचि ३८
तथा अयं विचरति सारिपुत्तो १६०	पब्बाजेहि दिजं वुड्डं ३७
तदहु पब्बजितो सन्तो ३८	परिनिब्बान कालो मे १४२
तस्साहं बाहसा अज्ज ४२	परिनिब्बुतं वन्दथ सारिपुत्तं २०,
तेन दीनो विवण्ड्नो ३६	१६०
तेसं च यो निरोध द	परिमण्डलं पारुपिस्सामि ३८
तेसं हेतुं तथागतो आह द	परोसहस्स जातकादि २०
तं वीतरागं सुसमाहितिन्द्रियं २०,	पहाय कामानि मनोरमानि २०,
१६०	१६०

पिण्डाय चरतो मम ३६	१६०
पिण्डाय विचरन्तं तं ७८	योपि पारञ्जतो भिक्खु ११२, ११६
ये धर्मा हेतुप्पमवा ५७	यो मे भावरियो भासि ४२
भाववोपनं यथा १४२	यं सुत्वा उपसम्मति ६५
भरगामगस्स कोविदो ११२	स्त्रहो व अपेत कद्मो ४८
भया पवत्तिं चक्रं ५३	लोकनाथं ठपेत्वान् ११३
महिया मत्तिका खीये ११५	लोकनाथ महामुनि १४२
ओगगल्लानो महिद्विको ९५	बच्चीविज्ञति विष्फारा २६
यदा जिणो च बुद्धो च ३६	वालगमतं पापस्स ३९
यदाहं विज्ञुतं पत्तो ७८	विरजो विमलो अहुं ४२
यदि पि मे अन्तगुणं २६	विरतं रजनीयेसु ४६
यमहं पठमं दिस्वा ४२	वित्थारेनपि भासति ११२
यस्माहि धर्मं पुरिसो विजञ्जा ४३	विसमो यथा छिन्नविसाणको १६०
यस्स सेलूपमं चित्तं ४९	सचे भूतो भवेत्याहं २६
यस्सेवं भावितं चित्तं ४९	सक्कच्चं तं नमस्सेत्य ४१
यस्सं दिसायं त्वं विहरति ११०	सत्थु वण्णामतो इसि ५१
यस्सं दिसायं वसति ४२	सम्पत्तिच्छामि मत्थके ३८
यम्हा धर्मं विजानेत्य ४१	सञ्चरत्य पारमि पत्वा ४२
ये चञ्जे सन्ति पाणिनो ११३	सम्मासम्बुद्ध देसितं ४१
ये हेतुप्पमवा ८	सहस्रमपिचे वाचा ६५
यो पब्बजि नातिसत्तानिपञ्च २०,	साजीबो गरहितो मम २६
	साधु साधु कतञ्जूसि ३७

सारिपुत्तो अनुवर्तते ति ५३	सारिपुत्तो महापञ्जो ११२
सारिपुत्तो अकोघनो ५१	सावकयुगं भविस्सति १४
सारिपुत इमं तुवं ३७	सीलेन उपसमेन च ११२, ११६
सारिपुत्तस्त तादिनो ३६	सो पि अं अनुसासेय्य ३८
सारिपुत्तो ति नामेन ११६	सो मे आचरियो धीरो ४२
सारिपुत्तो तवावोच ३६	संखित्तेनपि देसेति ११२
सालिकायिव निरधोसो ११२	संसारा न भवन्ति तादिनो ४८
सारिपुत्तो व पञ्ज्राय ११२	हेस्सति जानियो अयं ३७